

पेशागत पर्वतीय पथ प्रदर्शक

(Professional Mountain Guide)

एक वर्ष (१६९६ घण्टा) अवधिको पाठ्यक्रम
(दक्षतामा आधारित पाठ्यक्रम)



प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद
पाठ्यक्रम विकास तथा समकक्षता निर्धारण महाशाखा
सानोठिमी, भक्तपुर
निर्माण २०८१ (२०२४)

विषय सूची

परिचय:	1
लक्ष्य:	1
उद्देश्यहरु:	1
पाठ्यक्रमको विवरण र संरचना:	1
पाठ्यक्रमको विशेषता :	2
तालीम अवधि :	2
लक्षित समूह :	2
लक्षित स्थान:	2
प्रशिक्षार्थी संख्या :	2
प्रशिक्षण-भाषा :	2
प्रशिक्षार्थी-उपस्थिति :	2
प्रवेश-मापदण्ड :	2
प्रशिक्षक (Trainer) को न्यूनतम योग्यता:	2
प्रशिक्षक-प्रशिक्षार्थी अनुपात :	3
प्रशिक्षणका माध्यम र सामाग्री :	3
प्रशिक्षण विधि :	3
कार्यगत तालिम:	3
प्रशिक्षार्थी मूल्यांकन ग्रेड निर्धारण:	4
प्रमाणिकरण सम्बन्धी व्यवस्था:	4
प्रमाण पत्र प्रदान:	4
सिप परीक्षणको व्यवस्था:	4
प्रशिक्षण सम्बन्धी सुझाव:	4
पाठ्यक्रम कार्यान्वयनको लागि सुझाव:	5
कम्पिट्यान्सिसहरुको सूची:	6
मोड्युल क्रम Module Sequence:	14
पेशागत पर्वतीय पथ प्रदर्शकको पाठ्यक्रम संरचना.	15
मोड्युल (Module) १: पेशागत परिचय (Occupational Introduction)	17
मोड्युल (Module) २: पेशागत स्वास्थ्य र सुरक्षा (Occupational Health & Safety)	22

मोड्युल (Module) ३ पर्वतारोहण आधारभूत शीप (Fundamental Skill for Mountaineering).....	63
मोड्युल (Module) ४: ग्रीष्मकालिन शीप (Summer Skill).....	127
मोड्युल (Module) ५: पर्वतीय प्राथमिक उपचार (Wilderness Medicine Skill)	225
मोड्युल (Module) ६: हिँड़दे शीप (Winter Skill)	246
मोड्युल (Module) ७: हवाई उद्दार शीप (Heli Rescue Skill).....	291
मोड्यूल ख (Module) १: प्रयोगात्मक गणित (Applied Mathematics).....	307
मोड्यूल ख(Module) २: सञ्चार तथा जीवनोपयोगी सिप (Communication and Employability Skills)	308
मोड्यूल ख (Module) ३: लैंगिक समानता तथा सामाजिक समावेसिकरण (Gender Equity and Social Inclusion).....	311
मोड्यूल ख (Module) ४: उद्यमशीलता विकास (Entrepreneurship Development)	313
औजार, उपकरण तथा सामग्रीहरू (Tools & Equipment).....	321
पूर्वाधार तथा सुविधाहरू (Infrastructure and Facilities).....	324
आभार (Acknowledgements)	325

परिचयः

यो पाठ्यक्रम दक्षतामा आधारित पाठ्यक्रम (Competency-based Curriculum) हो । यस पाठ्यक्रमले प्रशिक्षकहरूलाई सम्बन्धित पेशाको लागी आवश्यक पर्ने ज्ञान तथा सिपहरू प्रदर्शन तथा प्रशिक्षण गर्ने र प्रशिक्षार्थीहरूलाई व्यक्तिगत एवम् औजार, उपकरण तथा सामाग्रीहरूको सुरक्षालाई पहिलो प्राथमिकता दिएर प्रयोगात्मक अभ्यास मार्फत सिप प्राप्त गर्ने र दक्ष हुन मार्ग निर्देशन प्रदान गर्दछ। यस पाठ्यक्रममा आधारित रहेर सञ्चालित तालिम कार्यक्रमबाट उत्पादित जनशक्ति सम्बन्धित पेशाको लागि आवश्यक पर्ने सिपहरूमा दक्षता हासिल गरेर अथवा आफुसँग भएका परम्परागत सिप र जानलाई समेत नवीनतम प्रविधि अनुसार सुधार गरी बजार सान्दर्भिक सक्षम पेशाकर्मीको रूपमा स्वरोजगार हुन अथवा सम्बन्धित उद्योग व्यवसायमा रोजगारी प्राप्त गर्ने समर्थ हुनेछन्।

लक्ष्यः

सम्बन्धित क्षेत्रमा सिपयुक्त व्यावसायिक जनशक्ति उत्पादन गरी रोजगारी तथा स्वरोजगारका अवसरहरू सिर्जना गर्ने।

उद्देश्यहरूः

यो तालीम कार्यक्रम सम्पन्न भइसके पछि प्रशिक्षार्थीहरूले निम्न उद्देश्यहरू पूरा गर्ने छन् ।

- पर्वतारोहण तथा साहसिक पर्यटनको क्षेत्रमा परिचित हुने ।
- पर्वतारोहण तथा साहसिक पर्यटनको क्षेत्रमा विधा/कलाको अवधारणा बोध गर्ने ।
- पर्वतारोहण तथा साहसिक पर्यटनको क्षेत्रमा प्रयोग हुने औजार, उपकरण र सामाग्रीहरू पहिचान तथा प्रयोग गर्ने ।
- होचा, अग्ला र जटिल हिमालहरूमा साहसिक पर्यटन गतिविधिमा पर्यटक तथा यात्रुहरूलाई सुरक्षित तरिकाले आरोहण गराउने ।
- पर्यटन स्थलहरूको खोज तथा मूल्यांकन गरी पहिचान गर्ने ।
- विभिन्न धरातलीय भूभागमा रहेका हिमालहरू पहिचान गरी त्यसको भौगोलिक जटिलता मूल्यांकन गर्ने ।
- पर्वतारोहणको क्षेत्रमा स्थानीय स्रोत व्यक्ति भई सहजीकरण गर्ने ।
- नेपाल सरकारबाट जारी हुने पर्वतीय पथ प्रदर्शक (Mountain Guide) को कार्य अनुमती पत्रको लागी योग्य बनाउने ।
- भौगोलिक जटिलता भएका भूभागमा हुने दुर्घटनाबाट मानवीय क्षति न्यूनीकरण तथा आपतकालीन अवस्थामा पर्वतारोहण कलाको माध्यमबाट हवाई तथा गाडीदृधारा हुने उद्धारमा सहयोग गर्ने ।
- पर्वतारोहण गर्ने यात्रीहरूलाई यात्रा अवधिभर स्थानीय अवस्थाको सहजीकरण गर्ने ।
- पर्वतारोहण क्षेत्रलाई विस्तार, विकास र प्रवर्द्धन गरी स्वदेशी तथा विदेशी पर्यटकहरूलाई नेपालको हिमालप्रति आकर्षित गराउने ।
- पर्वतारोहण व्यवसायको साधारण व्यावसायिक योजना बनाउने ।
- रोजगार तथा स्वरोजगार भई सिपलाई श्रमसँग आवद्ध गर्ने ।
- रोजगार तथा स्वरोजगार माध्यमबाट आयआर्जनमा वृद्धि गरी जीवनस्तरमा सुधार ल्याउने ।

पाठ्यक्रमको विवरण र संरचना:

यो पाठ्यक्रम पेशागत पर्वतीय पथ प्रदर्शक (Professional Mountain Guide) ले सम्पादन गर्ने कार्यमा आधारित छ । उक्त कार्यहरूलाई विभिन्न मोड्युलहरूमा समावेश गरिएकोछ। यस पाठ्यक्रमले प्रशिक्षार्थीहरूलाई आफ्नो आवश्यकता र सहजता अनुरूपका मोड्युलहरू मात्र अद्ययन गर्ने सुविधा प्रदान गर्दछ। साथै यसमा व्यक्तिगत

लगायत व्यावसायजन्य स्वास्थ्य र सुरक्षा, संचार तथा जीवनपयोगी सिप, लैड्गिक तथा सामाजिक समावेसिकरण र उद्यमशीलता विकास लगायतका मोड्युलहरु समावेश गरिएका छन् । (पाठ्य संरचना हेर्नुहोस्)।

पाठ्यक्रमको विशेषता :

यो पाठ्यक्रम दक्षतामा आधारित पाठ्यक्रम भएकोले यसमा प्रशिक्षार्थी केन्द्रित सिकाइलाई अनिवार्य गर्दछ। यस पाठ्यक्रममा ८० प्रतिशत समय सिप सिकाइमा र २० प्रतिशत समय सैट्वान्तिक ज्ञानको लागि छुट्याइएको छ। तसर्थ, यस पाठ्यक्रमको जोड पाठ्यक्रममा समावेश गरिएको सिपहरु प्रदान गर्न वा सिकाउनमा हुनेछ।

तालीम अवधि :

यस पाठ्यक्रम अनुसार तालिमको अवधि कार्यगत (On-the-Job) तालिम सहित १ वर्ष अर्थात १६९६ घण्टा हुनेछ। जसमध्ये १२ हप्ता (७७६ घण्टा) कार्यगत तालिम अनिवार्य गरिएको छ।

लक्षित समूह :

- औपचारिक प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम प्राप्त गर्न इच्छुक युवाहरु
- बेरोजगार युवाहरु

लक्षित स्थान:

यस पाठ्यक्रम वर्मोजिम तालिम कार्यक्रम सञ्चालन हुन सक्ने कुनै पनि स्थान।

प्रशिक्षार्थी संख्या :

एक समूहमा अधिकतम २० जना।

प्रशिक्षण-भाषा :

प्रशिक्षणको भाषा नेपाली वा अंग्रेजी वा आवश्यकता अनुसार दुबै हुन सक्ने छन्। यद्यपी, छलफल स्थानीय भाषामा र प्राविधिक शब्दावलीहरु (Technical Terminologies) अंग्रेजीमा पनि उल्लेख हुनेछन्।

प्रशिक्षार्थी-उपस्थिति :

तालिम अवधिभर प्रशिक्षार्थीको उपस्थिति प्रत्येक मोड्युलमा कम्तीमा ९०% पुगेको हुनु पर्नेछ अन्यथा प्रमाणपत्र पाउन योग्य मानिने छैन। पाठ्यक्रममा उल्लेख भएका सम्पूर्ण सिपमा अङ्ग्यास गरी दक्षता हासिल गरेको हुनु पर्नेछ।

प्रवेश-मापदण्ड :

निम्न योग्यता भएका व्यक्तिहरु यस तालीममा प्रशिक्षार्थीको रूपमा सहभागी हुन पाउनेछन्।

- १६ वर्ष उमेर पुरा भएको।
- आठ कक्षा उत्तीर्ण भई न्यूनतम २ वर्ष ट्रेकिङ तथा पर्वतारोहण पेशामा काम गरेको वा साधारण लेखपढ गर्न सक्ने भई न्यूनतम ३ वर्ष ट्रेकिङ तथा पर्वतारोहण पेशामा काम गरेको।
- सम्बन्धित संस्थाबाट संचालित प्रवेश परीक्षा उत्तीर्ण गरेको।

प्रशिक्षक (Trainer) को न्यूनतम योग्यता:

१. SLC/SEE उत्तीर्ण गरेको।

2. पेशेवाररूपमा तिन वटा हिमाल आरोहण गरेको ।
3. Advance mountaineering course वा पेशागत पर्वतीय प्रदर्शक (Professional Mountain Guide) तालिम पुरा गरि सोहि विषयमा प्रशिक्षकको तालिम लिएको ।

प्रशिक्षक-प्रशिक्षार्थी अनुपात :

प्रयोगात्मक कक्षाको लागि अनुपात १ : ५
सैद्धान्तिक कक्षाको लागि अनुपात १ : २०

प्रशिक्षणका माध्यम र सामाग्री :

प्रभावकारी प्रशिक्षण तथा अभ्यास प्रदर्शनका लागि आवश्यक सामाग्रीहरु:

- वास्तविक वस्तु (Real Object)
- छापेका मिडियाका सामाग्रीहरु (अभ्यास पुस्तिका, रुजु सूची)
- Non-Projected सामाग्रीहरु (डिस्प्ले नमूनाहरु, फिलप चार्ट, पोष्टर, बोर्ड मार्कर)
- Projected Media सामाग्री (मल्टिमिडिया प्रोजेक्टर, स्लाईड आदि)
- श्रव्यदृष्य सामाग्री (टेप, फिल्म, स्लाईडटेप, भिडियो डिस्क आदि)
- कम्प्युटरमा आधारित प्रशिक्षण सामाग्री (कम्प्युटरमा आधारित तालीम र अन्तरक्रियात्मक भिडियो)

प्रशिक्षण विधि :

यस पाठ्यक्रममा आधारित रहेर तालिम सञ्चालन गर्दा वयस्क सिकाइ रणनीति अवलम्बन गरिनेछ । प्रशिक्षणको क्रममा उदाहरणयुक्त व्याख्या (Illustrated Talk), छलफल (Discussion), प्रदर्शन (Demonstration), समूह कार्य (Team work), निर्देशित अभ्यास (Guided Practice), एकल अभ्यास (Individual Practice), लगायत नविनतम प्रशिक्षण विधिहरू प्रयोग गरिनेछ।

कार्यगत तालिम:

यो तालिम कार्यक्रममा संलग्न भएका प्रशिक्षार्थीहरूले २८ हप्ताको संस्थागत तालिम समाप्त गरी सकेपछि अनिवार्यरूपमा १२ हप्ताको कार्यगत तालिम (OJT) मा सहभागि हुनु पर्नेछ। कार्यगत तालिम अवधिमा अनिवार्य रूपमा सम्बन्धित संस्थाको नियम पालना गर्नु पर्नेछ। (OJT) प्रदायक संस्थालाई पूर्णरूपमा सन्तुष्टि प्रदान गरी कार्यगत तालिम सम्पन्न गर्ने प्रशिक्षार्थीहरूलाई मात्र तालिम प्रदायक संस्थाले प्रमाणपत्र प्रदान गर्न सक्नेछ। कार्यगत तालिम सम्बन्धी छुट्टै निर्देशिका तयार गरी लागु गरिनेछ।

प्रशिक्षार्थी-मूल्यांकन :

- प्रशिक्षार्थीहरूले प्राप्त सिपको मूल्यांकन सम्बन्धित प्रशिक्षकले नियमित रूपमा गर्नुपर्नेछ ।
- प्रशिक्षार्थीहरूले सिकेको सम्बन्धित प्राविधिक जानको मूल्यांकन सम्बन्धित प्रशिक्षकले मौखिक वा लिखित र अभ्यासमूलक परीक्षाद्धारा गर्नु पर्नेछ ।
- प्रशिक्षार्थीहरूले सफल हुन प्रत्येक मोड्यूलका प्रयोगात्मक र सैद्धान्तिक दुबै मूल्यांकनमा छुट्टाछुट्टै कम्तीमा ६० प्रतिशत अंक प्राप्त गर्नु पर्नेछ ।
- प्रत्येक मोड्यूलमा १ वटा आन्तरिक मूल्यांकन र एउटा परीक्षा (सम्बन्धित संस्थाले नै) लिनु पर्नेछ ।
- प्रवेश परीक्षा सम्बन्धित संस्थाले नै सञ्चालन गर्नु पर्नेछ ।

प्रशिक्षार्थी मूल्यांकन ग्रेड निर्धारण:

क्र. स.	उपलब्धि प्रतिशत स्तरीकृत	अडक अक्षरमा	उपलब्धिको स्तर	उपलब्धि स्तरको व्यख्या
१	९० र सो भन्दा माथि	४.०	A+	सर्वोत्तम
२	८० देखि ९० सम्म	३.६	A	अत्युत्तम
३	७० देखि ८० सम्म	३.२	B+	उत्कृष्ट
४	६० देखि ७० सम्म	२.८	B	उत्तम
५	६० भन्दा कम			

प्रमाणिकरण सम्बन्धी व्यवस्था:

यो पाठ्यक्रम बन्नु भन्दा पहिले नेपाल पर्वतारोहण संघवाट उच्च पर्वतारोहण तालिम पुरा गरेकाहरूलाई छुटेका खण्ड तथा मोड्यूलहरु पुरा गराई प्रमाणिकरण गर्न सकिने छ ।

प्रमाण पत्र प्रदान:

यो पाठ्यक्रम अनुसार सञ्चालित तालिम सबै मोड्यूलहरू सफलतापूर्वक सम्पन्न गर्ने प्रशिक्षार्थीहरूलाई सम्बन्धित तालिम दिने संस्थाले पेशागत पर्वतीय पथ प्रदर्शक (Professional Mountain Guide) को प्रमाणपत्र प्रदान गर्नेछ । प्रशिक्षार्थीले पाठ्यक्रममा उल्लेख भए वर्मोजिम मोड्यूलक्रम अनुसार केही मोड्यूलहरूमात्र सफलतापूर्वक सम्पन्न गरेमा पनि प्रशिक्षार्थीले दिएको निवेदनको आधारमा उक्त खण्डहरु उल्लेख गरी सम्बन्धित तालिम दिने संस्थाले प्रमाणपत्र प्रदान गर्नेछ ।

सिप परीक्षणको व्यवस्था:

यो तालीम सफलतापूर्वक सम्पन्न गरी प्रमाण पत्र प्राप्त गरेका प्रशिक्षार्थीहरूले राष्ट्रिय सिप परीक्षण समितिद्धारा निर्धारण गरिएको मापदण्ड पूरा गरेमा पेशागत पर्वतीय पथ प्रदर्शक (Professional Mountain Guide) को सिप परीक्षण परीक्षामा सहभागी हुन सक्नेछन् ।

प्रशिक्षण सम्बन्धी सुझाव:

- प्रशिक्षण पूर्व पाठ्यक्रम पूर्णरूपमा अध्ययन गरी पाठ्योजना तयार गर्ने, गराउने ।
- प्रश्नोत्तर सत्र (Question Answer session) को व्यवस्था गर्ने ।
- ८० प्रतिशत समय अभ्यासको लागि छुट्याउने ।
- पाठ्यक्रमको बारेमा प्रशिक्षार्थीहरूलाई जानकारी गराउने ।
- प्रशिक्षार्थी स्पष्ट नहुन्जेलसम्म प्रशिक्षकले सैद्धान्तिक विषयवस्तुलाई प्रभावकारी ढङ्गबाट प्रशिक्षण गर्ने र सिप प्रदर्शन गर्ने ।
- सिकारुलाई सिप अभ्यास गर्नु पूर्व व्यक्तिगत स्वास्थ्य तथा सुरक्षा, औजार, उपकरण प्रयोग तथा सुरक्षा अनिवार्य र सुनिश्चित गर्ने, गराउने ।
- एकल अभ्यास पूर्व पर्याप्त निर्देशित अभ्यास (Guided practice) गर्ने, गराउने ।
- प्रशिक्षार्थीहरूलाई अन्तरकृया गर्ने प्रोत्साहित गर्ने ।
- प्रशिक्षार्थी केन्द्रित सिकाइ पद्धति अवलम्बन गर्ने ।

- प्रशिक्षार्थीहरूलाई पर्याप्त सिकाइ सामाग्रीहरू उपलब्ध गराउने ।
- प्रशिक्षण तथा अभ्यासको समयमा हर समय प्रशिक्षक उपलब्ध हुने ।
- प्रशिक्षार्थीहरूलाई नियमित उपस्थितिको लागि प्रोत्साहन गर्ने र उनीहरूको हाजिरी अभिलेख राख्ने ।
- अभ्यासको क्रममा आवश्यकता अनुसार पृष्ठपोषण दिने ।
- प्रशिक्षार्थीले स्वतन्त्र ढङ्गबाट सिप सम्पादन गर्न सक्ने सुनिश्चित गर्ने, गराउने ।
- प्रशिक्षार्थीले सिप सिकाइको क्रममा उत्पादन गरेको बस्तु भए त्यसको मूल्याङ्कन गर्ने, गराउने ।
- तालिममा हरित टिभिइटी (Green TVET) र प्रशिक्षार्थीहरूको रोजगार सिपहरू (Communication Skills, Thinking Skills, Interpersonal Skills, Technology and Information Technology Skills, Planning and Resource Management Skills and Personal Qualities) तथा लैडिगिक समानता र सामाजिक समावेशिकरणको समेत विकास र कार्यान्वयन हुने गरी कार्य गर्ने, गराउने ।

पाठ्यक्रम कार्यान्वयनको लागि सुझाव:

- सम्बन्धित तालिम प्रदायक संस्था र तालिम कार्यक्रमको गुणस्तर सुनिश्चित गर्ने आधिकारिक निकायबाट नियमित अनुगमन गर्ने र पाठ्यक्रम कार्यान्वयन भएको सुनिश्चित गर्ने ।
- सम्बन्धित तालिम प्रदायक संस्थाले रोजगारदाता तथा अन्य सरोकारवालाहरूसँग समन्वय तथा सहकार्य गरी प्रशिक्षार्थीहरूको रोजगार तथा स्व-रोजगारको लागि सहजिकरण गर्ने ।
- प्रशिक्षार्थीहरूलाई रोजगार तथा स्व-रोजगार सम्बन्धी परामर्श प्रदान गर्ने, गराउने ।
- प्रशिक्षार्थीहरूको आवश्यक व्यक्तिगत विवरण, रोजगार/स्वरोजगारको अवस्था आदिको अभिलेख राख्ने र नियमित अध्यावधिक गर्ने ।
- पाठ्यक्रम कार्यान्वयन गर्दा तोकिए बमोजिमको कार्य सम्पादन क्षमतामा नकारात्मक असर नपर्ने गरी आवश्यकता अनुसार पाठ्यक्रममा सुधार गर्न सकिनेछ र आवश्यकता अनुसार थप सिप प्रदान गर्न सकिनेछ ।
- सरोकारवालाहरूले पाठ्यक्रम सुधारको लागि सम्बन्धित निकाय (पाठ्यक्रम विकास तथा समकक्षता निर्धारण महाशाखा, प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद) मा औपचारीक रूपमा पृष्ठपोषण प्रदान गर्ने ।

कम्पिट्यान्सिहरुको सूची:

यो पाठ्यक्रम अनुसार तालिम प्राप्त प्रशिक्षार्थीहरुले तालिमको अन्तमा निम्न कम्पिट्यान्सीहरुमा दक्षता हाँसिल गर्नेछन् ।

खण्ड क	कम्पिट्यान्सि	समय		
		सैदान्तिक	प्रयोगात्मक	जम्मा
मोड्यूल १	पेशागत परिचय	४२		४२
मोड्यूल २	पेशागत स्वास्थ्य र सुरक्षाका	१२	४४	५६
सब- मोड्यूल २.१	पेशागत सुरक्षा सावधानी	३	१३	१६
सब-मोड्यूल २.१.१	व्यक्तिगत सरसफाई गर्ने ।	१	१	२
सब-मोड्यूल २.१.२	व्यक्तिगत सुरक्षा उपकरण प्रयोग गर्ने ।	१	२	३
सब-मोड्यूल २.१.३	व्यक्तिगत सम्पतिको सुरक्षा गर्ने ।		१	१
सब-मोड्यूल २.१.४	शिविरको सुरक्षा सुनिश्चित गर्ने ।		१	१
सब-मोड्यूल २.१.५	आगलागी सुरक्षा गर्ने ।		२	२
सब-मोड्यूल २.१.६	सुरक्षा उपकरण प्रयोग गर्ने ।	१	१	२
सब-मोड्यूल २.१.७	स्वास्थ्य सुरक्षा अपनाउने ।		१	१
सब-मोड्यूल २.१.८	Route सुरक्षा अपनाउने ।		१	१
सब-मोड्यूल २.१.९	Chemical hazard सुरक्षा अपनाउने ।		१	१
सब-मोड्यूल २.१.१०	सामुदायिक सुरक्षा अपनाउने ।		१	१
सब-मोड्यूल २.१.११	Insurance गर्ने ।		१	१
सब-मोड्यूल २.२	प्राथमिक उपचार	३	१३	१६
सब-मोड्यूल २.२.१	First Aid Box/Bag तयार गर्ने ।	१	१	२
सब-मोड्यूल २.२.२	Victim Assessment गर्ने ।		१	१
सब-मोड्यूल २.२.३	AMS को प्राथमिक उपचार गर्ने ।		१	१
सब-मोड्यूल २.२.४	HACE को प्राथमिक उपचार गर्ने ।		१	१
सब-मोड्यूल २.२.५	HAPE को प्राथमिक उपचार गर्ने ।		१	१
सब-मोड्यूल २.२.६	Hypothermia को प्राथमिक उपचार गर्ने ।		१	१
सब-मोड्यूल २.२.७	Hyperthermia को प्राथमिक उपचार गर्ने ।		१	१
सब-मोड्यूल २.२.८	Frost Bite को प्राथमिक उपचार गर्ने ।		१	१
सब-मोड्यूल २.२.९	Snow Blindness को प्राथमिक उपचार गर्ने ।		१	१
सब-मोड्यूल २.२.१०	काटेको वा घाउचोट (Wound) को प्राथमिक उपचार गर्ने ।	१	१	२
सब-मोड्यूल २.२.११	वेहोश भएकालाई प्राथमिक उपचार गर्ने ।		१	१
सब-मोड्यूल २.२.१२	भाँचिएको (Facture) को प्राथमिक उपचार गर्ने ।	१	१	२
सब-मोड्यूल २.२.१३	एलर्जीको प्राथमिक उपचार गर्ने ।		१	१
सब-मोड्यूल २.३	ग्रीष्मकालीन सुरक्षा	२	६	८
सब-मोड्यूल २.३.१	बाढी पहिरो सुरक्षा अपनाउने ।	१	२	३

सव-मोड्यूल २.३.२	हावाहुरी सुरक्षा अपनाउने ।		२	२
सव-मोड्यूल २.३.३	चट्याङ सम्बन्धी सुरक्षा अपनाउने ।	१	२	३
सब-मोड्यूल २.४	हिँडे सुरक्षा (Winter Safety & Security)	२	६	८
सव-मोड्यूल २.४.१	हिम पहिरो सुरक्षा अपनाउने ।	१	३	४
सव-मोड्यूल २.४.२	Crevasse को सुरक्षा अपनाउने।	१	३	४
सब-मोड्यूल २.५	फोहोर व्यवस्थापन (Waste Management)	२	६	८
सव-मोड्यूल २.५.१	जैविक फोहोर व्यवस्थापन गर्ने ।	१	१	२
सव-मोड्यूल २.५.२	अजैविक फोहोर व्यवस्थापन गर्ने ।	१	१	२
सव-मोड्यूल २.५.३	मानव फोहोर व्यवस्थापन गर्ने ।		२	२
सव-मोड्यूल २.५.४	पानी मुहान संरक्षण गर्ने ।		२	२
मोड्यूल ३	पर्वतारोहण आधारभूत शीप (Fundamental Skill for Mountaineering)			
सब-मोड्यूल ३.१	यात्रा तयारी (Trip Preparation)	३	५	८
सव-मोड्यूल ३.१.१	सुचना संकलन गर्ने ।		१	१
सव-मोड्यूल ३.१.२	Trip document संकलन गर्ने ।		१	१
सव-मोड्यूल ३.१.३	दैनिक कार्ययोजना तयार गर्ने ।		१	१
सव-मोड्यूल ३.१.४	Trip budget व्यवस्थापन गर्ने ।	१		१
सव-मोड्यूल ३.१.५	Team छनोट गर्ने ।		१	१
सव-मोड्यूल ३.१.६	City hotel व्यवस्थापन गर्ने ।	१		१
सव-मोड्यूल ३.१.७	असामान्य परिस्थितिमा वैकल्पिक योजना तयार गर्ने ।	१		१
सव-मोड्यूल ३.१.८	Trip briefing गर्ने।		१	११
सव-मोड्यूल ३.२	उपकरण तथा खाद्यान्न व्यवस्थापन	६	१०	१६
सव-मोड्यूल ३.२.१	Camping सामाग्री व्यवस्थापन गर्ने ।	१	२	३
सव-मोड्यूल ३.२.२	आरोहण सामाग्री व्यवस्थापन गर्ने ।	१	१	२
सव-मोड्यूल ३.२.३	सुचना सामाग्री व्यवस्थापन गर्ने ।		१	१
सव-मोड्यूल ३.२.४	Kitchen सामाग्री व्यवस्थापन गर्ने ।	१	२	३
सव-मोड्यूल ३.२.५	Power उपकरण व्यवस्थापन गर्ने ।	१	१	२
सव-मोड्यूल ३.२.६	खाद्यन्न व्यवस्थापन गर्ने ।	१	२	३
सव-मोड्यूल ३.२.६	उदार सामाग्री व्यवस्थापन गर्ने ।	१	१	२
सव-मोड्यूल ३.३	डोरी व्यवस्थापन	५	११	१६
सव-मोड्यूल ३.३.१	डोरीको छनोट गर्ने ।	१	२	३
सव-मोड्यूल ३.३.२	Butterfly/backpack coil बनाउने ।	१	२	३
सव-मोड्यूल ३.३.३	Mountain/rescue coil बनाउने ।	१	२	३
सव-मोड्यूल ३.३.४	Guide coil बनाउने	१	३	४
सव-मोड्यूल ३.३.५	डोरीको सफाई र भण्डारण गर्ने ।	१	२	३
सव-मोड्यूल ३.४	Basic Knot	७	१७	२४
सव-मोड्यूल ३.४.१	Overhand knot बनाउने ।		१	१
सव-मोड्यूल ३.४.२	Thumb knot बनाउने ।		१	१
सव-मोड्यूल ३.४.३	Slip knot बनाउने ।		१	१

सव-मोड्यूल ३.४.४	Figure of 8 Knot बनाउने ।	१	२	३
सव-मोड्यूल ३.४.५	Directional figure of 8 Knot बनाउने ।	१	२	३
सव-मोड्यूल ३.४.६	Stopper knot बनाउने ।		१	१
सव-मोड्यूल ३.४.७	Girth hitch बनाउने ।		१	१
सव-मोड्यूल ३.४.८	Square/reef knot बनाउने ।	१	१	२
सव-मोड्यूल ३.४.९	Bowline knot बनाउने ।	१	१	२
सव-मोड्यूल ३.४.१०	Butterfly knot बनाउने ।	१	१	२
सव-मोड्यूल ३.४.११	Clove hitch/full sailor बनाउने ।	१	१	२
सव-मोड्यूल ३.४.१२	Italian hitch /half sailor/mule knot बनाउने		१	१
सव-मोड्यूल ३.४.१३	Klemheist बनाउने ।		१	१
सव-मोड्यूल ३.४.१४	Tape Knot बनाउने ।	१	२	३
सव-मोड्यूल ३.५	सञ्चार व्यवस्थापन	७	९	१६
सव-मोड्यूल ३.५.१	उपकरण संकलन गर्ने ।	२	२	४
सव-मोड्यूल ३.५.२	सेटलाइट प्रयोग गर्ने।	१	२	३
सव-मोड्यूल ३.५.३	रेडियो सेट (Walkie-Talkies) प्रयोग गर्ने।	१	१	२
सव-मोड्यूल ३.५.४	Climbing call गर्ने ।	१	२	३
सव-मोड्यूल ३.५.५	Rescue sing प्रयोग गर्ने।	१	१	२
सव-मोड्यूल ३.५.६	सम्पर्क अधिकृतसंग समन्वय गर्ने ।	१	१	२
सव-मोड्यूल ३.६	Belay	१	७	८
सव-मोड्यूल ३.६.१	Top rope climbing belay गर्ने।	१	२	३
सव-मोड्यूल ३.६.२	Lead climbing belay गर्ने ।		१	१
सव-मोड्यूल ३.६.३	Top belay गर्ने ।		२	२
सव-मोड्यूल ३.६.४	Hip/Solder belay गर्ने ।		१	१
सव-मोड्यूल ३.६.५	Fireman belay गर्ने ।		१	१
सव-मोड्यूल ३.७	Fundamental Climbing	७	१७	२४
सव-मोड्यूल ३.७.१	Gear familiarization गर्ने	१	१	२
सव-मोड्यूल ३.७.२	Climbing call गर्ने ।	१	१	२
सव-मोड्यूल ३.७.३	Climbing move technique गर्ने ।	१	२	३
सव-मोड्यूल ३.७.४	Quickdraw मा डोरी click गर्ने ।	१	१	२
सव-मोड्यूल ३.७.५	Counterbalance गर्ने ।		१	१
सव-मोड्यूल ३.७.६	Fall factor analyze गर्ने ।	१	१	२
सव-मोड्यूल ३.७.७	Bouldering गर्ने ।		२	२
सव-मोड्यूल ३.७.८	Top rope climbing गर्ने ।	१	४	५
सव-मोड्यूल ३.७.९	Lead climbing गर्ने ।	१	४	५
मोड्यूल ४	ग्रीष्मकालिन शिप (Summer Skill)			
सव-मोड्यूल ४.१	Group Guiding Skill	७	१३	२०
सव-मोड्यूल ४.१.१	कामदारको व्यवस्थापन गर्ने ।	१	२	३
सव-मोड्यूल ४.१.२	वासस्थान तथा खाना व्यवस्थापन गर्ने ।	१	१	२
सव-मोड्यूल ४.१.३	यातायात व्यवस्थापन गर्ने ।		२	२
सव-मोड्यूल ४.१.४	दैनिक ब्रिफिङ गर्ने ।	१	२	३

सव-मोड्यूल ४.३.५	Clients र Staff हरुको निरीक्षण गर्ने ।	१	१	२
सव-मोड्यूल ४.३.६	गन्तव्यको अवस्था जाँच गर्ने।	१	२	३
सव-मोड्यूल ४.३.७	मार्गको वैकल्पिक योजना बनाउने ।	१	२	३
सव-मोड्यूल ४.३.८	Back pack गर्ने।	१	१	२
सव-मोड्यूल ४.३	पर्वतीय मौसम (Mountain Meteorology)	२	६	८
सव-मोड्यूल ४.२.१	वर्तमान मौसमको अवस्था अध्ययन गर्ने	१	१	२
सव-मोड्यूल ४.२.२	Wind patterns अध्ययन गर्ने ।	१	२	३
सव-मोड्यूल ४.२.३	Weather forecasting गर्ने ।	१	२	३
सव-मोड्यूल ४.३	पर्वतीय नक्सा (MAP & Navigation)	२०	५६	७६
सव-मोड्यूल ४.३.१	भौगोलिक जानकारी लिने ।	२	५	७
सव-मोड्यूल ४.३.२	स्थानिय जानकारी लिने ।	२	५	७
सव-मोड्यूल ४.३.३	आवश्यक सामाग्री संकलन गर्ने ।	२	५	७
सव-मोड्यूल ४.३.४	नक्सा अध्ययन गर्ने ।	२	५	७
सव-मोड्यूल ४.३.५	Compass प्रयोग गर्ने ।	२	६	८
सव-मोड्यूल ४.३.६	GPS प्रयोग गर्ने ।	२	६	८
सव-मोड्यूल ४.३.७	E-Navigation गर्ने ।	२	६	८
सव-मोड्यूल ४.३.८	परम्परागत नेभिगेसन गर्ने ।	२	६	८
सव-मोड्यूल ४.३.९	अक्षांस र देशान्तरको अध्ययन गर्ने ।	२	६	८
सव-मोड्यूल ४.३.१०	संकेत चिन्हहरु प्रयोग गर्ने ।	२	६	८
सव-मोड्यूल ४.४	Camping / Bivoking	१०	३०	४०
सव-मोड्यूल ४.४.१	Camping स्थान छनौट गर्ने ।	१	३	४
सव-मोड्यूल ४.४.२	Camping स्थल तयार गर्ने ।	१	३	४
सव-मोड्यूल ४.४.३	Camping निर्माण सामाग्रीहरु संकलन गर्ने ।	१	३	४
सव-मोड्यूल ४.४.४	Kitchen/Dining/Store/Medical/Communication tent टाँग्ने तथा व्यवस्थापन गर्ने ।	१	३	४
सव-मोड्यूल ४.४.५	Sleeping tent टाँग्ने तथा व्यवस्थापन गर्ने ।	१	३	४
सव-मोड्यूल ४.४.६	Toilet tent टाँग्ने तथा व्यवस्थापन गर्ने ।	१	३	४
सव-मोड्यूल ४.४.७	Shower tent टाँग्ने तथा व्यवस्थापन गर्ने ।	१	३	४
सव-मोड्यूल ४.४.८	Camp cleaning गर्ने ।	१	३	४
सव-मोड्यूल ४.४.९	Igloo बनाउने । (Winter Course)	१	३	४
सव-मोड्यूल ४.४.१०	Salter बनाउने ।	१	३	४
सव-मोड्यूल ४.५	Anchor	१२	२४	३६
सव-मोड्यूल ४.५.१	Two-point anchor बनाउने ।	१	२	३
सव-मोड्यूल ४.५.२	Three-point anchor बनाउने	१	२	३
सव-मोड्यूल ४.५.३	Tree anchor बनाउने	१	२	३
सव-मोड्यूल ४.५.४	Rock bollard anchor बनाउने	१	२	३
सव-मोड्यूल ४.५.५	Ice bollard anchor बनाउने	१	२	३
सव-मोड्यूल ४.५.६	Eye row anchor बनाउने ।	१	२	३
सव-मोड्यूल ४.५.७	V-Thread anchor बनाउने ।	१	२	३
सव-मोड्यूल ४.५.८	Snow-bar anchor बनाउने ।	१	२	३

सव-मोड्यूल ४.५.१	T-Anchor बनाउने ।	१	२	३
सव-मोड्यूल ४.५.१०	Deadman anchor बनाउने ।	१	२	३
सव-मोड्यूल ४.५.११	Bolted anchor बनाउने ।	१	२	३
सव-मोड्यूल ४.५.१२	Human anchor बनाउने ।	१	२	३
सव-मोड्यूल ४.६	Climbing Skill	९	४१	५०
सव-मोड्यूल ४.६.१	Equipment raking गर्ने ।	२	४	६
सव-मोड्यूल ४.६.२	Multi-pitch lead climbing गर्ने ।	१	५	६
सव-मोड्यूल ४.६.३	Active rappelling गर्ने ।	१	५	६
सव-मोड्यूल ४.६.४	Cliff lowering गर्ने ।	१	५	६
सव-मोड्यूल ४.६.५	Trade climbing गर्ने ।	१	५	६
सव-मोड्यूल ४.६.६	Route setting गर्ने ।	१	५	६
सव-मोड्यूल ४.६.७	Rock route grading गर्ने ।	१	५	६
सव-मोड्यूल ४.६.८	Rope fixing गर्ने।	१	७	८
सव-मोड्यूल ४.७	Glacier Walk	६	१०	१६
सव-मोड्यूल ४.७.१	Step cutting system दधारा हिडने।	१	२	३
सव-मोड्यूल ४.७.२	Handrail system दधारा हिडने।	१	२	३
सव-मोड्यूल ४.७.३	Crampons technique दधारा हिडने।	१	२	३
सव-मोड्यूल ४.७.४	Duck walk system दधारा हिडने।	१	१	२
सव-मोड्यूल ४.७.५	Ice-axe/Ice-tool technique दधारा हिडने।	१	२	३
सव-मोड्यूल ४.७.६	Rope up system दधारा हिडने ।	१	२	३
सव-मोड्यूल ४.८	छाँगोरोहण (Canyoning)	९	४७	५६
सव-मोड्यूल ४.८.१	Counseling गर्ने ।	१	३	४
सव-मोड्यूल ४.८.२	Acrophobia जाँच गर्ने ।	१	३	४
सव-मोड्यूल ४.८.३	Canyoning सुरक्षा अपनाउने ।	१	५	६
सव-मोड्यूल ४.८.४	Client safety गर्ने ।	१	५	६
सव-मोड्यूल ४.८.५	Communication (Use of signs/signs) गर्ने ।	१	५	६
सव-मोड्यूल ४.८.६	Canyoning गर्ने ।	१	७	८
सव-मोड्यूल ४.८.८	श्वासप्रश्वास (Breathing) नियन्त्रण गर्ने ।	१	५	६
सव-मोड्यूल ४.८.९	Swimming गर्ने ।	१	७	८
सव-मोड्यूल ४.८.१०	Canyoning grading गर्ने ।	१	७	८
सव-मोड्यूल ४.९	खोला तर्ने (River Crossing)	४	१२	१६
सव-मोड्यूल ४.९.१	River analyses गर्ने ।	१	२	३
सव-मोड्यूल ४.९.२	River crossing safety तयारी गर्ने ।	१	२	३
सव-मोड्यूल ४.९.३	Triangulation technique गर्ने ।	१	२	३
सव-मोड्यूल ४.९.४	Line astern technique गर्ने ।		२	२
सव-मोड्यूल ४.९.५	Group wedge technique गर्ने ।		२	२
सव-मोड्यूल ४.९.६	River rescue गर्ने ।	१	२	३
सव-मोड्यूल ४.९.०	आधारभुत पर्वतीय उद्धार (General Mountain Rescue)	९	३९	४८
सव-मोड्यूल ४.१०.१	सुचना संकलन गर्ने ।	१	२	३


सव-मोड्यूल ४.१०.२	Rescue team छनोट गर्ने ।	१	२	३
सव-मोड्यूल ४.१०.३	उदार सामाग्री व्यवस्थापन गर्ने	१	५	६
सव-मोड्यूल ४.१०.४	Self-rescue गर्ने ।	१	५	६
सव-मोड्यूल ४.१०.५	C-pulley system दृधारा उदार गर्ने ।	१	५	६
सव-मोड्यूल ४.१०.६	Z pulley system दृधारा उदार गर्ने ।	१	५	६
सव-मोड्यूल ४.१०.७	Victim lowering rescue गर्ने ।	१	५	६
सव-मोड्यूल ४.१०.८	Improvised harness बनाउने।	१	५	६
सव-मोड्यूल ४.१०.९	Improvised stretcher बनाउने ।	१	५	६
मोड्यूल ५	पर्वतीय प्राथमिक उपचार (Wilderness Medicine)	१७	६३	८०
सव-मोड्यूल ५.१	आपतकालिन उदारकर्ता (Emergency First Responder)	१७	६३	८०
सव-मोड्यूल ५.१.१	First Aid Box/Bag तयार गर्ने ।	१	३	४
सव-मोड्यूल ५.१.२	प्राथमिक उपचारका सिद्धान्तहरु पुरा गर्ने ।	१	३	४
सव-मोड्यूल ५.१.३	प्राथमिक उपचारका मुख्य चरणहरु गर्ने ।	१	३	४
सव-मोड्यूल ५.१.४	Patient assessment गर्ने ।	१	३	४
सव-मोड्यूल ५.१.५	Hhyperventilation को प्राथमिक उपचार गर्ने	१	३	४
सव-मोड्यूल ५.१.६	Choking को प्राथमिक उपचार गर्ने ।	१	३	४
सव-मोड्यूल ५.१.७	Sun born को प्राथमिक उपचार गर्ने ।	१	३	४
सव-मोड्यूल ५.१.८	Food Poisoning को प्राथमिक उपचार गर्ने ।	१	३	४
सव-मोड्यूल ५.१.९	Blister को प्राथमिक उपचार गर्ने ।	१	३	४
सव-मोड्यूल ५.१.१०	ओसारपोसारका आधारभूत नियम पालना गर्ने ।	१	३	४
सव-मोड्यूल ५.१.११	ओसारपोसारका सामाग्रीहरु बनाउने ।	१	३	४
सव-मोड्यूल ५.१.१२	आकस्मिक ओसारपोसार गर्ने ।	१	३	४
सव-मोड्यूल ५.१.१३	लामो दुरी ओसारपोसार गर्ने ।	१	७	८
सव-मोड्यूल ५.१.१४	Evacuation को लागी समन्वय गर्ने ।	१	३	४
सव-मोड्यूल ५.१.१५	PAC Bag प्रयोग गर्ने ।	१	५	६
सव-मोड्यूल ५.१.१६	अक्सिजनको मास्क, सिलिण्डर र रेगुलेटर प्रयोग गर्ने ।	१	५	६
सव-मोड्यूल ५.१.१७	Cardio Pulmonary Resuscitation (CPR) दिने गर्ने ।	१	७	८
मोड्यूल ६	हिँदे शीप (Winter Skill)			
सव-मोड्यूल ६.१	Advance Knot	७	२१	२८
सव-मोड्यूल ६.१.१	Bowline on a bite knot बनाउने ।	१	३	४
सव-मोड्यूल ६.१.२	Valdotain बनाउने ।	१	३	४
सव-मोड्यूल ६.१.३	Alpine clutch/garda बनाउने ।	१	३	४
सव-मोड्यूल ६.१.४	Prusik knot बनाउने ।	१	३	४
सव-मोड्यूल ६.१.५	Machard बनाउने ।	१	३	४
सव-मोड्यूल ६.१.६	Double fisherman knot बनाउने ।	१	३	४
सव-मोड्यूल ६.१.७	Munter mule hitch बनाउने ।	१	३	४

सव-मोड्यूल ६.२	Expedition	१३	५५	६८
सव-मोड्यूल ६.२.१	Snow & ice condition जाँचने।	१	३	४
सव-मोड्यूल ६.२.२	Route study गर्ने।	१	३	४
सव-मोड्यूल ६.२.३	Route briefing गर्ने।	१	३	४
सव-मोड्यूल ६.२.४	Rope fixing/ route setting गर्ने।	१	७	८
सव-मोड्यूल ६.२.५	Ladder fixing गर्ने।	२	१०	१२
सव-मोड्यूल ६.२.६	Mixed climbing गर्ने।	२	१०	१२
सव-मोड्यूल ६.२.७	Short rope system गर्ने।	२	१०	१२
सव-मोड्यूल ६.२.८	Client selection गर्ने।	१	१	२
सव-मोड्यूल ६.२.९	Summit plan गर्ने।	१	१	२
सव-मोड्यूल ६.२.१०	Expedition grading गर्ने।	१	७	८
सव-मोड्यूल ६.३	Ice Climbing	८	४८	५६
सव-मोड्यूल ६.३.१	Ice tool प्रयोग गर्ने।	१	७	८
सव-मोड्यूल ६.३.२	Ice screw प्रयोग गर्ने।	१	७	८
सव-मोड्यूल ६.३.३	Front point technique गर्ने।	२	१०	१२
सव-मोड्यूल ६.३.४	Travers climbing गर्ने।	२	१०	१२
सव-मोड्यूल ६.३.५	Ice route setting गर्ने।	२	१४	१६
सव-मोड्यूल ६.४	Ski	८	४८	५६
सव-मोड्यूल ६.४.१	भौगोलिक जानकारी लिने।	१	३	४
सव-मोड्यूल ६.४.२	Ski सामाग्री छनोट गर्ने।	१	३	४
सव-मोड्यूल ६.४.३	Ski boot प्रयोग गर्ने।	१	३	४
सव-मोड्यूल ६.४.४	Ski board & ski boot lock/unlock प्रयोग गर्ने।	१	३	४
सव-मोड्यूल ६.४.५	Body position गर्ने।	१	११	१२
सव-मोड्यूल ६.४.६	Ski slide and turning गर्ने।	१	११	१२
सव-मोड्यूल ६.४.७	Ski break गर्ने।	१	७	८
सव-मोड्यूल ६.४.८	Ski pole प्रयोग गर्ने।	१	७	८
सव-मोड्यूल ६.५	उच्च पर्वतीय उद्दार (High Mountain Rescue)	६	४२	४८
सव-मोड्यूल ६.५.१	Z pulley II system दधारा उद्दार गर्ने।	१	७	८
सव-मोड्यूल ६.५.२	Victim lowering with knot pass system दधारा उद्दार गर्ने।	१	७	८
सव-मोड्यूल ६.५.३	Tandem rappel system दधारा उद्दार गर्ने।	१	७	८
सव-मोड्यूल ६.५.४	Snow & avalanche rescue गर्ने।	२	१४	१६
सव-मोड्यूल ६.५.५	Recco system दधारा rescue गर्ने।	१	७	८
मोड्युल ७	हवाई उद्दार शीप (Heli Rescue Skill)			
सव-मोड्यूल ७.१	Heli Marshall	६	१०	१६
सव-मोड्यूल ७.१.१	Area secure गर्ने।	१	२	३
सव-मोड्यूल ७.१.२	Safety check गर्ने।	१	२	३
सव-मोड्यूल ७.१.३	Communication गर्ने।	१	२	३
सव-मोड्यूल ७.१.४	Start-up and take -off signal दिने।	१	२	३

सव-मोड्यूल ७.१.५	Approach, hover & landing guidance दिने	१	१	२
सव-मोड्यूल ७.१.६	Shutdown signal दिने ।	१	१	२
सव-मोड्यूल ७.२	Heli Longline	६	२६	३२
सव-मोड्यूल ७.२.१	Assessment गर्ने।	१	३	४
सव-मोड्यूल ७.२.२	Preparation गर्ने ।	१	३	४
सव-मोड्यूल ७.२.३	Briefing गर्ने ।	१	३	४
सव-मोड्यूल ७.२.४	Area secure गर्ने।	१	३	४
सव-मोड्यूल ७.२.५	Deploying the long line गर्ने ।	१	७	८
सव-मोड्यूल ७.२.६	Safety transfer गर्ने ।	१	७	८
जम्मा		२५३	७०७	९६०
खण्ड ख (Part II)				
मोड्युल १	प्रयोगात्मक गणित	३२		३२
मोड्युल २	सञ्चार तथा जीवनोपयोगी सिपहरू	३०	६६	९६
मोड्युल ३	लैंगिक समानता र समावेशिकरण	६	१०	१६
मोड्युल ४	उद्यमशीलता विकास	४	१२	१६
		७२	८८	१६०
खण्ड ग	कार्यगत तालिम		५७६	
जम्मा		३२५	१३७१	१६९६

मोड्युल क्रम Module Sequence:

प्रस्तुत मोड्युल क्रमले पाठ्यक्रममा मोड्युल १ बाट सुरु हुने खण्ड क मा ८ मोड्युलहरूमा १ देखि ३ सम्मको पर्वतारोहण आधारभूत शीप (Fundamental skill for Mountaineering), मोड्युल ४ ग्रीष्मकालिन शीप (Summer skill), मोड्युल ५ पर्वतीय प्राथमिक उपचार (Wilderness medicine skill), मोड्युल ६ हिँडेशीप (Winter skill), मोड्युल ७ हवाई उद्दार शीप (Heli Rescue skill) र खण्ड ख मा ४ मोड्युलहरू छन् भनी संकेत गर्छ। मोड्युल क-१ पूरा भएपछि प्रशिक्षार्थीहरू खण्ड क का अन्य मोड्युलहरूमा क्रमबद्ध रूपमा जान सक्नेछन्। खण्ड ख को मोड्युलहरू खण्ड कका मोड्युलहरू सँगसँगै समानान्तर रूपमा समानान्तर रूपमा आवश्यकता अनुसार लागू गर्न सकिनेछ। मोड्युल खण्ड क र खण्ड ख सकिए पछि मत्र प्रशिक्षार्थीहरूलाई निर्धारित मापदण्ड बमोजिम कार्यगत तालिम (OJT) मा पठाउनु पर्नेछ। प्रशिक्षार्थीहरूले निर्धारित मोड्युलहरू एउटै तालिम कार्यक्रमको अवधिमा अथवा तालिम कार्यक्रमको उपलब्धता, प्रशिक्षार्थीको आफ्नो आवश्यकता र सहजता अनुरूप फरक-फरक समयमा सञ्चालन हुने तालिम कार्यक्रममा सहभागी भै प्रशिक्षित हुन सक्नेछन्।



पेशागत पर्वतीय पथ प्रदर्शकको पाठ्यक्रम संचना

पेशा (Occupation): पेशागत पर्वतीय पथ प्रदर्शक (Professional Mountain Guide) समय (Duration): सैद्धान्तिक घण्टा + व्यावहारिक १३७० घण्टा = १६९६ घण्टा						
खण्ड क	शिर्षक	स्वभाव	सैद्धान्ति क (से)	व्यावहारि क (व्या)	जम्मा	
मोड्युल १	पेशागत परिचय (Occupation Introduction)	से	४२		४२	
मोड्युल २	पेशागत स्वास्थ्य र सुरक्षा (Occupational Health and Safety)					
सब-मोड्युल २.१	पेशागत सुरक्षा सावधानी	से + व्या	६	१८	२४	
सब-मोड्युल २.२	प्राथमिक उपचार (First Aid)	से + व्या	४	१२	१६	
सब-मोड्युल २.३	ग्रीष्मकालीन सुरक्षा (Summer Safety & Security)	से + व्या	२	६	८	
सब-मोड्युल २.४	हिँडे सुरक्षा (Winter Safety & Security)	से + व्या	२	६	८	
सब-मोड्युल २.५	फोहोर व्यवस्थापन (Waste Management)	से + व्या	२	६	८	
मोड्युल ३	पर्वतारोहण आधारभूत शीप (Fundamental Skill For Mountaineering)					
सब-मोड्युल ३.१	यात्रा तयारी (Trip Preparation)	से + व्या	३	५	८	
सब-मोड्युल ३.२	उपकरण तथा खाद्यान्न व्यवस्थापन (Equipment & Food Management)	से + व्या	६	१०	१६	
सब-मोड्युल ३.३	डोरी व्यवस्थापन (Rope Management)	से + व्या	५	११	१६	
सब-मोड्युल ३.४	Basic Knot	से + व्या	७	१७	२४	
सब-मोड्युल ३.५	सञ्चार व्यवस्थापन (Communication Management)	से + व्या	७	९	१६	
सब-मोड्युल ३.६	Belay	से + व्या	१	७	८	
सब-मोड्युल ३.७	Fundamental Climbing	से + व्या	७	१७	२४	
मोड्युल ४	ग्रीष्मकालीन शीप (Summer Skill)					
सब-मोड्युल ४.१	Group Guiding Skill	से + व्या	७	१३	२०	
सब-मोड्युल ४.२	पर्वतीय मौसम (Mountain Meteorology)	से + व्या	२	६	८	
सब-मोड्युल ४.३	पर्वतीय नक्सा (MAP & Navigation)	से + व्या	२०	५६	७६	
सब-मोड्युल ४.४	Camping / Bivoking	से + व्या	१०	३०	४०	
सब-मोड्युल ४.५	Anchor	से + व्या	१२	२४	३६	
सब-मोड्युल ४.६	Climbing Skill	से + व्या	९	४१	५०	

सब-मोड्युल ४.७	Glacier Walk	सै + व्या	६	१०	१६
सब-मोड्युल ४.८	छाँगोरोहण (Canyoning)	सै + व्या	९	४७	५६
सब-मोड्युल ४.९	खोला तर्ने (River Crossing)	सै + व्या	४	१२	१६
सब-मोड्युल ४.१०	आधारभूत पर्वतीय उद्दार (General mountain rescue)	सै + व्या	९	३९	
मोड्युल ५	Wilderness Medicine Skill	सै + व्या	२१	५९	८०
सब-मोड्युल ५.१	आपतकालिन उद्दारकर्ता (Emergency First Responder)	सै + व्या	१७	६३	८०
मोड्युल ६	हिँडे शीप (Winter Skill)				
सब-मोड्युल ६.१	Advance Knot	सै + व्या	७	२१	२८
सब-मोड्युल ६.२	Expedition	सै + व्या	१३	५५	६८
सब-मोड्युल ६.३	Ice Climbing	सै + व्या	८	४८	५६
सब-मोड्युल ६.४	Ski	सै + व्या	८	४८	५६
सब-मोड्युल ६.५	उच्च पर्वतीय उद्दार (High Mountain Rescue)	सै + व्या	६	४२	४८
मोड्युल ७	पर्वतीय उद्दार शीप (Mountain Rescue Skill)				
सब-मोड्युल ७.१	Heli Marshall	सै + व्या	६	१०	१६
सब-मोड्युल ७.२	Heli Longline	सै + व्या	६	२६	३२
	जम्मा		२५३	७०७	९६०
मोड्युल ख	साधारण मोड्युल (Generic Module)				
मोड्युल १	प्रयोगात्मक गणित (Applied Mathematics)	सै	३२	-	३२
मोड्युल २	सञ्चार तथा जीवनोपयोगी सिपहरू (Communication and Employability Skills)	सै + व्या	३०	६६	९६
मोड्युल ३	लैंड्रिंग समानता र समावेशिकरण (Gender Equality and Social Inclusion)	सै + व्या	६	१०	१६
मोड्युल ४	उद्यमशीलता विकास (Entrepreneurship Development)	सै + व्या	४	१२	१६
			७२	८८	९६०
जम्मा (खण्ड क+ ख)			३२५	७९५	९९२०
खण्ड ग	कार्यगत तालिम (OJT) ४८ घण्टा	व्या	-	५७६	५७६
	जम्मा (खण्ड क, ख, र ग)		३०२	१३९४	१६९६

खण्ड क

मोड्युल १:

पेशागत परिचय

(Occupational Introduction)

मोड्युल (Module) १: पेशागत परिचय (Occupational Introduction)

विवरण (Description): यो मोड्युलमा पर्यटन व्यवसायको पदयात्रा र पर्वतीय पथ प्रदर्शक सम्बन्धित ज्ञानसँग सम्बन्धित छन्। यस मोड्युलमा पर्वतीय पथ प्रदर्शकको लागि आवश्यक आधारभूत सिप र ज्ञान समावेश गरिएको छ।

मोड्युल परिणाम (Module Outcomes): विभिन्न विधि र सामाजीको प्रयोग गरी विभिन्न विषयहरूको परिचयात्मक ज्ञानमा सक्षम हुनेछन्।

कार्यहरू:

१. पर्यटन
 - क. परिभाषा
 - ख. इतिहास
२. पर्यटन प्रकार
 - क. पर्यापर्यटन (Eco Tourism)
 - ख. दिगो पर्यटन (Sustainable Tourism)
 - ग. समुदायमा आधारित पर्यटन (Community Base Tourism)
 - घ. साहसिक पर्यटन (Adventure Tourism)
 - ड. जिम्मेवार पर्यटन (Responsible Tourism)
३. हिमाली सम्पदा (Himalaya Heritage)
 - क. परिभाषा
 - ख. इतिहास
 - ग. धर्म तथा संस्कृति
 - घ. तथ्याङ्क र विवरण
 - ड. मानव जीवन तथा अवस्था
४. हिमाली जिव तथा वनस्पति (Flora & Fauna)
 - क. परिचय
 - ख. प्रकार
 - ग. अवस्था
 - घ. उपयोगिता
५. खाना तथा वास (Food & Accommodation)
 - क. परिचय
 - ख. आश्वित्यता

- ग. महत्व
 घ. Food & Hygienic
६. पेशागत स्वास्थ्य (Occupational Health)
- क. परिचय
 - ख. महत्व
 - ग. चुनौती तथा व्यवस्थापन
७. पर्वतारोहणको परिचय (Mountaineering Introduction)
- क. पर्वतारोहणको परिचय र इतिहास
 - १) अन्तर्राष्ट्रिय पर्वतारोहण इतिहास
 - २) नेपालमा पर्वतारोहणको स्थिति
 - ख. पर्वतारोहण व्यवसाय र मानव सम्बाधन
८. हिमाली हावापानी (Himalayan Climate)
- क. आरोहण मौसम ज्ञान
 - ख. मौसम स्थिति
 - ग. पूर्वानुमान
 - घ. तापक्रम
९. हिमाली भूविज्ञान (Himalayan Geology)
- क. Formation of Himalaya
 - ख. Himalayan Range
 - ग. National Park & Conservation
 - घ. Glacier, Lake and Rivers
 - ड. Petrology
 - च. Glaciology
 - छ. Mountain Terminology
१०. पर्वतीय पथ प्रदर्शकको परिचय (Introduction of Mountain Guide)
- क. परिभाषा
 - ख. नेपालको पर्वतीय पथ प्रदर्शकको इतिहास
 - ग. पेशागत महत्व
 - घ. पर्वतीय पथ प्रदर्शकको आचार संहिता
११. पर्वतीय पथ प्रदर्शकका विशेषता (Characteristic of Mountain Guide)
- क. काम, कर्तव्य र भूमिका
 - ख. पेशागत अवसर र चुनौती
१२. नेतृत्व र नेतृत्व विकास (Leader & Leadership Development)
- क. परिचय
 - ख. पर्वतीय पथ प्रदर्शक र नेतृत्व विकास
 - ग. महत्व, भूमिका तथा आवश्यकता
 - घ. असल र नैतिकवान नेतृत्वका गुणहरू
१३. नेपालको पर्यटकिय प्रभाव (Tourism Impact of Nepal)
- क. सामाजिक प्रभाव
 - ख. धार्मिक तथा साँस्कृतिक प्रभाव
 - ग. सामाजिक तथा साँस्कृतिक अवस्था
 - घ. अन्तर साँस्कृतिक व्यवहारिक अभ्यास
 - ड. आर्थिक प्रभाव

- च. प्राकृतिक तथा वातावरणिय प्रभाव
१४. वातावरण संरक्षण (Environment Conservation)
- क. परिचय
 - ख. आवश्यकता
 - ग. विधिहरु
 - घ. निति नियमहरु
१५. पर्वतारोहण व्यवसायमा सञ्चार (Communication of Mountaineering Profession)
- क. सञ्चारको परिचय,
 - ख. माईयम,
 - ग. प्रकार,
 - घ. शुन्य सम्बादका असर
 - ड. प्रभावकारी सञ्चारका विशेषता
१६. पर्वतारोहण व्यवसाय भित्रका चुनौति तथा संकट (Challenges of Mountaineering Profession)
- क. परिचय
 - ख. चुनौती
 - ग. संकट व्यवस्थापन
१७. पर्वतारोहण व्यवसायमा दृढन्दको प्रकृति र व्यवस्थापन
१८. पर्वतारोहणको व्यवसाय प्रवर्द्धन र बजारीकरण (Promotion/marketing of Mountain Tourism)
- क. परिचय
 - ख. चुनौती
 - ग. व्यवस्थापन
१९. आरोहण उपकरण (Climbing Equipment)
- क. परिचय,
 - ख. परिभाषा
 - ग. प्रयोग
२०. आरोहण (Wall, Rock & Ice Climbing)
- क. परिचय
 - ख. महत्व
 - ग. अवसर
 - घ. चुनौती
२१. सञ्चार व्यवस्थापन गर्ने
- क. Team Communication गर्ने
२२. Camping तथा आपत्कालिन वास व्यवस्थापन गर्ने
- क. Emergency Survive गर्ने
२३. पर्वतीय मौसम
- क. Rain Cycle अध्ययन गर्ने ।
 - ख. Clouds Formation Patton अध्ययन गर्ने ।
 - ग. Leeward पत्ता लाउने ।
२४. Trip Conclusion
- क. De-Briefing गर्ने ।
 - ख. Feedback लिने ।
 - ग. Payment Settlement तयार गर्ने ।
 - घ. Financial Report तयार गर्ने ।

ड. Final Trip Report तयार गर्ने ।

- २५. ऐन तथा कानूनहरु
- क. पर्यटन ऐन तथा नियम
- ख. श्रम ऐन तथा नियमावली
- ग. सामाजिक सुरक्षा ऐन तथा नियमावली
- घ. हिमाली राष्ट्रिय निकुञ्ज ऐन तथा नियमावली

समय : ४२ घण्टा (सै) = जम्मा ४२ घण्टा

मोड्यूल (Module)- २

पेशागत स्वास्थ्य र सुरक्षा

(Occupational Health & Safety)

मोड्यूल (Module) २: पेशागत स्वास्थ्य र सुरक्षा (Occupational Health & Safety)

विवरण (Description): यस मोड्यूलमा पेशागत ५ वटा सबमोड्यूलहरु समावेश छन् जसमा पर्वतारोहण गर्दा आवश्यक पेशागत स्वास्थ्य र सुरक्षा/सावधानी र प्राथमिक उपचार गर्ने विभिन्न विधि र सामाग्रीको प्रयोगवारेमा प्रशिक्षित गराइन्छ ।

मोड्यूल परिणाम (Module Outcomes): विभिन्न विधि र सामाग्रीको प्रयोग गरी सुरक्षाका उपायहरु अपनाउने र प्राथमिक उपचार गर्ने सक्षम हुनेछन्।

कार्यहरू:

१. सब-मोड्यूल २.१. पेशागत सुरक्षा सावधानी (Occupational safety & precaution)
२. सब-मोड्यूल २.२. प्राथमिक उपचार (First-Aid)
३. सब-मोड्यूल २.३. ग्रीष्मकालीन सुरक्षा (Summer Safety & Security)
४. सब-मोड्यूल २.४. हिँडे सुरक्षा (Winter Safety & Security)
५. सब-मोड्यूल २.५. फोहोर व्यवस्थापन (Waste Management)

समय : १२ घण्टा (सै) +४४ घण्टा (प्र) = ५६ जम्मा घण्टा

मोड्यूल (Module) २ :पेशागत स्वास्थ्य र सुरक्षा (Occupational Health & Safety)

सब-मोड्यूल (Sub-Module) २.१: पेशागत सुरक्षा र सावधानी (Occupational safety & precaution)

विवरण (Description): यस सब-मोड्यूलमा पेशागत कार्य गर्दा हुनसक्ने सम्भावित दुर्घटनाबाट सुरक्षित राख्न, कार्यस्थलको सुरक्षा गर्न, औजार तथा उपकरण तथा सामाग्रीहरु प्रयोग र सरसफाइसँग सम्बन्धित जान र सिपहरु समावेश गरिएको छ ।

सब-मोड्यूल परिणाम (Sub-Module Outcomes): विभिन्न विधि र सामाग्रीको प्रयोग गरी पेशागत सुरक्षा सावधानीका उपायहरु अपनाउन पोख्त बनाउने ।

कार्यहरु:

१. व्यक्तिगत सरसफाई गर्ने ।
२. व्यक्तिगत सुरक्षा उपकरण प्रयोग गर्ने ।
३. व्यक्तिगत सम्पतिको सुरक्षा गर्ने ।
४. शिविरको सुरक्षा सुनिश्चित गर्ने ।
५. आगलागी सुरक्षा गर्ने ।
६. सुरक्षा उपकरण प्रयोग गर्ने ।
७. स्वास्थ्य सुरक्षा अपनाउने ।
८. Route सुरक्षा अपनाउने ।
९. Chemical hazard सुरक्षा अपनाउने ।
१०. सामुदायिक सुरक्षा अपनाउने ।
११. Insurance गर्ने ।

समय : ३ घण्टा (सैं) + १३ (प्र) = जम्मा १६ घण्टा

मोड्युल (Module) २: पेशागत स्वास्थ्य र सुरक्षा
सब-मोड्युल (Sub Module) २.१: पेशागत सुरक्षा सावधानी
निर्दिष्ट कार्य (Task) २.१.१: व्यक्तिगत सरसफाई गर्ने ।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक १ घण्टा = २ घण्टा

कार्य चरणहरु (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. खाना खानु अघि र काम गरीसकेपछि साबुन पानीले हात धुने । ४. माक्स प्रयोग गर्ने । ५. आरोहण गर्दा तोकिएको वा उपयुक्त पोशाक लगाउने । ६. आफ्नो अँलाको नड सफा र छोटो रास्ने । ७. मौसम अनुसारका न्यानो कपडाहरु लगाउने । ८. वातावरणीय अवस्था हेरि आरोही तथा कामदारले Sun cream तथा Make up सामाग्रीहरुको प्रयोग गर्ने । ९. प्रयोग भएका औजार उपकरणहरु सफा गरी भण्डारण गर्ने । १०. कार्यको अभिलेखीकरण गर्ने। 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल । • सरसफाई गर्ने सामाग्रीहरु । <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • व्यक्तिगत सरसफाई गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • कार्य चरणहरु क्रमिक रूपमा सम्पादन भएको । • आरोही तथा कामदारहरु सफा सुधार देखिएको । • PPE का उपकरणहरु प्रयोग गरी काम गरेको । 	<p>व्यक्तिगत सरसफाई</p> <ul style="list-style-type: none"> • परिचय । • प्रयोग । • घामबाट छाला बचाउने उपायहरु । • Sun Cream को गुणस्तर र प्रयोग विधि ।

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): साबुन, Saving cream, Razor, Sun cream , रुमाल, ब्रस-मञ्जन, Hand Wash, Mask.

सुरक्षा तथा सावधानीहरु (Safety/Precautions)

- औजार, उपकरण र सामाग्रीहरु निर्मलीकरण गरेर प्रयोग गर्ने ।
- गुणस्तरीय Sun cream को प्रयोग गर्ने ।

मोड्युल (Module) २: पेशागत स्वास्थ्य र सुरक्षा
सब-मोड्युल (Sub Module) २.१: पेशागत सुरक्षा सावधानी
निर्दिष्ट कार्य (Task) २.१.२: व्यक्तिगत सुरक्षा उपकरण प्रयोग गर्ने ।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक २ घण्टा = ३ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<p>१. आवश्यक जानकारी लिने ।</p> <p>२. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने ।</p> <p>३. आरोहण गर्दा वातावरण अनुकूलको पोशाक लगाउने ।</p> <p>४. आरोहण गर्दा निम्न व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने:</p> <ul style="list-style-type: none"> • Climbing boot • Helmet • Head light • Sun Glass • Sun cream • Harness • Safety Rope • Ascender • Descender • Carabiners • Crampons • Oxygen • Mask • Regulator • Map • Compass <p>५. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने ।</p> <p>६. कार्यको अभिलेखीकरण गर्ने।</p>	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल • व्यक्तिगत सुरक्षा सम्बन्धी उपकरणहरू <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • व्यक्तिगत सुरक्षा उपकरण प्रयोग गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • कार्य चरणहरू क्रमिक रूपमा सम्पादन भएको । • PPE का उपकरणहरू प्रयोग गरी काम गरेको । 	<p>व्यक्तिगत सुरक्षा उपकरण प्रयोग</p> <ul style="list-style-type: none"> • परिचय • प्रयोग • व्यक्तिगत सुरक्षा उपकरण प्रयोग विधि

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): Gloves, Helmet, Harness, Sun glass, Sun cream, Snow gaiter, Climbing boot, Crampon, Mask, Down jacket, Waterproof jacket, Raincoat.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- औजार, उपकरण र सामाग्रीहरूको नियमित सरसफाई गर्ने ।
- गुणस्तरीय Sun cream को प्रयोग गर्ने ।

मोड्युल (Module) २: पेशागत स्वास्थ्य र सुरक्षा
सब-मोड्युल (Sub Module) २.१: पेशागत सुरक्षा सावधानी
निर्दिष्ट कार्य (Task) २.१. ३: व्यक्तिगत सम्पतीको सुरक्षा गर्ने ।
समय (Duration): सैद्धान्तिक ०.० घण्टा + व्यावहारिक १ घण्टा = १ घण्टा

कार्य चरणहरु (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<p>१. आवश्यक जानकारी लिने ।</p> <p>२. बहुमुल्य नगद, जिन्सी सामान संकलन गर्ने ।</p> <p>३. नगद, जिन्सी सामाग्रीहरुको सूची तयार गर्ने ।</p> <p>४. रुजुसूची अनुसार सामाग्रीहरु भएको यकिन गरि सम्बन्धित आरोहीको सहिष्णुप गरि बुझ्ने ।</p> <p>५. आरोहीका गहना, पैसा सम्पर्क कार्यालय वा जिम्मेवार व्यक्तिले राख्ने ।</p> <p>६. अति आवश्यककीय गहना/पैसा मात्र साथमा राख्ने ।</p> <p>७. सम्भावित चोरी हुनसक्ने स्थान तथा व्यक्तिबाटे सचेत गर्ने गराउने ।</p> <p>८. गहना, पैसा प्लास्टिक झोलामा राखी ड्रम भित्र राख्ने ।</p> <p>९. चोरी हुनबाट बच्न सुरक्षित स्थानमा Tent टाँग्ने ।</p> <p>१०. सुरक्षा निकाय तथा उद्दार टोलीसँग नियमित सम्पर्कमा रह्ने ।</p> <p>११. आरोहण सम्पन्न पश्चात नगद, जिन्सी सामाग्रीहरु सम्बन्धित व्यक्तिलाई सहिष्णुप गरि बुझाउने ।</p> <p>१२. प्रयोग भएका औजार उपकरणहरु सफा गरी भण्डारण गर्ने ।</p> <p>१३. कार्यको अभिलेखीकरण गर्ने ।</p>	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> कार्यस्थल व्यक्तिगत सुरक्षा उपकरणहरु <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> व्यक्तिगत सम्पतीको सुरक्षा गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> बहुमुल्य सामानहरुको सहिष्णुप गरि अभिलेख राखेको । 	<p>व्यक्तिगत सम्पतीको सुरक्षा</p> <ul style="list-style-type: none"> परिचय प्रयोग विधि

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): गहना, पैसा, अभिलेखिकरणको फारम, भण्डारण स्थल, प्लास्टिक झोलामा, Dry bag, बाक्स, ड्रम

सुरक्षा तथा सावधानीहरु (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरु प्रयोग गर्ने ।
- यात्रा अवधिभर कम्पनीको नियम तथा गाइड नेतृत्व शतप्रतिशत पालना गर्नु पर्ने ।

मोड्युल (Module) २: पेशागत स्वास्थ्य र सुरक्षा
सब-मोड्युल (Sub Module) २.१: पेशागत सुरक्षा सावधानी
निर्दिष्ट कार्य (Task) २.१.४: शिविरको सुरक्षा सुनिश्चित गर्ने ।
समय (Duration): सैद्धान्तिक ०.० घण्टा + व्यावहारिक १ घण्टा = १ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<p>१. आवश्यक जानकारी लिने ।</p> <p>२. आवश्यक औजार, उपकरण र सामाग्रीहरू संकलन गर्ने ।</p> <p>३. शिविर स्थान छनोट गर्ने ।</p> <p>४. शिविर स्थान छनोट गर्दा नचिप्लिने, नभासिने, बाढि पहिरो नजाने, वन्यजन्तुबाट सुरक्षित भएको सुचिश्चित गर्ने ।</p> <p>५. औजार, उपकरणहरू व्यवस्थित ढंगले राख्ने ।</p> <p>६. अग्लो स्थानमा रहेर काम गर्दा सुरक्षा डोरी र हार्नेसको प्रयोग गर्ने ।</p> <p>७. औजार उपकरणहरूलाई बलियोसँग जडान भएको यकिन गर्ने ।</p> <p>८. सुरक्षा सम्बन्धी संकेतहरू (पोष्टर, पम्पलेट) हरू कार्यस्थलको देखिने स्थानमा टाँस्ने ।</p> <p>९. शिविर वरपर डोरीले सुरक्षा घेराबार लगाउने ।</p> <p>१०. औजार, उपकरणहरू सफा गरी निश्चित ठाँडमा भण्डारण गर्ने ।</p> <p>११. कार्यसम्पादनको अभिलेखीकरण गर्ने ।</p>	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> कार्यस्थल व्यक्तिगत सुरक्षा उपकरणहरू <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> शिविरको सुरक्षा सुनिश्चित गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> कार्यचरणहरू क्रमिक रूपमा सम्पादन भएको । कार्यस्थलमा औजार, उपकरण, सामाग्रीहरू व्यवस्थित ढंगले राख्ने । 	<p>शिविरको सुरक्षा सुनिश्चित</p> <ul style="list-style-type: none"> परिचय आवश्यकता कार्यस्थलको सुरक्षा मापदण्ड तथा सावधानी औजार, उपकरण र सामाग्रीहरूको भण्डारण विधि जोखिम न्यूनीकरण गर्ने उपायहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): Snow bar, Bamboo, Rope, Harness, Ribbon, Poster, Shovel, Knife, Lighter, Light.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरण प्रयोग गर्ने ।
- शिविर सरसफाई गर्ने ।

मोड्युल (Module) २: पेशागत स्वास्थ्य र सुरक्षा

सब-मोड्युल (Sub Module) २.१: पेशागत सुरक्षा सावधानी

निर्दिष्ट कार्य (Task) २.१.५: आगलागी सुरक्षा गर्ने ।

समय (Duration): सैद्धान्तिक ०.० घण्टा + व्यावहारिक २ घण्टा = २ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्रीहरू संकलन गर्ने । ३. Fire safety उपकरणहरूको व्यवस्था गर्ने । ४. भान्छामा अग्नि नियन्त्रक उपकरण जडान गर्ने । ५. Fire safety उपकरणहरू संचालन गर्ने । ६. अति प्रज्वलनशील पदार्थहरूलाई मापदण्ड बमोजिम व्यवस्थित गर्ने । ७. मानव स्वास्थ्यका लागि हानिकारक ऊर्ध्विक तथा रासायनिक पदार्थहरू चुहिन वा पोखिन नदिने । ८. शिविरमा प्रज्वलनशील पदार्थ प्रयोग गरेपछि उचित व्यवस्थापन गर्ने । ९. औजार, उपकरणहरू सफा गरी भण्डारण गर्ने । १०. कार्यसम्पादनको अभिलेखीकरण गर्ने। 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल • व्यक्तिगत सुरक्षा उपकरणहरू <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • आगलागी सुरक्षा गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • कार्यचरणहरू क्रमिक रूपमा सम्पादन भएको । • शिविरमा अग्नि नियन्त्रक उपकरण जडान गरेको । • शिविरमा आगोजन्य पदार्थ प्रयोग गरेपछि उचित व्यवस्थापन गरेको । 	<p>आगलागी सुरक्षा</p> <ul style="list-style-type: none"> • परिचय • आवश्यकता • Fire safety उपकरणहरूको पहिचान । • Fire safety उपकरणहरूको प्रयोग । • रसायनको परिचय, प्रकार र प्रयोग • आगलागी हुनसक्ने कारणहरू • आगलागी न्यूनीकरण गर्ने उपायहरू • अग्नि नियन्त्रक उपकरण तथा सामानहरू प्रयोग गर्ने विधि • आगलागीमा सुरक्षित हुन अपनाउनु पर्ने उपायहरू

औजार, उपकरण र सामग्री (Required Tools/Equipment): Fire safety उपकरण, Fire safety संचालन गर्ने म्यानुअल

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरण प्रयोग गर्ने ।
- प्रज्वलनशील पदार्थहरूलाई व्यवस्थित ढंगबाट भण्डारण गर्ने ।
- विधुतीय उपकरणहरू चलाउँदा आगलागी हुनसक्ने भएकोले सावधान हुने ।

मोड्युल (Module) २: पेशागत स्वास्थ्य र सुरक्षा
सब-मोड्युल (Sub Module) २.१: पेशागत सुरक्षा सावधानी
निर्दिष्ट कार्य (Task) २.१.६: सुरक्षा उपकरण प्रयोग गर्ने ।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक १ घण्टा = २ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<p>१. आवश्यक जानकारी लिने ।</p> <p>२. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने ।</p> <p>३. संकलन गर्ने पर्ने सामाग्रीहरूको सुची बनाउने ।</p> <p>४. First-Aid kit संकलन गर्ने ।</p> <p>५. Rescue सामाग्रीहरूको संकलन गर्ने ।</p> <p>६. संचार सामाग्रीहरू संकलन गर्ने ।</p> <p>७. व्यक्तिगत सुरक्षा उपकरणहरूको संकलन गर्ने ।</p> <p>८. सङ्कलित उपकरणहरू प्रयोग गर्नेबारे जानकारी लिने ।</p> <p>९. पयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने ।</p> <p>१०. कार्यको अभिलेखीकरण गर्ने।</p>	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> सुरक्षा उपकरण प्रयोग गर्ने। <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> सुरक्षा उपकरण प्रयोग गरेको । 	<p>सुरक्षा उपकरण प्रयोग गर्ने</p> <ul style="list-style-type: none"> परिचय विधि द्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): Notebook, Pen, Pencil, First-Aid kit, Rescue device, Satellite phone, Radio set, Knife.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- सुरक्षा उपकरण प्रयोग गर्दा सावधानी अपनाउने ।

मोड्युल (Module) २: पेशागत स्वास्थ्य र सुरक्षा
सब-मोड्युल (Sub Module) १: पेशागत सुरक्षा सावधानी
निर्दिष्ट कार्य (Task) २.१.६: स्वास्थ्य सुरक्षा अपनाउने ।
समय (Duration): सैद्धान्तिक ०.० घण्टा + व्यावहारिक १ घण्टा = १. घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<p>१) आवश्यक जानकारी लिने ।</p> <p>२) आवश्यक औजार, उपकरण र सामाची संकलन गर्ने ।</p> <p>३) स्वास्थ्य जाँच गर्ने ।</p> <p>४) स्वच्छ खाना, पानी खाने</p> <p>५) मादक पदार्थ नखाने ।</p> <p>६) मौसम अनुसारको कपडा लगाउने ।</p> <p>७) झोल पदार्थ प्रशस्त मात्रामा खाने ।</p> <p>८) Health insurance गर्ने ।</p> <p>९) First-Aid kit साथै राख्ने ।</p> <p>१०) पर्योग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने ।</p> <p>११) कार्यको अभिलेखीकरण गर्ने।</p>	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> स्वास्थ्य सुरक्षा अपनाउने। <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> स्वास्थ्य सुरक्षा अपनाएको। 	<p>स्वास्थ्य सुरक्षा</p> <ul style="list-style-type: none"> परिचय विधि ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाची (Required Tools/Equipment): Notebook, Pen, Pencil, Oxymeter, First-aid kit, Knife, अक्सिजन र माक्स

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- स्वास्थ्य सुरक्षा अपनाउदा सावधानी अपनाउने ।

मोड्युल (Module) २: पेशागत स्वास्थ्य र सुरक्षा
सब-मोड्युल (Sub Module) २.१: पेशागत सुरक्षा सावधानी
निर्दिष्ट कार्य (Task) २.१.८: Route सुरक्षा अपनाउने ।
समय (Duration): सैद्धान्तिक ०.० घण्टा + व्यावहारिक १ घण्टा = १ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<p>१) आवश्यक जानकारी लिने ।</p> <p>२) आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने ।</p> <p>३) पदमार्ग सुरक्षा सम्बन्धी भौगोलीक जानकारी लिने ।</p> <p>४) सम्बन्धित क्षेत्रको नक्सा, जिपिएस, कम्पासको प्रयोग गर्ने ।</p> <p>५) सम्बन्धित क्षेत्रको पदमार्गको सुरक्षा जोखिमको जानकारी लिने ।</p> <p>६) मौसम सम्बन्धी जानकारी लिने ।</p> <p>७) जोखिम न्यूनिकरणको लागि वैकल्पिक पदमार्ग खोजि गर्ने ।</p> <p>८) पदमार्गमा पर्न सक्ने समस्याहरू (जस्तै; हिमपहिरो, बाढीपहिरो, ढुङ्गा खस्ने र खोलामा पूलहरू) ठीक छ छैन भनेर चेक जाँच गर्ने ।</p> <p>९) प्रत्येक दिन हुनसक्ने जोखिम र त्यसको सुरक्षित समाधानका लागि उपकरणहरूको बारेमा जानकारी गर्ने ।</p> <p>१०) प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने ।</p> <p>११) कार्यको अभिलेखीकरण गर्ने ।</p>	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> Route सुरक्षा अपनाउने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> Route सुरक्षा अपनाइ सुरक्षित साथ गन्तव्यमा पुगेको । 	<p>Route सुरक्षा</p> <ul style="list-style-type: none"> परिचय विधि ध्यान दिनुपर्ने कुराहरु

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment) Map, GPS, Compass, First-aid kit, Knife, Notebook, Pen, Pencil.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- Route सुरक्षा अपनाउदा सावधानी अपनाउने ।

मोड्युल (Module) २: पेशागत स्वास्थ्य र सुरक्षा
सब-मोड्युल (Sub Module) २.१: पेशागत सुरक्षा सावधानी
निर्दिष्ट कार्य (Task) २.१.१: Chemical hazard सुरक्षा अपनाउने ।
समय (Duration): सैद्धान्तिक ०.० घण्टा + व्यावहारिक १ घण्टा = १ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<p>१) आवश्यक जानकारी लिने ।</p> <p>२) आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने ।</p> <p>३) Chemical hazards सुरक्षा सम्बन्धी जानकारी लिने ।</p> <p>४) रसायनिक पदार्थ प्रयोग गर्नु पूर्व PPE को उचित तरिकाले प्रयोग गर्ने।</p> <p>५) रसायनिक पदार्थ प्रयोग गर्ने क्रममा खाना, पानी र चुरोट नखाने र खानेकुराहरूबाट टाढा राख्ने।</p> <p>६) रासायनिक पदार्थ प्रयोगगरी सकेपछि हात धुने।</p> <p>७) आगो, पानी र वालवालिकाबाट रासायनिक पदार्थलाई टाढा राख्ने।</p> <p>८) रसायनिक पदार्थ प्रयोग गरी सकेपछि सुरक्षित साथ विसर्जन गर्ने।</p> <p>९) एक ठाँउबाट अर्को ठाँउमा ओसारपसार गर्ने क्रममा हात खुट्टा, आँखा र शरीरमा रसायनिक पदार्थ नपर्ने गरि pack गर्ने ।</p> <p>१०) प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने ।</p> <p>११) कार्यको अभिलेखीकरण गर्ने।</p>	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> Chemical hazard सुरक्षा अपनाउने। <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> रासायनिक पदार्थबाट सुरक्षित भएको । 	<p>Chemical hazard सुरक्षा</p> <ul style="list-style-type: none"> परिचय विधि ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): Personal Equipment, नोट कपी, पेन पेन्सिल, पञ्जा, चस्मा ।

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- Chemical hazard सुरक्षा अपनाउदा सावधानी अपनाउने ।

मोड्युल (Module) २: पेशागत स्वास्थ्य र सुरक्षा
सब-मोड्युल (Sub Module) २.१: पेशागत सुरक्षा सावधानी
निर्दिष्ट कार्य (Task) २.१.१०: सामुदायिक सुरक्षा अपनाउने।
समय (Duration): सैद्धान्तिक ०.० घण्टा + व्यावहारिक १ घण्टा = १ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<p>१) आवश्यक जानकारी लिने ।</p> <p>२) आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने ।</p> <p>३) सामुदायिक क्षेत्रको वर्तमान अवस्थाबारे जानकारी लिने।</p> <p>४) सामुदायिक क्षेत्रमा हुनसक्ने जोखिमहरूको जानकारी लिने।</p> <p>५) सामुदायिक क्षेत्रमा हुनसक्ने जोखीम न्युनिकरणको लागि स्थानीयसँग समन्वय गर्ने।</p> <p>६) सामुदायिक क्षेत्रमा रहेको धर्म सँस्कृति र परम्पराको पालन गर्ने।</p> <p>७) सामुदायिक क्षेत्रको राजनितिक परिस्थितिको पुर्व जानकारी लिने।</p> <p>८) प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने ।</p> <p>९) कार्यको अभिलेखीकरण गर्ने।</p>	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> सामुदायिक सुरक्षा अपनाउने। <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> शान्ति सुरक्षाको अनुभुति गरेको । 	<p>सामुदायिक सुरक्षा</p> <ul style="list-style-type: none"> परिचय ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): Notebook, Pen, Pencil, फोन, वोसरहरू

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- सामुदायिक सुरक्षा अपनाउदा सावधानी अपनाउने।

मोड्युल (Module) २: पेशागत स्वास्थ्य र सुरक्षा
सब-मोड्युल (Sub Module) २.१: पेशागत सुरक्षा सावधानी
निर्दिष्ट कार्य (Task) २.१.१: Insurance गर्ने ।
समय (Duration): सैद्धान्तिक ०.० घण्टा + व्यावहारिक १ घण्टा = १ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<p>१) आवश्यक जानकारी लिने ।</p> <p>२) आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने ।</p> <p>३) सम्बन्धित क्षेत्रको बीमा गर्न आवश्यक कागजपत्र तयार गर्ने।</p> <p>४) बीमा कम्पनी यकिन गर्ने ।</p> <p>५) बीमा कर्तासँग समन्वय गर्ने।</p> <p>६) बीमाडका र बीमा अवधिको निर्धारण गर्ने।</p> <p>७) बीमितले पाउने सुविधाको निर्धारण गर्ने।</p> <p>८) बीमामा आपतकालीन उद्दार समावेश भए नभएको यकिन गर्ने।</p> <p>९) आवश्यक प्रक्रिया पूरा गरी बीमा कम्पनीबाट Policy पत्र लिने ।</p> <p>१०) प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने ।</p> <p>११) कार्यको अभिलेखीकरण गर्ने।</p>	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> Insurance गर्ने। <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> बीमा Policy पत्र प्राप्त गरेको। 	<p>Insurance</p> <ul style="list-style-type: none"> परिचय प्रकार विधि ६्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): Notebook, Pen, Pencil, Insurance policy.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- Insurance गर्दा सावधानी अपनाउने ।

मोड्यूल (Module) २: पेशागत स्वास्थ्य र सुरक्षा
सब-मोड्यूल (Sub-Module) २.२: प्राथमिक उपचार (First-Aid)

विवरण (Description): यस सब-मोड्यूलमा पेशागत लमा पर्यटनको पर्वतारोहण वा पर्वतारोहणको क्षेत्रका काम गर्ने पर्वतीय पथ प्रदर्शकलाई गर्ने आरोहणको बेला आवश्यक पर्ने प्राथमिक उपचार गर्नका लागि आवश्यक पर्ने ज्ञान र सिप समावेश गरिएको छ ।

सब-मोड्यूल परिणाम (Sub-Module Outcomes): विभिन्न विधि र सामाग्रीको प्रयोग गरी प्राथमिक उपचार गर्न सक्षम हुनेछन्।

कार्यहरू:

१. First Aid Box/Bag तयार गर्ने ।
२. Victim Assessment गर्ने ।
३. AMS को प्राथमिक उपचार गर्ने ।
४. HACE को प्राथमिक उपचार गर्ने ।
५. HAPE को प्राथमिक उपचार गर्ने ।
६. Hypothermia को प्राथमिक उपचार गर्ने ।
७. Hyperthermia को प्राथमिक उपचार गर्ने ।
८. Frost Bite को प्राथमिक उपचार गर्ने ।
९. Snow Blindness को प्राथमिक उपचार गर्ने ।
१०. काटेको वा घाउचोट (Wound) को प्राथमिक उपचार गर्ने ।
११. वेहोश भएकालाई प्राथमिक उपचार गर्ने ।
१२. भाँचिएको (Facture) को प्राथमिक उपचार गर्ने ।
१३. एलर्जीको प्राथमिक उपचार गर्ने ।

समय: सैट्रधान्तिक ३ घण्टा + व्यावहारिक १३ घण्टा = १६ घण्टा

मोड्युल (Module) २: पेशागत स्वास्थ्य र सुरक्षा
सब-मोड्युल (Sub Module) २.२: प्राथमिक उपचार
निर्दिष्ट कार्य (Task) २.२.१: First Aid box/bag तयार गर्ने ।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक १ घण्टा = २ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. First Aid box/bag को Size मापन गर्ने । ४. First Aid औषधी तथा सामाग्रीहरूको सुची तयार गर्ने । ५. सुची अनुसार First Aid box/bag मा औषधी तथा समाग्रीहरू राख्ने । ६. सुची अनुसार First Aid box/bag मा औषधी तथा समाग्रीहरू भए नभएको यकिन गर्ने । ७. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । ८. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • First Aid box/bag तयार गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • First Aid औषधी तथा सामाग्रीहरूको सुची तयार गरेको । • सुची अनुसार First Aid box/bag मा औषधी तथा समाग्रीहरू भएको । 	<p>First Aid box/bag तयार</p> <ul style="list-style-type: none"> • परिचय • प्रकार • विधि • ध्यान दिनु पर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): First Aid box/bag, First Aid kit मा आवश्यक औषधी तथा सामाग्री ।

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- First Aid box/bag तयार गर्दा सावधानी अपनाउने ।

मोड्युल (Module) २: पेशागत स्वास्थ्य र सुरक्षा

सब-मोड्युल (Sub Module) २.२: प्राथमिक उपचार

निर्दिष्ट कार्य (Task) २.२.२: Victim assessment गर्ने ।

समय (Duration): सैद्धान्तिक ०.० घण्टा + व्यावहारिक १ घण्टा = १ घण्टा

कार्य चरणहरु (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. First Responder र Victim लाई तत्काल वातावरणिय जोखिम नहुने यकिन गर्ने । ४. First Responder ले आफ्नो परिचय दिने । ५. विरामीहरूको संख्या निर्धारण गर्ने । ६. विरामीको अवस्था हेरी छुट्याउने। ७. सिकिस्त विरामीलाई पहिलो प्रथामिकता दिई प्राथमिक उपचार गर्ने । ८. प्राथमिक उपचार गर्दा A, B, C, D, E को Formula प्रयोग गरि टाउको देखि खुटासम्म जाँच गर्ने । ९. Victim को SOAP Note (Report) तयार गर्ने । १०. सिकिस्त विरामीलाई प्राथमिक उपचार पश्चात आवश्यक उद्धार गरि Hospital पठाउने । ११. प्रयोग भएका औजार उपकरणहरु सफा गरी भण्डारण गर्ने । १२. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Victim assessment गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • विरामीको अवस्था मुल्याङ्कन गरेको । • प्राथमिक उपचार गर्दा A, B, C, D, E को Formula प्रयोग गरेको । 	<p>Victim assessment</p> <ul style="list-style-type: none"> • परिचय • आवश्यकता • प्राथमिक उपचार गर्दा A, B, C, D, E को Formula प्रयोग: A- airway, B-breathing, C- circulation, D-disability • E- exposure • SOAP Note (Report) तयार गर्ने तरिका: • S - Subjective (Name, Age, Mechanism of injury- MOI) • O- Objectives (AMPLE- A - allergies, M - medications, P - past medical history, L - last meals or another intake, E - event leading to accident) • A - Assessment (Problem list) • P - Plan Ahead

औजार, उपकरण र सामग्री (Required Tools/Equipment): अक्सिसमिटर, मोवाइल, स्ट्रेचर, कपडा, प्राथमिक उपचार बक्स

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गरि Victim assessment गर्दा सावधानी अपनाउने ।

मोड्युल (Module) २: पेशागत स्वास्थ्य र सुरक्षा
सब-मोड्युल (Sub Module) २.२: प्राथमिक उपचार
निर्दिष्ट कार्य (Task) २.२.३: AMS को प्राथमिक उपचार गर्ने ।
समय (Duration): सैद्धान्तिक ०.० घण्टा + व्यावहारिक १ घण्टा = १ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. लक्षणको आधारमा AMS को पहिचान गर्ने । ४. विरामीलाई न्यानो पारेर आराम गर्ने दिने । ५. विरामीलाई तरल र झोलिलो पदार्थ खुवाउने । ६. टाउको दुखाईको लागि चिकित्सक वा स्वास्थ्यकर्मीले तोकेको औषधीमात्र खान दिने । ७. विरामीको अवस्था हेरी अक्सिजन दिने वा PAC Bag मा हाल्ने । ८. सम्बन्धित निकायहरू (सम्पर्क कार्यालय, उद्दार टोली, विरामीका आफन्त वा सम्पर्क व्यक्ति) लाई खबर गर्ने । ९. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । १०. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • AMS को प्राथमिक उपचार गर्ने <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • AMS को पहिचान गरि लागेको विरामी निको भएको । • विरामीलाई उद्दार गरेको । 	<p>AMS को प्राथमिक उपचार</p> <ul style="list-style-type: none"> • परिचय • पहिचान गर्ने तरिका • प्रकार • चिन्ह र लक्षण • प्राथमिक उपचार गर्ने विधि • प्राथमिक उपचार गर्दा ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): अक्सिमिटर,PAC Bag, अक्सिजन, माक्स, रेगुलेटर, मोवाइल, स्ट्रेचर, कपडा, प्राथमिक उपचार बक्स ।

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- अक्सिजन दिँदा वा PAC Bag मा हाल्दा सावधानी अपनाउने।

मोड्युल (Module) २: पेशागत स्वास्थ्य र सुरक्षा
सब-मोड्युल (Sub Module) २.२: प्राथमिक उपचार
निर्दिष्ट कार्य (Task) २.२.४: HACE को प्राथमिक उपचार गर्ने ।
समय (Duration): सैद्धान्तिक ०.० घण्टा + व्यावहारिक १ घण्टा = १ घण्टा

कार्य चरणहरु (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. लक्षणको आधारमा HACE को पहिचान गर्ने । ४. High Altitude Cerebral Edema (HACE) को लक्षण भएका विरामीलाई हालको उचाईबाट तुरुन्तै कम्तिमा १,५०० देखि २,००० मिटरसम्म तल झार्ने । ५. विरामीलाई न्यानो पारेर आराम गर्न दिने । ६. सम्बन्धित निकायहरु (सम्पर्क कार्यालय, उद्दार टोली, विरामीका आफन्त सम्पर्क व्यक्तिलाई) खबर गर्ने । ७. प्राथमिक उपचार पश्चात आवश्यक उद्धार गरि Hospital पठाउने । ८. प्रयोग भएका औजार उपकरणहरु सफा गरी भण्डारण गर्ने । ९. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल • औजार, उपकरण र सामाग्रीहरु <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • HACE को प्राथमिक उपचार गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • HACE को पहिचान गरि उद्दार गरेको 	<p>HACE को प्राथमिक उपचार</p> <ul style="list-style-type: none"> • चिन्ह र लक्षण • विधि • ध्यान दिनुपर्ने कुराहरु

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): अक्सिसमिटर, PAC Bag, अक्सिसजन, माक्स, रेगुलेटर, मोवाइल, स्ट्रेचर, कपडा, प्राथमिक उपचार बक्स ।

सुरक्षा तथा सावधानीहरु (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरु प्रयोग गर्ने ।
- अक्सिसजन दिँदा वा PAC Bag मा हाल्दा सावधानी अपनाउने।

मोड्युल (Module) २: पेशागत स्वास्थ्य र सुरक्षा
सब-मोड्युल (Sub Module) २.२: प्राथमिक उपचार
निर्दिष्ट कार्य (Task) २.२.५: HAPE को प्राथमिक उपचार गर्ने ।
समय (Duration): सैद्धान्तिक ०.० घण्टा + व्यावहारिक १ घण्टा = १ घण्टा

कार्य चरणहरु (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<p>१. आवश्यक जानकारी लिने ।</p> <p>२. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने ।</p> <p>३. लक्षणको आधारमा HAPE को पहिचान गर्ने ।</p> <p>४. विरामीको अवस्था हेरी अक्सेजन दिने ।</p> <p>५. विरामीलाई न्यानो पारेर आराम गर्न दिने ।</p> <p>६. विरामीलाई तरल वा झोलिलो पदार्थ खुवाउने ।</p> <p>७. High Altitude Pulmonary Edema (HAPE) को लक्षण भएका विरामीलाई हालको उचाईबाट तुरन्तै कम्तमा १,५०० देखि २,००० मिटरसम्म तल झार्ने ।</p> <p>८. तत्काल चिकित्सकको निगरानीमा राख्ने वा उपचारको प्रवन्ध गर्ने ।</p> <p>९. सम्बन्धित निकायहरु (सम्पर्क कार्यालय, उद्दार टोली, विरामीका आफन्त वा सम्पर्क व्यक्ति) लाई खर्च गर्ने ।</p> <p>१०. प्राथमिक उपचार पश्चात आवश्यक उद्वार गरि Hospital पठाउने ।</p> <p>११. प्रयोग भएका औजार उपकरणहरु सफा गरी भण्डारण गर्ने ।</p> <p>१२. कार्यको अभिलेखीकरण गर्ने ।</p>	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> कार्यस्थल औजार, उपकरण र सामाग्रीहरु <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> HAPE को प्राथमिक उपचार गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> HAPE को पहिचान गरि उद्दार गरेको 	<p>HAPE को प्राथमिक उपचार</p> <ul style="list-style-type: none"> चिन्ह र लक्षण प्राथमिक उपचार गर्ने विधि प्राथमिक उपचार गर्दा ध्यान दिनुपर्ने कुराहरु हरु

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): अक्सिमिटर, PAC Bag, अक्सिजन, माक्स, रेगुलेटर, मोवाइल, स्ट्रेचर, कपडा, प्राथमिक उपचार बक्स

सुरक्षा तथा सावधानीहरु (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरु प्रयोग गर्ने ।
- अक्सिजन दिँदा वा PAC Bag मा हाल्दा सावधानी अपनाउने।
- विरामीलाई चिसोबाट बचाउने ।

मोड्युल (Module) २: पेशागत स्वास्थ्य र सुरक्षा
सब-मोड्युल (Sub Module) २.२: प्राथमिक उपचार
निर्दिष्ट कार्य (Task) २.२.६: Hypothermia को प्राथमिक उपचार गर्ने ।
समय (Duration): सैद्धान्तिक ०.० घण्टा + व्यावहारिक १ घण्टा = १ घण्टा

कार्य चरणहरु (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<p>१. आवश्यक जानकारी लिने ।</p> <p>२. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने ।</p> <p>३. सुरक्षित स्थानमा राखी देब्रेपटि मोडेर सुताउने।</p> <p>४. विरामीको माथि तर्फ भएको हातलाई मोडेर टाउको मुनि राख्ने।</p> <p>५. विरामीको तलको खुट्टालाई सिधा बनाउने माथि तर्फ भएको खुट्टालाई मोडेर भुईमा राख्ने ।</p> <p>६. विरामीको शरीरमा भिजेका कपडा फुकालेर बाक्लो कपडाले ढाँकी न्यानो पारेर राख्ने ।</p> <p>७. Airway, Breathing, Circulation जाँच गर्ने ।</p> <p>८. तातो झोलिलो खानेकुराहरु खुवाउने ।</p> <p>९. हातखुट्टा रगडेर तातो पारि दिने</p> <p>१०. Hypo Rap, न्यानो कपडा वा Sleeping Bag मा राख्ने ।</p> <p>११. व्यक्तिहरुको विचमा राखी शरीर टाँसी न्यानो (Body heat) पार्ने ।</p> <p>१२. तत्काल चिकित्सकको निगरानीमा राख्ने वा उपचारको प्रवन्ध गर्ने ।</p> <p>१३. सम्बन्धित निकायहरु (सम्पर्क कार्यालय, उद्दार टोली, विरामीका आफन्त वा सम्पर्क व्यक्ति) लाई खबर गर्ने ।</p> <p>१४. प्रयोग भएका औजार उपकरणहरु सफा गरी भण्डारण गर्ने ।</p> <p>१५. कार्यको अभिलेखीकरण गर्ने ।</p>	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> कार्यस्थल औजार, उपकरण र सामाग्रीहरु <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> Hypothermia को प्राथमिक उपचार गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> Hypothermia को पहिचान गरि उद्दार गरेको 	<p>Hypothermia को प्राथमिक उपचार</p> <ul style="list-style-type: none"> परिचय चिन्ह र लक्षण प्राथमिक उपचार विधी ध्यान दिनु पर्ने कुराहरु

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): थर्मोमिटर, Hypo rap, Sleeping Bag, अक्सिमिटर, मोवाइल, स्ट्रेचर, कपडा, प्राथमिक उपचार बक्स

सुरक्षा तथा सावधानीहरु (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरु प्रयोग गर्ने ।
- विरामीलाई तातो बनाउदा सावधानी अपनाउने।

मोड्युल (Module) २: पेशागत स्वास्थ्य र सुरक्षा
सब-मोड्युल (Sub Module) २.२: प्राथमिक उपचार
निर्दिष्ट कार्य (Task) २.२.७: Hyperthermia को प्राथमिक उपचार गर्ने ।
समय (Duration): सैद्धान्तिक ०.० घण्टा + व्यावहारिक १ घण्टा = १ घण्टा

कार्य चरणहरु (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. सुरक्षित स्थानमा राखी उत्तानो पारेर टाउकोलाई देब्रेपट्टि मोडेर सुताउने । ४. विरामीको शरीरमा भिजेका कपडा फुकालेरे पातलो कपडाले ढाँकी न्यानो पारेर राख्ने । ५. विरामीलाई चिसो वा कम तापमान भएको भुइँमा डस्ना वा Mattress ओछ्याएर राख्ने । ६. विरामीलाई झोलिलो खानेकुरा खुवाउने । ७. कपडाको टुक्रा वा सानो रुमाललाई एउटा भाँडामा पानी लिई भिजाउने । ८. भिजाएको कपडालाई निचोरी विरामीको निधार, काखी, काछ मुनि र पैतालामा राख्ने । ९. तापक्रम नघटेसम्म यो प्रक्रिया दोहराउने । १०. २४ घण्टाभन्दा बढी समयसम्म पनि विरामीको अवस्था यथावत रहे तत्काल नजिकको स्वास्थ्य चौकी लैजाने वा चिकित्सकको सम्पर्कमा लैजाने । ११. सम्बन्धित निकायहरु (सम्पर्क कार्यालय, उद्दार टोली, विरामीका आफन्त वा सम्पर्क व्यक्ति) लाई खवर गर्ने । १२. प्रयोग भएका औजार उपकरणहरु सफा गरी भण्डारण गर्ने । १३. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल • औजार, उपकरण र सामाग्रीहरु <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Hyperthermia को प्राथमिक उपचार गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • Hyperthermia को पहिचान गरि उद्दार गरेको । 	<p>Hyperthermia को प्राथमिक उपचार</p> <ul style="list-style-type: none"> • परिचय • चिन्ह र लक्षण • प्राथमिक उपचार विधि • ध्यान दिनु पर्ने कुराहरु

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): थर्मोमिटर, अक्सिमिटर, मोवाइल, स्ट्रेचर, प्राथमिक उपचार बक्स, कपडा, पानीको बोल

सुरक्षा तथा सावधानीहरु (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरु प्रयोग गर्ने ।
- विरामीलाई चिसो बनाउदा सावधानी अपनाउने ।

मोड्युल (Module) २: पेशागत स्वास्थ्य र सुरक्षा
सब-मोड्युल (Sub Module) २.२: प्राथमिक उपचार
निर्दिष्ट कार्य (Task) २.२.८: Frost bite को प्राथमिक उपचार गर्ने ।
समय (Duration): सैद्धान्तिक ०.० घण्टा + व्यावहारिक १ घण्टा = १ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. विरामीलाई सुरक्षित स्थानमा राख्ने। ४. विरामीको शरीरलाई न्यानो कपडाले ढाकी न्यानो ठाँड्मा राख्ने । ५. विरामीको शरीरमा भएको गहना, चिसो लुगाहरू तत्काल खोलेर सुख्खा लुगा लगाइदिने । ६. Frost bite भएको हातका औलाहरूलाई काखीमुनी राखी तताउने । ७. विरामीको औला, हत्केला, खुटालाई मन तातो पानीमा डुबाएर राख्ने । ८. Frost bite भएको भागलाई हल्का रगड्ने । ९. तातो पानी वा झोलिलो खानेकुरा खुवाउने । १०. सम्बन्धित निकायहरू (सम्पर्क कार्यालय, उद्दार टोली, विरामीका आफन्त वा सम्पर्क व्यक्ति) लाई खबर गर्ने । ११. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । १२. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल • औजार, उपकरण र सामाग्रीहरू <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Frost bite को प्राथमिक उपचार गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • Frost bite को पहिचान गरि उद्दार गरेको । 	<p>Frost bite को प्राथमिक उपचार</p> <ul style="list-style-type: none"> • परिचय • प्रकार • चिन्ह र लक्षण • विधि • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): अक्सिमिटर, मोवाइल, स्ट्रेचर, कपडा, बाल्टिन, प्राथमिक उपचार बक्स

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- Frost bite भएको बेला मादक पदार्थका सेवन नगर्ने ।
- अत्याधिक तातो बस्तुहरू जस्ते आगो, तातो पानी, तातो वस्तुहरूले नसेक्ने ।

मोड्युल (Module) २: पेशागत स्वास्थ्य र सुरक्षा
सब-मोड्युल (Sub Module) २.२: प्राथमिक उपचार
निर्दिष्ट कार्य (Task) २.२.९: Snow blindness को प्राथमिक उपचार गर्ने ।
समय (Duration): सैद्धान्तिक ०.० घण्टा + व्यावहारिक १ घण्टा = १ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने ३. विरामीलाई सुरक्षित स्थानमा राख्ने। ४. विरामीले आँखामा लेन्स प्रयोग गरेको छ छैन यकिन गर्ने। ५. लेन्स प्रयोग गरेको भए निकाल्ने। ६. विरामीको आँखालाई आराम गराउन कपडाले छोप्ने वा अध्याँरो न्यानो ठाउँमा राख्ने । ७. विरामीलाई हिडडूल गर्न नदिने । ८. आँखालाई हात, औंला वा कुनै अन्य वस्तुले नमिच्ने । ९. पानी कपडामा भिजाई वाराम्बार सेक्ने । १०. सम्बन्धित निकायहरू (सम्पर्क कार्यालय, उद्दार टोली, विरामीका आफन्त वा सम्पर्क व्यक्ति) लाई खबर गर्ने । ११. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । १२. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल • औजार, उपकरण र सामाग्रीहरू <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Snow blindness को प्राथमिक उपचार गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • Snow blindness को पहिचान गरेको । • प्राथमिक उपचार/उद्दार गरेको । 	<p>Snow Blindness को प्राथमिक उपचार</p> <ul style="list-style-type: none"> • परिचय • चिन्ह र लक्षण • विधि • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): मोवाइल, स्ट्रेचर, कपडा, प्राथमिक उपचार बक्स

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- धुम्रपान वा मर्दयपान गर्न नदिने ।
- आँखाको उपचार गर्दा समाधानी अपनाउने।

मोड्युल (Module) २: पेशागत स्वास्थ्य र सुरक्षा
सब-मोड्युल (Sub Module) २.२: प्राथमिक उपचार
निर्दिष्ट कार्य (Task) २.२.१०: काटेको वा घाउचोट (Wound) को प्राथमिक उपचार गर्ने ।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक १ घण्टा = २ घण्टा

कार्य चरणहरु (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<p>१. आवश्यक जानकारी लिने ।</p> <p>२. आवश्यकऔजार, उपकरण र सामाग्री संकलन गर्ने ।</p> <p>३. प्राथमिक उपचार गर्नु अघि साबुन पानीले हात धुने ।</p> <p>४. हातमा सर्जिकल पञ्जा लगाउने ।</p> <p>५. रगत वगी रहेको भए सर्बप्रथम रगत रोक्ने विधि अपनाउने ।</p> <p>६. रगत बग्न रोकिएपछि घाउलाई बेटाडिन वा नुनपानीले सफा गर्ने ।</p> <p>७. घाउमा चिकित्सक वा स्वास्थ्यकर्मीले तोकिएको औषधी मल्हम लगाउने ।</p> <p>८. संक्रमण हुनबाट बचाउन घाउमा पट्टी बाँध्ने ।</p> <p>९. पट्टी बाँधेको घाउबाट रगत बगिरहेको भए हातले प्रेसर दिएर रोकी फेरि पट्टी बाँध्ने।</p> <p>१०. सम्बन्धित निकायहरु (सम्पर्क कार्यालय, उद्दार टोली, विरामीका आफन्त वा सम्पर्क व्यक्ति) लाई खबर गर्ने ।</p> <p>११. प्रयोग भएका औजार उपकरणहरु सफा गरी भण्डारण गर्ने ।</p> <p>१२. कार्यको अभिलेखीकरण गर्ना।</p>	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> कार्यस्थल औजार, उपकरणतथा सामाग्रीहरु <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> काटेको वा घाउचोटको प्राथमिक उपचार गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> काटेको वा घाउचोटको पहिचान गरेको । प्राथमिक उपचार/उद्दार गरेको । 	<p>काटेको वा घाउचोटको प्राथमिक उपचार</p> <ul style="list-style-type: none"> परिचय प्रकार चिन्ह र लक्षण विधि ध्यान दिनुपर्ने कुराहरु

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): मोवाइल, बेटाडिन, स्ट्रेचर, कपडा, प्राथमिक उपचार बक्स कपडा

सुरक्षा तथा सावधानीहरु (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरु प्रयोग गर्ने ।
- काटेको वा घाउचोटको उपचार गर्दा समाधानी अपनाउने।

मोड्युल (Module) २: पेशागत स्वास्थ्य र सुरक्षा
सब-मोड्युल (Sub Module) २.२: प्राथमिक उपचार
निर्दिष्ट कार्य (Task) २.२.११: वेहोश भएकालाई प्राथमिक उपचार गर्ने ।
समय (Duration): सैद्धान्तिक ०.० घण्टा + व्यावहारिक १ घण्टा = १ घण्टा

कार्य चरणहरु (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<p>१. आवश्यक जानकारी लिने ।</p> <p>२. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने</p> <p>३. वेहोश भएका बिरामीलाई सुरक्षित स्थानमा उत्तानो पारेर सुताउने ।</p> <p>४. विरामीको शरीरको भिजेका कपडा फुकालेर बाकलो कपडाले ढाँकी न्यानो पारेर राख्ने ।</p> <p>५. Airway, Breathing & Circulation जाँच गर्ने ।</p> <p>६. Head to toe सम्मको शारीरिक जाँच गर्ने ।</p> <p>७. शरीरमा चोटपटक लागेको भए प्राथमिक उपचार गर्ने ।</p> <p>८. श्वास प्रश्वास नभए धड्कन जाँच गर्ने ।</p> <p>९. स्वास प्रश्वास रोकिएको भए वा धड्कन नभए CPR दिने ।</p> <p>१०. श्वास फेर्न गाहो भए टाउकोलाई खुट्टाभन्दा ८/१० इन्चमाथि पारेर राख्ने ।</p> <p>११. विरामीले बान्ता गरेमा घांटीमा केही अड्किएको छ छैन जाँच गर्ने ।</p> <p>१२. विरामीलाई पानी नखुवाउने ।</p> <p>१३. सम्बन्धित निकायहरु (डाक्टर, अस्पताल, सम्पर्क कार्यालय, उद्दारटोली, विरामीका आफन्त, सम्पर्क व्यक्ति) लाई ख्वर गर्ने ।</p> <p>१४. प्रयोग भएका औजार उपकरणहरु सफा गरी भण्डारण गर्ने ।</p> <p>१५. कार्यको अभिलेखीकरण गर्ने।</p>	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> कार्यस्थल औजार, उपकरणतथा सामाग्रीहरु <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> वेहोश भएकालाई प्राथमिक उपचार गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> वेहोश भएकाको पहिचान गरेको । प्राथमिक उपचार/उद्दार गरेको । 	<p>वेहोश भएकालाई प्राथमिक उपचार</p> <ul style="list-style-type: none"> परिचय कारण ABC जाँच गर्ने विधि CPR दिने विधि

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): अक्सिमिटर, मोवाइल, स्ट्रेचर, कपडा, प्राथमिक उपचार बक्स कपडा

सुरक्षा तथा सावधानीहरु (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरु प्रयोग गर्ने ।
- वेहोश भएकालाई प्राथमिक उपचार सावधानी अपनाउने।

मोड्युल (Module) २: पेशागत स्वास्थ्य र सुरक्षा
सब-मोड्युल (Sub Module) २.२: प्राथमिक उपचार
निर्दिष्ट कार्य (Task) २.२.१२: भाँचिएको (Facture) को प्राथमिक उपचार गर्ने ।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक १ घण्टा = २ घण्टा

कार्य चरणहरु (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यकजानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. प्राथमिक उपचार गर्नु अघि साबुनपानीले राम्री हात धुने । ४. हातमा सर्जिकल पञ्जा लगाउने । ५. भाँचिएको भागलाई stabilize गरी सुरक्षित स्थानमा राख्ने । ६. भाँचिएको भाग चोट लागेको भए घाउलाई सफा गरी पट्टी बाँध्ने । ७. भाँचिएको भागमा कामो (Splinter) बाँध्ने । ८. स्पाइनल इन्जोरी भएको अबस्थामा ब्याकबोर्डमा राख्ने । ९. घाँटी मर्किएको भए Cervical collar प्रयोग गर्ने । १०. धेरै दुखेमा चिकित्सको परामर्श अनुसार दुखाइ कम गर्ने औषधी खान दिने । ११. मर्किएको भाग सुनिनेको भए बरफले सेक्ने । १२. सम्बन्धित निकायहरु (डाक्टर, अस्पताल, सम्पर्क कार्यालय, उदाराटोली, विरामीका आफन्त, सम्पर्क व्यक्ति) लाई खवर गर्ने । १३. प्रयोग भएका औजार उपकरणहरु सफा गरी भण्डारण गर्ने । १४. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल • औजार, उपकरणतथा सामाग्रीहरु <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • भाँचिएको (Facture) को प्राथमिक उपचार गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • काटेको घाउलाई सफा गरी पट्टी बाँधेको । • भाँचिएको भागमा कामो (splinter) बाँधेको । • सुनिनेको भागलाई बरफले सेकेको । 	<p>भाँचिएको (Facture) को प्राथमिक उपचार</p> <ul style="list-style-type: none"> • परिचय • प्रकार • कामो वा पट्टी बाँध्ने विधि

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): Cervical collar, Splinter, Trekking pole, मोवाइल, स्ट्रेचर, कपडा, प्राथमिक उपचार बक्स कपडा

सुरक्षा तथा सावधानीहरु (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरु प्रयोग गरी भाँचिएको (Facture) को प्राथमिक उपचार गर्दा सावधानी अपनाउने।

मोड्युल (Module) २: पेशागत स्वास्थ्य र सुरक्षा
सब-मोड्युल (Sub Module) २.२: प्राथमिक उपचार
निर्दिष्ट कार्य (Task) २.२.१३: एलर्जीको प्राथमिक उपचार गर्ने ।
समय (Duration): सैद्धान्तिक ०.० घण्टा + व्यावहारिक १ घण्टा = १ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<p>१. आवश्यक जानकारी लिने ।</p> <p>२. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने ।</p> <p>३. विरामीलाई सुरक्षित स्थानमा राखी आराम गराउने ।</p> <p>४. विभिन्न प्रकारको एलर्जीको बारेमा जानकारी लिने ।</p> <p>५. विरामीको शरीरको एलर्जी भएको भागमा चिकित्सक वा स्वास्थ्य कर्मीले तोकेको औषधी लगाइदिने ।</p> <p>६. एलर्जी भएको भाग सुन्निएको भए बरफले सेक्ने ।</p> <p>७. एलर्जी भएको भागमा व्यान्डेज गर्ने ।</p> <p>८. धेरै एलर्जी छ भने चिकित्सकको सल्लाहमा तोकिएको औषधी प्रयोग गर्ने ।</p> <p>९. विरामीलाई चिनीपानी खान दिने ।</p> <p>१०. सम्बन्धित निकायहरू (सम्पर्क कार्यालय, उददार टोली, विरामीका आफन्त वा सम्पर्क व्यक्ति) लाई खवर गर्ने ।</p> <p>११. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने ।</p> <p>१२. कार्यको अभिलेखीकरण गर्ने ।</p>	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> एलर्जीको प्राथमिक उपचार गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> एलर्जीको पहिचान गरेको । एलर्जी भै सुनिनेको भएको भागमा बरफले सेकेको । चिलाएको भागमा तोकिएको औषधी लगाइ दिएको । 	<p>एलर्जीको प्राथमिक उपचार</p> <ul style="list-style-type: none"> परिचय प्रकार एलर्जी गराउने वस्तुहरू रोकथामका उपायहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): मोवाइल, स्ट्रेचर, कपडा, प्राथमिक उपचार बक्स कपडा

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- एलर्जी गराउने वस्तु प्रयोग नगर्ने ।

मोड्युल (Module) २: पेशागत स्वास्थ्य र सुरक्षा

सब-मोड्युल (Sub-Module) २.३: ग्रीष्मकालीन सुरक्षा (Summer Safety & security)

विवरण (Description): यस सब-मोड्युलमा पेशागत पर्वतारोहण वा पर्वतारोहणको क्षेत्रका काम गर्ने पर्वतीय पथ प्रदर्शकलाई आवश्यक ग्रीष्मकालीन सुरक्षा (Summer Safety & Security) का लागि प्रयोग हुने सामाग्री, प्रयोग विधिसँग सम्बन्धित आवश्यक ज्ञान र सिप समावेश गरिएको छ ।

सब-मोड्युल परिणाम (Sub-Module Outcomes): विभिन्न विधि र सामाग्रीको प्रयोग गरी समस्यामा परेका यात्रु तथा समुहलाई सुरक्षा गर्न सक्षम हुनेछन् ।

कार्यहरू:

१. बाढी पहिरो सुरक्षा अपनाउने ।
२. हावाहुरी सुरक्षा अपनाउने ।
३. चट्याङ सम्बन्धी सुरक्षा अपनाउने ।

समय : २ घण्टा (सै) + ६ घण्टा (प्र) = जम्मा ८ घण्टा

मोड्युल (Module) २: पेशागत स्वास्थ्य र सुरक्षा
सब-मोड्युल (Sub Module) २.३: ग्रीष्मकालीन सुरक्षा (Summer Safety & Security)
निर्दिष्ट कार्य (Task) २.३.१: बाढी पहिरो सुरक्षा अपनाउने ।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक २ घण्टा = ३ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामग्री संकलन गर्ने । ३. बाढी पहिरो जानसक्ने क्षेत्र पहिचान गर्ने । ४. बाढी आएको समय तल्लो भूभागमा नजाने । ५. सञ्चार माध्यमबाट प्राप्त भएको सूचनालाई आधार बनाएर सर्तकता अपनाउने । ६. ठूलो पानी परेपछि जमिन कमजोर हुने भएकाले भिरालो जमिनमा Camp नगर्ने। ७. पानीको बहाव बढ्दै ढुङ्गामाटो कटान गरेमा आफू भन्दा तल्लो भागमा बस्ने या आउदै गरेको अरु समूहलाई सूचना दिने। ८. बाटो वा Camp तलमाथिको जमिन गहिरो चिरा परेको भएमा तुरुन्त सुरक्षित स्थानमा गएर बस्ने। ९. मनसुन सुरु भएसँगै जल तथा मौसम पूर्वानुमान महाशाखाले Update गरेको सुचना नियमित हेर्ने र सुन्ने। १०. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । ११. कार्यको अभिलेखीकरण गर्ने। 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • बाढी पहिरो सुरक्षा अपनाउने। <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • गन्तव्यमा सुरक्षित पुगेको 	<p>बाढी पहिरो सुरक्षा</p> <ul style="list-style-type: none"> • परिचय • विधि • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामग्री (Required Tools/Equipment): Map, Compass, Knife, First-Aid kit, Phone, Notebook, Pen, Pencil.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- बाढी पहिरो सुरक्षा अपनाउदा सावधानी अपनाउने ।

मोड्युल (Module) ३: पेशागत स्वास्थ्य र सुरक्षा
सब-मोड्युल (Sub Module) २.३: ग्रीष्मकालीन सुरक्षा (Summer Safety & Security)
निर्दिष्ट कार्य (Task) २.३.२: हावाहुरी सुरक्षा अपनाउने ।
समय (Duration): सैद्धान्तिक ०.० घण्टा + व्यावहारिक २ घण्टा = २ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. मौसमको पूर्वानुमानको जानकारी लिने । ४. हावाहुरीबाट सुरक्षित हुन बाक्लो र तातो लुगा लगाउने । ५. यदि Rope line मा हिडीरहेको छ भने आफ्नो Safety नखोल्ने । ६. समानहरू सुरक्षित तरिकाले राख्ने । ७. Client लाई सुरक्षित स्थानमा राख्ने । ८. हावा कम लाग्ने स्थानमा Camp set गर्ने । ९. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । १०. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • हावाहुरी सुरक्षा अपनाउने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • हावाहुरी सुरक्षा अपनाइ गन्तव्यमा पुगेको । 	हावाहुरी सुरक्षा <ul style="list-style-type: none"> • परिचय • प्रकार • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): First-aid kit, Knife, Compass, Clinometer, Phone, Rope, Water bottle.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- हावाहुरी सुरक्षा अपनाउदा सावधानी अपनाउने ।

मोड्युल (Module) २: पेशागत स्वास्थ्य र सुरक्षा
सब-मोड्युल (Sub Module) २.३: ग्रीष्मकालीन सुरक्षा (Summer Safety & Security)
निर्दिष्ट कार्य (Task) २.३.३: चट्याड सम्बन्धी सुरक्षा अपनाउने ।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक २ घण्टा = ३ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. चट्याड पर्न सक्ने खालको बादलको जानकारी लिने। ४. सुरक्षित स्थानमा आश्रय लिने । ५. चट्याड पर्ने लाग्दा धातुहरूको नजिक नबस्ने । ६. खालि खुट्टा भए तुरुन्त जुता, चप्पल लगाउने । ७. विधुतिय उपकरणको प्रयोग नगर्ने । ८. ठुलो रुख मुनि नबस्ने । ९. पानीमा पौँडिरहेको भए जमिनमा निस्कने । १०. खुल्ला भएको ठाउँमा शरीरलाई Knee chest position (कुक्रुक्क) परि बस्ने। ११. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । १२. कार्यको अभिलेखीकरण गर्ने। 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • चट्याड सम्बन्धी सुरक्षा अपनाउने। <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • चट्याडवाट सुरक्षित भएको । 	<p>चट्याड सम्बन्धी सुरक्षा</p> <ul style="list-style-type: none"> • परिचय • विधि • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): झोला, जुता, चप्पल ।

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- चट्याड सम्बन्धी सुरक्षा अपनाउदा सावधानी अपनाउने ।

मोड्युल (Module) २: पेशागत स्वास्थ्य र सुरक्षा
सब-मोड्युल (Sub-Module) २.४: हिँडे सुरक्षा (Winter Safety & Security)

विवरण (Description): यस सब-मोड्युलमा पेशागत पर्वतारोहण वा पर्वतारोहणको क्षेत्रका काम गर्ने पर्वतीय पथ प्रदर्शकलाई आवश्यक हिँडे सुरक्षा (Winter Safety & Security) का लागी प्रयोग हुने सामाग्री, प्रयोग विधिसँग सम्बन्धित आवश्यक ज्ञान र सिप समावेश गरिएको छ ।

सब-मोड्युल परिणाम (Sub-Module Outcomes): विभिन्न विधि र सामाग्रीको प्रयोग गरी हिँडे सुरक्षा (Winter Safety & Security) सम्बन्धित आवश्यक ज्ञान र सिपमा गर्न सक्षम हुनेछन्।

कार्यहरू:

१. हिम पहिरो सुरक्षा अपनाउने ।
२. Crevasse को सुरक्षा अपनाउने।

समय: २ घण्टा (सौ) + ६ (प्र) = जम्मा ८ घण्टा

मोड्युल (Module) २: पेशागत स्वास्थ्य र सुरक्षा

सब-मोड्युल (Sub Module) २.४: हिउँदे सुरक्षा (Winter Safety & Security)

निर्दिष्ट कार्य (Task) २.४.१: हिम पहिरो सुरक्षा अपनाउने ।

समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक ३ घण्टा = ४ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. विभिन्न सूचनाको माध्यम प्रयोग गरी सम्बन्धित क्षेत्रमा हिउँ परे नपरेको वा हिउ पर्न सक्ने अवस्थाबारे जानकारी लिने। ४. बादलको अवस्था र हावाको परिस्थिको हेरी सम्भावित मौसमको पुर्वनुमान गर्ने । ५. हिमपहिरो गएको छ कि छैन यकिन गर्ने । ६. हिउँको अवस्था जाँच गरी हिउँको मात्रा नाप्ने । ७. ३० देखि ४५ डिग्री slope भएको स्थानमा १० cm भन्दा बढी हिउँ परेको भए सावधानी अपनाउने । ८. हिमपहिरोको जोखिम न्यूनिकरण गर्ने उपायहरु अपनाउने । ९. जोखिम भएको क्षेत्रमा पार गर्नको लागि एक व्यक्तिले जोखिम क्षेत्रको अवलोकन गर्ने। १०. अन्य व्यक्ति पालै पालो गरि जोखिम क्षेत्र पार गर्ने जाने । ११. यदि हिमपहिरो आएको खण्डमा अगाडी जाने या पछाडि फर्किने कोड भाषा र सांकेतिक भाषाको प्रयोग गरि समुहमा जानकारी गर्ने । १२. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । १३. कार्यको अभिलेखीकरण गर्ने। 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • हिम पहिरो सुरक्षा अपनाउने। <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • हिम पहिरो सुरक्षा विधि अपनाइ सुरक्षित साथ गन्तव्यमा पुगेको । 	<p>हिम पहिरो सुरक्षा</p> <ul style="list-style-type: none"> • परिचय • विधि • ध्यान दिनुपर्ने कुराहरु

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): Map, Compass, First-aid kit, Clinometer, Notebook, Pen, Pencil.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- हिम पहिरो सुरक्षा अपनाउदा सावधानी अपनाउने ।

मोड्युल (Module) २: पेशागत स्वास्थ्य र सुरक्षा

सब-मोड्युल (Sub Module) २.४: हिँडे सुरक्षा (Winter Safety & Security)

निर्दिष्ट कार्य (Task) २.४.२: Crevasse सुरक्षा अपनाउने।

समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक ३ घण्टा = ४ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने। २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने। ३. कार्यस्थालमा Glacier वर्तमान अवस्थाबाटे अंद्यन गर्ने। ४. Glacier मा यात्रा गर्दे सम्पुर्ण Climbing gear को प्रयोग गर्ने। ५. नँया हिँडे Crevasse छोपेको खण्डमा Trekking pole वा Ice-axe को प्रयोग गरि Crevasse पता लगाउने। ६. Glacier मा यात्रा गर्दा डोरीको प्रयोग गर्ने। ७. Fix Line भएको ठाँउमा Safety को प्रयोग गर्ने। ८. जोखिम सम्बन्धि पुर्वअनुमान गरि तयारीमा बस्ने। ९. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने। १०. कार्यको अभिलेख राख्ने। 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Crevasse को सुरक्षा अपनाउने। <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • Crevasse को सुरक्षा विधि अपनाइ गन्तव्यमा सुरक्षित पुगेको। 	<p>Crevasse सुरक्षा</p> <ul style="list-style-type: none"> • परिचय • प्रकार • विधि • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): Notebook, Pen, Ice-axe, Trekking pole, Map, Compass, Snow glass, Helmet, Harness, Carabineer, Backpack, Hard-shell jacket/paints, Rope, Boot, Crampons, Sun-Cream, Gloves.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने।
- सामुदायिक सुरक्षा अपनाउदा सावधानी अपनाउने।

मोड्यूल (Module) २: पेशागत स्वास्थ्य र सुरक्षा

सब-मोड्यूल (Sub-Module) २.५: फोहोर व्यवस्थापन (Waste Management)

विवरण (Description): यस सब-मोड्यूलमा पेशागत पर्वतारोहण वा पर्वतारोहणको क्षेत्रका काम गर्ने क्रममा पर्वतारोहण पथ प्रदर्शकलाई फोहोरमैला व्यवस्थापन (Waste Management) गर्ने लागि प्रयोग हुने सामाग्री, प्रयोग विधिसँग सम्बन्धित आवश्यक ज्ञान र सिप समावेश गरिएको छ।

सब-मोड्यूलर परिणाम (Sub-Module Outcomes): विभिन्न विधि र सामाग्रीको प्रयोग गरी फोहोरमैला व्यवस्थापन गर्न सक्षम हुनेछन्।

कार्यहरू:

१. जैविक फोहोर व्यवस्थापन गर्ने।
२. अजैविक फोहोर व्यवस्थापन गर्ने।
३. मानव फोहोर व्यवस्थापन गर्ने।
४. पानी मुहान संरक्षण गर्ने।

समय: २ घण्टा (से) + ६ घण्टा (व्या) = जम्मा ८ घण्टा

मोड्यूल (Module) २: पेशागत स्वास्थ्य र सुरक्षा

सब-मोड्यूल (Sub Module) २.५: फोहोर व्यवस्थापन (Waste Management)

निर्दिष्ट कार्य (Task) २.५.१: जैविक फोहोर व्यवस्थापन गर्ने ।

समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक १ घण्टा = २ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. प्रत्येक camp मा फोहोर संकलनको लागि बिन वा ड्रमहरूको व्यवस्था गर्ने । ४. फोहोरहरूको पहिचान गरी जैविक र अजैविक छुट्याउने । ५. जैविक फोहोरहरू व्यवस्थापनको लागि उपयुक्त स्थलको छनौट गर्ने । ६. फोहोर ढुवानीको लागि बलियो र नचुहिने प्लाष्टिकका झोला वा बोरा व्यवस्था गर्ने । ७. फोहोर व्यवस्थापनको लागि निश्चित कामदार तोकने । ८. जैविक फोहोर व्यवस्थापन स्थल आधार शिविर वा camp भन्दा टाढा खाल्टो खनि फोहोरको व्यवस्था गर्ने । ९. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । १०. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • जैविक फोहोर व्यवस्थापन गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • फोहोरका प्रकृति अनुसार वर्गीकरण गरिएको । 	<p>जैविक फोहोर व्यवस्थापन</p> <ul style="list-style-type: none"> • परिचय • फोहोरको वर्गीकरण • विधि • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): डोरी, ड्रम, प्लाष्टिक झोला, मास्क, कोदालो, सावेल, डोको, नाम्लो, पञ्जा ।

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरूको प्रयोग गर्ने ।
- कुनैपनि प्रकारका फोहोरहरू खोला वा नदिमा नफाल्ने ।
- जीवजन्तुहरूको पहुंच नपुग्ने गरी व्यवस्था गर्ने ।

मोड्यूल (Module) २: पेशागत स्वास्थ्य र सुरक्षा

सब-मोड्यूल (Sub Module) २.५: फोहोर व्यवस्थापन (Waste Management)

निर्दिष्ट कार्य (Task) २.५.२: अजैविक फोहोर व्यवस्थापन गर्ने ।

समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक १ घण्टा = २ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. प्रत्येक camp मा फोहोर संकलनको लागि विन वा ड्रमहरूको व्यवस्था गर्ने । ४. फोहोरहरूको पहिचान गरी जैविक र अजैविक छुट्याउने । ५. अजैविक फोहोरहरू व्यवस्थापनको लागि उपयुक्त स्थलको छनौट गर्ने । ६. अजैविक फोहोर ढुवानीको लागि बलियो र नचुहिने प्लाष्टिकका झोला वा बोरा व्यवस्था गर्ने । ७. अजैविक फोहोर व्यवस्थापनको लागि निश्चित कामदार तोक्ने । ८. अजैविक फोहोर बोरामा pack गर्ने । ९. Camp उठाए पछि pack गरिएको अजैविक फोहोरको बोरा सम्बन्धित स्थानमा बुझाउने । १०. Garbage clearance letter लिने । ११. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । १२. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • अजैविक फोहोर व्यवस्थापन गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • फोहोरका प्रकृति अनुसार वर्गीकरण गरिएको । 	<p>अजैविक फोहोर व्यवस्थापन</p> <ul style="list-style-type: none"> • परिचय • फोहोरको वर्गीकरण • विधि • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): PPE, ज्याकेट, हेल्मेट, पञ्जा, चस्मा, डोरी, ड्रम, प्लाष्टिक झोला, मास्क, सावेल, डोको, नाम्लो, डोरी, बोरा ।

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरूको प्रयोग गर्ने ।
- कुनै पनि प्रकारका फोहोरहरू खोला वा नदिमा नफाल्ने ।
- प्लास्टिकजन्य फोहोर नजलाउने ।

मोड्यूल (Module) २: पेशागत स्वास्थ्य र सुरक्षा**सब-मोड्यूल (Sub Module) २.५: फोहोर व्यवस्थापन (Waste Management)****निर्दिष्ट कार्य (Task) २.५.३: मानव फोहोर व्यवस्थापन गर्ने ।****समय (Duration):** सैद्धान्तिक ०.० घण्टा + व्यावहारिक २ घण्टा = २ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. Expedition मा प्रत्येक क्याम्पमा मानव फोहोर संकलनको लागि ड्रम वा Disposable प्लाष्टिकका झोलाको व्यवस्था गर्ने । ४. सबै Expedition र Trekking camp हरुमा मानव फोहोरहरू व्यवस्थापनको लागि उपयुक्त स्थलको छनौट गर्ने । ५. मानव फोहोर व्यवस्थापनको लागि निश्चित कामदार तोक्ने । ६. Trekking मा मानव फोहोर व्यवस्थापनको लागि तोकिएको ठाँउमा खाल्डो खन्ने । ७. मानव फोहोर व्यवस्थापन स्थल आधार शिविर वा camp भन्दा टाढा Disposable प्लाष्टिकका झोला र ड्रममा प्याक गरी तोकिएको ठाँउसम्म लैजाने । ८. Expedition वा Trekking camp उठाएँ पछि मानव फोहोर सम्बन्धित निकायमा बुझाउने । ९. Receipt paper लिने । १०. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । ११. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • मानव फोहोर व्यवस्थापन गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • फोहोरका प्रकृति अनुसार वर्गीकरण गरिएको । • Receipt paper लिएको । 	मानव फोहोर व्यवस्थापन <ul style="list-style-type: none"> • परिचय • विधि • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): डोरी, ड्रम, प्लाष्टिक झोला, मास्क, कोदालो, सावेल, डोको, नाम्लो, डोरी, बोरा, पञ्जा ।

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरूको प्रयोग गर्ने ।
- फोहोरहरू खोला वा नदिमा नफाल्ने ।

मोड्यूल (Module) २: पेशागत स्वास्थ्य र सुरक्षा

सब-मोड्यूल (Sub Module) २.५: फोहोर व्यवस्थापन (Waste Management)

निर्दिष्ट कार्य (Task) २.५.४: पानी मुहान संरक्षण गर्ने ।

समय (Duration): सैद्धान्तिक ०.० घण्टा + व्यावहारिक २ घण्टा = २ घण्टा

कार्य चरणहरु (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. Expedition and trekking activities गर्ने क्षेत्रमा पानीको मुहान पता लगाउने । ४. पानीको मुहान देखि ५० मिटरको दूरीमा मात्र Expedition or Trekking camp set up गर्ने । ५. पानीको मुहान वरिपरि लुगा धुने, नुहाउने र दिशा पिसाब नगर्ने । ६. किचेनबाट आएका जैविक फोहोरमैला पानीको मुहानबाट ५० मिटर टाढा खाल्टो खनी फोहोर विसर्जन गरेको । ७. अजैविक फोहोरमैलालाई सुरक्षित साथ Packगरी सम्बन्धित निकायमा बुझाउने । ८. प्रयोग भएका औजार उपकरणहरु सफा गरी भण्डारण गर्ने । ९. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • पानी मुहान संरक्षण गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • पानीको मुहानबाट ५० मिटर टाढा खाल्टो खनी फोहोर विसर्जन गरेको । 	<p>पानी मुहान संरक्षण</p> <ul style="list-style-type: none"> • परिचय • विधि • ध्यान दिनुपर्ने कुराहरु

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): डोरी, ड्रम, प्लाष्टिक झोला, मास्क, कोदालो, सावेल, डोको, नाम्लो, डोरी, बोरा, पञ्जा ।

सुरक्षा तथा सावधानीहरु (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरुको प्रयोग गर्ने ।
- फोहोरहरु खोला वा नदिमा नफाल्ने ।

**मोड्युल (Module) ३:
पर्वतारोहण आधारभूत शीप
(Fundamental Skill For Mountaineering)**

मोड्युल (Module) ३ पर्वतारोहण आधारभूत शीप (Fundamental Skill for Mountaineering)

सव-मोड्युल (Module) ३.१: यात्रा तयारी (Trip Preparation)

विवरण (Description): यस सव-मोड्युलमा पेशागत पर्वतारोहण वा पर्वतारोहणको क्षेत्रका काम गर्ने पर्वतीय पथ प्रदर्शकलाई पर्वतारोहण, पर्वतारोहण यात्रा तयारी (Trip preparation) गर्नको लागि नभई नहुने आवश्यक पर्ने जान र सिप समावेश गरिएको छ ।

सव-मोड्युल परिणाम (Sub-Module Outcomes): विभिन्न विधि र सामाग्रीको प्रयोग गरी यात्रा तयारी (Trip preparation) गर्ने जान र सिपमा सक्षम हुनेछन्।

कार्यहरू:

१. सुचना संकलन गर्ने ।
२. Trip document संकलन गर्ने ।
३. दैनिक कार्ययोजना तयार गर्ने ।
४. Trip budget व्यवस्थापन गर्ने ।
५. Team छनोट गर्ने ।
६. City hotel व्यवस्थापन गर्ने ।
७. असामान्य परिस्थितिमा वैकल्पिक योजना तयार गर्ने ।
८. Trip briefing गर्ने।

समय : ३ घण्टा (सै) + ५ घण्टा (व्या) = ८ घण्टा

मोड्युल (Module) ३: पर्वतारोहण आधारभूत शीप (Fundamental Skill For Mountaineering)

सब-मोड्युल (Sub Module) ३.१: यात्रा तयारी (Trip Preparation)

निर्दिष्ट कार्य (Task) ३.१.१: सुचना संकलन गर्ने ।

समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक ०.० घण्टा = १ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. आफु जान पर्ने ठाँउ/ क्षेत्र निश्चित गर्ने । ४. निश्चित गरेको स्थानको सुचना लिनको लागि Online/Map/Phone Call को प्रयोग गर्ने । ५. मौसम सम्बन्धी सुचना संकलन गर्ने । ६. Group size अनुसार सुचना संकलन गर्ने । ७. कामदारको संख्या यकिन गर्ने । ८. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । ९. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • सुचना संकलन गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • Online/Map/Phone Call को प्रयोग गरेको । • यात्रासंग सम्बन्धि सम्पुर्ण सुचना लिएको । 	<p>सुचना संकलन</p> <ul style="list-style-type: none"> • परिचय • विधि • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): Cell Phone, Pen, Note book, Internet, Computer, Trekking Map, GPS.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षाका उपकारणहरू प्रयोग गर्ने ।
- गलत सुचनाबाट जोगिने ।

मोड्युल (Module) ३: पर्वतारोहण आधारभूत शीप (Fundamental Skill For Mountaineering)

सब-मोड्युल (Sub Module) ३.१: यात्रा तयारी (Trip Preparation)

निर्दिष्ट कार्य (Task) ३.१.२: Trip document संकलन गर्ने ।

समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक ०.० घण्टा = १ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामग्री संकलन गर्ने । ३. आफु जाने क्षेत्रको Itinerary संकलन गर्ने। ४. Flight ticket संकलन गर्ने। ५. आरोहण वा यात्राको अनुमति पत्र संकलन गर्ने। ६. Team (Staff, Client) को बिमाको कागजात संकलन गर्ने। ७. यात्राको अवधिमा चाहिने सामग्रीहरूको data संकलन गर्ने। ८. प्रयोग भएका औजार उपकरणहरू सफा गरी अण्डारण गर्ने । ९. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Trip document संकलन गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • यात्रसंग सम्बन्धित सम्पूर्ण Documents हरू संकलन गरेको । 	<p>Trip document संकलन</p> <ul style="list-style-type: none"> • परिचय • द्यान दिनुपर्ने कुरा

औजार, उपकरण र सामग्री (Required Tools/Equipment): Pencil, Note book, Clear bag, Laptop.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षाका उपकारणहरू प्रयोग गर्ने ।
- Document संकलनमा सावधानी अपनाउने ।

मोड्युल (Module) ३: पर्वतारोहण आधारभूत शीप (Fundamental Skill For Mountaineering)

सब-मोड्युल (Sub Module) ३.१: यात्रा तयारी (Trip Preparation)

निर्दिष्ट कार्य (Task) ३.१.३: दैनिक कार्ययोजना तयार गर्ने ।

समय (Duration): सैद्धान्तिक ०.०घण्टा + व्यावहारिक १ घण्टा = १ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. जाने स्थान, संख्या र समय निर्धारण गर्ने। ४. Day bag मा राख्न पर्ने Gear र उपकरणहरूको सूची तयार गर्ने । ५. यात्रा स्थलको Itinerary मा भए अनुसारको दैनिक कार्यसूचीको पालना गर्ने। ६. कार्ययोजनाको ढाँचा बनाउने । ७. मौसम तथा गन्तव्यको अवस्था जाँच गर्ने । ८. Client & Staff को स्वास्थ्य सम्बन्धिको अवस्था जाँच गर्ने । ९. बिहान उठने समयको निर्धारण गर्ने। १०. शारिरिक सरसफाई तथा व्यायमको समय निर्धारण गर्ने। ११. खाना तथा खाजा खाने समय र ठाउँको निर्धारण गर्ने। १२. बेलुकाको खानाको समय निर्धारण गर्ने। १३. बेलुकाको खाना पश्चात पृष्ठपोशण (Feedback) लिइ, भोलिको कार्य तालिकाको जानकारी दिने । १४. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । १५) कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • दैनिक कार्ययोजना तयार गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • कार्ययोजनाको ढाँचा तयार गरिएको । • दैनिक कार्य योजनाको सम्पूर्ण जानकारी गरेको । 	<p>दैनिक कार्ययोजना</p> <ul style="list-style-type: none"> • परिचय • विधि • ध्यान दिनु पर्ने कुराहरू

औजार, उपकरण र सामग्री (Required Tools/Equipment): Pen, Notebook, Note Pad, Laptop, Paper.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षाका उपकारणहरू प्रयोग गर्ने ।
- यात्रा विवरणको सिमाभित्र रही कार्ययोजना बनाउने ।

मोड्युल (Module) ३: पर्वतारोहण आधारभूत शीप (Fundamental Skill For Mountaineering)

सब-मोड्युल (Sub Module) ३.१: यात्रा तयारी (Trip Preparation)

निर्दिष्ट कार्य (Task) ३.१.४: Trip budget वजेट व्यवस्थापन गर्ने ।

समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक ०.० घण्टा = १ घण्टा

कार्य चरणहरु (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. निम्न शीर्षकका खर्चको लागत अनुमान निकाल्ने: <ul style="list-style-type: none"> • आरोहण अवधिभरको खाना खर्च, • बसाइ खर्च, • कामदारको ज्याला, • भैपरी आउने खर्च, • प्राथमिक उपचार खर्च । ४. नगद रकम सुरक्षित राख्ने । ५. खर्चको विवरण सुरक्षित रूपमा राख्ने । ६. प्रयोग भएका औजार उपकरणहरु सफा गरी भण्डारण गर्ने । ७. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Trip budget व्यवस्थापन गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • आरोहण अवधिभर खर्चको लागत अनुमान निकालेको । • कम्पनीको आर्थिक नियम र यात्रा विवरणको पूर्ण पालना गरी खर्च गरेको । 	<p>Trip budget</p> <p>व्यवस्थापन</p> <ul style="list-style-type: none"> • परिचय • विधि • द्यान दिनुपर्ने कुराहरु

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): क्याल्कुलेटर, नोट बुक, कलम, भुक्तानी भरपाइ, खर्च विवरण राख्ने ढाँचा, Clear bag

सुरक्षा तथा सावधानीहरु (Safety/Precautions)

- व्यक्तिगत सुरक्षाका उपकारणहरु प्रयोग गरेको ।
- खर्च शिर्षकमा विषेश द्यान दिने ।

मोड्युल (Module) ३: पर्वतारोहण आधारभूत शीप (Fundamental Skill For Mountaineering)

सब-मोड्युल (Sub Module) ३.१: यात्रा तयारी (Trip Preparation)

निर्दिष्ट कार्य (Task) ३.१.५: Team छनोट गर्ने ।

समय (Duration): सैद्धान्तिक ०.० घण्टा + व्यावहारिक १ घण्टा = १ घण्टा

कार्य चरणहरु (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामग्री संकलन गर्ने । ३. पर्वतारोहणको लागि आवश्यक पर्ने कामदारहरुको पहिचान गर्ने । ४. कामदारको स्वास्थ्य परिक्षण गर्ने । ५. कामदार छनोट गर्ने । ६. Asst. Guides & Staff को वर्गीकरण गर्ने । ७. कामको प्रकृति अनुसारको कामदारहरुको जिम्मेवारी तोकने । ८. छनोट भएका कामदारहरुलाई सेवा करारनामा गर्ने । ९. प्रयोग भएका औजार उपकरणहरु सफा गरी भण्डारण गर्ने । १०. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Team छनोट गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • विनियमावलीको अधिनमा रही कामदारको छनोट गरेको। • कामदारहरुको जिम्मेवारी तोकिएको । • कामदारहरुसँग सेवा करारनामा गरेको । 	<p>Team छनोट गर्ने</p> <ul style="list-style-type: none"> • परिचय • विधि • ध्यान दिनुपर्ने कुराहरु ।

औजार, उपकरण र सामग्री (Required Tools/Equipment): कलम, सेवा करार ढाँचा, फायल, विनियमवाली, Clear bag, Laptop, Printer, Paper, Notebook.

सुरक्षा तथा सावधानीहरु (Safety/Precautions)

- व्यक्तिगत सुरक्षाका उपकारणहरु प्रयोग गरेको ।
- कामदार छनोट प्रक्रियामा पारदर्शिता अपनाउने।

मोड्युल (Module) ३: पर्वतारोहण आधारभूत शीप (Fundamental Skill For Mountaineering)

सब-मोड्युल (Sub Module) ३.१: यात्रा तयारी (Trip Preparation)

निर्दिष्ट कार्य (Task) ३.१.६: City hotel व्यवस्थापन गर्ने ।

समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक ०.० घण्टा = १ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामग्री संकलन गर्ने । ३. Client को संख्या अनुसार होटेलको Room booking गर्ने। ४. होटेलमा Room booking भए नभएको यकिन गर्ने । ५. Client लाइ Airport/Bus station बाट Pick Up गरि होटेलसम्म लैजाने । ६. Client को आवश्यक कागजात लिइ होटेलमा दर्ता गर्ने । ७. Client/luggage लाइ कोठासम्म पुर्याइ दिने । ८. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । ९. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • City hotel व्यवस्थापन गर्ने। <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • Client को संख्या अनुसारको वासस्थानको व्यवस्था गरेको। 	<p>City hotel व्यवस्थापन।</p> <ul style="list-style-type: none"> • परिचय • द्यान दिनुपर्ने कुराहरु

औजार, उपकरण र सामग्री (Required Tools/Equipment): Identity Card, Pen, Notebook, Laptop, Cell Phone, Documents, Clear bag.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- होटेलको Booking गर्दा सावधानी अपनाउने ।
- Client र luggage को सुरक्षामा सावधानी अपनाउने ।

मोड्युल (Module) ३: पर्वतारोहण आधारभूत शीप (Fundamental Skill For Mountaineering)

सब-मोड्युल (Sub Module) ३.१: यात्रा तयारी (Trip Preparation)

निर्दिष्ट कार्य (Task) ३.१.६: असामान्य परिस्थितिमा वैकल्पिक योजना व्यवस्थापन गर्ने ।

समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक ०.० घण्टा = १ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. वर्तमान अवस्थाको जानकारी गराउने । ४. सम्भावित अवस्थाहरूको छलफल गर्ने । ५. उत्तम विकल्पको छनोट गरि Briefing गर्ने । ६. छनोट भएको वैकल्पिक यात्रा गन्तव्यको लागत अनुमान गर्ने । ७. छनोट भएको योजना अनुसार व्यवस्थापन गर्ने । ८. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । ९. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • असामान्य परिस्थितिमा वैकल्पिक योजना व्यवस्थापन गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • समय र परिस्थिति अनुसार वैकल्पिक योजना तयार गरेको। 	<p>असामान्य परिस्थितिमा वैकल्पिक योजना व्यवस्थापन</p> <ul style="list-style-type: none"> • परिचय • विधि • ध्यान दिनुपर्ने कुराहरु

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): Map, Pen, Notebook, Laptop, Cell Phone, Documents, Clear bag.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षाका उपकारणहरू प्रयोग गर्ने ।
- वैकल्पिक योजना तयार गर्दा सावधानी अपनाउने।

मोड्युल (Module) ३: पर्वतारोहण आधारभूत शीप (Fundamental Skill For Mountaineering)

सब-मोड्युल (Sub Module) ३.१: यात्रा तयारी (Trip Preparation)

निर्दिष्ट कार्य (Task) ३.१.८: Trip briefing गर्ने।

समय (Duration): सैद्धान्तिक ०.० घण्टा + व्यावहारिक १ घण्टा = १ घण्टा

कार्य चरणहरु (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने। २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने। ३. यात्राको सुरुवात र अन्तिम बिन्दुको बारेमा जानकारी दिने। ४. यात्रा कति दिनको हो त्यसको जानकारी दिने। ५. यात्रा क्षेत्रको धार्मिक र सांस्कृतिक जानकारी दिने। ६. यात्रामा को-को सामेल हुन्छ र क-कस्को काम के भनेर जानकारी दिने। ७. यात्राको दौडानमा के- कस्ता जोखिमहरु हुनसक्छ त्यसको जानकारी दिने। ८. यात्राको दौडानमा केही अपठ्यरो स्थिति परेमा के -कस्ता बैकल्पिक मार्गहरु अपनाउन सकिने त्यसको जानकारी दिने। ९. यात्रामा जाने सबैको स्वास्थ्य सम्बन्ध जानकारी लिने। १०. यात्राको दौडानमा चाहिने कागजात तथा सामाग्रीहरुको बारेमा पुर्व जानकारी दिने। ११. यात्राको अवधिमा चाहिने औजार/ सामाग्रीहरुको सुरक्षा सम्बन्ध जानकारी दिने। १२. प्रयोग भएका औजार उपकरणहरु सफा गरी भण्डारण गर्ने। १३. कार्यको अभिलेखीकरण गर्ने। 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल • औजार, उपकरण तथा सामाग्रीहरु <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Trip briefing गर्ने। <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • यात्राको समय र अवधीको बारेमा जानकारी दिईएको। • भैईपरी आउने जोखीमहरुको जानकारी दिईएको। • आपत्कालिन अवस्थामा बैकल्पिक मार्गको पुर्व जानकारी दिईएको। 	<p>Trip briefing गर्ने।</p> <ul style="list-style-type: none"> • परिचय • ध्यान दिनुपर्ने कुराहरु

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): व्यक्तिगत सुरक्षाका उपकारणहरु, Pen, Notebook, Laptop, Cell Phone, Documents, Clear bag.

सुरक्षा तथा सावधानीहरु (Safety/Precautions)

- गलत सुचना सम्प्रेशनमा ध्यान दिने।

मोड्युल (Module) ३: पर्वतारोहण आधारभूत शीप (Fundamental Skill For Mountaineering)

सव-मोड्युल (Module) ३.२: उपकरण तथा खाद्यन्न व्यवस्थापन (Equipment & Food Management)

विवरण (Description): यस सव-मोड्युलमा पेशागत लमा पर्वतारोहण वा पर्वतारोहणको क्षेत्रका काम गर्ने पर्वतीय पथ प्रदर्शकलाई आवश्यक पर्ने उपकरण तथा खाना (Equipment & Food) व्यवस्थापन गर्नको लागि प्रयोग हुने सामाग्री, प्रयोग विधिसँग सम्बन्धित आवश्यक ज्ञान र सिप समावेश गरिएको छ ।

सव-मोड्युल परिणाम (Sub-Module Outcomes): विभिन्न विधि र सामाग्रीको प्रयोग गरी उपकरण तथा खाना (Equipment & Food) व्यवस्थापन गर्ने ज्ञान र सिपमा सक्षम हुनेछन्।

कार्यहरू:

१. Camping सामाग्री व्यवस्थापन गर्ने ।
२. आरोहण सामाग्री व्यवस्थापन गर्ने ।
३. सुचना सामाग्री व्यवस्थापन गर्ने ।
४. Kitchen सामाग्री व्यवस्थापन गर्ने ।
५. Power उपकरण व्यवस्थापन गर्ने ।
६. खाद्यन्न व्यवस्थापन गर्ने ।
७. उदार सामाग्री व्यवस्थापन गर्ने ।

समय : ६ घण्टा (सै) + १० घण्टा (ठ्या) = जम्मा १६ घण्टा

मोड्युल (Module) ३: पर्वतारोहण आधारभूत शीप (Fundamental Skill For Mountaineering)
सब-मोड्युल (Sub Module) ३.२: उपकरण तथा खाद्यान्न व्यवस्थापन (Equipment & Food Management)
निर्दिष्ट कार्य (Task) ३.२.१: Camping सामाग्री व्यवस्थापन गर्ने।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक २ घण्टा = ३ घण्टा

कार्य चरणहरु (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<p>१. आवश्यक जानकारी लिने ।</p> <p>२. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने ।</p> <p>३. जानलागेको स्थानको / क्षेत्रको जानकारी लिने।</p> <p>४. Team मा हुने संख्या यकिन गर्ने।</p> <p>५. Client को माग बमोजिम तयार पारिएको सुची अनुसार Single/ Double tent को व्यवस्थापन गर्ने।</p> <p>६. Staff tent व्यवस्थापन गर्ने।</p> <p>७. Kitchen tent व्यवस्थापन गर्ने।</p> <p>८. Dining tent व्यवस्थापन गर्ने।</p> <p>९. Toilet tent व्यवस्थापन गर्ने।</p> <p>१०. Shower tent व्यवस्थापन गर्ने।</p> <p>११. Store tent व्यवस्थापन गर्ने।</p> <p>१२. Communication tent व्यवस्थापन गर्ने।</p> <p>१३. Medical tent व्यवस्थापन गर्ने।</p> <p>१४. अवश्यकता अनुसार Table र Chair हरूको व्यवस्थापन गर्ने।</p> <p>१५. Tent बाँध्ने डोरी र किलाको व्यवस्थापन गर्ने।</p> <p>१६. प्रयोग भएका औजार उपकरणहरु सफा गरी भण्डारण गर्ने ।</p> <p>१७. कार्यको अभिलेखीकरण गर्ने ।</p>	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल • औजार, उपकरण र सामाग्रीहरु <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Camping सामाग्री व्यवस्थापन गर्ने। <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • सुची अनुसारको सामाग्रीको व्यवस्थापन गरेको। 	<p>Camping सामाग्री व्यवस्थापन</p> <ul style="list-style-type: none"> • परिचय • विधि • ध्यान दिनुपर्ने कुराहरु

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): Pen, Notebook, Sleeping tent, Kitchen tent, Dining tent, Toilet tent, Shower tent, Medical tent, Communication tent, Rope, Tent pole.

सुरक्षा तथा सावधानीहरु (Safety/Precautions)

- Tent हरु छुटाउदा धारिलो उपकरणहरुबाट जोगाउने ।
- व्यक्तिगत सुरक्षा सामाग्रीको प्रयोग गर्ने ।

मोड्युल (Module) ३: पर्वतारोहण आधारभूत शीप (Fundamental Skill For Mountaineering)

सब-मोड्युल (Sub Module) ३.२: उपकरण तथा खाद्यान्न व्यवस्थापन (Equipment & Food Management)

निर्दिष्ट कार्य (Task) ३.२.२: आरोहण सामग्री व्यवस्थापन गर्ने।

समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक १ घण्टा = २ घण्टा

कार्य चरणहरु (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामग्री संकलन गर्ने । ३. जानलागेको स्थान/ क्षेत्रको जानकारी लिने। ४. Team मा हुने संख्या यकिन गर्ने। ५. Route को लम्बाई वा हिमालको प्रकृति अनुसारको Fixed line डोरी व्यवस्थापन गर्ने। ६. Group size अनुसारको Main rope को व्यवस्थापन गर्ने। ७. Group size अनुसारको Carabineer व्यवस्थापन गर्ने। ८. Snow-bar, Ice screw र Rock piton को व्यवस्थापन गर्ने। ९. Ice-axe र Shovel को व्यवस्थापन गर्ने। १०. प्राथमिक उपाचारको सामग्रीको व्यवस्थापन गर्ने। ११. व्यक्तिगत Climbing gear हरूको व्यवस्थापन गर्ने। १२. प्रयोग भएका औजार उपकरणहरु सफा गरी भण्डारण गर्ने । १३. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल • औजार, उपकरण र सामग्रीहरु <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • आरोहण सामग्री व्यवस्थापन गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • सुची अनुसारको सामग्रीहरुको सुरक्षित तरिकाले व्यवस्थापन गरेको। 	<p>आरोहण सामग्री व्यवस्थापन</p> <ul style="list-style-type: none"> • परिचय • विधि • ध्यान दिनुपर्ने कुराहरु

औजार, उपकरण र सामग्री (Required Tools/Equipment): Pen, Notebook, Fixed rope, Main rope, Shovel, Snow-bar, Ice-screw, Rock piton, Medical Kit, Oxygen bottle, Regulator and Mask, Ice-axe, Climbing gear.

सुरक्षा तथा सावधानीहरु (Safety/Precautions)

- सामानहरु छुटाउदा धारिलो उपकरणहरुबाट सावधानी अपनाउने ।
- सामानहरु सजिलै छुट्टयाउन सकिने गरी marking गर्ने ।
- Medical र Oxygen को सामानहरु छुटै इममा प्याक गर्ने ।
- व्यक्तिगत सुरक्षा सामग्रीको प्रयोग गर्ने ।

मोड्युल (Module) ३: पर्वतारोहण आधारभूत शीप (Fundamental Skill For Mountaineering)

सब-मोड्युल (Sub Module) ३.२: उपकरण तथा खाद्यान्न व्यवस्थापन (Equipment & Food Management)

निर्दिष्ट कार्य (Task) ३.२.३: सुचना सामाग्री व्यवस्थापन गर्ने।

समय (Duration): सैद्धान्तिक ०.० घण्टा + व्यावहारिक १ घण्टा = १ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने। २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने। ३. जाने स्थान/ क्षेत्रमा टेलिफोन सुविधाको जानकारी लिने। ४. त्यस क्षेत्रमा Internet access छ/ छैन त्येसको जानकारी लिने। ५. टेलिफोन नलाग्ने ठाँउमा Satellite Phone को व्यवस्थापन गर्ने। ६. आरोहण वा Trekking गर्दा सुचना लिन र दिनको लागि Walkie-Talkie को व्यवस्थापन गर्ने। ७. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने। ८. कार्यको अभिलेखीकरण गर्ने। 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल • औजार, उपकरण तथा सामाग्रीहरू <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • सुचना सामाग्री व्यवस्थापन गर्ने। <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • जानलागेको स्थान/ क्षेत्रमा टेलिफोन/ Internet access सुविधाको जानकारी लिएको। • Satellite Phone को व्यवस्थापन गरेको। 	<p>सुचना सामाग्री व्यवस्थापन</p> <ul style="list-style-type: none"> • परिचय • विधि • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): Pen, Notebook, Cell Phone, Satellite Phone, Walkie-Talkie.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- Satellite Phone र Walkie-Talkie व्यवस्थापन गर्दा सावधानी अपनाउने।
- व्यक्तिगत सुरक्षा सामाग्रीको प्रयोग गर्ने।

मोड्युल (Module) ३: पर्वतारोहण आधारभूत शीप (Fundamental Skill For Mountaineering)
सब-मोड्युल (Sub Module) ३.२: उपकरण तथा खाद्यान्न व्यवस्थापन (Equipment & Food Management)
निर्दिष्ट कार्य (Task) ३.२.४: Kitchen सामग्री व्यवस्थापन गर्ने ।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक २ घण्टा = ३ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामग्री संकलन गर्ने । ३. Group size निर्धारण गर्ने। ४. Group size अनुसारको Plate, Soup bowl, Spoon, Fork, Tea-Spoon Mug Table knife को व्यवस्था गर्ने। ५. खानाको Menu अनुसारको पकाउने भाँडकुडाको व्यवस्था गर्ने। ६. Baking गर्ने भाँडाहरू व्यवस्था गर्ने। ७. Gas चुलो, टेवल, Cutting टेवल, Cutting Knife हरूको व्यवस्था गर्ने। ८. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । ९. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल • औजार, उपकरण तथा सामग्रीहरू <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Kitchen सामग्री व्यवस्थापन गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • Group size अनुसारको किचेन सामग्रीहरूको व्यवस्था गरेको । 	<p>Kitchen सामग्री व्यवस्थापन</p> <ul style="list-style-type: none"> • परिचय • विधि • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामग्री (Required Tools/Equipment) : Pen, Notebook, Plate, Soup-bowl, Spoon, Fork, Tea-spoon, Mug, Table, Cooker, Dekchi, Fry Pan, Kitchenet Utensil.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- किचनको औजार तथा सामग्री व्यवस्थापन गर्दा सावधानी अपनाउने ।

मोड्युल (Module) ३: पर्वतारोहण आधारभूत शीप (Fundamental Skill For Mountaineering)

मोड्युल (Module) ३: पर्वतारोहण आधारभूत शीप (Fundamental Skill For Mountaineering)

सब-मोड्युल (Sub Module) ३.२: उपकरण तथा खाद्यान्न व्यवस्थापन (Equipment & Food Management)

निर्दिष्ट कार्य (Task) ३.२.५: Power उपकरण व्यवस्थापन गर्ने ।

समय (Duration): सेंद्रधान्तिक १ घण्टा + व्यावहारिक १ घण्टा = २ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. Group size निर्धारण गर्ने। ४. Group size अनुसार पावर उपकरणको सुची तयार पार्ने। ५. सोलार प्यानल तथा सोलार ब्याट्रीको व्यवस्था गर्ने। ६. तार (Cable) को व्यवस्था गर्ने। ७. मल्टी-प्लग र स्विचको व्यवस्था गर्ने। ८. Generator को व्यवस्था गर्ने। ९. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । १०. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Power उपकरण व्यवस्थापन गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • Group size अनुसारको Power उपकरणको व्यवस्था गरेको । 	<p>Power उपकरण</p> <p>व्यवस्थापन</p> <ul style="list-style-type: none"> • परिचय • विधि • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): Pen, Notebook, Generator, Solar panel, तार, Multi-plug, स्विच, चिम, व्येरिङ टेप, सोलार सेट गर्ने Tool-Box, ब्याट्री ।

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- सोलार सामाग्री प्याक गर्दा सावधानी अपनाउने ।
- सोलार सेटमा चाहिने सामानहरू चेक गर्ने।
- व्यक्तिगत सुरक्षा सामाग्रीको प्रयोग गर्ने ।

सब-मोड्युल (Sub Module) ३.२: उपकरण तथा खाद्यान्न व्यवस्थापन (Equipment & Food Management)

निर्दिष्ट कार्य (Task) ३.२.६: खाद्यान्न व्यवस्थापन गर्ने ।

समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक २ घण्टा = ३ घण्टा

कार्य चरणहरु (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. Group size निर्धारण गर्ने। ४. यात्राको दिनको याकिन गर्ने। ५. Group size र खानाको मेनु तयार पर्ने। ६. खानाको मेनु र समय अवधि अनुसारको खाद्य सामाग्रीको सुची तयार गर्ने। ७. सुची अनुसारको खाद्य सामाग्री खरिद गर्ने। ८. खाद्य सामाग्री खरिद गर्दा उत्पादन र प्याकिङको समय अवधी छ्याल गर्ने। ९. फुट्ने र नफुट्ने सामान छुट्टा छुट्टै प्याक गर्ने। १०. प्रयोग भएका औजार उपकरणहरु सफा गरी भण्डारण गर्ने । ११. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल • औजार, उपकरण तथा सामाग्रीहरु <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • खाद्यान्न व्यवस्थापन गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • Group size अनुसार खाद्यान्नको परिकार मिलाइ व्यवस्था गरेको। 	<p>खाद्यान्न व्यवस्थापन</p> <ul style="list-style-type: none"> • परिचय • प्रकार • विधि • द्यान ठिनुपर्ने कुराहरु

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): Pen, Notebook, खानाको मेनु, आलु, पास्ता, म्याकोरोनी, जाम, हनी, चिनी, नुन, चामल, अन्डा, पात्रोटी, बिस्कुट जिरा, मेथी, खानेतेल, प्याज, लसुन, खुर्सानी, तरकारी

सुरक्षा तथा सावधानीहरु (Safety/Precautions)

- सुची अनुसारको सामानहरु तयार गर्दा सावधानी अपनाउने ।
- व्यक्तिगत सुरक्षा सामाग्रीको प्रयोग गर्ने ।

मोड्युल (Module) ३: पर्वतारोहण आधारभूत शीप (Fundamental Skill For Mountaineering)

सब-मोड्युल (Sub Module) ३.२: उपकरण तथा खाद्यान्न व्यवस्थापन (Equipment & Food Management)

निर्दिष्ट कार्य (Task) ३.२.६: उद्दार सामाग्री व्यवस्थापन गर्ने ।

समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक १ घण्टा = २ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. उद्दार सामाग्रीहरूको सुची तयार पर्ने। ४. स्थान र समय अनुसारको सामाग्री व्यवस्थापन गर्ने। ५. सामाग्रीहरू जस्तै: Avalanche Probes, Avalanche Transceiver, Shovel, Ice-axe, Recco Detector, Marking Tap, Satellite Phone, Walkie-Talkie, Oxygen Bottle, Mask-Regulator, GPS, PAC Bag, Stretcher, Rope, First Aid Kit, Navigation Tools व्यवस्थापन गर्ने। ६. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । ७. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल • औजार, उपकरण तथा सामाग्रीहरू <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • उद्दार सामाग्री व्यवस्थापन गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • सुची अनुसार उद्दार सामाग्रीहरूको व्यवस्था गरेको । 	<p>उद्दार सामाग्री</p> <p>व्यवस्थापन</p> <ul style="list-style-type: none"> • परिचय • विधि • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): Pen, Notebook, Avalanche Probes, Avalanche Transceiver, Shovel, Ice-axe, Rocco Detector, Marking Tap, Satellite Phone, Walkie-Talkie, Oxygen Bottle, Mask-Regulator, GPS, PAC Bag, Stretcher, Rope, First Aid Kit, Navigation Tools, व्याक्तिगत Gear.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- उद्दार सामाग्रीहरू व्यवस्थापन गर्दा सावधानी अपनाउने ।
- व्यक्तिगत सुरक्षा सामाग्रीको प्रयोग गर्ने ।

मोड्युल (Module) ३: पर्वतारोहण आधारभूत शीप (Fundamental Skill For Mountaineering)

सब-मोड्युल (Module) ३.३: डोरी व्यवस्थापन (Rope Management)

विवरण (Description): यस सब-मोड्युलमा पेशागत पर्वतारोहण वा पर्वतारोहणको क्षेत्रका काम गर्ने पर्वतीय पथ प्रदर्शकलाई आवश्यक पर्ने डोरी व्यवस्थापन (Rope management) र प्रयोग विधिसँग सम्बन्धित आवश्यक ज्ञान र सिप समावेश गरिएको छ।

सब-मोड्युल परिणाम (Sub-Module Outcomes): विभिन्न विधि र सामाग्रीको प्रयोग गरी डोरी व्यवस्थापन (Rope Management) र प्रयोग सम्बन्धी ज्ञान र सिपमा सक्षम हुनेछन्।

कार्यहरू:

१. डोरीको छनोट गर्ने ।
२. Butterfly/backpack coil बनाउने ।
३. Mountain/rescue coil बनाउने ।
४. Guide coil बनाउने ।
५. डोरीको सफाई र भण्डारण गर्ने ।

समय ५ घण्टा (सै) + ११ (प्र) = १६ घण्टा

मोड्युल (Module) ३: पर्वतारोहण आधारभूत शीप (Fundamental Skill For Mountaineering)

सब-मोड्युल (Sub Module) ३.३: डोरी व्यवस्थापन (Rope Management)

निर्दिष्ट कार्य (Task) ३.३.१: डोरीको छनोट गर्ने ।

समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक २ घण्टा = ३ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. डोरीको Role खोल्ने । ४. डोरी बिग्रिएको, खिड्केको वा टुटेको छ छैन जाँच गर्ने । ५. अन्तर्राष्ट्रिय मापदण्ड अनुसार डोरीको भारवहन क्षमता जाँच गर्ने । ६. आरोहणमा कामको प्रकृति अनुसार डोरीको प्रकार, साइज र लम्बाई तय गर्ने । ७. छनोट भएका सबै डोरीहरू झोला वा बोरामा हाली Pack गर्ने । ८. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । ९. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल • औजार, उपकरण तथा सामाग्रीहरू <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • डोरीको छनोट गर्ने <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको डोरी छनोट गरेको । 	<p>डोरीको छनोट</p> <ul style="list-style-type: none"> • परिचय • प्रकार • विधि • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): डोरीको लिष्ट, डोरी, झोला वा बोरा, कलम, नोटबुक, पञ्जा

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- डोरीको क्षमता जाँच गर्दा सावधानी अपनाउने ।
- डोरीको अवस्था ठीक नभए परिवर्तन गर्ने ।

मोड्युल (Module) ३: पर्वतारोहण आधारभूत शीप (Fundamental Skill For Mountaineering)

सब-मोड्युल (Sub Module) ३.३: डोरी व्यवस्थापन (Rope Management)

निर्दिष्ट कार्य (Task) ३.३.२: Butterfly/backpack coil बनाउने ।

समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक २ घण्टा = ३ घण्टा

कार्य चरणहरु (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. डोरीको अवस्था जाँच गर्ने । ४. डोरी Coil गर्नु अघि डोरीको दुबै टुप्पोलाई एक हातमा लिई बराबर पार्ने । ५. डोरीको मुलभागलाई अर्को हातले समाती डोरीको टुप्पोदेखि तानी अर्को हातमा समात्ने । ६. मुल डोरीको भागलाई १ मिटर जतिको लम्बाई हातमा लिई Coil बनाउँदै जाने । ७. बनेको डोरीको Coil लाई छाडेको ५ मिटर डोरीको भागले बेर्ने । ८. प्रयोग भएका औजार उपकरणहरु सफा गरी भण्डारण गर्ने । ९. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल • औजार, उपकरण तथा सामाग्रीहरु <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Butterfly/backpack coil बनाउने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको डोरी प्रयोग गरि Coil गरेको । 	<p>Butterfly/backpack coil</p> <ul style="list-style-type: none"> • परिचय • विधि • महत्व • ध्यान दिनुपर्ने कुराहरु

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): डोरी, पञ्जा, Knife, लाइटर

सुरक्षा तथा सावधानीहरु (Safety/Precautions)

- डोरीको Coil बनाउँदा डोरीको अवस्थाबाटे बुझ्ने ।

मोड्युल (Module) ३: पर्वतारोहण आधारभूत शीप (Fundamental Skill For Mountaineering)

सब-मोड्युल (Sub Module) ३.३: डोरी व्यवस्थापन (Rope Management)

निर्दिष्ट कार्य (Task) ३.३.३: Mountain/rescue coil बनाउने ।

समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक २ घण्टा = ३ घण्टा

कार्य चरणहरु (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. डोरीको अवस्था जाँच गर्ने । ४. डोरीको एक टुप्पोलाई हातमा लिने । ५. डोरी समाएको हातलाई सिधा तल गरि राखे । ६. अर्को हातले बाँकी डोरी लिइ गर्धन पछाडी घुमाइ सिधा राखेको हातमा ल्याइ समाउने । ७. यस प्रक्रियलाई १ मिटर डोरी बाँकी रहन्नेले गर्धन र हात बीच बेरेर Coil बनाउने । ८. बाँकी रहेको १ मिटर डोरीले Barrel knot बनाइ Coil लाइ बाध्ने । ९. प्रयोग भएका औजार उपकरणहरु सफा गरी भण्डारण गर्ने । १०. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल • औजार, उपकरण तथा सामाग्रीहरु <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Mountain/rescue coil बनाउने <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको डोरी प्रयोग गरि Coil गरेको । 	<p>Mountain/rescue coil</p> <ul style="list-style-type: none"> • परिचय • विधि <ul style="list-style-type: none"> १) हातमा बनाउने २) घुडाको प्रयोग गरि बनाउने • ध्यान दिनुपर्ने कुराहरु

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): डोरी, Knife, पञ्जा, माक्स, लाईटर

सुरक्षा तथा सावधानीहरु (Safety/Precautions)

- डोरीको Coil बनाउँदा डोरीको अवस्थाबाटे राम्री बुझ्ने ।

मोड्युल (Module) ३: पर्वतारोहण आधारभूत शीप (Fundamental Skill For Mountaineering)

सब-मोड्युल (Sub Module) ३.३: डोरी व्यवस्थापन (Rope Management)

निर्दिष्ट कार्य (Task) ३.३.४: Guide coil बनाउने ।

समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक ३ घण्टा = ४ घण्टा

कार्य चरणहरु (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. डोरीको अवस्था जाँच गर्ने । ४. डोरी Coil गर्नु अघि डोरीको एक टुप्पोलाई हातमा लिने । ५. मुल डोरीको भागलाई १ मिटर जतिको लम्बाईमा हालमा Butterfly Coil जस्तै गरी Coil बनाउँदै जाने । ६. बनेको डोरीको Coil लाई छाडेको ५ मिटर डोरीको भागले बेरेर बाँध्ने। ७. प्रयोग भएका औजार उपकरणहरु सफा गरी भण्डारण गर्ने । ८. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल • औजार, उपकरण तथा सामाग्रीहरु <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Guide coil बनाउने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको डोरी प्रयोग गरि Coil गरेको । 	<p>Guide coil</p> <ul style="list-style-type: none"> • परिचय • विधि • प्रयोग • ध्यान दिनुपर्ने कुराहरु

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): डोरी, लाईटर, Knife, Notebook, पेन्सिल

सुरक्षा तथा सावधानीहरु (Safety/Precautions)

- डोरीको Coil बनाउँदा सावधानी अपनाउने।

मोड्युल (Module) ३: पर्वतारोहण आधारभूत शीप (Fundamental Skill For Mountaineering)

सब-मोड्युल (Sub Module) ३.३: डोरी व्यवस्थापन (Rope Management)

निर्दिष्ट कार्य (Task) ३.३.५: डोरीको सफाई र भण्डारण गर्ने ।

समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक २ घण्टा = ३ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. ठुलो भाडामा सफा पानी लिने । ४. पानिमा १ घण्टा सम्म भिझाइ राख्ने । ५. पानीमा राखेको डोरीलाइ हल्का माङ्ने । ६. डोरीलाइ सफा गर्दा साबुन र सरफको प्रयोग नगर्ने । ७. डोरीलाइ पखाल्ने । ८. डोरीलाइ घाम पानी नपर्ने ठाउँमा सुकाउने । ९. सफा गर्दा डोरीमा चोट लागेको /Damage छ या छैन यकिन गर्ने । १०. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । ११. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल • औजार, उपकरण तथा सामाग्रीहरू <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • डोरीको सफाई र भण्डारण गर्ने। <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • डोरी सफा गरि भण्डारण गरेको । 	<p>डोरीको सफाई र भण्डारण</p> <ul style="list-style-type: none"> • परिचय • सफाई गर्ने विधि • भण्डारण गर्ने विधि • ध्यान दिनु पर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment) स् डोरी, पानी, बाल्टी, जग

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- डोरी सफा गर्दा सावधानी अपनाउने ।

मोड्युल (Module) ३: पर्वतारोहण आधारभूत शीप (Fundamental Skill For Mountaineering)

सव-मोड्युल (Module) ३.४: Basic Knot

विवरण (Description): यस सव-मोड्युलमा पेशागत पर्वतारोहण वा पर्वतारोहणको क्षेत्रका काम गर्ने पर्वतीय पथ प्रदर्शकलाई आवश्यक पर्ने Basic knot बनाउन आवश्यक पर्ने ज्ञान र सिपहरु समावेश गरिएको छ ।

सव-मोड्युलर परिणाम (Sub-Module Outcomes): विभिन्न विधि र सामाग्रीको प्रयोग गरी Basic knot बनाउने ज्ञानमा सक्षम हुनेछन् ।

कार्यहरू:

१. Overhand knot बनाउने ।
२. Thumb knot बनाउने ।
३. Slip knot बनाउने ।
४. Figure of 8 Knot बनाउने ।
५. Directional figure of 8 Knot बनाउने ।
६. Stopper knot बनाउने ।
७. Girth hitch बनाउने ।
८. Square/reef knot बनाउने ।
९. Bowline knot बनाउने ।
१०. Butterfly knot बनाउने ।
११. Clove hitch/full sailor बनाउने ।
१२. Italian hitch /half sailor/mule knot बनाउने ।
१३. Klemheist बनाउने ।
१४. Tape Knot बनाउने ।

समय: ७ घण्टा (सै) + १७ (व्या) = जम्मा २४ घण्टा

मोड्युल (Module) ३: पर्वतारोहण आधारभूत शीप (Fundamental Skill For Mountaineering)

सब-मोड्युल (Sub Module) ३.४: Basic Knot

निर्दिष्ट कार्य (Task) ३.४.१: Overhand knot बनाउने ।

समय (Duration): सैद्धान्तिक ०.० घण्टा + व्यावहारिक १ घण्टा = १ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. डोरीको टुप्पा लिने। ४. डोरीको टुप्पालाई दायाँबाट बायाँ घुमाउने ५. बनेको गोलाकारभित्र डोरीको टुप्पोलाई छिराएर माथि तान्ने । ६. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । ७. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Overhand knot बनाउने । । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको डोरी प्रयोग गरि गाँठो कस्तिसएको । 	<p>Overhand knot</p> <ul style="list-style-type: none"> • परिचय • प्रयोग • विधि • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): डोरी, Prusik cord, पञ्जा

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- गुणस्तरीय डोरीको प्रयोग गर्ने ।
- डोरीको गाँठो बनाउदा सावधानी अपनाउने ।

मोड्युल (Module) ३: पर्वतारोहण आधारभूत शीप (Fundamental Skill For Mountaineering)

सब-मोड्युल (Sub Module) ३.४: Basic Knot

निर्दिष्ट कार्य (Task) ३.४.२: Thumb knot बनाउने ।

समय (Duration): सैद्धान्तिक ०.० घण्टा + व्यावहारिक १ घण्टा = १ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. डोरी मापन गर्ने । ४. डोरीको लम्बाइलाई आधा गरी बीचमा एकहातले समात्ने । ५. डोरीलाई आधा गरी बाँडिएको डोरीको एक लम्बाईमा २ औँलाले च्याप्ने । ६. डोरीको loop लाइ दायाँबाट बायाँ फनक्क घुमाउने र बनेको गोलाकारभित्र loop लाइ छिराएर माथि तान्ने । ७. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । ८. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Thumb knot बनाउने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको डोरी प्रयोग गरि गाँठो कस्सिएको । 	<p>Thumb knot</p> <ul style="list-style-type: none"> • परिचय • प्रयोग • विधि • ध्यान दिनुपर्ने कुराहरु

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): डोरी, Prusik cord, पञ्जा

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- गुणस्तरीय डोरीको प्रयोग गर्ने ।
- डोरीको गाँठो बनाउदा सावधानी अपनाउने ।

मोड्युल (Module) ३: पर्वतारोहण आधारभूत शीप (Fundamental Skill For Mountaineering)

सब-मोड्युल (Sub Module) ३.४: Basic Knot

निर्दिष्ट कार्य (Task) ३.४.३: Slip knot बनाउने ।

समय (Duration): सैद्धान्तिक ०.० घण्टा + व्यावहारिक १ घण्टा = १ घण्टा

कार्य चरणहरु (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. डोरी मापन गर्ने । ४. डोरीको लम्बाइलाई आधा गरी बीचमा एकहातले समात्ने । ५. आधा गरी समातिएको डोरीको एक लम्बाईमा २ वटा औलाले च्याप्ने । ६. डोरीलाई दायाँबाट बायाँ फनक्क घुमाउने । ७. बनेको गोलाकारमा औला छिराइ टुप्पा पट्टिको डोरीको बिचमा समाइ तान्ने । ८. प्रयोग भएका औजार उपकरणहरु सफा गरी भण्डारण गर्ने । ९. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Slip knot बनाउने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको डोरी प्रयोग गरि गाँठो कस्सिएको । 	<p>Slip knot</p> <ul style="list-style-type: none"> • परिचय • प्रयोग • विधि • ध्यान दिनुपर्ने कुराहरु

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): डोरी, Prusik cord, पञ्जा

सुरक्षा तथा सावधानीहरु (Safety/Precautions)

- गुणस्तरीय डोरीको प्रयोग गर्ने ।
- डोरीको गाँठो बनाउदा सावधानी अपनाउने ।

मोड्युल (Module) ३: पर्वतारोहण आधारभूत शीप (Fundamental Skill For Mountaineering)

सब-मोड्युल (Sub Module) ३.४: Basic Knot

निर्दिष्ट कार्य (Task) ३.४.४: Figure of 8 बनाउने ।

समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक २ घण्टा = ३ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. १ मिटर डोरीको टुप्पा हातमा लिने । ४. १ मिटर डोरीको बिचमा दोबार्ने । ५. डोरीको टुप्पालाइ वायाँतिर दाँया तिर पछाडी लाने । ६. पछाडि लगेको टुप्पालाइ अगाडी ल्याउने । ७. अगाडि आएको डोरी टुप्पालाइ पहिलेको loop भित्र छिराउने । ८. डोरीलाई मिलाउँदै तानेर कस्ने । ९. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । १०. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Figure of 8 बनाउने • <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको डोरी प्रयोग गरि गाँठो कस्सिएको • 	<p>Figure of 8 Knots</p> <ul style="list-style-type: none"> • परिचय • प्रकार <ul style="list-style-type: none"> १) Figure of 8 On a bite २) Double figure of 8 ३) Figure of 9 ४) Figure of 8 retrace • प्रयोग • विधि • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): डोरी, Prusik cord, पञ्जा

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- गुणस्तरीय डोरीको प्रयोग गर्ने ।
- डोरीको गाँठो बनाउदा सावधानी अपनाउने ।

मोड्युल (Module) ३: पर्वतारोहण आधारभूत शीप (Fundamental Skill For Mountaineering)

सब-मोड्युल (Sub Module) ३.४: Basic Knot

निर्दिष्ट कार्य (Task) ३.४.५: Directional figure of 8 बनाउने ।

समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक २ घण्टा = ३ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. डोरी लिइ समतल भागमा लामो बनाएर राख्ने । ४. डोरीको बिच भागमा loop बनाउने । ५. Loop लाइ एकातिर मोडि डोरीको मुनिबाट छिराउने । ६. Loop लाइ माथि ल्याइ घुमाएर अर्को पट्टिको loop मा छिराउने ७. Loop लाइ मिलाउँदै तानेर कर्स्ने । ८. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । ९. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Directional figure of 8 बनाउने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको डोरी प्रयोग गरि गाँठो कस्तिसएको । 	<p>Directional figure of 8</p> <ul style="list-style-type: none"> • परिचय • प्रयोग • विधि • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): डोरी, Prusik cord, पञ्जा

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- गुणस्तरीय डोरीको प्रयोग गर्ने ।
- डोरीको गाँठो बनाउदा सावधानी अपनाउने ।

मोड्युल (Module) ३: पर्वतारोहण आधारभूत शीप (Fundamental Skill For Mountaineering)

सब-मोड्युल (Sub Module) ३.४: Basic Knot

निर्दिष्ट कार्य (Task) ३.४.६: Stopper knot बनाउने ।

समय (Duration): सैद्धान्तिक ०.० घण्टा + व्यावहारिक १ घण्टा = १ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने २. आवश्यक औजार, उपकरण र सामग्री संकलन गर्ने । ३. गाँठो बनाएको डोरी लिने। ४. बाँकी रहेको छोटो डोरीले अर्को लामो डोरीलाई दाँया वा बाँया तिरबाट घुमाउँदै एउटा loop बनाउने । ५. घुमाएर ल्याएको डोरीको टुप्पोलाई loop मा माथिबाट तलतिर पारी राख्ने र बिस्तारै तान्दै गाँठोलाई पहिलाको गाठो नजिक पर्दै कस्ने। ६. प्रयोग भएका औजार उपकरणहरू सफा गरी अण्डारण गर्ने । ७. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Stopper knot बनाउने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको डोरी प्रयोग गरि गाँठो कस्सिएको । 	<p>Stopper knot बनाउने</p> <ul style="list-style-type: none"> • परिचय • प्रयोग • विधि • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामग्री (Required Tools/Equipment): डोरी, Prusik cord, पञ्जा

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- गुणस्तरीय डोरीको प्रयोग गर्ने ।
- डोरीको गाँठो बनाउदा सावधानी अपनाउने ।

मोड्युल (Module) ३: पर्वतारोहण आधारभूत शीप (Fundamental Skill For Mountaineering)

सब-मोड्युल (Sub Module) ३.४: Basic Knot

निर्दिष्ट कार्य (Task) ३.४.६: Girth hitch बनाउने ।

समय (Duration): सैद्धान्तिक ०.० घण्टा + व्यावहारिक १ घण्टा = १ घण्टा

कार्य चरणहरु (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामग्री संकलन गर्ने । ३. Prusik cord अथवा टेप सिलिङ लिने । ४. Prusik cord को दुइ टुप्पा जोडि loop बनाउने । ५. जोडिएको Prusik cord वा टेप सिलिङलाइ Main rope को पछाडि पट्टि राख्ने । ६. बाँया पट्टि भएको prusik cord गाँठो वा टेप सिलिङ लाइ समातेर main rope को अगाडिबाट दायाँतिर लग्ने । ७. दायाँतिर आएको Prusik cord गाँठो वा टेप सिलिङ लाइ दायाँ तिर भएको Prusik cord /Tape siling को loop मा छिराउने । ८. छिराएको Prusik rope वा टेप सिलिङलाइ तानि कस्ने । ९. प्रयोग भएका औजार उपकरणहरु सफा गरी भण्डारण गर्ने । १०. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Girth hitch बनाउने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको डोरी प्रयोग गरि गाँठो कस्सिएको । 	<p>Girth hitch</p> <ul style="list-style-type: none"> • परिचय • प्रयोग • विधि • ध्यान दिनुपर्ने कुराहरु

औजार, उपकरण र सामग्री (Required Tools/Equipment): डोरी, Prusik cord, पञ्जा

सुरक्षा तथा सावधानीहरु (Safety/Precautions)

- गुणस्तरीय डोरीको प्रयोग गर्ने ।
- डोरीको गाँठो बनाउदा सावधानी अपनाउने ।

मोड्युल (Module) ३: पर्वतारोहण आधारभूत शीप (Fundamental Skill For Mountaineering)

सब-मोड्युल (Sub Module) ३.४: Basic Knot

निर्दिष्ट कार्य (Task) ३.४.८: Square/reef knot बनाउने ।

समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक १ घण्टा = २ घण्टा

कार्य चरणहरु (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. दुइ वटा डोरीको टुप्पोलाइ हातमा लिने । ४. डोरीलाइ Cross गर्ने । ५. मुनिबाट Cross भएको डोरीको माथि ल्याइ बाँया तिर घुमाउने । ६. अर्को माथिबाट Cross भएको बाँया तिरको डोरीलाइ बेण्ड भएको डोरीको माथिबाट Cross गर्ने । ७. माथिबाट Cross भएको डोरीलाइ loop को मुनिबाट छिराउने । ८. दुबै पट्टिको डोरी समाइ कस्ने । ९. प्रयोग भएका औजार उपकरणहरु सफा गरी अण्डारण गर्ने । १०. कार्यको अभिलेखीकरण गर्ने 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Square/reef knot बनाउने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको डोरी प्रयोग गरि गाँठो कस्सिएको । 	<p>Square/Reef knot बनाउने</p> <ul style="list-style-type: none"> • परिचय • प्रयोग • विधि • ध्यान दिनुपर्ने कुराहरु

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): डोरी, Prusik cord, पञ्जा

सुरक्षा तथा सावधानीहरु (Safety/Precautions)

- गुणस्तरीय डोरीको प्रयोग गर्ने ।
- डोरीको गाँठो बनाउदा सावधानी अपनाउने ।

मोड्युल (Module) ३: पर्वतारोहण आधारभूत शीप (Fundamental Skill For Mountaineering)

सब-मोड्युल (Sub Module) ३.४: Basic Knot

निर्दिष्ट कार्य (Task) ३.४.१: Bowline knot बनाउने ।

समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक १ घण्टा = २ घण्टा

कार्य चरणहरु (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. डोरी लिने । ४. डोरीको अन्तिम भाग भन्दा केही माथिको भागमा डोरीलाई घुमाएर सानो loop बनाएर फेरी loop भएके तिर ल्याउने । ५. Loop बनाएर ल्याएको डोरीलाई त्यहि loop को पछाडिबाट छिराएर निकाल्ने । ६. निकलेको डोरीलाई तल झारेको डोरीको पछाडिबाट वायाँतिर घुमाउने । ७. वायाँतिर गएको डोरीको टुप्पालाई loop मा माथिबाट छिराउने । ८. अन्तिममा छिराएको डोरीलाई बिस्तारै मिलाउँदै तानेर कस्ने । ९. प्रयोग भएका औजार उपकरणहरु सफा गरी भण्डारण गर्ने । १०. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Bowline knot बनाउने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको डोरी प्रयोग गरि गाँठो कस्सिएको । 	<p>Bowline knot बनाउने</p> <ul style="list-style-type: none"> • परिचय • प्रयोग • विधि • ध्यान दिनुपर्ने कुराहरु

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): डोरी, Prusik cord, पञ्जा

सुरक्षा तथा सावधानीहरु (Safety/Precautions)

- गुणस्तरीय डोरीको प्रयोग गर्ने ।
- डोरीको गाँठो बनाउदा सावधानी अपनाउने ।

मोड्युल (Module) ३: पर्वतारोहण आधारभूत शीप (Fundamental Skill For Mountaineering)

सब-मोड्युल (Sub Module) ३.४: Basic Knot

निर्दिष्ट कार्य (Task) ३.४.१०: Butterfly knot बनाउने ।

समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक १ घण्टा = २ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. डोरी हातको पञ्जामा लिने । ४. हातमा राखी सकेपछि बुढी-औला तिरको डोरीलाई हातको पञ्जा पछाडिबाट क्रमस ३ फन्का घुमाउने । ५. पञ्जाको बिचमाको डोरीलाई मुनिबाट माथि तान्ने । ६. माथि तानेको डोरीलाई माथिबाट तल घुमाउने । ७. घुमाएर ल्याएको loop लाई मुनिबाट छिराई माथि तान्ने । ८. डोरीलाई मिलाएर बिस्तारै तान्दै कस्ने । ९. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । १०. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> □ Butterfly knot बनाउने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको डोरी प्रयोग गरि गाँठो कस्सिएको 	<p>Butterfly Knot बनाउने</p> <ul style="list-style-type: none"> • परिचय • प्रयोग • विधि • ध्यान दिनुपर्ने कुराहरु

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): डोरी, Prusik cord, पञ्जा

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- गुणस्तरीय डोरीको प्रयोग गर्ने ।
- डोरीको गाँठो बनाउदा सावधानी अपनाउने ।

मोड्युल (Module) ३: पर्वतारोहण आधारभूत शीप (Fundamental Skill For Mountaineering)

सब-मोड्युल (Sub Module) ३.४: Basic Knot

निर्दिष्ट कार्य (Task) ३.४.११: Clove hitch/Full sailor बनाउने ।

समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक १ घण्टा = २ घण्टा

कार्य चरणहरु (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. डोरी र Carabineer लिने । ४. Carabiner खोलि डोरी लगाउने । ५. कुनै एक पट्टिको डोरी लिइ अर्को डोरीको पछाडि लाने । ६. पछाडि लगेको डोरीलाई उल्टो घुमाइ loop निकाल्ने । ७. निकालिएको loop carabineer खोलि लगाउने । ८. दुबै डोरी तानि कस्ने र क्याराबिनर लक गर्ने । ९. प्रयोग भएका औजार उपकरणहरु सफा गरी भण्डारण गर्ने । १०. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Clove hitch/Full sailor बनाउने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको डोरी प्रयोग गरि गाँठो कस्सिएको । 	<p>Clove hitch/Full sailor</p> <ul style="list-style-type: none"> • परिचय • प्रयोग • विधि • ध्यान दिनुपर्ने कुराहरु

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment)

- डोरी, Prusik cord, पञ्जा ।

सुरक्षा तथा सावधानीहरु (Safety/Precautions)

- गुणस्तरीय डोरीको प्रयोग गर्ने ।
- डोरीको गाँठो बनाउदा सावधानी अपनाउने ।

मोड्युल (Module) ३: पर्वतारोहण आधारभूत शीप (Fundamental Skill For Mountaineering)
सब-मोड्युल (Sub Module) ३.४: Basic Knot
निर्दिष्ट कार्य (Task) ३.४.१२: Italian hitch /Half sailor/Mule knot बनाउने ।
समय (Duration): सैद्धान्तिक ०.० घण्टा + व्यावहारिक १ घण्टा = १ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<p>१. आवश्यक जानकारी लिने ।</p> <p>२. आवश्यक औजार, उपकरण र सामग्री संकलन गर्ने ।</p> <p>३. डोरी र Carabiner लिने ।</p> <p>४. Carabiner खोलेर डोरी लगाउने ।</p> <p>५. एक पट्टिको डोरीलाई अर्को पट्टिको डोरी पछाडिबाट अगाडि ल्याउने ।</p> <p>६. डोरी क्याराविनरमा लगाउने ।</p> <p>७. Carabiner lock गर्ने र डोरी मिलाउने ।</p> <p>८. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने ।</p> <p>९. कार्यको अभिलेखीकरण गर्ने ।</p>	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> Italian hitch /Half sailor/Mule knot बनाउने <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको डोरी प्रयोग गरि गाँठो कस्सिएको । 	<p>Italian hitch/Half sailor/Mule knot</p> <ul style="list-style-type: none"> परिचय प्रयोग विधि ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामग्री (Required Tools/Equipment)

- डोरी, Prusik cord, पञ्जा ।

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- गुणस्तरीय डोरीको प्रयोग गर्ने ।
- डोरीको गाँठो बनाउदा सावधानी अपनाउने ।

मोड्युल (Module) ३: पर्वतारोहण आधारभूत शीप (Fundamental Skill For Mountaineering)

सब-मोड्युल (Sub Module) ३.४: Basic Knot

निर्दिष्ट कार्य (Task) ३.४.१३: Klemheist बनाउने ।

समय (Duration): सैद्धान्तिक ०.० घण्टा + व्यावहारिक १ घण्टा = १ घण्टा

कार्य चरणहरु (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. Main rope र prusik cord लिने । ४. Prusik cord लाई जोडी loop बनाउने । ५. Prusik cord को loop लाई वायाँ पट्टि पारी Main rope को पछाडिबाट मिलाएर राख्ने । ६. दायाँतिरको डोरीलाई अब वायाँतिर बाट ३-४ चोटी माथितिरै घुमाउँदै लगेर दायाँतिर निकाल्ने । ७. दायाँपट्टि निकलेको Prusik cord मा वायाँपट्टि रहेको Prusik cord को loop को गाँठोलाई छिराउने । ८. Prusik cord को loop को गाँठोलाई समातेर मिलाउँदै बायाँपट्टि तान्दै कस्ने । ९. प्रयोग भएका औजार उपकरणहरु सफा गरी भण्डारण गर्ने । कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Given):</p> <ul style="list-style-type: none"> • कार्यस्थल • औजार, उपकरण तथा सामाग्रीहरु <p>निर्दिष्ट कार्य (Task):</p> <ul style="list-style-type: none"> • Klemheist बनाउने । <p>मानक (Standard):</p> <ul style="list-style-type: none"> • अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको डोरी प्रयोग गरि गाँठो कस्सिएको । 	<p>Klemheist बनाउने</p> <ul style="list-style-type: none"> • परिचय • प्रयोग • विधि • ध्यान दिनुपर्ने कुराहरु

औजार, उपकरण र सामाग्रीहरु (Required Tools/Equipment):

- डोरी, Prusik cord, पञ्जा ।

सुरक्षा तथा सावधानीहरु (Safety/Precautions):

- गुणस्तरीय डोरीको प्रयोग गर्ने ।
- डोरीको गाँठो बनाउदा सावधानी अपनाउने ।

मोड्युल (Module) ३: पर्वतारोहण आधारभूत शीप (Fundamental Skill For Mountaineering)

सब-मोड्युल (Sub Module) ३.४: Basic Knot

निर्दिष्ट कार्य (Task) ३.४.१४: Tape/Water knot बनाउने ।

समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक २ घण्टा = ३ घण्टा

कार्य चरणहरु (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. Webbing वा डोरी लिने । ४. Webbing वा डोरी एक पट्टी छेउमा समातेर बायाँ तिर घुमाएर loop बनाउने । ५. Loop मा दायाँतिर Webbing वा डोरी को अगाडिबाट लाने । ६. दायाँपट्टी भएको Webbing वा डोरी को छेउको भागलाई बायाँ पट्टीको loop मा छिराएर निकाल्दै Over hand knot बनाउने । ७. अब Webbing वा डोरीको अर्को छेउको भागलाई लिने । ८. अर्को छेउ पट्टीको Webbing वा डोरी लाई लिएर अधिको Over hand knot बनेर निस्केको भागमै पछाडिबाट छिराएर निकाल्ने । ९. छिराएर निस्केको Webbing वा डोरी को भागलाई अधि बनाएको Over hand knot जस्तै गरी घुमाउँदै-छिराउँदै लाने । १०. अन्तिममा दुबैतिर निस्केको भागलाई मिलाउँदै तानेर कस्ने । ११. प्रयोग भएका औजार उपकरणहरु सफा गरी भण्डारण गर्ने । १२. कार्यको अभिलेखीकरण गर्ने कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Tape/water knot बनाउने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको डोरी प्रयोग गरि गाँठो कस्सिएको । 	<p>Tape/water knot बनाउने</p> <ul style="list-style-type: none"> • परिचय • प्रयोग • विधि • ध्यान दिनुपर्ने कुराहरु

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment)

- डोरी, Prusik cord, पञ्जा ।

सुरक्षा तथा सावधानीहरु (Safety/Precautions)

- गुणस्तरीय डोरीको प्रयोग गर्ने ।
- डोरीको गाँठो बनाउदा सावधानी अपनाउने ।

मोड्युल (Module) ३: पर्वतारोहण आधारभूत शीप (Fundamental Skill For Mountaineering)

सब-मोड्युल (Sub Module) ३.५: सञ्चार व्यवस्थापन (Communication management)

विवरण (Description): यस सब-मोड्युलमा पेशागत लमा पर्वतारोहण वा पर्वतारोहणको क्षेत्रका काम गर्ने पर्वतीय पथ प्रदर्शकलाई आवश्यक पर्ने सञ्चार व्यवस्थापन र प्रयोग विधिसँग सम्बन्धित आवश्यक ज्ञान र सिप समावेश गरिएको छ।

सब-मोड्युल परिणाम (Sub Module Outcomes): विभिन्न विधि र सामाग्रीको प्रयोग गरी सञ्चार व्यवस्थापन (Communication management) सम्बन्धी ज्ञान र सिपमा सक्षम हुनेछन्।

कार्यहरू:

१. उपकरण संकलन गर्ने।
२. सेटलाइट प्रयोग गर्ने।
३. रेडियो सेट (Walkie-Talkies) प्रयोग गर्ने।
४. Climbing call गर्ने।
५. Rescue sing प्रयोग गर्ने।
६. सम्पर्क अधिकृतसंग समन्वय गर्ने।

समय: ७ घण्टा (सै) + ९ (व्या) = जम्मा १६ घण्टा

मोड्युल (Module) ३: पर्वतारोहण आधारभूत शीप (Fundamental Skill For Mountaineering)
सब-मोड्युल (Sub Module) ३.५: सञ्चार व्यवस्थापन (Communication management)
निर्दिष्ट कार्य (Task) ३.५.१: उपकरण संकलन गर्ने ।
समय (Duration): सैद्धान्तिक २ घण्टा + व्यावहारिक २ घण्टा = ४ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. उपकरण संकलनबाटे जानकारी लिने ४. सञ्चार उपकरणहरू प्रयोगबाटे जानकारी लिने। ५. सम्बन्धित क्षेत्रको जानकारी लिनेका लागि नक्सा, GPS लगाएतका उपकरणहरू संकलन गर्ने । ६. Satellite Phone, Walkie-Talkie, मोबाइल फोन, Battery, Charger लगायत उपकरणहरू सञ्चालन गर्ने। ७. सम्बन्धित क्षेत्रको स्थानिय सूचनाहरू प्रवाह गर्ने निकायहरूबाटे जानकारी लिने । ८. प्रयोग भएका औजार उपकरणहरू सफागरी भण्डारण गर्ने । ९. कार्यको अभिलेखीकरण गर्ने। 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • उपकरण संकलन गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • सञ्चारका उपकरण सङ्कलन गरेको । 	<p>उपकरण संकलन</p> <ul style="list-style-type: none"> • परिचय • प्रकारहरू • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment)

- नक्सा, Phone, पेन्सिल, नोटकपी, Satellite Phone, Walkie-Talkie.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- सञ्चारका उपकरण सङ्कलन गर्दा सावधानी अपनाउने ।

मोड्युल (Module) ३: पर्वतारोहण आधारभूत शीप (Fundamental Skill For Mountaineering)
सब-मोड्युल (Sub Module) ३.५: सञ्चार व्यवस्थापन (Communication management)
निर्दिष्ट कार्य (Task) ३.५.२: सेटलाइट प्रयोग गर्ने ।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक २ घण्टा = ३ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. सेटलाइट फोन प्रयोग गर्ने बारे जानकारी लिने । ४. फोनको आवश्यक सामाग्रीहरू व्याट्री, चाजर ठीक छ छैन चेक गर्ने। ५. सेटलाइट फोनमा रिचार्ज गर्ने। ६. सेटलाइट फोन On गर्ने । ७. Network नभेटिएको अवस्थामा स्थान परिवर्तन गर्ने । ८. सेटलाइट फोन प्रयोग गर्दा Country Code राखि फोन नम्बर डायल गरी फोन गर्ने । ९. सेटलाइट फोन नम्बर नोटगरी सुरक्षित राख्ने । १०. आपतकालिन अवस्थामा उद्धार गर्ने प्रयोग गर्ने नम्बरहरू नोट गरी राख्ने। ११. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । १२. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • सेटलाइट प्रयोग गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • सेटलाइट फोनबाट कल भएको । 	<p>सेटलाइट फोन प्रयोग</p> <ul style="list-style-type: none"> • परिचय • विधि • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment)

- नक्सा, Satellite Phone, Country Code, स्थानीय निकायको फोन नम्बर, पेन्सिल, कपी, नम्बर ।

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरूको प्रयोग गर्ने ।
- सेटलाइट फोनको प्रयोग गर्दा सावधानी अपनाउने ।

मोड्युल (Module) ३: पर्वतारोहण आधारभूत शीप (Fundamental Skill For Mountaineering)
सब-मोड्युल (Sub Module) ३.५: सञ्चार व्यवस्थापन (Communication management)
निर्दिष्ट कार्य (Task) ३.५.३: रेडियो सेट (Walkie-Talkies) प्रयोग गर्ने ।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक १ घण्टा = २ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. रेडियो सेटको चार्ज जाँच गर्ने । ४. Radio set को license भए नभएको यकिन गर्ने । ५. रेडियो सेटमा एउटै Frequency code set गरि एक-अर्कामा सम्पर्क गर्ने । ६. रेडियो सेटमा कुरा गर्ने code को जानकारी गर्ने । ७. रेडियो सेटको Volume button अन गर्ने । ८. Speak button थिचि कुरा गर्ने र कुरा सके पछि Speak button छोड्ने । ९. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । १०. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • रेडियो सेट (Walkie-Talkies) प्रयोग गर्ने। <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • रेडियो सेटबाट सुचना तथा सञ्चारको आदान प्रदान भएको । 	<p>रेडियो सेट सेट (Walkie-Talkies)</p> <ul style="list-style-type: none"> • परिचय • विधि • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment)

- पेन्सिल, नोटकपी, Battery, Charger .

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- अनावश्यक संकेतहरू प्रयोग नगर्ने ।
- रेडियो सेट प्रयोग गर्दा सावधानी अपनाउने ।

मोड्युल (Module) ३: पर्वतारोहण आधारभूत शीप (Fundamental Skill For Mountaineering)

सब-मोड्युल (Sub Module) ३.५: सञ्चार व्यवस्थापन (Communication management)

निर्दिष्ट कार्य (Task) ३.५.४: Climbing call गर्ने ।

समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक २ घण्टा = ३ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<p>१. आवश्यक जानकारी लिने ।</p> <p>२. आवश्यक औजार, उपकरण र सामग्री संकलन गर्ने ।</p> <p>३. Climber र Belayer ले व्यक्तिगत सुरक्षा उपकरणहरूको लगाउने ।</p> <p>४. Climber र Belayer ले लगाएको व्यक्तिगत सुरक्षा उपकरणहरू ठिक छ छैन एक अर्काले यकिन गर्ने ।</p> <p>५. Climber र Belayer लाइ चड्न तयार भएको Climbing शब्दको प्रयोग गर्ने ।</p> <p>६. Belayer ले Climber लाइ Belay गर्न तयार भएको Belay On शब्दको प्रयोग गर्ने ।</p> <p>७. Climber ले चढादा Climbing, डोरी चाहिदा Rope, आराम चाहिदा Take, सुरक्षित हुँदा I am safe, तल झार्नु पर्दा Lower me शब्दको प्रयोग गर्ने ।</p> <p>८. Belayer ले सोहि अनुसारको कार्य गर्ने ।</p> <p>९. Climber ले भुईमा सुरक्षित भए पछि I am safe र Belayer ले Belay off भनि जानकारी गराउने ।</p> <p>१०. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने ।</p> <p>११. कार्यको अभिलेखीकरण गर्ने ।</p>	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> Climbing call गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> व्यक्तिगत सुरक्षा उपकरणहरू ठिक छ छैन एक अर्कामा यकिन गरेको। Climber र Belayer को बिचमा निरन्तर Communication गरेको। 	<p>Climbing call</p> <ul style="list-style-type: none"> परिचय जानकारी ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामग्री (Required Tools/Equipment)

- डोरी, Harness, Belay device, Carabiners, Helmet, चक व्याग ।

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरूको प्रयोग गर्ने ।
- संकेत तथा भाषाहरूको प्रयोगको पर्वजानकारी गराउने ।

मोड्युल (Module) ३: पर्वतारोहण आधारभूत शीप (Fundamental Skill For Mountaineering)
सब-मोड्युल (Sub Module) ३.५: सञ्चार व्यवस्थापन (Communication management)
निर्दिष्ट कार्य (Task) ३.५.५: Rescue sign प्रयोग गर्ने।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक १ घण्टा = २ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने। २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने। ३. Rescue sign बारे अध्ययन गर्ने। ४. उद्दार सञ्चार लागि उपकरणको छनोट गर्ने। ५. उद्दारकलागि हेलीकप्टर प्रयोग गर्ने हो भने घटनाक्रमको जानकारी दिँदा सम्बन्धित क्षेत्रको नक्शाको आधारमा Longitude र Latitude Geographic Coordinate system प्रयोग गर्ने। ६. विभिन्न किसिमका हातको र कोड भाषा, रडीगीन साइनहरू प्रयोग गर्ने। ७. उद्दारको लागि आवश्यक उपकरण र सामाग्रीहरूको जानकारी लिने र दिने। ८. आपतकालीन उद्दारबारे सम्बन्धित निकायमा जानकारी दिने र लिने। ९. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने। १०. कार्यको अभिलेखीकरण गर्ने। 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Rescue sign प्रयोग गर्ने। <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • Rescue sign प्रयोग गरेको। 	<p>Rescue sign को प्रयोग</p> <ul style="list-style-type: none"> • परिचय • प्रयोग • आवश्यकता • जानकारी • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment)

- पेन्सिल, नोटकपी, रेडियो सेट, नक्सा, GPS, Phone.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- सम्बन्धित क्षेत्रको जोखिमहरूबाटे आवश्यक जानकारी गर्ने।
- बाटोमा सुरक्षा sign हरू कोर्टो सावधानीपूर्वक वातावरणलाई असर नपर्ने गरी कोर्ने।

मोड्युल (Module) ३: पर्वतारोहण आधारभूत शीप (Fundamental Skill For Mountaineering)
सब-मोड्युल (Sub Module) ३.५: सञ्चार व्यवस्थापन (Communication management)
निर्दिष्ट कार्य (Task) ३.५.६: सम्पर्क अधिकृतसंग समन्वय गर्ने ।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक १ घण्टा = २ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<p>१. आवश्यक जानकारी लिने ।</p> <p>२. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने ।</p> <p>३. सम्पर्क अधिकृतको Job Description बारे अध्ययन गर्ने ।</p> <p>४. आरोहणको लागि जादा सम्पर्क अधिकृतलाई जानकारी दिने ।</p> <p>५. आरोहीहरूलाई आरोहणको क्रममा परेको समस्याहरूको समाधानको लागि सम्पर्क अधिकृतसँग समन्वय गर्ने ।</p> <p>६. आरोहणको सफतापूर्वक आरोहण गरेको आरोहीहरूको तथ्यांक सम्पर्क अधिकृतलाई जानकारी गर्ने ।</p> <p>७. नेपाल पर्यटन विभाग र सम्पर्क अधिकृतसँग समन्वय गरी सफतापूर्वक आरोहण गरेको आरोहीहरूको प्रमाण पत्रको लागि व्यवस्था गर्ने ।</p> <p>८. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने ।</p> <p>९. कार्यको अभिलेखीकरण गर्ने ।</p>	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> सम्पर्क अधिकृतसंग समन्वय गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> आरोहीहरूलाई आरोहणको क्रममा परेको समस्याहरूको समाधानको लागि सम्पर्क अधिकृतसँग समन्वय गरेको । 	<p>सम्पर्क अधिकृतसंग समन्वय</p> <ul style="list-style-type: none"> परिचय आवश्यकता नेपालको पर्यटनसँग जोडिएको नीति नियम र कानूनको अध्ययन सम्पर्क अधिकृतको Job Description

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment)

- पेन्सिल, नोटकपी, रेडियो सेट, Mobile, GPS .

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- गलत सुचनाबाट जोगिने ।

मोड्युल (Module) ३: पर्वतारोहण आधारभूत शीप (Fundamental Skill For Mountaineering)

सब-मोड्युल (Sub Module) ३.६: Belay

विवरण (Description): यस सब-मोड्युलमा पेशागत पर्वतारोहण वा पर्वतारोहणको क्षेत्रका काम गर्ने पर्वतीय पथ प्रदर्शकलाई पर्वतारोहण लगायत उदारको लागि आवश्यक पर्ने Belay सम्बन्धित ज्ञान र सिप समावेश गरिएको छ ।

सब-मोड्युल परिणाम (Sub Module Outcomes): विभिन्न विधि र सामाचीको प्रयोग गरी Belay गर्ने ज्ञानमा सक्षम हुनेछन् ।

कार्यहरू:

१. Top rope climbing belay गर्ने ।
२. Lead climbing belay गर्ने ।
३. Top belay गर्ने ।
४. Hip/Solder belay गर्ने ।
५. Fireman belay गर्ने ।

समय: १ घण्टा (से) + ७(व्या) = जम्मा ८ घण्टा

मोड्युल (Module) ३: पर्वतारोहण आधारभूत शीप (Fundamental Skill For Mountaineering)

सब-मोड्युल (Sub Module) ३.६: Belay

निर्दिष्ट कार्य (Task) ३.६.१: Top rope belay गर्ने ।

समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक २ घण्टा = ३ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने ३. जोखिमको पुर्वानुमान गरी Belay को लागि ठाँठ छान्ने । ४. आरोहण स्थल अनुसार हेल्मेट, हार्नेस, सुज, क्राम्पोन लगाउने । ५. Belay device हार्नेसको Belay loop मा Lock carabiner दधारा जोड्ने । ६. डोरीलाइ आफुसंग भएको Belay device मा राख्ने । ७. Climber र Belayer को बीचमा एक अर्काको Safety जाँच गर्ने । ८. एक अर्कामा सहकार्य तथा सुचना आदान प्रदान गर्ने । ९. एउटा खुट्टा केहि अगाडि लगेर अलिकति खुम्च्यउने र अर्को खुट्टा सिधा राखि Belay position मा बस्ने । १०. Climber ले Top rope climbing गर्दा Climber को अवस्थालाइ हेरि Loose डोरी तान्ने । ११. Climber संग Eye contact नटुटाउने १२. Climber तोकिएको बिन्दुमा नपुगेसम्म Belay गरि रहने । १३. Ice वा Rock climbing भएमा Belayer ले Safety anchor को प्रयोग गर्ने । १४. Climber Anchor मा पुगे पछि विस्तारै Lowering गर्ने । १५. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । १६. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Top rope belay गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • Belay Position मा बसेको । 	<p>Top rope belay</p> <ul style="list-style-type: none"> • परिचय • प्रयोग • विधि • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामग्री (Required Tools/Equipment) Rope, Carabineer, Helmet, Harness, Shoes, Crampon.

सुरक्षा तथा सावधानीहरु (Safety/Precautions)

- Belay गर्दा सावधानी अपनाउने ।

मोड्युल (Module) ३: पर्वतारोहण आधारभूत शीप (Fundamental Skill For Mountaineering)
सब-मोड्युल (Sub Module) ३.६: Belay
निर्दिष्ट कार्य (Task) ३.६.२: Lead climbing belay गर्ने ।
समय (Duration): सैद्धान्तिक ०.० घण्टा + व्यावहारिक १ घण्टा = १ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<p>१. आवश्यक जानकारी लिने ।</p> <p>२. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने ।</p> <p>३. जोखिमको पुर्वानुमान गर्ने ।</p> <p>४. Belay को लागि ठाँउ छान्ने ।</p> <p>५. आरोहण स्थेल अनुसार हेल्मेट, हार्नेस, सुज, क्राम्पोन लगाउने ।</p> <p>६. Belay device हार्नेसको Belay loop मा Lock carabiner दृधारा जोड्ने ।</p> <p>७. डोरीलाइ आफु संग भएको Belay device मा राख्ने ।</p> <p>८. Climber र Belayer को बीचमा एक अर्काको Safety जाँच गर्ने ।</p> <p>९. एक अर्कामा सहकार्य तथा सुचना आदान प्रदान गर्ने ।</p> <p>१०. एउटा खुट्टा केहि अगाडि लगेर अलिकति खुम्च्याउने र अर्को खुट्टा सिधा राखि Belay position मा बस्ने ।</p> <p>११. Climber ले Lead climbing गर्दा Climber को अवस्थालाइ हेरि Loose डोरी छोड्ने ।</p> <p>१२. Climber संग निरन्तर Eye contact गर्ने ।</p> <p>१३. आरोही तोकिएको बिन्दुमा नपुगेसम्म बिले गरि रहने ।</p> <p>१४. Ice वा Rock climbing भए Belayer ले Safety anchor प्रयोग गर्ने ।</p> <p>१५. Climber Anchor मा पुगे पछि बिस्तारै Lowering गर्ने ।</p> <p>१६. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने ।</p> <p>१७. कार्यको अभिलेखीकरण गर्ने ।</p>	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> Lead climbing belay गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> Belay position मा बसेको । 	<p>Lead climbing belay</p> <ul style="list-style-type: none"> परिचय प्रयोग विधि ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामग्री (Required Tools/Equipment): Rope, Carabineer, Helmet, Harness, Shoes, Crampon.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- Belay गर्दा सावधानी अपनाउने ।

मोड्युल (Module) ३: पर्वतारोहण आधारभूत शीप (Fundamental Skill For Mountaineering)
सब-मोड्युल (Sub Module) ३.६: Belay
निर्दिष्ट कार्य (Task) ३.६.३: Top belay गर्ने ।
समय (Duration): सैद्धान्तिक ०.० घण्टा + व्यावहारिक २ घण्टा = २ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<p>१. आवश्यक जानकारी लिने ।</p> <p>२. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने ।</p> <p>३. जोखिमको पुर्वानुमान गर्ने ।</p> <p>४. Anchor बनाउने ठाँउ छान्ने ।</p> <p>५. Anchor बनाउने ।</p> <p>६. Anchor मा Safety लगाइ Belay गर्ने मिल्ने गरि Anchor भन्दा तल सजिलो गरि बस्ने ।</p> <p>७. Rope व्यवस्थापन गर्ने ।</p> <p>८. Anchor मा Carabiner द्वारा ATC Guide राखि Carabiner lock गर्ने ।</p> <p>९. डोरी मिलाइ (Climber तिरको डोरी Climbing संकेततिर र Belay गर्ने डोरी Belay संकेत तिर) Belay device मा राखी Screw gate carabiner राखि lock गर्ने ।</p> <p>१०. Belay system जाँच गर्ने ।</p> <p>११. Communication गर्ने ।</p> <p>१२. Belay on भनि आरोहण अनुमति दिने ।</p> <p>१३. Climber र Belayer को बीचमा एकअर्कमा सहकार्य तथा सुचना आदान प्रदान गर्ने ।</p> <p>१४. Climber संग Eye contact नटुटाउने ।</p> <p>१५. Climber तोकिएको बिन्दुमा नपुगेसम्म होसियारी पुर्वक Belay गरि रहने ।</p> <p>१६. Climber Anchor मा आइपुगेपछि Climber लाइ Proper safety मा राख्ने ।</p> <p>१७. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने ।</p> <p>१८. कार्यको अभिलेखीकरण गर्ने ।</p>	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> Top belay गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> Climber संग समन्वय गरेको । 	<p>Top belay</p> <ul style="list-style-type: none"> परिचय विधि ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): Rope, Carabineer, Helmet, Harness, Shoes, Crampon, Tape silling, Prussic code.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- Belay गर्दा सावधानी अपनाउने ।

मोड्युल (Module) ३: पर्वतारोहण आधारभूत शीप (Fundamental Skill For Mountaineering)

सब-मोड्युल (Sub Module) ३.६: Belay

निर्दिष्ट कार्य (Task) ३.६.४: Heap/Solder belay गर्ने ।

समय (Duration): सैद्धान्तिक ०.० घण्टा + व्यावहारिक १ घण्टा = १ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. जोखिमको पुर्वानुमान गर्ने । ४. Belay को लागि ठाँउ छान्ने । ५. पन्जा लगाउने । ६. खुट्टाले बलियो ठाँउमा टेकि पोजिसनमा बस्ने । ७. Heap/Solder मा बाकलो ज्याकेट अथवा झोला राख्ने । ८. डोरी Heap/Solder मा (ज्याकेट वा झोला माथि) राख्ने । ९. एक हातले आरोही भएको तिरको डोरी र अर्को हातले अर्को पट्टिको डोरी समात्ने । १०. आरोही चड्दा वा झार्दा Belayer ले डोरीलाई नियन्त्रण गर्ने । ११. आरोहीसंग संवाद आदन प्रदान गर्ने । १२. आरोही तोकिएको बिन्दुमा नपुगेसम्म Belay गरि रहने । १३. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । १४. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Heap/Solder Belay गर्ने • <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • Belay गर्ने व्यक्ति सुरक्षित भएको । • आरोहीसंग समन्वय गरेको । • अन्तराष्ट्रिय मापदण्ड अनुसार सामाग्री प्रयोग गरेको । 	<p>Hip/solder belay</p> <ul style="list-style-type: none"> • परिचय • प्रकार <ul style="list-style-type: none"> ➢ Solder belay ➢ Heap belay • प्रयोग • विधि • ध्यान दिनुपर्ने कुराहरु

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): डोरी, ज्याकेट, झोला ।

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- गुणस्तरीय डोरी प्रयोग गर्ने ।

मोड्युल (Module) ३: पर्वतारोहण आधारभूत शीप (Fundamental Skill For Mountaineering)
सब-मोड्युल (Sub Module) ३.६: Belay
निर्दिष्ट कार्य (Task) ३.६.५: Fireman belay गर्ने ।
समय (Duration): सैद्धान्तिक ०.० घण्टा + व्यावहारिक १ घण्टा = १ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामग्री संकलन गर्ने । ३. जोखिमको पुर्वानुमान गर्ने । ४. Belay गर्ने अगाडि आरोहण स्थल अनुसार हेल्मेट, सुज, क्राम्पोन, पञ्जा लगाउने । ५. Belay position मा उभिएर डोरी हातले समात्ने । ६. आरोही झार्ड गर्दा आरोहीको अवस्था हेरि डोरी खक्कुलो र कसिलो गर्ने । ७. आरोहीसंग संवाद आदन प्रदान गर्ने । ८. आरोही तोकिएको बिन्दुमा नपुगेसम्म Fireman belay गरि रहने । ९. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । १०. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Fireman belay गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • Belay गर्ने व्यक्ति सुरक्षित भएको । • आरोहीसंग समन्वय गरेको । 	<p>Fireman belay</p> <ul style="list-style-type: none"> • परिचय • प्रयोग • विधि • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामग्री (Required Tools/Equipment): पञ्जा, डोरी, हेल्मेट, सुज, क्राम्पोन ।

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- गुणस्तरीय डोरी प्रयोग गर्ने ।

मोड्युल (Module) ३: पर्वतारोहण आधारभूत शीप (Fundamental Skill For Mountaineering)

सब-मोड्युल (Sub Module) ३.७: Fundamental Climbing

विवरण (Description): यस सब-मोड्युलमा पेशागत पर्वतारोहण वा पर्वतारोहणको क्षेत्रका काम गर्ने पर्वतीय पथ प्रदर्शकलाई पर्वतारोहण लगायत Fundamental Climbing सिपको विकासका लागि आवश्यक पर्ने ज्ञान र सिप समावेश गरिएको छ ।

सब-मोड्युलर परिणाम (Sub Module Outcomes): विभिन्न विधि र सामाग्रीको प्रयोग गरी Fundamental Climbing सम्बन्धी ज्ञान र सिपमा सक्षम हुनेछन्।

कार्यहरू:

१. Gear familiarization गर्ने ।
२. Climbing call गर्ने ।
३. Climbing move technique गर्ने ।
४. Quickdraw मा डोरी click गर्ने ।
५. Counterbalance गर्ने ।
६. Fall factor analyze गर्ने ।
७. Bouldering गर्ने ।
८. Top rope climbing गर्ने ।
९. Lead climbing गर्ने ।

समय: ७ घण्टा (सै) + १७ घण्टा (व्या) = जम्मा २४ घण्टा

मोड्युल (Module) ३: पर्वतारोहण आधारभूत शीप (Fundamental Skill For Mountaineering)
सब-मोड्युल (Sub Module) ३.६: Fundamental Climbing
निर्दिष्ट कार्य (Task) ३.६.१: Gear familiarization गर्ने ।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक १ घण्टा = २ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. Climbing सामाग्रीको सूची तयार पार्ने । ४. Climbing सामाग्री (Gear) हरू संकलन गर्ने । ५. Climbing gear हरू प्रदर्शन गर्ने । ६. Gear हरू को नाम, प्रयोग गर्ने तरिका, गुणस्तर र उपयोग व्याख्या गर्ने । ७. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । ८. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Gear familiarization गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • सामाग्रीहरूको नाम जानकारी भएको । 	<p>Gear familiarization</p> <ul style="list-style-type: none"> • परिचय • प्रयोग • विधि • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment)

- प्रुसिक कोर्ड, टेप सिलिड, हेल्मेट, सन/स्नो ग्लास, पञ्जा, हार्नेस, लक तथा अनलक क्याराविनर, रनर, बिले डिभाइस, जुमर (एसेन्डर), आइस एक्स, आइस टुल, अल्पाइन बुट, क्राम्पोन, स्नो साबेल, क्यामिड डिभाइस, आइस स्क्रू, आइस ह्याम्बर, रक पिटन, स्नो वार ।

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- Gear familiarization गर्दा सावधानी अपनाउने ।

मोड्युल (Module) ३: पर्वतारोहण आधारभूत शीप (Fundamental Skill For Mountaineering)

सब-मोड्युल (Sub Module) ३.७: Fundamental Climbing

निर्दिष्ट कार्य (Task) ३.७.२: Climbing call गर्ने ।

समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक १ घण्टा = २ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. व्यक्तिगत सुरक्षा सामाग्री लगाउने । ४. Climber ले हार्नेसमा डोरी Connect गर्ने । ५. Belayer ले Belay device हार्नेसमा Connect गर्ने । ६. Belay device मा डोरी लगाउने । ७. Climber र Belayer बिच Cross जाँच गर्ने । ८. Climber ले Climbing on भनि जानकारी गराउने । ९. Belayer ले Belay on भनि जानकारी गराउने । १०. आरोहीले हात छोड्न वा आराम गर्नको लागि Take or Check भन्ने। ११. Belayer ले okay भनि Climber लाइ होल्ड गर्ने । १२. Climber गन्तब्यमा पुगेपछि Lower me भन्ने र Belayer ले बिस्तारै डोरी छोड्ने । १३. Climber झारि सके पछि म सुरक्षित छु भनि Rope free गर्ने । १४. Belayer ले Belay free गर्ने । १५. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । १६. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Climbing call गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • सुरक्षित स्थानमा पुगेको । • अन्तराष्ट्रिय मापडण्ड अनुसार सामाग्री प्रयोग गरेको । 	<p>Climbing call</p> <ul style="list-style-type: none"> • परिचय • प्रयोग • विधि • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): Rope, Helmet, Harness, Belay device.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- Climbing call गर्दा सावधानी अपनाउने

मोड्युल (Module) ३: पर्वतारोहण आधारभूत शीप (Fundamental Skill For Mountaineering)
सब-मोड्युल (Sub Module) ३.६: Fundamental Climbing
निर्दिष्ट कार्य (Task) ३.६.३: Climbing move technique गर्ने ।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक २ घण्टा = ३ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<p>१. आवश्यक जानकारी लिने ।</p> <p>२. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने ।</p> <p>३. व्यक्तिगत सुरक्षा सामाग्री लगाउने ।</p> <p>४. Climbing route अद्ययन गर्ने ।</p> <p>५. दाँया र बाँया हातले वालको Hold मा समात्ने ।</p> <p>६. दाँया र बाँया खुट्टाको औला Hold मा राख्ने ।</p> <p>७. वालमा चढादा दाँया हात छोडि माथिको Hold मा समात्ने ।</p> <p>८. दाँया खुट्टालाइ माथिको Hold मा सार्ने ।</p> <p>९. बाँया हात छोडि माथिको Hold मा समात्ने ।</p> <p>१०. बाँया खुट्टालाइ माथिको Hold मा सार्ने ।</p> <p>११. बाँया खुट्टाको औला अर्को Hold मा राखि बाँया हात खुल्ला गर्ने ।</p> <p>१२. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने ।</p> <p>१३. कार्यको अभिलेखीकरण गर्ने ।</p>	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> Climbing move technique गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> Climbing गरी गन्तव्यमा पुगेको। 	<p>Climbing move technique</p> <ul style="list-style-type: none"> परिचय प्रयोग प्रकार <ul style="list-style-type: none"> Heap in move Hand swap move Straight arms move Foot swap move ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): Helmet, Harness, Rock shoes, Chalk bag, Carabiner, Runner, Rope.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- Climbing move technique गर्दा सावधानी अपनाउने ।

मोड्युल (Module) ३: पर्वतारोहण आधारभूत शीप (Fundamental Skill For Mountaineering)
सब-मोड्युल (Sub Module) ३.६: Fundamental Climbing
निर्दिष्ट कार्य (Task) ३.६.४: Quickdraw मा डोरी Click गर्ने ।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक १ घण्टा = २ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. हातको पञ्जामा डोरी लिने । ४. डोरी भएको हातको तेस्रो औलाले तल तिर लोड दिने । ५. बुढी औलाले डोरीलाई तलबाट माथि लाने । ६. बुढी औलाले Quickdraw को Open gate मा थिचि डोरी Quickdraw मा लगाउने । ७. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । ८. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Quickdraw मा डोरी Click गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • Quickdraw मा डोरी Click गरेको । 	<p>Quickdraw मा डोरी Click</p> <ul style="list-style-type: none"> • परिचय • प्रयोग • विधि • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment)

- Helmet, Harness, Rock shoes, Chalk bag, Carabiner, Runner, Rope.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- Quickdraw मा डोरी click गर्दा सावधानी अपनाउने ।

मोड्युल (Module) ३: पर्वतारोहण आधारभूत शीप (Fundamental Skill For Mountaineering)

सब-मोड्युल (Sub Module) ३.६: Fundamental Climbing

निर्दिष्ट कार्य (Task) ३.६.५: Counter balance गर्ने । (Wall & Rock)

समय (Duration): सैद्धान्तिक ०.० घण्टा + व्यावहारिक १ घण्टा = १ घण्टा

कार्य चरणहरु (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामग्री संकलन गर्ने । ३. Wall मा Climbing गरि Top मा पुग्ने । ४. हात खुल्ला गरि शरिरलाई पछाडि लाने । ५. खुट्टालाइ करिब १ फुट फरकमा सिधा राख्ने । ६. Body 'L' shape हुने गरि दुबै खुट्टाले Wall/Rock मा टेक्ने। ७. Body 'L' shape मा राखि डोरीको Balance मा पैताला सारि तल झार्ने । ८. प्रयोग भएका औजार उपकरणहरु सफा गरी भण्डारण गर्ने । ९. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Counter balance गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • शरिर Balance गरी तल झारेको । 	<p>Counter balance</p> <ul style="list-style-type: none"> • परिचय • प्रयोग • विधि • ध्यान दिनुपर्ने कुराहरु

औजार, उपकरण र सामग्री (Required Tools/Equipment): Helmet, Harness, Rock shoes, Chalk bag, Carabiner, Runner, Rope.

सुरक्षा तथा सावधानीहरु (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरु प्रयोग गर्ने ।
- Counter balance गर्दा सावधानी अपनाउने ।

मोड्युल (Module) ३: पर्वतारोहण आधारभूत शीप (Fundamental Skill For Mountaineering)

सब-मोड्युल (Sub Module) ३.६: Fundamental Climbing

निर्दिष्ट कार्य (Task) ३.६.६: Fall factor analyze गर्ने । (Wall & Rock)

समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक १ घण्टा = २ घण्टा

कार्य चरणहरु (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. Climbing sport को Slope जाँच गर्ने। ४. Climber देखी Anchor र Ground बिचको दुरीको अनुपात मापन गर्ने । ५. Wall को Slope र दुरी हेरि Fall factor अनुपात मापन गर्ने । ६. Risk अनुमान गरि सचेत हुने । ७. प्रयोग भएका औजार उपकरणहरु सफा गरी भण्डारण गर्ने । ८. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Fall factor analyze गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • अनुपात मापन गरेको । 	<p>Fall factor analyze</p> <ul style="list-style-type: none"> • परिचय • विधि • ध्यान दिनुपर्ने कुराहरु

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): Helmet, Harness, Rock shoes, Chalk bag, Carabiner, Runner, Rope, pencil, Notebook.

सुरक्षा तथा सावधानीहरु (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरु प्रयोग गर्ने ।
- Fall factor analyze गर्दा सावधानी अपनाउने ।

मोड्युल (Module) ३: पर्वतारोहण आधारभूत शीप (Fundamental Skill For Mountaineering)

सब-मोड्युल (Sub Module) ३.६: Fundamental Climbing

निर्दिष्ट कार्य (Task) ३.६. ६: Bouldering गर्ने । (Wall & Rock)

समय (Duration): सैद्धान्तिक ०.० घण्टा + व्यावहारिक २ घण्टा = २ घण्टा

कार्य चरणहरु (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. हेल्मेट, चक ब्याग र सुज लगाउने । ४. भुइमा Form mattress राख्ने । ५. Climbing move technique दृढ़ारा Wall/Rock bouldering गर्ने । ६. प्रयोग भएका औजार उपकरणहरु सफा गरी भण्डारण गर्ने । ७. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Wall/Rock bouldering गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • सुरक्षित स्थानमा पुगेको अनुपात मापन गरेको । 	<p>Bouldering</p> <ul style="list-style-type: none"> • परिचय • विधि • ध्यान दिनुपर्ने कुराहरु

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): Helmet, Rock shoes, Chalk bag.

सुरक्षा तथा सावधानीहरु (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरु प्रयोग गर्ने ।
- Wall/Rock bouldering गर्दा सावधानी अपनाउने ।

मोड्युल (Module) ३: पर्वतारोहण आधारभूत शीप (Fundamental Skill For Mountaineering)
सब-मोड्युल (Sub Module) ३.६: Fundamental Climbing
निर्दिष्ट कार्य (Task) ३.६.८: Top rope climbing गर्ने । (Wall & Rock)
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक ४ घण्टा = ५ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. व्यक्तिगत सुरक्षा सामाग्री लगाउने । ४. हार्नेसको Belay loop मा Figure 8 follow through द्धारा डोरी जोड्ने । ५. Belayer तयार हुने । ६. Belayer र Climber को बिचमा Cross जाँच गर्ने । ७. Belayer ले Belay सुरु गरे पछि Hold हरूको प्रयोग गर्दा Climbing move technique द्धारा आरोहीले Climbing गर्ने । ८. Fall हुने अवस्था वा थाकेको खण्डमा Take वा Check भनि Belayer लाइ Hold गर्न लगाउने । ९. गन्तव्य (Anchor) मा पुगे पछि Take भनि Hold गर्न लगाउने । १०. Lower me भनि Counter balance विधि द्धारा तल झर्ने । ११. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । १२. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Top rope climbing गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • सुरक्षित साथ Top rope climbing गरेको । 	<p>Top rope climbing</p> <ul style="list-style-type: none"> • परिचय • Move • विधि • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): Rope, Harness, Helmet, Shoes, Chalk, Chalk bag.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- Top rope climbing गर्दा सावधानी अपनाउने ।

मोड्युल (Module) ३: पर्वतारोहण आधारभूत शीप (Fundamental Skill For Mountaineering)

सब-मोड्युल (Sub Module) ३.७: Fundamental Climbing

निर्दिष्ट कार्य (Task) ३.७.१: Lead climbing गर्ने | (Wall & Rock)

समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक ४ घण्टा = ५ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने। २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने। ३. व्यक्तिगत सुरक्षा सामाग्री लगाउने। ४. हार्नेसको Belay loop मा Figure 8 follow through द्धारा डोरी जोड्ने। ५. Belayer तयार हुने। ६. Belayer र Climber को बिचमा Cross जाँच गर्ने। ७. Climbing route अध्ययन गर्ने। ८. Quickdraw हार्नेसमा Racking राख्ने। ९. Belayer ले Belay सुरु गरे पछि Hold हरूको प्रयोग गर्दै Climbing move technique द्धारा Climbing गर्ने। १०. प्रत्येक Bolt मा Quickdraw click गरि डोरीलाइ Quickdraw मा click गर्दै Climbing गर्ने। ११. Fall हुने वा थाकेको अवस्थामा Take वा Check भानि Belayer लाइ Hold गर्न लगाउने। १२. Anchor मा पुगे पछि Take भनी Hold गर्न लगाउने। १३. Lower me भनी Counter balance विधि द्धारा तल झार्ने। १४. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने। १५. कार्यको अभिलेखीकरण गर्ने। 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Lead climbing गर्ने। <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • सुरक्षित साथ Lead climbing गरेको। 	<p>Lead climbing</p> <ul style="list-style-type: none"> • परिचय • विधि • द्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): Rope, Harness, Helmet, Shoes, Chalk, Chalk bag, Quickdraw.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने।
- Lead climbing गर्दा सावधानी अपनाउने।

मोड्युल (Module) ४:

ग्रीष्मकालीन शीप (Summer Skill)

मोड्युल (Module) ४: ग्रीष्मकालिन शीप (Summer Skill)

सब-मोड्युल (Module) ४.१: Group Guiding Skill

विवरण (Description): यस सब-मोड्युलमा पेशागत पर्वतारोहण वा पर्वतारोहणको क्षेत्रका काम गर्ने पर्वतीय पथ प्रदर्शकलाई आवश्यक पर्ने Group guiding skill गर्नेको लागि प्रयोग हुने सामाग्री, प्रयोग विधिसँग सम्बन्धित आवश्यक ज्ञान र सिप समावेश गरिएको छ ।

सब-मोड्युल परिणाम (Sub Module Outcomes): विभिन्न विधि र सामाग्रीको प्रयोग गरी Group guiding skill गर्ने ज्ञान र सिपमा सक्षम हुनेछन्।

कार्यहरू:

१. कामदारको व्यवस्थापन गर्ने ।
२. वासस्थान तथा खाना व्यवस्थापन गर्ने ।
३. यातायात व्यवस्थापन गर्ने ।
४. दैनिक ब्रिफिङ गर्ने ।
५. Clients र Staff हरुको निरीक्षण गर्ने ।
६. गन्तव्यको अवस्था जाँच गर्ने।
७. मार्गको वैकल्पिक योजना बनाउने ।
८. Back pack गर्ने।

समय : ७ घण्टा (से) + १३ (व्या) = जम्मा २० घण्टा

मोड्युल (Module) ४: ग्रीष्मकालीन शीप (Summer Skill)
सब-मोड्युल (Sub Module) ४.१: Group Guiding Skill
निर्दिष्ट कार्य (Task) ४.१.१: कामदारको व्यवस्थापन गर्ने ।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक २ घण्टा = ३ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. Group size अनुसार कामदारको व्यवस्था गर्ने। ४. कामदारहरूलाई आ-आफ्नो कामको जिम्मा दिने। ५. यात्रा किंतु दिनको हो र कहाँ जाने भनेर कामदारहरूलाई जानकारी दिने। ६. कामदारहरूको क्षमता अनुसारको मात्र काम दिने। ७. कामदारहरूको व्यक्तिगत विवरण संकलन गर्ने। ८. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । ९. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • कामदारको व्यवस्थापन गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • Group size अनुसार कामदारहरूको सुची तयार गरेको । • कामदारहरूको क्षमता अनुसारको काम गराएको । • कामदारहरूको व्यक्तिगत विवरण संकलन गरेको । 	<p>कामदारको व्यवस्थापन</p> <ul style="list-style-type: none"> • परिचय • विधि • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): Pen, Notebook, Cell Phone.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- काममा लैजानु अघि स्वास्थ्य अवस्थाबाटे जानकारी लिनो।
- व्यक्तिगत सुरक्षा सामाग्रीको प्रयोग गर्ने ।

मोड्युल (Module) ४: ग्रीष्मकालीन शीप (Summer Skill)
सब-मोड्युल (Sub Module) ४.१: Group Guiding Skill
निर्दिष्ट कार्य (Task) ४.१. २: वासस्थान तथा खाना व्यवस्थापन गर्ने ।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक १ घण्टा = २ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<p>१. आवश्यक जानकारी लिने ।</p> <p>२. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने ।</p> <p>३. Room को लागि अग्रिम फोन गरेर group size र Client को माग अनुसार Single / Double room को inquiry गर्ने।</p> <p>४. Room book गर्ने।</p> <p>५. Camping trip भए Single / Double tent को व्यवस्थापन गर्ने।</p> <p>६. Tent हरु सफा र सुरक्षित संग राख्ने ।</p> <p>७. खानाको समय टुङ्गो गरि Order लिने ।</p> <p>८. Order अनुसार खाना दिने ।</p> <p>९. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने ।</p> <p>१०. कार्यको अभिलेखीकरण गर्ने ।</p>	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> वासस्थान तथा खाना व्यवस्थापन गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> Group size अनुसार room/tent व्यावस्थापन गरेको । Client को माग अनुसारको Single/ Double को व्यवस्थापन गरेको । 	<p>वासस्थान तथा खाना व्यवस्थापन</p> <ul style="list-style-type: none"> परिचय ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment)

- Pen, Notebook, Menu, Cell Phone, Tent.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- लजहरुमा बस्दा सावधानी अपनाउने ।
- Tent टाँगदा सावधानी अपनाउने ।

मोड्युल (Module) ४: ग्रीष्मकालीन शीप (Summer Skill)
सब-मोड्युल (Sub Module) ४.१: Group Guiding Skill
निर्दिष्ट कार्य (Task) ४.१. ३: यातायात व्यवस्थापन गर्ने ।
समय (Duration): सैद्धान्तिक ०.० घण्टा + व्यावहारिक २ घण्टा = २ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<p>१. आवश्यक जानकारी लिने ।</p> <p>२. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने ।</p> <p>३. यात्रामा जानु पुर्व यातायातको जानकारी लिने ।</p> <p>४. Group संख्याको यकिन गर्ने ।</p> <p>५. Plane मा जाने भए आग्रिम टिकट बुक गरेर टिकट बनाउने ।</p> <p>६. जिप, बस वा माइक्रो बसमा जाने भए आग्रिम बुक गरि राख्ने ।</p> <p>७. यातायातको माध्यमद्वारा यात्रा गर्नु पुर्व जाने स्थानको यकिन गर्ने ।</p> <p>८. यात्रा गर्नु पुर्व भौगोलिक तथा मौसमको अवस्थाबारे जानकारी लिने ।</p> <p>९. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने ।</p> <p>१०. कार्यको अभिलेखीकरण गर्ने ।</p>	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> यातायात व्यवस्थापन गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> Group size अनुसार यातायातको व्यवस्था गरेको । यात्रा गर्नु पुर्व भौगोलिक तथा मौसमको अवस्थाबारे जानकारी लिएको । 	<p>यातायात व्यवस्थापन</p> <ul style="list-style-type: none"> परिचय विधि ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment)

- Pen, Notebook, Cell Phone, Laptop.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- यातायातको साधन प्रयोग गर्दा सावधानी अपनाउने ।

मोड्युल (Module) ४: ग्रीष्मकालीन शिप (Summer Skill)
सब-मोड्युल (Sub Module) ४.१: Group Guiding Skill
निर्दिष्ट कार्य (Task) ४.१.४: दैनिक ब्रिफिंग गर्ने ।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक २ घण्टा = ३ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<p>१. आवश्यक जानकारी लिने ।</p> <p>२. आवश्यक औजार, उपकरण र सामाग्रीहरू संकलन गर्ने ।</p> <p>३. दैनिक अभियानिकरणको लागि खानाआधि वा खानापछि भेला गर्ने ।</p> <p>४. प्रत्येक दिनको प्रतिक्रिया संकलन गर्ने ।</p> <p>५. यात्राको समय, यात्राको दुरी र यात्राको गन्तव्यसहित अर्को दिनको लागि दैनिक क्रियाकलाप बनाउने ।</p> <p>६. यात्राका लागि मौसम अनुसारको कपडा छनोट गर्ने ।</p> <p>७. पानी र नास्ताको व्यवस्था गर्ने ।</p> <p>८. मनोरम भौगोलिक र प्राकृतिक स्थलको जानकारी प्रदान गर्ने ।</p> <p>९. यात्राको सम्भावित जोखिमको बारेमा सुचित गर्ने ।</p> <p>१०. Client तथा कामदारलाई सम्भावित जोखिमबाट बचाउन तरिका सिकाउने ।</p> <p>११. यात्राको क्रममा भैई परी आउने जोखिम न्युनिकरणको लागि तत्काल कार्यस्थालमै ब्रिफिंग गर्ने।</p> <p>१२. Client र Staff संगै अथवा छुट्टा छुट्टै ब्रिफिंग गर्ने।</p> <p>१३. प्रयोग भएका औजार उपकरणहरू सफा गरी अण्डारण गर्ने ।</p> <p>१४. कार्यको अभिलेख राख्ने।</p>	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> दैनिक ब्रिफिंग गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> सबैले बुझ्ने गरि प्रष्टसंग ब्रिफिंग गरेको । 	<p>दैनिक ब्रिफिंग</p> <ul style="list-style-type: none"> परिचय विधि ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment)

- नोटकपी, कलम, नक्सा, फोन ।

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- दैनिक ब्रिफिंग गर्दा छुट्टन सक्ने कुरामा ध्यान दिने ।

मोड्युल (Module) ४: ग्रीष्मकालीन शिप (Summer Skill)
सब-मोड्युल (Sub Module) ४.१: Group Guiding Skill
निर्दिष्ट कार्य (Task) ४.१.५: Client र Staff हरुको निरीक्षण गर्ने ।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक १ घण्टा = २ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<p>१. आवश्यक जानकारी लिने ।</p> <p>२. आवश्यक औजार, उपकरण र सामग्री संकलन गर्ने ।</p> <p>३. यात्रा सफल पार्न यात्राको अवधी भरी Client र Staff को लागि कामकार्यको विभजानसंगै काम गर्नेको लागि नितिनियम बनाउने ।</p> <p>४. Group संख्याको यकिन गर्ने।</p> <p>५. यात्रामा जानु पुर्व Client र Staff हरुको स्वास्थ्य स्थितिबारे जानकारी लिने।</p> <p>६. दैनिक खानपिनमा केही समस्या छ/ छैन जानकारी लिने।</p> <p>७. Client वा Staff लाई यात्राको क्रममा केही चोटपटक लागेमा प्रथामिक उपचार गरिदिने।</p> <p>८. Client वा Staff लाई स्वास्थ्यमा समस्या देखिए निगरानीमा राख्ने ।</p> <p>९. Client वा Staff ले डाक्टरको सल्लाह अनुसारको औषधी खाईरहेको छ भने आफ्नो निगरानीमा राखी औषधी खाए नखाएको जानकारी लिने।</p> <p>१०. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने ।</p> <p>११. कार्यको अभिलेख राख्ने।</p>	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> Client र Staff हरुको निरीक्षण गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> Client र Staff अवस्था स्वास्थ्य भएको । 	<p>Client र Staff हरुको निरीक्षण</p> <ul style="list-style-type: none"> परिचय विधि ध्यान दिनुपर्ने कुराहरु

औजार, उपकरण र सामग्री (Required Tools/Equipment)

- Notebook, Pen, Pencil, Phone.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षामा ध्यान दिने ।

मोड्युल (Module) ४: ग्रीष्मकालीन शीप (Summer Skill)
सब-मोड्युल (Sub Module) ४.१: Group Guiding Skill
निर्दिष्ट कार्य (Task) ४.१. ६: गन्तव्यको अवस्था जाँच गर्ने।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक २ घण्टा = ३ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने। २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने। ३. गन्तव्यको भौगोलिक स्थितिको अवस्थाबारे जानकारी लिने। ४. गन्तव्यको अवस्था बुझनलाई स्थानियहरूसंग समन्वय गर्ने। ५. गन्तव्यसम्म पुग्नलाई यातायातको व्यवस्थापन गर्ने। ६. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने। ७. कार्यको अभिलेख राख्ने। 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • गन्तव्यको अवस्था जाँच गर्ने। <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • भौगोलिक स्थितिको जानकारी लिएको। • स्थानियहरूसंग समन्वय गरेको। 	<p>गन्तव्यको अवस्था जाँच</p> <ul style="list-style-type: none"> • परिचय • विधि • ध्यान दिनुपर्ने कुराहरु

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment)

- Notebook, Pen, Pencil, MAP, Phone.

सुरक्षा तथा सावधानीहरु (Safety/Precautions)

- गन्तव्यको अवस्था जाँच गर्दा सावधनी अपनाउने।

मोड्युल (Module) ४: ग्रीष्मकालीन शीप (Summer Skill)
सब-मोड्युल (Sub Module) ४.१: Group Guiding Skill
निर्दिष्ट कार्य (Task) ४.१.६: मार्गको वैकल्पिक योजना बनाउने ।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक २ घण्टा = ३ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<p>१. आवश्यक जानकारी लिने ।</p> <p>२. आवश्यक औजार, उपकरण र सामग्री संकलन गर्ने ।</p> <p>३. यात्रा गर्दा बाटोमा भैईपरी आउने समस्याको समाधानको निम्नि वैकल्पिक मार्गको योजना बनाउने ।</p> <p>४. वैकल्पिक मार्गको योजना बनाउनु पुर्व टिमको अवस्था बारे बुझ्ने।</p> <p>५. टिमको अवस्था हेरेर वैकल्पिक योजनाको तयारी गर्ने।</p> <p>६. वैकल्पिक योजनाको तयार गर्दा स्थानियहरूसंग जानकारी लिने।</p> <p>७. वैकल्पिक योजना तयार गर्दा हुन सक्ने सम्भावित जोखिमहरूको मुल्याङ्कन गर्ने।</p> <p>८. जोखिम न्युनिकरणको लागि आवश्यक तयारी गर्ने।</p> <p>९. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने ।</p> <p>१०. कार्यको अभिलेख राख्ने।</p>	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> मार्गको वैकल्पिक योजना बनाउने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> यात्रा गर्दा बाटोमा भैईपरी आउने समस्याको समाधानको निम्नि वैकल्पिक मार्गको योजना बनाएको। 	<p>मार्गको वैकल्पिक योजना</p> <ul style="list-style-type: none"> परिचय विधि ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामग्री (Required Tools/Equipment)

- Notebook, Pen, Pencil, MAP, Phone.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- मार्गको वैकल्पिक योजना बनाउदा सावधानी अपनाउने ।

मोड्युल (Module) ४: ग्रीष्मकालीन शीप (Summer Skill)
सब-मोड्युल (Sub Module) ४.१: Group Guiding Skill
निर्दिष्ट कार्य (Task) ४.१.८: Bag pack manage गर्ने।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक १ घण्टा = २ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने। २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने। ३. यात्रामा जानु पुर्व सामाग्रीको सूची तयार गर्ने। ४. सूची अनुसार सामाग्री भए नभएको यकिन गर्ने। ५. दैनिक रूपमा चाहिने सामान छुट्याउने। ६. दैनिक रूपमा चाहिने सामानहरू फर्मुला दृधारा Pack गर्ने। ७. दैनिक नयाहिने Duffle bag मा नभिइने तरिकाले Pack गर्ने। ८. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने। ९. कार्यको अभिलेख राख्ने। 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Bag pack manage गर्ने। <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • ABCDEF को फर्मुला अनुसार Bag pack गरेको। 	<p>Bag pack mange</p> <ul style="list-style-type: none"> • परिचय • ABCDEF को फर्मुला <ul style="list-style-type: none"> ➤ A - ASSESSABLE, ➤ B - BALANCE, ➤ C - COMPRESTION, ➤ D - DRY, ➤ E - EVERYTHING IN, ➤ F - FUEL on Bottom • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment)

- नोटकपी, कलम, मोबाईल, यात्रामा चाहिने सम्पुर्ण सामाग्रीहरू; झोला, स्लिपिङ व्याग, जुता, ज्याकेट, पार्स्निट, मोजा, पञ्जा, चस्मा, बेडिङ, प्लास्टिक र कपडाहरू।

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- Bag Pack गर्दा प्लास्टिकको प्रयोग गरी नभिइने तरिकाले Pack गर्ने।

मोड्युल (Module) ४: ग्रीष्मकालीन शीप (Summer Skill)

मोड्युल) Sub Module (४.२: पर्वतीय मौसम अध्ययन (Mountain Meteorology)

विवरण (Description): यस सब-मोड्युलमा पेशागत पर्वतारोहण वा पर्वतारोहणको क्षेत्रका काम गर्ने पर्वतीय पथ प्रदर्शकलाई पर्वतीय मौसम (Mountain Meteorology) अध्ययन गर्ने आवश्यक पर्वतीय पथ जान र सिप समावेश गरिएको छ ।

सब-मोड्युल परिणाम (Sub Module Outcomes): विभिन्न विधि तथा सामाग्रीहरूको प्रयोग गरी पर्वतीय मौसम (Mountain Meteorology) अध्ययन सम्बन्धित जान र सिपमा सक्षम हुनेछन्।

कार्यहरू:

१. वर्तमान मौसमको अवस्था अध्ययन गर्ने ।
२. Wind patterns अध्ययन गर्ने ।
३. Weather forecasting गर्ने ।

समय २ घण्टा (सै) + ६ घण्टा (व्या) = ८ घण्टा

मोड्युल (Module) ४: ग्रीष्मकालीन शीप (Summer Skill)
सब-मोड्युल (Sub Module) ४.२: पर्वतीय मौसम अध्ययन (Mountain Meteorology)
निर्दिष्ट कार्य (Task) ४.२.१: वर्तमान मौसमको अवस्था अध्ययन गर्ने ।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक १ घण्टा = २ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामग्री संकलन गर्ने । ३. तापमान, आद्रता, हावाको चाप, वर्षा, हावाको गति र हावा चलेको दिशाबाटे अवलोकन गर्ने । ४. यात्रामा जानुपर्ने Area को बारेमा सुचना संकलन गर्ने । ५. त्यस क्षेत्रको भू-बनौट अध्ययन गर्ने । ६. यात्राको समयबाटे जानकारी लिने । ७. सम्भावित वातावरणीय तथा प्राकृतिक प्रकोपको बारेमा पुर्वानुमान गर्ने । ८. सम्बन्धित विषय विज्ञ वा मौसम अनुमानको जानकारी लिने । ९. Risk management को लागि पुर्वतयारी गर्ने । १०. दैनिक मौसमबाटे Internet मा अध्यवधिक हुने । ११. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । १२. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • वर्तमान मौसमको अवस्था अध्ययन गर्ने <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • मौसमको अनुमान गरि सुरक्षित रहेको । 	<p>वर्तमान मौसमको अवस्था अध्ययन</p> <ul style="list-style-type: none"> • परिचय • विधि • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामग्री (Required Tools/Equipment): Computer, Phone, Pencil, Note Book.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- वर्तमान मौसमको अवस्था अध्ययन गर्दा सावधानी अपनाउने ।

मोड्युल (Module) ४: ग्रीष्मकालीन शीप (Summer Skill)
सब-मोड्युल (Sub Module) ४.२: पर्वतीय मौसम अध्ययन (Mountain Meteorology)
निर्दिष्ट कार्य (Task) ४.२.२: Wind patterns अध्ययन गर्ने ।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक २ घण्टा = ३ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<p>१. आवश्यक जानकारी लिने ।</p> <p>२. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने ।</p> <p>३. हावा लाग्ने डाँडामा जाने ।</p> <p>४. डाँडाको टुप्पामा गइ उभिएर टुप्पाबाट तलतिर फर्कि बादलको गति र चाल महसुस गर्ने ।</p> <p>५. रुखको पातको चाल हेरि Wind direction पता लगाउने ।</p> <p>६. रुमालको एक छेत हातले समाइ हात टाउको माथि सिधा लगी रुमाल कुन दिशा तर्फ उडाउछ हेर्ने ।</p> <p>७. Anemometer को प्रयोग गरि Wind direction र pressure पता लगाउने ।</p> <p>८. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने ।</p> <p>९. कार्यको अभिलेखीकरण गर्ने ।</p>	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> Wind patterns अध्ययन गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> Wind को गति र दिशा पता लगाएको । 	<p>Wind patterns अध्ययन</p> <ul style="list-style-type: none"> परिचय विधि ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment)

- Anemometer, Computer, Pencil, Paper, Chart Paper.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- Wind direction and pressure अध्ययन गर्दा सावधानी अपनाउने।

मोड्युल (Module) ४: ग्रीष्मकालीन शीप (Summer Skill)
सब-मोड्युल (Sub Module) ४.२: पर्वतीय मौसम अध्ययन (Mountain Meteorology)
निर्दिष्ट कार्य (Task) ४.२.३: Weather forecasting गर्ने ।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक २ घण्टा = ३ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामग्री संकलन गर्ने । ३. हावाको आद्रता, तापक्रम अध्ययन गर्ने । ४. वादलको आकृति, उचाइ र रडग अध्ययन गर्ने । ५. मौसम पुर्व अनुमान गर्ने । ६. Device हरू प्रयोग गरि मौसम स्थिति पता लगाउने । ७. प्रतिवेदन अध्ययन गरी Weather forecasting गर्ने । ८. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । ९. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Weather forecasting गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • मौसम पुर्वानुमान गरी Weather forecasting गरेको । 	<p>Weather forecasting</p> <ul style="list-style-type: none"> • परिचय • बादलको प्रकार • Device को प्रयोग गर्ने विधि • Weather forecasting गर्ने विधि • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामग्री (Required Tools/Equipment): Barometer, Computer, Phone, Pencil, Paper, Chart Paper.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- Weather forecasting गर्दा सावधानी अपनाउने ।

मोड्युल (Module) ४: ग्रीष्मकालीन शीप (Summer Skill)

सब-मोड्युल (Sub Module) ४.३: पर्वतीय नक्सा(MAP & Navigation)

विवरण (Description): यस सब-मोड्युलमा पेशागत लमा पर्वतारोहण वा पर्वतारोहणको क्षेत्रका काम गर्ने पर्वतीय पथ प्रदर्शकलाई पर्वतारोहणका क्रममा पर्वतीय नक्सा (MAP & Navigation) संग सम्बन्धीत ज्ञान र सिपहरु समावेश गरिएको छ ।

सब-मोड्युल परिणाम (Sub Module Outcomes): विभिन्न विधि तथा सामाग्रीहरूको प्रयोग गरी पर्वतीय नक्सा (MAP & Navigation) सम्बन्धी ज्ञानमा पोख्त बनाउने ।

कार्यहरू:

१. भौगोलिक जानकारी लिने ।
२. स्थानिय जानकारी लिने ।
३. आवश्यक सामाग्री संकलन गर्ने ।
४. नक्सा अध्ययन गर्ने ।
५. Compass प्रयोग गर्ने ।
६. GPS प्रयोग गर्ने ।
७. E-Navigation गर्ने ।
८. परम्परागत नेभिगेसन गर्ने ।
९. अक्षांस र देशान्तरको अध्ययन गर्ने ।
१०. संकेत चिन्हहरू प्रयोग गर्ने ।

समय २० घण्टा (सै) + ५६ घण्टा (व्या) = ७६ घण्टा

मोड्युल (Module) ४: ग्रीष्मकालीन शीप (Summer Skill)
सब-मोड्युल (Sub Module) ४.३: पर्वतीय नक्सा (MAP & Navigation)
निर्दिष्ट कार्य (Task) ४.३.१: भौगोलिक जानकारी लिने ।
समय (Duration): सैद्धान्तिक २ घण्टा + व्यावहारिक ५ घण्टा = ७ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. आरोहणमा जादा पुर्व सम्बन्धित क्षेत्रको नक्सामा निम्न विवरणहरू रामोसँग अद्ययन गर्ने: <ul style="list-style-type: none"> ४. बाटोको सङ्केत • सडक, क्याम्पिङ स्थलको संकेत, • खोला, नदी, ठाउँका नाम, उचाइको संकेत, • आक्षांश र देशान्तर, • नक्सामा सबै कुरा पहिचान गर्न नसकिएमा अनलाईन नक्सा अद्ययन गर्ने । ५. माथिका विवरणहरू समेटेको नक्सा आफ्नो डायरीमा कोर्ने । ६. जमीनको भौगोलिक बनावट र अन्य सम्बन्धित कुराहरू हेर्न नक्साको प्रयोग गर्ने । ७. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । ८. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • भौगोलिक जानकारी लिने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • सम्बन्धित क्षेत्रको नक्सामा अद्ययन गरेको । • अनलाईन नक्सा अद्ययन गरेको । • विवरणहरू सहितको नक्सा कोरेको । 	<p>भौगोलिक जानकारी</p> <ul style="list-style-type: none"> • परिचय • प्रकार • विधि । • ध्यान दिनुपर्ने कुराहरू ।

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): फोन, पेन्सिल, नोटकपी, सम्बन्धित क्षेत्रको नक्सा, कम्पास ।

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- सम्बन्धित क्षेत्रको नक्सा प्रयोग गर्दा सावधानी अपनाउने।

मोड्युल (Module) ४: ग्रीष्मकालीन शीप (Summer Skill)
सब-मोड्युल (Sub Module) ४.३: पर्वतीय नक्सा (MAP & Navigation)
निर्दिष्ट कार्य (Task) ४.३.२: स्थानिय जानकारी लिने ।
समय (Duration): सैदृधान्तिक २ घण्टा + व्यावहारिक ५ घण्टा = ७ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामग्री संकलन गर्ने । ३. यात्रामा जानु पुर्व सम्बन्धित क्षेत्रको स्थानियवासीहरूको सम्पर्क नम्बर खोज्ने । ४. स्थानियवासीहरूलाई फोन गर्ने । ५. फोन मार्फत निम्न विवरणहरू जानकारी लिने: <ul style="list-style-type: none"> • Camping स्थलको जानकारी, • सडकको जानकारी, • ठाउँका नाम, उचाईको जानकारी, • खाना र वासको अवस्थाको जानकारी । ६. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । ७. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • स्थानिय जानकारी लिने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • फोन मार्फत आवश्यक विवरणहरूको जानकारी त्रिएको । 	<p>स्थानिय जानकारी</p> <ul style="list-style-type: none"> • परिचय • द्यान दिनुपर्ने कुराहरू ।

औजार, उपकरण र सामग्री (Required Tools/Equipment): फोन, पेन्सिल, नोटकपी, सम्बन्धित क्षेत्रको नक्सा, कम्पास।

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- स्थानिय जानकारी लिदा विशेष ध्यान दिने ।

मोड्युल (Module) ४: ग्रीष्मकालीन शीप (Summer Skill)
सब-मोड्युल (Sub Module) ४.३: पर्वतीय नक्सा (MAP & Navigation)
निर्दिष्ट कार्य (Task) ४.३.३: आवश्यक सामग्री संकलन गर्ने ।
समय (Duration): सैद्धान्तिक २ घण्टा + व्यावहारिक ५ घण्टा = ७ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<p>१) आवश्यक जानकारी लिने ।</p> <p>१. आवश्यक औजार, उपकरण र सामग्री संकलन गर्ने ।</p> <p>२. निम्न सामग्रीहरूको सुची तयार गर्ने:</p> <ul style="list-style-type: none"> • नक्सा, • कम्पास, • GPS device, • Mobile मा Navigation & Compass app, • Pencil, • Paper, • Head light. <p>३. सुची अनुसारको सामग्रीहरू भए नभएको यकिन गर्ने ।</p> <p>४. सुची अनुसारको सामग्रीहरू Pack गर्ने ।</p> <p>५. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने ।</p> <p>६. कार्यको अभिलेखीकरण गर्ने ।</p>	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • आवश्यक सामग्री संकलन गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • सुची अनुसारको सामग्रीहरू pack गरेको । 	<p>आवश्यक सामग्री संकलन</p> <ul style="list-style-type: none"> • परिचय • विधि • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामग्री (Required Tools/Equipment): नक्सा, कम्पास, GPS device, Mobile, Pencil, Paper, Head light, नोटकपी ।

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- सामग्रीहरू नछुटाउन सावधानी अपनाउने।

मोड्युल (Module) ४: ग्रीष्मकालीन शीप (Summer Skill)
सब-मोड्युल (Sub Module) ४.३: पर्वतीय नक्सा (MAP & Navigation)
निर्दिष्ट कार्य (Task) ४.३.४: नक्सा अध्ययन गर्ने ।
समय (Duration): सैद्धान्तिक २ घण्टा + व्यावहारिक ५ घण्टा = ७ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामग्री संकलन गर्ने । ३. सम्बन्धित क्षेत्रको भौगोलिक नक्सा लिने । ४. नक्सामा दिइएको निम्न विवरणहरू अध्ययन गर्ने: <ul style="list-style-type: none"> • नक्साको संकेत, • Index, • MAP scale, • Contour line, • Contour interval, • आक्षांश र देशान्तर ५. जमीनको भौगोलिक बनावट र अन्य सम्बन्धित कुराहरु हेन नक्साको प्रयोग गर्ने । ६. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । ७) कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • नक्सा अध्ययन गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • विधिवत तरिकाले नक्सा अध्ययन गरेको । 	<p>नक्सा अध्ययन</p> <ul style="list-style-type: none"> • परिचय • प्रकार • विधि • नक्सा Setting गर्ने विधि • ध्यान दिनुपर्ने कुराहरु

औजार, उपकरण र सामग्री (Required Tools/Equipment): पेन्सिल, नोटकपी, नक्सा, Compass, Clear Bag.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- नक्साको अध्ययन गर्दा सावधानी अपनाउने ।
- नक्सालाई भिजनेबाट जोगाउने ।

मोड्युल (Module) ४: ग्रीष्मकालीन शीप (Summer Skill)
सब-मोड्युल (Sub Module) ४.३: पर्वतीय नक्सा (MAP & Navigation)
निर्दिष्ट कार्य (Task) ४.३.५: Compass प्रयोग गर्ने ।
समय (Duration): सैदृधान्तिक २ घण्टा + व्यावहारिक ६ घण्टा = ८ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. Scale र Dail को अंकहरू राम्रोसँग देख्ने कम्पास लिने। ४. Compass को बाँया वा दाँया किनाराको Base plate मा भएको Scale को अध्ययन गर्ने । ५. Compass को निम्न parts हरूले काम गरे नगरेको जाँचने: <ul style="list-style-type: none"> • Magnetic niddle • Rotating hosing • Mercury ६. Compass को सहायताले नक्सामा Setting गर्ने । ७. नक्साको सहायतामा Compass ले गन्तव्यको Bearing गर्ने । ८. गन्तव्यको यकिन गर्न Back bearing गर्ने । ९. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । १०. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Compass प्रयोग गर्ने • <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • नक्साको सहायतामा Compass को प्रयोग गरेको । 	<p>Compass प्रयोग</p> <ul style="list-style-type: none"> • परिचय • Compass को Parts हरू • विधि • Bearing गर्ने विधि • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): पेन्सिल, नोटकपी, कम्पास, नक्सा, Mobile, धागे ।

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- कम्पासको प्रयोग गर्दा Metal को छेउमा नबस्ने ।

मोड्युल (Module) ४: ग्रीष्मकालीन शीप (Summer Skill)
सब-मोड्युल (Sub Module) ४.३: पर्वतीय नक्सा (MAP & Navigation)
निर्दिष्ट कार्य (Task) ४.३.६: GPS प्रयोग गर्ने ।
समय (Duration): सैद्धान्तिक २ घण्टा + व्यावहारिक ६ घण्टा = ८ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. GPS लिने । ४. GPS उपकरण प्रयोग गर्न खोली त्यसको कार्यावस्था जाँच गर्ने । ५. GPS मा Computer को माध्यमबाट गन्तव्यको Data set गर्ने । ६. GPS मा Data set भए नभएको यकिन गर्ने । ७. GPS on गरि GPS को Network जाँच गर्ने । ८. GPS मा भएको Data समय समयमा होई गन्तव्यतिर जाने । ९. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । १०. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • GPS प्रयोग गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • GPS set भएको । • GPS प्रयोग गरी गन्तव्य स्थान पता लगाएको । 	<p>GPS प्रयोग गर्ने</p> <ul style="list-style-type: none"> • परिचय • प्रकार • विधि • ध्यान दिनुपर्ने कुराहरु

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): Battery, Charger, MAP.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- GPS Set लाई पानीले भिजन र खस्न वा झन्झाट जोगाउने ।

मोड्युल (Module) ४: ग्रीष्मकालीन शीप (Summer Skill)
सब-मोड्युल (Sub Module) ४.३: पर्वतीय नक्सा (MAP & Navigation)
निर्दिष्ट कार्य (Task) ४.३.६: E-Navigation गर्ने ।
समय (Duration): सैद्धान्तिक २ घण्टा + व्यावहारिक ६ घण्टा = ८ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. उपकरणहरूमा Battery चार्ज भए नभएको यकिन गर्ने । ४. व्याट्रीमा चार्ज नभए चार्ज गर्ने । ५. उपयुक्त MAP छनोट गर्ने । ६. जाने ठाउँको MAP Download गर्ने । ७. Data हेंड गन्तव्यतिर जाने । ८. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । ९. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • E-Navigation गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • MAP Download भएको । • E-Navigation प्रयोग गरी गन्तव्य स्थान पता लगाएको 	<p>E-Navigation</p> <ul style="list-style-type: none"> • परिचय • विधि • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): Smart phone, Battery, Charger.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- Smart phone पानीमा भिज्न, खस्न वा झर्नबाट जोगाउने ।

मोड्युल (Module) ४: ग्रीष्मकालीन शीप (Summer Skill)
सब-मोड्युल (Sub Module) ४.३: पर्वतीय नक्सा (MAP & Navigation)
निर्दिष्ट कार्य (Task) ४.३.८: परम्परागत नेभिगेसन गर्ने ।
समय (Duration): सैद्धान्तिक २ घण्टा + व्यावहारिक ६ घण्टा = ८घण्टा

कार्य चरणहरु (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. स्थानिय जानकारी लिने । ४. भौगोलिक अवस्था अध्ययन गर्ने। ५. सुर्यको अवस्था हेरि दिशा पता लगाउने। ६. पेन्सिल र नोटकपी लिने । ७. निश्चित गन्तव्यको नक्सा कोर्ने । ८. भौगोलिक र सुर्यको अवस्था हेरि गन्तव्यतिर जाने । ९. प्रयोग भएका औजार उपकरणहरु सफा गरी भण्डारण गर्ने । १०. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • परम्परागत नेभिगेसन गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • बाटो पता लगाएको • गन्तव्यमा पुगेको । 	<p>परम्परागत नेभिगेसन</p> <ul style="list-style-type: none"> • परिचय • विधि • ध्यान दिनुपर्ने कुराहरु

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): पेन्सिल, नोटकपी ।

सुरक्षा तथा सावधानीहरु (Safety/Precautions)

- परम्परागत नेभिगेसन गर्दा सावधानी अपनाउने ।

मोड्युल (Module) ४: ग्रीष्मकालीन शीप (Summer Skill)
सब-मोड्युल (Sub Module) ४.३: पर्वतीय नक्सा (MAP & Navigation)
निर्दिष्ट कार्य (Task) ४.३.९: अक्षांस र देशान्तरको अध्ययन गर्ने।
समय (Duration): सैद्धान्तिक २ घण्टा + व्यावहारिक ६ घण्टा = ८ घण्टा

कार्य चरणहरु (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. अक्षांस र देशान्तरको बारेमा अध्ययन गर्ने । ४. नक्साको सहायताले आंक्षास र देशान्तर पता लगाउने । ५. भ्रुमध्यरेखाको समय (Greenwich Mean Time - GMT) र स्थानीय समयको प्रयोग गरी भ्रूगोलको सुन्नबाट आंक्षास र देशान्तर पता लगाउने । ६. मोबाइल र जिपिएसको सहायताले स्थानीय आंक्षास र देशान्तर पता लगाउने । ७. प्रयोग भएका औजार उपकरणहरु सफा गरी भण्डारण गर्ने । ८. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • अक्षांस र देशान्तरको अध्ययन गर्ने। <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • आंक्षास र देशान्तर पता लगाएको । 	<p>अक्षांस र देशान्तरको अध्ययन</p> <ul style="list-style-type: none"> • परिचय • विधि • ध्यान दिनुपर्ने कुराहरु

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): पेन्सिल, नोटकपी, GPS, Smart Phone, नक्सा ।

सुरक्षा तथा सावधानीहरु (Safety/Precautions)

- Smart phone, Map and GPS पानीमा भिज्न, खस्न वा झर्नबाट जोगाउने ।

मोड्युल (Module) ४: ग्रीष्मकालीन शीप (Summer Skill)
सब-मोड्युल (Sub Module) ४.३: पर्वतीय नक्सा (MAP & Navigation)
निर्दिष्ट कार्य (Task) ४.३.१०: संकेत चिन्हहरूको प्रयोग गर्ने ।
समय (Duration): सैद्धान्तिक २ घण्टा + व्यावहारिक ६ घण्टा = ८ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. नक्सामा प्रयोग हुने संकेत चिन्हहरूको पहिचान गर्ने । ४. बोर्ड र नक्साहरूमा प्रयोग भएका संकेत रंगहरूले पहिचान गर्ने । ५. नक्साको संकेत (Legend) अनुसूचीमा प्रयोग भएको विभिन्न संकेतहरूले पहिचान गर्ने । ६. संकेत चिन्हले निर्दिष्ट गरेका स्थानहरूको यथार्थ जानकारी लिने । ७. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । ८. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • संकेत चिन्हहरूको प्रयोग गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • संकेत चिन्हहरूको पहिचान स्पष्ट भएको । • Board र नक्साहरूको प्रयोग भएका संकेत रंगहरूले पहिचान गरेको । • नक्साको संकेत अनुसूची प्रयोग गरेको । 	<p>संकेत चिन्हहरूको प्रयोग</p> <ul style="list-style-type: none"> • परिचय • प्रकार • संकेत रंगको पहिचान • ध्यान दिनुपर्ने कुराहरू ।

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): नक्सा, सिसाकलम, नोटकपी ।

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- नक्सामा मिज्जनबाट बचाउने ।

मोड्युल (Module) ४: ग्रीष्मकालीन शीप (Summer Skill)

सब-मोड्युल (Sub Module) ४.४: Camping & Bivoking

विवरण (Description): यस सब-मोड्युलमा पेशागत पर्वतीय पथप्रदर्शकको लागि आवश्यक शिविरहरु, उच्च शिविरहरु तथा आपत्कालिन वास निर्माणको लागि आवश्यक आधारभूत सिप र जान समावेश गरिनुको साथै सोसँग सम्बन्धित क्षेत्रहरु जस्तै प्राथमिक उपचार कक्ष, उपकरण तथा सामाग्री भण्डार, सञ्चार कक्ष टाँग्ने तथा व्यवस्थापन गर्ने आवश्यक पर्ने जान, सिपलाई समावेश गरिएको छ ।

सब-मोड्युल परिणाम (Sub Module Outcomes): आधार शिविर, उच्च शिविरहरु तथा आपत्कालिन वासको निर्माण तथा व्यवस्थापन गर्ने सम्बन्धी जानमा सक्षम हुनेछन्।

कार्यहरु:

१. Camping स्थान छनौट गर्ने ।
२. Camping स्थल तयार गर्ने ।
३. Camping निर्माण सामाग्रीहरु संकलन गर्ने ।
४. Kitchen/Dining/Store/Medical/Communication tent टाँग्ने तथा व्यवस्थापन गर्ने ।
५. Sleeping tent टाँग्ने तथा व्यवस्थापन गर्ने ।
६. Toilet tent टाँग्ने तथा व्यवस्थापन गर्ने ।
७. Shower tent टाँग्ने तथा व्यवस्थापन गर्ने ।
८. Camp cleaning गर्ने ।
९. Igloo बनाउने । (Winter Course)
१०. Salter बनाउने ।

समय १० घण्टा (से) + ३० (प्र) = ४० घण्टा

मोड्युल (Module) ४: ग्रीष्मकालीन शिप (Summer Skill)
सब-मोड्युल (Sub Module) ४.४: Camping & Bivoking
निर्दिष्ट कार्य (Task) ४.४.१: Camping स्थान छनोट गर्ने ।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक ३ घण्टा = ४ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<p>१. आवश्यक जानकारी लिने ।</p> <p>२. आवश्यक औजार उपकरण र सामग्रीहरू संकलन गर्ने ।</p> <p>३. शिविर रास्ते स्थलको अवलोकन गर्ने ।</p> <p>४. समतल र नभासिने जमीन छनोट गर्ने ।</p> <p>५. पानीको स्रोत नजिक भएको स्थल छनोट गर्ने ।</p> <p>६. हिम पहिरो र ढुङ्गा नखस्ने स्थान छनोट गर्ने ।</p> <p>७. तीव्र गतिको हावालाई छेक्ने स्थलको छनोट गर्ने ।</p> <p>८. जंगली जनावरबाट सुरक्षित स्थानको छनोट गर्ने ।</p> <p>९. आवात जावात प्रभाव नपर्ने स्थानको छनोट गर्ने ।</p> <p>१०. प्रयोग भएका औजार, उपकरणहरू सफा गरी भण्डारण गर्ने ।</p> <p>११. कार्यको अभिलेखीकरण गर्ने ।</p>	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> Camping स्थान छनोट गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> शिविर रास्ते स्थल स्वच्छ र सुरक्षित भएको । 	<p>Camping स्थान छनोट</p> <ul style="list-style-type: none"> परिचय मापदण्ड विधि ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामग्री (Required Tools/Equipment)

- नक्सा, फोन, कलम, नोटकपी ।

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- Camping स्थान छनोट गर्दा सावधानी अपनाउने ।

मोड्युल (Module) ४: ग्रीष्मकालीन शीप (Summer Skill)
सब-मोड्युल (Sub Module) ४.४: Camping & Bivoking
निर्दिष्ट कार्य (Task) ४.४.२: Camping स्थल तयार गर्ने ।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक ३ घण्टा = ४ घण्टा

कार्य चरणहरु (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार उपकरण र सामाग्रीहरु संकलन गर्ने । ३. हिँड वा बरफ सफा गर्ने । ४. Camping राख्ने स्थललाई सम्याउने । ५. Camping राख्ने क्षेत्रमा सुरक्षा बार लगाउने । ६. Camping स्थलमा आवागमनको लागि बाटो बनाउने । ७. पानी तर्काउनका लागि कुलेसो खन्ने । ८. प्रयोग भएका औजार, उपकरणहरु सफा गरी भण्डारण गर्ने । ९. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Camping स्थल तयार गर्ने <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • Camping स्थल तयार भएको। 	<p>Camping स्थल तयार</p> <ul style="list-style-type: none"> • परिचय • विधि • ध्यान दिनुपर्ने कुराहरु

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): व्यक्तिगत सुरक्षा उपकरणहरु, नाप्ने फिता, सावेल, खन्ती, गैती, गल, घन, चस्मा, पञ्जा, हेलमेट, इम, बोरा, डोरी प्लाष्टिक झोला, हम्मर, नाम्लो, डोको।

सुरक्षा तथा सावधानीहरु (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरु प्रयोग गर्ने ।
- जमीन भिरालो वा भासिने वा चिप्लिन सक्ने भएकोले होशियारी अपनाउने ।

मोड्युल (Module) ४: ग्रीष्मकालीन शिप (Summer Skill)
सब-मोड्युल (Sub Module) ४.४: Camping & Bivoking
निर्दिष्ट कार्य (Task) ४.४.३: Camping निर्माण सामाग्रीहरु संकलन गर्ने ।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक ३ घण्टा = ४ घण्टा

कार्य चरणहरु (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. शिविर निर्माण सामाग्रीहरुको सूची तयार गर्ने । ३. आवश्यक औजार उपकरण र सामाग्रीहरु संकलन गर्ने । ४. सामाग्रीहरु सुची अनुसार छ छैन यकिन गर्ने । ५. सामाग्रीहरु Pack गर्ने ६. Packing गरिएको प्याक/बक्समा संकेत चिन्ह लगाउने । ७. प्रयोग भएका औजार उपकरणहरु सफा गरी भण्डारण गर्ने । ८. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Camping निर्माण सामाग्रीहरु संकलन गर्ने <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • समाग्रीहरु सूची अनुसार Pack गरि संकेत चिन्ह राखेको । 	<p>Camping निर्माण सामाग्रीहरु संकलन</p> <ul style="list-style-type: none"> • परिचय • वर्गीकरण • ध्यान दिनुपर्ने कुराहरु

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): डोको, नोटकपी, कलम, बोरा, बक्स, इम ।

सुरक्षा तथा सावधानीहरु (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरु प्रयोग गर्ने ।

मोड्युल (Module) ४: ग्रीष्मकालीन शिप (Summer Skill)
सब-मोड्युल (Sub Module) ४.४: Camping & Bivoking
निर्दिष्ट कार्य (Task) ४.४.४: Kitchen/Dining/Store/Medical/Communication tent टाँग्ने तथा व्यवस्थापन गर्ने ।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक ३ घण्टा = ४ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<p>१. आवश्यक जानकारी लिने ।</p> <p>२. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने ।</p> <p>३. Kitchen/Dining/Store/Medical tent तयार पर्ने ।</p> <p>४. Kitchen/Dining/Store/Medical tent पोलहरू तयार पार्ने ।</p> <p>५. डोरी र किला (तिपुर) तयार पार्ने ।</p> <p>६. Kitchen/Dining/Store/Medical tent खोलि फिजाउने ।</p> <p>७. Tent हरूको zipper बन्द गरि तन्काएर चार कुनामा किला (तिपुर) गाइने ।</p> <p>८. Centre pole लगाइ Tent उठाउने।</p> <p>९. Centre pole को डोरी तन्काइ किला (तिपुर) गाइने ।</p> <p>१०. चार साइड पोलको डोरी तन्काइ किला (तिपुर) गाइने वा ढुङ्गामा बाँध्ने ।</p> <p>११. Tent को वरिपरि पानीको कुलो काट्ने ।</p> <p>१२. Tent लाइ हावाहरीबाट जोगाउनको लागि थप डोरीले बाँधि सुरक्षित गर्ने।</p> <p>१३. आगो निभाउने यन्त्र (Fire Extinguisher) को व्यवस्था गर्ने ।</p> <p>१४. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने ।</p> <p>१५. कार्यको अभिलेखीकरण गर्ने ।</p>	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> Kitchen/Dining/Store/Medical Tent टाँग्ने तथा व्यवस्थापन गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> Kitchen/Dining/Store/Medical tent हरू टाँगिएको । 	<p>Tent हरू टाँग्ने तथा व्यवस्थापन</p> <ul style="list-style-type: none"> परिचय प्रकार विधि Tent हरूमा सामान मिलाउने विधि: ➤ Kitchen tent मा भाँडाकुडा, र्याँस र चुलो ➤ Dining tent मा table, chairs ➤ Store tent मा खाद्य सामानहरू ➤ Medical tent मा औषधिका सामानहरू ➤ Communication tent मा Laptop, Radio set, Satellite phone ➤ Kitchen/Dining/Store/Medical tent टाँग्ने तथा व्यवस्थापन गर्दा ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): Kitchen/Dining/Store/Medical Tent, डोरी, किला (तिपुर), खुकुरी, कैची, पोलहरू, त्रिपाल, बाँस तथा काठका पोलहरू

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- Tent हरू टाँग्ना सावधानी अपनाउने ।

मोड्युल (Module) ४: ग्रीष्मकालीन शीप (Summer Skill)		
सब-मोड्युल (Sub Module) ४.४: Camping & Bivoking		
निर्दिष्ट कार्य (Task) ४.४.५: Sleeping tent टाँग्ने तथा व्यवस्थापन गर्ने ।		
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक ३ घण्टा = ४ घण्टा		
कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
१. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. Tent टाँग्ने स्थललाई सुन्न मिल्ने गरी सम्याउने । ४. Tent टाँग्नको लागि पोलहरू तयार पार्ने । ५. किला (तिपुर) तयार पार्ने । ६. सम्याएको स्थानमा Ground sheet राख्ने । ७. Ground sheet माथि Tent फिजाउने । ८. फिजाएको Tent मा डण्डि (पोल) लगाउने । ९. Tent को एक Side को डण्डि सेट गरि अर्को Side को डण्डिबाट tent उठाउने । १०. डोरीलाई तन्काइ किला (तिपुर) गाइने । ११. सुन्नको लागि म्याट्रेस, स्लिपिङ व्याग राख्ने । १२. वरिपरि कुलो काटी पानी कटाउने । १३. Tent लाइ हावाहुरीबाट जोगाउनको डोरीले बाँधि सुरक्षित गर्ने। १४. Tent उठाएपछि सो स्थान सफा गर्ने । १५. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । १६. कार्यको अभिलेखीकरण गर्ने ।	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> Sleeping tent टाँग्ने तथा व्यवस्थापन गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> सुन्न मिल्ने गरी Sleeping tent हरू टाँगिएको । 	<p>Sleeping tent टाँग्ने तथा व्यवस्थापन</p> <ul style="list-style-type: none"> परिचय प्रकार विधि डोरी प्रयोग गर्ने तरिका ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): डोरी, Sleeping tent , किला (तिपुर), खुकुरी, कैची, पोलहरू, त्रिपाल, बाँस तथा काठका पोलहरू, पिकेट ।

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- खोलाको छेउ वा पहिरो वा पहरा भएको वा हिमपहिरोको खतरा भएको स्थलमा Tent नटाँग्ने ।

मोड्युल (Module) ४: ग्रीष्मकालीन शीप (Summer Skill)		
सब-मोड्युल (Sub Module) ४.४: Camping & Bivoking		
निर्दिष्ट कार्य (Task) ४.४.६: Toilet tent टाँग्ने तथा व्यवस्थापन गर्ने ।		
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक ३ घण्टा = ४ घण्टा		
कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. Toilet tent टाँग्ने स्थान पानीको मुहान भन्दा ५० मिटर टाढा हुनु पर्ने । ४. चर्पिजन्य फोहर संकलनको लागि खाल्डो खन्ने । ५. Toilet tent खाल्डोमा प्लाष्टिकको इम राख्ने । ६. Toilet tent इममा बलियो र नचुहिने प्लाष्टिक धोक्रो राख्ने । ७. Toilet tent पोलहरू तयार पार्ने । ८. Toilet tent डोरी तयार पार्ने । ९. Toilet tent किला (तिपुर) तयार पार्ने । १०. Toilet tent मा पोलहरू राखि डोरी तन्काइ किला बलियो गरी जमीनमा गाड्ने वा ढुङ्गामा डोरी बाँध्ने । ११. फिनेल व्यवस्था गर्ने । १२. Toilet paper को व्यवस्था गर्ने । १३. Tent लाइ हावाहुरीबाट जोगाउनको लागी थप डोरीले बाँधि सुरक्षित गर्ने । १४. Tent उठाएपछि स्थान सफा गर्ने । १५. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । १६. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Toilet tent टाँग्ने तथा व्यवस्थापन गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • दिसा पिसाब गर्ने मिल्ने गरि Toilet tent टाँगेको । 	<p>Toilet tent टाँग्ने तथा व्यवस्थापन</p> <ul style="list-style-type: none"> • परिचय • विधि • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): डोरी, Toilet Tent, किला (तिखुर), खुकुरी, कैची, पोलहरू, टोइलेट पेपर।

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- खोलाको छेउ वा पहिरो वा पहरा भएको वा हिमपहिरोको खतरा भएको स्थलमा पाल नटाँग्ने ।

मोड्युल (Module) ४: ग्रीष्मकालीन शीप (Summer Skill)
सब-मोड्युल (Sub Module) ४.४: Camping & Bivoking
निर्दिष्ट कार्य (Task) ४.४.६: Shower tent टाँग्ने तथा व्यवस्थापन गर्ने ।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक ३ घण्टा = ४ घण्टा

कार्य चरणहरु (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<p>१. आवश्यक जानकारी लिने ।</p> <p>२. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने ।</p> <p>३. Shower को लागि Tent टाँग्ने स्थल तयार पार्ने ।</p> <p>४. Tent टाँग्न लोलहरु तयार पार्ने ।</p> <p>५. Tent तन्काउन डोरी तयार पार्ने ।</p> <p>६. Tent तन्काउन प्रयोग भएको डोरी बाँध्न किला (तिपुर) तयार पार्ने ।</p> <p>७. Shower tent मा पोलहरु राखि डोरी तन्काइ किला बलियो गरी जमीनमा गाङ्गने वा ढुङ्गामा डोरी बाँध्ने ।</p> <p>८. म्याटको व्यवस्था गर्ने ।</p> <p>९. Shower मा साबुन, स्याम्पु राख्ने ।</p> <p>१०. पानीको व्यवस्था गर्ने ।</p> <p>११. Towel को व्यवस्था गर्ने ।</p> <p>१२. किटाणुबाट जोगिन स्यानिटाइजरको व्यवस्था गर्ने ।</p> <p>१३. Tent उठाएपछि स्थान सफा गर्ने ।</p> <p>१४. प्रयोग भएका औजार उपकरणहरु सफा गरी भण्डारण गर्ने ।</p> <p>१५. कार्यको अभिलेखीकरण गर्ने ।</p>	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> Shower tent टाँग्ने तथा व्यवस्थापन गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> नुहाउन मिल्ने गरि Shower tent टाँगिएको । 	<p>Shower tent टाँग्ने तथा व्यवस्थापन</p> <ul style="list-style-type: none"> परिचय विधि ध्यान दिनुपर्ने कुराहरु

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): साबुन, स्याम्पु, म्याट, डोरी, Shower tent, किला (तिपुर), खुकुरी, कैची, पोलहरु ।

सुरक्षा तथा सावधानीहरु (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरु प्रयोग गर्ने ।
- खोलाको छेउ वा पहिरो वा पहरा भएको वा हिमपहिरोको खतरा भएको स्थलमा पाल नटाँग्ने ।

मोड्युल (Module) ४: ग्रीष्मकालीन शीप (Summer Skill)
सब-मोड्युल (Sub Module) ४.४: Camping & Bivoking
निर्दिष्ट कार्य (Task) ४.४.८: Camp cleaning गर्ने ।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक ३ घण्टा = ४ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामग्री संकलन गर्ने । ३. Tent हरू उठाउने ४. Tent टाँगेको स्थान सफा गर्ने ५. फोहोरलाई एक ठाउँमा जम्मा गर्ने । ६. जैविक र अजैविक फोहोर छुट्याउने । ७. जैविक फोहोरलाई खाल्डो खनी पुर्ने । ८. अजैविक फोहोरलाई बोरामा राखी सम्बन्धित ठाउँमा बुझाउने । ९. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । १०. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Camp cleaning गर्ने • <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • फोहोर उठेपछि सफा देखिएको । 	<p>Camp cleaning गर्ने</p> <ul style="list-style-type: none"> • परिचय • विधि • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामग्री (Required Tools/Equipment): बोरा, पञ्जा, माक्स, गैती, बेल्चा ।

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।

मोड्युल (Module) ४: ग्रीष्मकालीन शीप (Summer Skill)
सब-मोड्युल (Sub Module) ४.४: Camping & Bivoking
निर्दिष्ट कार्य (Task) ४.४.१: Igloo बनाउने । (Winter Course)
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक ३ घण्टा = ४ घण्टा

कार्य चरणहरु (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<p>१. आवश्यक जानकारी लिने ।</p> <p>२. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने ।</p> <p>३. Igloo बनाउन ठाँउ छनोट गर्ने ।</p> <p>४. छनोट गरिएको ठाँमा टार्पोलिन ओछ्याइ सबैजनाको झोलालाई थाक लगाई भित्र हिड नछिर्ने गरी टार्पोलिनले छोप्ने ।</p> <p>५. टार्पोलिनले छोपीएको झोलाको थाकलाई हिँउले पुर्ने ।</p> <p>६. हिँउको थाकलाई एक छेउबाट प्वाल बनाउने ।</p> <p>७. विस्तारै भित्रको झोलाहरु निकाल्ने ।</p> <p>८. भित्रको ठाँउलाई सफा गरी बस्न योग्य बनाउने ।</p> <p>९. प्रयोग भएका औजार उपकरणहरु सफा गरी भण्डारण गर्ने ।</p> <p>१०. कार्यको अभिलेखीकरण गर्ने ।</p>	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> Igloo बनाउने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> Igloo बस्न योग्य भएको। 	<p>Igloo बनाउने</p> <ul style="list-style-type: none"> परिचय विधि ध्यान दिनुपर्ने कुराहरु

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): बोरा, पञ्जा, बेल्चा, टार्पोलिन, झोला।

सुरक्षा तथा सावधानीहरु (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरु प्रयोग गर्ने ।

मोड्युल (Module) ४: ग्रीष्मकालीन शिप (Summer Skill)
सब-मोड्युल (Sub Module) ४.४: Camping & Bivoking
निर्दिष्ट कार्य (Task) ४.४.१०: Salter बनाउने ।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक ३ घण्टा = ४ घण्टा

कार्य चरणहरु (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. Salter बनाउन ठाँउ छनोट गर्ने । ४. टार्पोलिन ओडाइ वा रुख वा ढुङ्गामा कम्तिमा चार सुरमा डोरीले बाँध्ने । ५. भित्रको ठाँउलाई सफा गरी बस्न योग्य बनाउने । ६. प्रयोग भएका औजार उपकरणहरु सफा गरी भण्डारण गर्ने । ७. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Salter बनाउने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • हिँउ वा हावापानीबाट सुरक्षित भएको । 	<p>Salter बनाउने</p> <ul style="list-style-type: none"> • परिचय • प्रकार • विधि • ध्यान दिनुपर्ने कुराहरु

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment)

- पञ्जा, माक्स, खुकुरी, झोला, टार्पोलिन ।

सुरक्षा तथा सावधानीहरु (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरु प्रयोग गर्ने ।

मोड्युल (Module) ४: ग्रीष्मकालीन शीप (Summer Skill)

सब-मोड्युल (Sub Module) ४.५: Anchor

विवरण (Description): यस सब-मोड्युलमा पेशागत पर्वतारोहण वा पर्वतारोहणको क्षेत्रका काम गर्ने पर्वतीय पथ प्रदर्शकलाई पर्वतारोहण तथा उद्दारको लागी आवश्यक Anchor बनाई प्रयोग गर्ने विधिका लागी आवश्यक ज्ञान र सिपहरु समावेश गरिएको छ ।

सब-मोड्युल परिणाम (Sub Module Outcomes): विभिन्न विधि र सामाग्रीको प्रयोग गरी Anchor बनाउने ज्ञानमा सक्षम हुनेछन् ।

कार्यहरू:

१. Two-point anchor बनाउने ।
२. Three-point anchor बनाउने ।
३. Tree anchor बनाउने ।
४. Rock bollard anchor बनाउने
५. Ice bollard anchor बनाउने
६. Eye row anchor बनाउने ।
७. V-Thread anchor बनाउने ।
८. Snow-bar anchor बनाउने ।
९. T-Anchor बनाउने ।
१०. Deadman anchor बनाउने ।
११. Bolted anchor बनाउने ।
१२. Human anchor बनाउने ।

समय १२ घण्टा (सै) + २४ (प्र) = ३६ घण्टा

मोड्युल (Module) ४: ग्रीष्मकालीन शीप (Summer Skill)

सब-मोड्युल (Sub Module) ४.५: Anchor

निर्दिष्ट कार्य (Task) ४.५.१: Two-point anchor बनाउने ।

समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक २ घण्टा = ३ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. Two Point anchor बनाउनलाई सुरक्षित ठाउको छनौट गर्ने । ४. Bolted वा Ice screw द्रधारा दुई वटा Point बनाउने । ५. बनाएको Point मा Screw gate carabineer हाल्ने। ६. दुवै Screw gate carabineer मा डोरी वा टेपस्लिङ् हाल्ने र Carabineer lock गर्ने। ७. Carabineer मा हालेको डोरी वा टेपस्लिङ्लाई बिचबाट बराबरी पारेर तान्ने। ८. बराबरी बनाइ तानेको डोरी वा टेपस्लिङ्मा knot बनाई Screw gate carabineer हाल्ने । ९. प्रयोग भएका औजार उपकरणहरू सफागरी भण्डारण गर्ने । १०. कार्यको अभिलेखीकरण गर्ने। 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Two-point anchor बनाउने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • Anchor सुरक्षित भएको । 	<p>Two-point anchors</p> <ul style="list-style-type: none"> • परिचय • प्रकार • प्रयोग • विधि • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): डोरी, टेपस्लिङ्, Screw gate carabineer, Bolt, Ice screw, पञ्जा ।

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- Two-point anchors बनाउदा सावधानी अपनाउने ।

मोड्युल (Module) ४: ग्रीष्मकालीन शीप (Summer Skill)

सब-मोड्युल (Sub Module) ४.५: Anchor

निर्दिष्ट कार्य (Task) ४.५.२: Three-point anchor बनाउने ।

समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक २ घण्टा = ३ घण्टा

कार्य चरणहरु (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. सुरक्षित ठाउँको छनौट गर्ने । ४. Ice screw दधारा तिन वटा Point बनाउने । ५. बनाएको Point मा Screw gate carabineer हाल्ने। ६. तिन वटै Screw gate carabineer मा टेपस्लिङ हाल्ने। ७. Screw gate carabineer मा हालेको टेपस्लिङ लाई तिन वटै Point को बिचबाट बराबरी पारेर तान्ने। ८. बराबरी पारी तानेको टेपस्लिङमा knot बनाई Screw gate carabineer हाल्ने । ९. प्रयोग भएका औजार उपकरणहरु सफा गरी भण्डारण गर्ने । १०. कार्यको अभिलेखीकरण गर्ने। 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Three-point anchor बनाउने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • Anchor सुरक्षित भएको । 	<p>Three-point Anchors</p> <ul style="list-style-type: none"> • परिचय • प्रकार • प्रयोग • विधि • द्यान दिनुपर्ने कुराहरु

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): डोरी, टेपस्लिङ, Screw gate carabineer, Bolt, Ice screw, पञ्जा ।

सुरक्षा तथा सावधानीहरु (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरु प्रयोग गर्ने ।
- Three-point anchor बनाउदा सावधानी अपनाउने ।

मोड्युल (Module) ४: ग्रीष्मकालीन शीप (Summer Skill)

सब-मोड्युल (Sub Module) ४.५: Anchor

निर्दिष्ट कार्य (Task) ४.५.३: Tree anchor बनाउने ।

समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक २ घण्टा = ३ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. सुरक्षित रुखको छनोट गर्ने । ४. छनोट रुखमा डोरी वा टेपस्लिङ् एक फन्को लगाउने । ५. डोरीलाइ loop निकाल्न मिल्ने गरि Bowline गाँठो बनाइ डोरीलाइ जोड्ने । ६. डोरीको loop मा knot बनाइ Anchor बनाउने । ७. Anchor मा Carabineer हाल्ने। ८. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । ९. कार्यको अभिलेखीकरण गर्ने। 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Tree anchor बनाउने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • Anchor सुरक्षित भएको । 	<p>Tree Anchor</p> <ul style="list-style-type: none"> • परिचय • प्रयोग • विधि • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): डोरी, टेपस्लिङ्, Carabineer, पञ्जा ।

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- Tree anchor बनाउदा सावधानी अपनाउने ।

मोड्युल (Module) ४: ग्रीष्मकालीन शीप (Summer Skill)		
सब-मोड्युल (Sub Module) ४.५: Anchor		
निर्दिष्ट कार्य (Task) ४.५.४: Rock bollard anchor बनाउने ।		
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक २ घण्टा = ३ घण्टा		
कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. ढुङ्गाको छनोट गर्ने । ४. ढुङ्गाको अवस्था जाँच गर्ने । ५. Rock bollard anchor rigging गर्न लामो Webbing/rope र Screw gate carabiner लिने । ६. Webbing/rope को एकपट्टि अन्तिम भागमा समातेर ढुङ्गा वरिपरि करिब तीन फेरो (पटक) घुमाएर अगाडि ल्याउने । ७. घुमाएर अगाडि ल्याएको Webbing को भागलाई Webbing/rope को अर्को भागसँग Water knot/tape knot / Thumb knot ते जोड्ने । ८. तीन चोटी घुमाएको Webbing लाई मिलाएर हातमा लिने । ९. Webbing को Knot नभएको दुईटा Webbing लाई आफूतिर तान्ने । १०. Knot भएको Webbing लाई ढुङ्गाको अगाडिपट्टि छोड्ने । ११. समातेको दुईटा Webbing मा Carabiner खोलेर Clip गरी दिने । १२. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । १३. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Rock bollard anchor बनाउने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • Anchor सुरक्षित भएको । 	<p>Rock bollard anchor</p> <ul style="list-style-type: none"> • परिचय • प्रयोग • विधि • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): डोरी, टेपस्लिङ, Carabineer, पञ्जा ।

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- Rock bollard बनाउदा सावधानी अपनाउने ।

मोड्युल (Module) ४: ग्रीष्मकालीन शीप (Summer Skill)
सब-मोड्युल (Sub Module) ४.५: Anchor
निर्दिष्ट कार्य (Task) ४.५.५: Ice bollard anchor बनाउने ।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक २ घण्टा = ३ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामग्री संकलन गर्ने । ३. Ice लाई Ice- axe को प्रयोग गरी पान आकारमा काट्ने। ४. पान आकारमा काटेको Ice को डिस्कोमा डोरीलाई Double पारेर Bowline गाँठो बनाउने । ५. गाँठो बनाएको डोरी वा टेपस्लिङ्को बिचमा Carabineer राख्ने। ६. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । ७. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Ice bollard anchor बनाउने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • Anchor सुरक्षित भएको । 	<p>Ice bollard anchor</p> <ul style="list-style-type: none"> • परिचय • प्रयोग • विधि • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामग्री (Required Tools/Equipment): डोरी, टेपस्लिङ्क, Carabineer, ice-axe, पञ्जा ।

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- Ice bollard anchors बनाउदा सावधानी अपनाउने ।

मोड्युल (Module) ४: ग्रीष्मकालीन शीप (Summer Skill)

सब-मोड्युल (Sub Module) ४.५: Anchor

निर्दिष्ट कार्य (Task) ४.५.६: Eye row anchor बनाउने ।

समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक २ घण्टा = ३ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामग्री संकलन गर्ने । ३. Ice छिस्को खोज्ने। ४. Ice को छिस्कोलाई Ice screw द्वारा एक पट्टीबाट अर्को पट्टी निस्किने गरी प्वाल पर्ने। ५. प्वालमा डोरी हाल्ने र डोरीको दुइ वटा टुप्पोलाई Thumb knot द्वारा गाँस्ने । ६. Ice को छिस्कोमा बनाएको प्वालमा डोरी हालेर बनाएको loop मा carabineer हाल्ने। ७. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । ८. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Eye row anchor बनाउने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • सुरक्षित Anchor बनाएको । 	<p>Eye row anchor</p> <ul style="list-style-type: none"> • परिचय • विधि • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामग्री (Required Tools/Equipment): डोरी, टेपस्लिङ, Carabineer, Ice-axe, Ice-screw, पञ्जा ।

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- Eye row anchor बनाउदा सावधानी अपनाउने ।

मोड्युल (Module) ४: ग्रीष्मकालीन शीप (Summer Skill)
सब-मोड्युल (Sub Module) ४.५: Anchor
निर्दिष्ट कार्य (Task) ४.५.६: V-Thread anchor बनाउने ।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक २ घण्टा = ३ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<p>१. आवश्यक जानकारी लिने ।</p> <p>२. आवश्यक औजार, उपकरण र सामग्री संकलन गर्ने ।</p> <p>३. Ice छनौट गर्ने ।</p> <p>४. १८ देखि २२ सेन्टीमिटरको Ice-screw ले Ice को सतह भित्र ६० डिग्रीको कोणमा तेस्रो गरी प्वाल पार्ने ।</p> <p>५. Ice-screw ले प्वाल पारी सकेको Ice को सतहबाट १३ देखि १८ सेन्टीमिटर फरक पारी एक आपसमा दुबै प्वाललाई जोड्ने गरी ६० डिग्रीमा प्वाल पार्ने ।</p> <p>६. प्वाललाई मुखले फुकेर सफा गर्ने ।</p> <p>७. प्वालभित्र Prusik Cord लाई छिराउने ।</p> <p>८. Hook को माध्यम दधारा अर्को प्वालबाट डोरीलाई निकाल्ने ।</p> <p>९. डोरीको दुवै टुप्पोलाई एक अर्कामा जोड्नका लागि Thumb knot बनाउने ।</p> <p>१०. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने ।</p> <p>११. कार्यको अभिलेखीकरण गर्ने</p>	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> V-Thread anchor बनाउने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> Anchor सुरक्षित भएको। 	<p>V-Thread anchor</p> <ul style="list-style-type: none"> परिचय प्रयोग विधि ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामग्री (Required Tools/Equipment): डोरी, टेपस्लिङ, Carabineer, Prusik-cord, V-thread hook, Ice screw, Ice-axe, पञ्जा ।

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- V-Thread anchor बनाउदा सावधानी अपनाउने ।

मोड्युल (Module) ४: ग्रीष्मकालीन शीप (Summer Skill)

सब-मोड्युल (Sub Module) ४.५: Anchor

निर्दिष्ट कार्य (Task) ४.५.८: Snow-bar anchor बनाउने ।

समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक २ घण्टा = ३ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामग्री संकलन गर्ने । ३. Surface को छनोट गर्ने । ४. फुसो हिँडलाई सफा गर्ने। ५. Snow-bar को खुल्ला भाग 'V' Shape anchor बनाउने पट्टि फर्काएर राख्ने । ६. Snow-bar ९० डिग्रीमा (सिधा) राख्ने । ७. Ice hammer ले Snow-bar लाइ ठोकेर हिँडमा गाड्ने । ८. टेपस्लिङ् वा डोरीलाई Snow-bar को प्वालमा छिराई गाठो बाध्ने । ९. बाँधीएको डोरीलाइ समाती पटक-पटक झाङ्का दिई तान्ने । १०. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । ११. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Snow-bar anchor बनाउने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • Anchor सुरक्षित भएको । 	<p>Snow-bar anchor</p> <ul style="list-style-type: none"> • परिचय • प्रयोग • विधि • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामग्री (Required Tools/Equipment): डोरी, टेपस्लिङ्, Carabineer, Prusik-cord, Snow-bar, Ice hammer, पञ्जा ।

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- Snow-bar anchors बनाउदा सावधानी अपनाउने ।

मोड्युल (Module) ४: ग्रीष्मकालीन शीप (Summer Skill)
सब-मोड्युल (Sub Module) ४.५: Anchor
निर्दिष्ट कार्य (Task) ४.५.१: T-Anchor बनाउने ।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक २ घण्टा = ३ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. स्थानको छनौट गर्ने। ४. हिँ तथा बरफमा Ice-axe ले T आकारको खाल्डो खन्ने। ५. Ice-axe को बिच भागमा Tape Sling वा डोरीले Girth hitch बनाउने । ६. Ice-axe को चुच्चो भागलाई तलतिर पारी गाइने। ७. Tape sling वा डोरीलाई बाहिर निकालि T- Anchor लाइ पुर्ने । ८. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । ९. कार्यको अभिलेखीकरण गर्ने 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • T- Anchor बनाउने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • Anchor सुरक्षित भएको । 	<p>T- Anchors</p> <ul style="list-style-type: none"> • परिचय • प्रयोग • विधि • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): डोरी, टेपस्लिङ, Carabineer, Prusik-cord, Snow-bar, Ice-axe, पञ्जा ।

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- T- Anchor बनाउदा सावधानी अपनाउने ।

मोड्युल (Module) ४: ग्रीष्मकालीन शीप (Summer Skill)

सब-मोड्युल (Sub Module) ४.५: Anchor

निर्दिष्ट कार्य (Task) ४.५.१०: Deadman anchor बनाउने ।

समय (Duration): सैदृधान्तिक १ घण्टा + व्यावहारिक २ घण्टा = ३ घण्टा

कार्य चरणहरु (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. स्थानको छनोट गर्ने । ४. Deadman को नाप अनुसार २ देखि ३ फिट गहिरो खाडल खन्ने । ५. केबललाई लोडतिर तन्काएर Deadman लाई हिँडको सतहमा समान्तर रहने गरी हिँडमा राख्ने । ६. हिँडको भित्र पर्ने गरी fluke लाई जमीनमा घुसाइ पुर्ने । ७. Deadman को केबललाई खाडलबाट हिँड भित्र हुने गरी बाहिर तान्ने । ८. बाँधीएको डोरीलाई समाति पटक-पटक झङ्का दिई तान्ने । ९. प्रयोग भएका औजार उपकरणहरु सफा गरी भण्डारण गर्ने । १०. कार्यको अभिलेखीकरण गर्ने। 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Deadman anchor बनाउने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • Anchor सुरक्षित भएको। 	<p>Deadman anchor</p> <ul style="list-style-type: none"> • परिचय • प्रयोग • विधि • ध्यान दिनुपर्ने कुराहरु

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): डोरी, टेपस्लिङ, Carabineer, Prusik-cord, Deadman, Snow-bar, Ice-axe, पञ्जा ।

सुरक्षा तथा सावधानीहरु (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरु प्रयोग गर्ने ।
- Deadman anchor बनाउदा सावधानी अपनाउने ।

मोड्युल (Module) ४: ग्रीष्मकालीन शीप (Summer Skill)

सब-मोड्युल (Sub Module) ४.५: Anchor

निर्दिष्ट कार्य (Task) ४.५.१: Bolted anchor बनाउने ।

समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक २ घण्टा = ३ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. ढुङ्गाको प्रकार पहिचान गर्ने । ४. Anchor बनाउने स्थानमा चिन्ह लगाउने । ५. Bolt को नाप अनुसार ढुङ्गामा Drill गरी दुः वाटा प्वाल पार्ने । ६. प्वाल भित्रको धुलोलाई Blow straw / Brush ले सफा गर्ने । ७. Bolt को १ इन्च भाग बाहिर राखि अन्य भाग प्वालमा छिराउने । ८. निस्केको Bolt को भागमा Hanger लाउने । ९. माथिबाट Hex Nut लगाएर Wrench ले कस्ने । १०. दुईटा Bolt को बीचबाट Webbing लाई समातेर Overhand knot बनाउने । ११. Webbing को loop मा Carabiner राख्ने । १२. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । १३. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Bolted anchor बनाउने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • Anchor सुरक्षित भएको । 	<p>Bolted anchor</p> <ul style="list-style-type: none"> • परिचय • प्रयोग • विधि • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): डोरी, टेपस्लिङ, Carabineer, Prusik-cord, Bolts, Hex nut, Wrench, Blow straw / brush, पञ्जा ।

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- Bolted anchor बनाउदा सावधानी अपनाउने ।

मोड्युल (Module) ४: ग्रीष्मकालीन शीप (Summer Skill)
सब-मोड्युल (Sub Module) ४.५: Anchor
निर्दिष्ट कार्य (Task) ४.५.१२: Human anchor बनाउने ।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक २ घण्टा = ३ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. सुरक्षित स्थान छनोट गर्ने । ४. साथीहरूलाई Belay position मा राख्ने । ५. Belay position बसेको साथीहरूको Harness बाट Safety जोडी Anchor बनाउने । ६. प्रयोग भएका औजार उपकरणहरू सफा गरी अण्डारण गर्ने । ७. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Human anchor बनाउने • <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • Anchor सुरक्षित भएको । 	<p>Human anchor</p> <ul style="list-style-type: none"> • परिचय • प्रयोग • विधि • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): डोरी, टेपस्लिङ, Carabineer, Prusik-cord, Harness, पञ्जा

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- Bolted anchor बनाउदा सावधानी अपनाउने ।

मोड्युल (Module) ४: ग्रीष्मकालीन शीप (Summer Skill)

सब-मोड्युल (Sub Module) ४.६ :Climbing Skill

विवरण (Description): यस सब-मोड्युलमा पेशागत पर्वतारोहण वा पर्वतारोहणको क्षेत्रका काम गर्ने पर्वतीय पथ प्रदर्शकलाई Climbing Skill गर्नका लागी आवश्यक पर्ने ज्ञान र सिप समावेश गरिएको छ ।

सब-मोड्युल परिणाम (Sub Module Outcomes): विभिन्न विधि र सामाग्रीको प्रयोग गरी Climbing Skill सम्बन्धी ज्ञानमा सक्षम हुनेछन्।

कार्यहरू:

१. Equipment racking गर्ने ।
२. Multi-pitch lead climbing गर्ने ।
३. Active rappelling गर्ने ।
४. Cliff lowering गर्ने ।
५. Trad climbing गर्ने ।
६. Route setting गर्ने ।
७. Rock route grading गर्ने ।
८. Rope fixing गर्ने।

समय: ९ घण्टा (सै) + ४१ घण्टा (व्या) = जम्मा ५० घण्टा

मोड्युल (Module) ४: ग्रीष्मकालीन शिप (Summer Skill)
सब-मोड्युल (Sub Module) ४.६: Climbing Skill
निर्दिष्ट कार्य (Task) ४.६.१: Equipment raking गर्ने । (Rock & Ice)
समय (Duration): सैद्धान्तिक २ घण्टा + व्यावहारिक ४ घण्टा = ६ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामग्री संकलन गर्ने । ३. व्यक्तिगत सुरक्षा सामग्रीहरू लगाउने । ४. Screw-gate carabiner harness को एक पट्टिको पहिलो loop मा राख्ने । ५. Belay device, Ascender device, Prusnic cord, Tape sling लाइ Carabiner मा राखि Harness को दोस्रो loop मा राख्ने । ६. Open-gate carabiner, Quickdraw हरू Harness को अर्को पट्टिको दुइ वटा loop मा राख्ने । ७. Tape sling लाइ कुम देखि पछाडि लागि अर्को साइड काखि मुनिबाट घुमाइ Open-gate carabiner ले जोड्ने । ८. छड्के लगाएको Tape sling मा Camalot, Offset Stopper, Rock piton, Quickdraw लाइ राख्ने । ९. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । १०. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Equipment raking गर्ने <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • Climbing equipment हरू मिलाएर Raking गरेको । 	<p>Equipment raking</p> <ul style="list-style-type: none"> • परिचय • विधि • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामग्री (Required Tools/Equipment): Prusnic Cord, Harness, Helmet, Chalk bag, Belay device, Ascender, Tape sling, Screw gate carabiner, Open gate carabiner, Quickdraw, Camalot, Offset Stopper, Rock piton.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- Equipment raking गर्दा सावधानी अपनाउने ।

मोड्युल (Module) ४: ग्रीष्मकालीन शीप (Summer Skill) सब-मोड्युल (Sub Module) ४.६: Climbing Skill निर्दिष्ट कार्य (Task) ४.६.२: Multi pitch lead climbing गर्ने । (Rock & Ice)		
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक ५ घण्टा = ६ घण्टा		
कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. व्यक्तिगत सुरक्षा सामाग्री लगाउने । ४. Route study गरि Quickdraw, Carabiner, Camalot, off set stopper लगायतका सामाग्री Racking गर्ने । ५. Harness को Belay loop मा Knot दधारा डोरी जोड्ने । ६. Climber र Belayer बिच Cross जाँच गर्ने । ७. Belayer ले Belay सुरु गरे पछि, आरोहीले Rock मा भए Rock hold हरु प्रयोग गरि आरोहण सुरु गर्ने । ८. Rock मा भए Bolt भएको ठाँउमा Quickdraw र बोल्ट नभएको ठाँउमा Camalot, Ice screw, Snow bar र offset stopper प्रयोग गरी आरोहण गर्ने । ९. Fall हुने अवस्था वा थाकेमा Take वा Check भनि Belayer लाइ Hold गर्न लगाउने । १०. गन्तव्य (Anchor) मा पुगे पछि Safety लगाउने। ११. I am safe भनि Belayer लाइ सुचना दिने । १२. Top belay system तयार पार्ने । १३. Belayer ले Belay off गरि, डोरीको टुप्पामा Knot दधारा हार्नेसको Belay loop मा डोरी जोडि आरोहणको लागि तयार हुने । १४. Anchor बाट Belayer ले आरोही संग Eye contact वा Climbing signal दधारा निरन्तर Communication गरि Belay गर्ने। १५. Climber Anchor मा आइपुगेपछि Safety लगाउने १६. क्रमशः पहिलाकै विधि अपनाई आरोहण गर्ने । १७. प्रयोग भएका औजार उपकरणहरु सफा गरी भण्डारण गर्ने । १८. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Multi pitch lead climbing गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • Multi pitch lead climbing गरेको । <p>Multi pitch Lead Climbing</p> <ul style="list-style-type: none"> • परिचय • प्रयोग • प्रकार • विधि • ध्यान दिनुपर्ने कुराहरु 	

औजार, उपकरण र सामग्री (Required Tools/Equipment): Prusic Cord, Harness, Helmet, Chalk bag, Belay device, Ascender, Tape sling, Carabiner, Quickdraw, Camalot, Offset Stopper, Rock piton, Knife, Pencil, Notepad, Gloves.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- Multi-pitch lead climbing गर्दा सावधानी अपनाउने ।

मोड्युल (Module) ४: ग्रीष्मकालीन शीप (Summer Skill)

सब-मोड्युल (Sub Module) ४.६: Climbing Skill

निर्दिष्ट कार्य (Task) ४.६.३: Active rappelling गर्ने । (Wall, Rock & Ice)

समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक ५ घण्टा = ६ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. Anchor मा Safety लगाउने । ४. Climbing rope को दुइ टुप्पा संगै राखि Thumb knot बनाइ सफा गर्ने । ५. डोरीको बिच भागमा Screw gate carabiner राखि Anchor मा लगाउने र Screw gate carabiner Lock गर्ने । ६. डोरीलाई तल फ्याक्ने । ७. Belay device harness को Belay loop मा राख्ने। ८. Belay device मा दुबै डोरी Connect गरि Carabiner lock गर्ने । ९. Belay device भन्दा तलको डोरीमा Prusick knot लगाई Harness को loop मा जोड्ने । १०. System को जाँच गर्ने । ११. Safety खोलि Belay device भन्दा माथि डोरीमा राख्ने र डोरीमा load दिने । १२. एउटा हात Prusick knot मा राखि Balance मिलाउने र अर्को हातले तल तिरको डोरी समाती कम्मर भन्दा पछाडि लगि Control गर्ने। १३. हातले डोरीको Balance र Body balance मिलाएर तल झार्ने । १४. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । १५. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Active rappelling गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • Active rappelling गरेको । 	<p>Active rappelling</p> <ul style="list-style-type: none"> • परिचय • प्रयोग • विधि • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): Rope, Prusik cord, Harness, Helmet, Belay device, Tape sling, Screw gate carabiner, Open gate carabiner, Knife, Pencil, Note pad, Gloves.

सुरक्षा तथा सावधानीहरु (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरु प्रयोग गर्ने ।
- Active rappelling गर्दा सावधानी अपनाउने

मोड्युल (Module) ४: ग्रीष्मकालीन शीप (Summer Skill)

सब-मोड्युल (Sub Module) ४.६: Climbing Skill

निर्दिष्ट कार्य (Task) ४.६. ४: Cliff lowering गर्ने । (Rock & Ice)

समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक ५ घण्टा = ६ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. जोखिमको पुर्वानुमान गर्ने । ४. Anchor को लागि ठाँउ छान्ने । ५. Anchor बनाउने । ६. Anchor मा Safety लगाइ Anchor बाट Belay गर्ने मिल्ने गरि Anchor भन्दा तल बस्ने । ७. Partner लाइ Safety मा राख्ने । ८. Climbing डोरी व्यवस्थापन गर्ने । ९. डोरीको टुप्पा Figure of 8 follow through द्वारा Partner को Harness को Belay loop मा जोड्ने । १०. Anchor मा Screw gate carabiner राखि Partner मा जोडेको डोरी तानि Munter Mule Hitch बनाउने । ११. Partner पटि भएको डोरीमा Valdotain knot बनाउने । १२. Partner को Safety खोलि डोरीमा load दिने । १३. Munter Mule Hitch खोलि Italian hitch बाट Belay गरि Partner तल झार्ने । १४. Partner संग Eye contact नटुटाउने । १५. Partner तोकिएको सुरक्षित स्थानमा नपुगेसम्म Belay गर्ने । १६. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । १७. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Cliff lowering गर्ने <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • Cliff lowering गरेको । 	<p>Cliff lowering</p> <ul style="list-style-type: none"> • परिचय • विधि • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): Rope, Prussic cord, Harness, Helmet, Belay device, Tape sling, Screw gate carabiner, Open gate carabiner, Knife, Pencil, Note pad, Gloves.

सुरक्षा तथा सावधानीहरु (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरु प्रयोग गर्ने ।
- Cliff lowering गर्दा सावधानी अपनाउने ।

मोड्युल (Module) ४: ग्रीष्मकालीन शीप (Summer Skill)

सब-मोड्युल (Sub Module) ४.६: Climbing Skill

निर्दिष्ट कार्य (Task) ४.६.५: Cliff lowering गर्ने । (Rock & Ice)

समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक ५ घण्टा = ६ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. स्थल छनोट गर्ने । ४. व्यक्तिगत सुरक्षा सामाग्री लगाउने । ५. Camalot, offset stopper, Quickdraw लाइ Harness मा Racking गर्ने । ६. Climbing partner बीचमा safety जाँच गर्ने । ७. Rock crack हेरि Camalot, Offset stopper प्रयोग गरि Anchor बनाउने । ८. Anchor मा Quickdraw राख्ने । ९. Quickdraw मा डोरी राखि आरोहण गर्ने । १०. Climbing partner बीचमा एक अर्कामा सहकार्य तथा सुचना आदान प्रदान गर्ने । ११. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । १२. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Trad climbing गर्ने <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • Trad climbing गरेको । 	<p>Trad climbing</p> <ul style="list-style-type: none"> • परिचय • Caming Device प्रयोग • विधि • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): Rope, Harness, Helmet, Belay device, Screw gate carabiner, Open gate carabiner, Camalot, offset stopper, Knife, Pencil, Note pad, Gloves.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- Trad climbing गर्दा सावधानी अपनाउने ।

मोड्युल (Module) ४: ग्रीष्मकालीन शीप (Summer Skill)

सब-मोड्युल (Sub Module) ४.६: Climbing Skill

निर्दिष्ट कार्य (Task) ४.६.६: Rock Route setting गर्ने ।

समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक ५ घण्टा = ६ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. व्यक्तिगत सुरक्षा सामाग्री लगाउने । ४. Rock sport छनोट गर्ने। ५. Rock route study गरि Route को नक्सा बनाउने । ६. आरोहण सामाग्री Harness मा Racking गर्ने । ७. वैकल्पिक बाटोबाट Sketch गरिएको Route को सीधा माथि गइ Top मा Anchor बनाउने । ८. Anchor बाट Active rappelling गरि कोरीएको Rock route हेर्ने । ९. Final नक्सा Sketch गरि मुख्य Anchor पता लगाउने । १०. Top anchor बाट Active rappelling गरी Final route हेर्ने । ११. Anchor बनाई डोरी लगाउने । १२. डोरीको साहयता लिइ Route सफा गर्ने । १३. Top rope climbing गरी Climbing move, hold हरु हेरि Bolt राख्ने ठाउँ पता लागाइ चिन्ह लगाउने । १४. चिन्ह लागाएको ठाउँमा Drill गरी Expansion Rock bolt लगाइ Rock route set गर्ने । १५. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । १६. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Route setting गर्ने <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • Route setting गरेको । 	<p>Route setting</p> <ul style="list-style-type: none"> • परिचय • विधि • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): Rope, Harness, Helmet, Belay device, Prusik cord, Tape siling, Screw gate carabiner, Open gate carabiner, Camalot, Offset stopper,

Drill, Drill bit, Brush, Expansion Rock Bolt, Double ring, Hanger, Knife, Pencil, Note pad, Gloves.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- Route setting गर्दा सावधानी अपनाउने।

मोड्युल (Module) ४: ग्रीष्मकालीन शीप (Summer Skill)

सब-मोड्युल (Sub Module) ४.६: Climbing Skill

निर्दिष्ट कार्य (Task) ४.६.७: Rock route grading गर्ने ।

समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक ५ घण्टा = ६ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. व्यक्तिगत सुरक्षा सामग्री लगाउने । ४. Rock sport छनोट गर्ने । ५. आरोहण सामग्री Harness मा Racking गर्ने । ६. Rock route study गरि Climbing route को नक्सा कोर्ने। ७. Rock climbing sport को Steepness जानकारी लिने। ८. Rock climbing गरि Rock hold हरूको Size जानकारी लिने। ९. Climbing move difficulty जानकारी लिने। १०. Spot steepness, Hold size, Move difficulty अध्ययन गरी Grading गर्ने । ११. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । १२. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Rock route grading गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • Route setting grading गरेको । 	<p>Rock route grading</p> <ul style="list-style-type: none"> • परिचय • विधि • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामग्री (Required Tools/Equipment): Rope, Harness, Helmet, Belay device, Screw gate carabiner, Open gate carabiner, Knife, Pencil, Note pad, Gloves.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- Rock route grading गर्दा सावधानी अपनाउने ।

मोड्युल (Module) ४: ग्रीष्मकालीन शीप (Summer Skill)

सब-मोड्युल (Sub Module) ४.६: Climbing Skill

निर्दिष्ट कार्य (Task) ४.६.८: Rope fixing गर्ने। (६,५०० मिटरको उचाइको Peak सम्म)

समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक ७ घण्टा = ८ घण्टा

कार्य चरणहरु (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने। २. आरोहणको प्रकृति अनुसार आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने। ३. Rope fixing समुह (Team) छनौट गर्ने। ४. सामाग्रीहरुको सुची तयार पर्ने। ५. सुची अनुसारको सामाग्रीहरु छुट्याउने। ६. छुट्याएको सामाग्रीहरु कार्यस्थलसम्म पुर्याउन छुट्टै समुह (Team) तयार गर्ने। ७. व्यक्तिगत सुरक्षाको सामाग्री लगाउने। ८. भौगोलिक Route study गरि योजना बनाउने। ९. Rope fixing सामाग्री Snow bar झोलाको साइडमा बाँध्ने। १०. Rope fixing सामाग्री Piton, camelot, stopper, Ice screw हरु Harness मा राख्ने। ११. Fix गर्ने Rope coil बाट एक टुप्पा Harness मा जोड्ने र अर्को टुप्पा Snow bar गाडी जोड्ने। १२. Partner लाइ Belay गर्न लगाउने। १३. भौगोलिक अवस्था हेरि Piton, Camelot, Stopper, Ice screw प्रयोग गरि Anchor बनाइ डोरीलाइ Connect गर्ने जाने। १४. गन्तव्यमा पुगे पछि अन्तिम Anchor मा डोरीलाइ Fix गर्ने। १५. Active rappel गरि Anchor मा Connect गरेको Fixing डोरीलाइ Fix गर्ने तल झार्ने। 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Rope fixing/ route setting गर्ने। <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • Rope fixing गरेर गन्तव्यमा सुरक्षित साथ पुगेको। 	<p>Rope fixing/ Route setting</p> <ul style="list-style-type: none"> • परिचय • विधि • ध्यान दिनुपर्ने कुराहरु

<p>१६. (यदि डोरी नपुगेमा Partner लाइ अर्को डोरी लिङ्ग Anchor मा Connect गरेको Fixing डोरीलाइ Fix गर्दै माथि आउन लगाउने) ।</p> <p>१७. प्रयोग भएका औजार उपकरणहरु सफा गरी भण्डारण गर्ने ।</p> <p>१८. कार्यको अभिलेख राख्ने।</p>		
--	--	--

औजार, उपकरण र सामग्री (Required Tools/Equipment): Notepad, Pen, Pencil, MAP, Compass, Cell Phone, Satellite Phone, Rope, Snow-bar, Ice-screw, Rock piton, Ice-axe, Carabineer, Ice-Hammer, Camelot, Stopper.

सुरक्षा तथा सावधानीहरु (Safety/Precautions)

- Rope fixing/ Route setting गर्दा सावधानी अपनाउने ।

मोड्युल (Module) ४: ग्रीष्मकालीन शीप (Summer Skill)

सब-मोड्युल (Sub Module) ४.७: Glacier Walk

विवरण (Description): यस सब-मोड्युलमा पेशागत पर्वतारोहण वा पर्वतारोहणको क्षेत्रका काम गर्ने पर्वतीय पथ प्रदर्शकलाई Glacier walk गर्नेको लागि आवश्यक पर्ने ज्ञान र सिप समावेश गरिएको छ ।

सब-मोड्युल परिणाम (Sub Module Outcomes): विभिन्न विधी र सामाग्रीहरुको प्रयोग गरि Glacier walk सम्बन्धी ज्ञान सिपमा सक्षम हुनेछन्।

कार्यहरू:

१. Step cutting system दृधारा हिडने।
२. Handrail system दृधारा हिडने।
३. Crampons technique दृधारा हिडने।
४. Duck walk system दृधारा हिडने।
५. Ice-axe/Ice-tool technique दृधारा हिडने।
६. Rope up system दृधारा हिडने।

समय ६ घण्टा (सै) + १० घण्टा (व्या) = १६ घण्टा

मोड्युल (Module) ४: ग्रीष्मकालीन शीप (Summer Skill)

सब-मोड्युल (Sub Module) ४.६: Glacier Walk

निर्दिष्ट कार्य (Task) ४.६.१: Step cutting system द्वारा हिडने।

समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक २ घण्टा = ३ घण्टा

कार्य चरणहरु (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामग्री संकलन गर्ने । ३. व्यक्तिगत सुरक्षाको सामग्री लगाउने । ४. Glacier को Condition जाँच गर्ने । ५. ४५ डिग्री सम्मको Glacier slope स्थान छनोट गर्ने । ६. Ice-axe लिने। ७. Ice-axe को Blade ले Ice/Glacier cutting गरि खुडकिला बनाउने । ८. खुडकिला बनाएको स्थानमा हिडने । ९. प्रयोग भएका औजार उपकरणहरु सफा गरी भण्डारण गर्ने । १०. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Step cutting system द्वारा हिडने। <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • Step cutting गरि गन्तव्य स्थानमा पुगेको । 	<p>Step cutting system</p> <ul style="list-style-type: none"> • परिचय • विधि • ध्यान दिनुपर्ने कुराहरु

औजार, उपकरण र सामग्री (Required Tools/Equipment): Helmet, Alpine boot, Ice-axe, Gloves, Sun Glass, Sun Cream

सुरक्षा तथा सावधानीहरु (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरु प्रयोग गर्ने ।
- Step cutting system द्वारा हिडदा सावधानी अपनाउने ।

मोड्युल (Module) ४: ग्रीष्मकालीन शीप (Summer Skill)
सब-मोड्युल (Sub Module) ४.६: Glacier Walk
निर्दिष्ट कार्य (Task) ४.६.२: Handrail system दृधरा हिडने।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक २ घण्टा = ३ घण्टा

कार्य चरणहरु (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. व्यक्तिगत सुरक्षाको सामाग्री लगाउने । ४. स्थानको छनोट गरि Anchors बनाउने । ५. Anchors मा डोरी जोड्ने ६. डोरीमा Directional 8 knot बनाइ loop निकाल्ने। ७. Loop मा समातेर हिड्ने । ८. प्रयोग भएका औजार उपकरणहरु सफा गरी भण्डारण गर्ने । ९. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Handrail system दृधरा हिडने। <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • Handrail system को प्रयोग गरि गन्तव्यमा पुगेको । 	<p>Handrail system</p> <ul style="list-style-type: none"> • परिचय • विधि • ध्यान दिनुपर्ने कुराहरु

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): Carabineer, Tape sling, डोरी ।

सुरक्षा तथा सावधानीहरु (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरु प्रयोग गर्ने ।
- Handrail system दृधरा हिड्ता सावधानी अपनाउने ।

मोड्युल (Module) ४: ग्रीष्मकालीन शिप (Summer Skill)
सब-मोड्युल (Sub Module) ४.६: Glacier Walk
निर्दिष्ट कार्य (Task) ४.६.३: Crampons technique दधारा हिडने।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक २ घण्टा = ३ घण्टा

कार्य चरणहरु (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<p>१. आवश्यक जानकारी लिने ।</p> <p>२. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने ।</p> <p>३. व्यक्तिगत सुरक्षाको सामाग्री लगाउने ।</p> <p>४. Glacier को Condition जाँच गर्ने ।</p> <p>५. ६ इन्चको फरकमा दुइ खुट्टाले Glacier/Ice/Snow मा 'L' Shape बनाइ टेक्ने ।</p> <p>६. हिडा दाँया खुट्टालाइ दाँया र बाँया खुट्टा बाँया Side च्यापी खुट्टा अगाडि सार्ने ।</p> <p>७. हिडा एउटा खुट्टाले अर्को खुट्टामा Crampons ले नलाग्ने गरी हिडने।</p> <p>८. क्रमस यहि प्रक्रिया अपनाइ हिडने</p> <p>९. प्रयोग भएका औजार उपकरणहरु सफा गरी भण्डारण गर्ने ।</p> <p>१०. कार्यको अभिलेखीकरण गर्ने ।</p>	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> Crampons technique दधारा हिडने। <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> Crampons technique प्रयोग गरि गन्तव्यमा पुगेको । 	<p>Crampons technique</p> <ul style="list-style-type: none"> परिचय प्रकार <ul style="list-style-type: none"> Normal slope मा हिडने Front pointing गर्ने Back climbing गर्ने ४० देखि ६० डिग्री हिडने विधि ध्यान दिनुपर्ने कुराहरु

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment)

- Helmet, Harness, Climbing boots, Ice Axe.

सुरक्षा तथा सावधानीहरु (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरु प्रयोग गर्ने ।
- Crampons technique दधारा हिडा सावधानी अपनाउने ।

मोड्युल (Module) ४: ग्रीष्मकालीन शिप (Summer Skill)

सब-मोड्युल (Sub Module) ४.७: Glacier Walk

निर्दिष्ट कार्य (Task) ४.७.४: Duck walk system दैधारा हिडने।

समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक १ घण्टा = २ घण्टा

कार्य चरणहरु (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने। २. आवश्यक औजार, उपकरण र सामग्री संकलन गर्ने। ३. व्यक्तिगत सुरक्षाको सामाग्री लगाउने। ४. Glacier को Condition जाँच गर्ने। ५. ६ इन्चको फरकमा दुइ खुट्टाले Glacier/Ice/Snow मा टेक्ने। ६. घुडालाइ ३० डिग्रीमा खुम्च्याउने। ७. हिडा शरीरलाई Half seating position मा राख्ने। ८. हिडा एउटा खुट्टाले अर्को खुट्टामा Crampons ले नलाग्ने गरी हिड्ने। ९. हातमा Ice-axe को चुच्चो भाग पछाडी पार्ने गरि लिने। १०. Ice-axe समातेर ओरालो हिड्ने। ११. प्रयोग भएका औजार उपकरणहरु सफा गरी भण्डारण गर्ने। १२. कार्यको अभिलेखीकरण गर्ने। 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Duck walk system दैधारा हिडने। <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • Duck walk system प्रयोग गरि गन्तव्य स्थानमा पुगेको। 	<p>Duck walk system</p> <ul style="list-style-type: none"> • परिचय • विधि • ध्यान दिनुपर्ने कुराहरु

औजार, उपकरण र सामग्री (Required Tools/Equipment): Helmet, Harness, Climbing boots, Ice Axe.

सुरक्षा तथा सावधानीहरु (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरु प्रयोग गर्ने।
- Duck walk system दैधारा हिडा सावधानी अपनाउने।

मोड्युल (Module) ४: ग्रीष्मकालीन शीप (Summer Skill)
सब-मोड्युल (Sub Module) ४.६: Glacier Walk
निर्दिष्ट कार्य (Task) ४.६.५: Ice-axe/Ice-tool technique द्धारा हिड्ने।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक २ घण्टा = ३ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<p>१. आवश्यक जानकारी लिने ।</p> <p>२. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने ।</p> <p>३. व्यक्तिगत सुरक्षाको सामाग्री लगाउने ।</p> <p>४. Glacier को Condition जाँच गर्ने ।</p> <p>५. हातमा Ice-axe/Ice-tool को चुच्चो भाग पछाडी पर्ने गरि समात्ने ।</p> <p>६. Slope मा Traverse गर्दा Ice-axe/Ice-tool लाइ Wall पट्टिको हातमा राख्ने ।</p> <p>७. Ice-axe/Ice-tool समाती उकालो वा ओरालो हिड्ने</p> <p>८. यदि चिप्लीएमा Self-Arrest को माध्यम द्धारा रोक्ने।</p> <p>९. Ice-axe/Ice-tool को प्रयोग द्धारा १० डिग्री उकालो चड्दा दुवै हातले Ice-tool को प्रयोग गर्ने।</p> <p>१०. Ice-axe/Ice-tool को प्रयोग गरि ओरालो झर्दा Back climbing को system द्धारा झार्ने।</p> <p>११. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने ।</p> <p>१२. कार्यको अभिलेखीकरण गर्ने ।</p>	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> Ice-axe/Ice-tool technique द्धारा हिड्ने। <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> Ice-axe/Ice-tool प्रयोग गरि गन्तव्य स्थानमा पुगेको । 	<p>Ice-axe/Ice-Tool Technique</p> <ul style="list-style-type: none"> परिचय प्रकार विधि Self-Arrest गर्ने विधि ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): Helmet, Harness, Climbing boots, Ice Axe, Ice-Tool.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- Ice-axe/Ice-tool technique द्धारा हिड्दा सावधानी अपनाउने ।

मोड्युल (Module) ४: ग्रीष्मकालीन शिप (Summer Skill)
सब-मोड्युल (Sub Module) ४.६: Glacier Walk
निर्दिष्ट कार्य (Task) ४.६.६: Rope up system द्धारा हिड्ने।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक २ घण्टा = ३ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने। २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने। ३. व्यक्तिगत सुरक्षाको सामाग्री लगाउने। ४. Glacier को Condition जाँच गर्ने। ५. Team को Size अनुसारको डोरी व्यवस्थापन गर्ने। ६. एकापट्टिको डोरी टुप्पा गाइडले हार्नेसमा जोड्ने। ७. Team Size अनुसार डोरीको अर्को टुप्पा देखि ८ देखि १२ मिटरको फरकमा Butterfly knot बनाउने। ८. Butterfly knot लाई प्रत्येक Client को Harness मा Carabineer ले Connect गर्ने। ९. बाँकी डोरीलाई Mountain coil बनाइ गाइडले कुम्मा छड्के गरि भिर्ने। १०. Clove hitch लगाएर Harness को Belay loop मा Carabineer लगाएर Lock गर्ने। ११. Rope up system मा हिडा डोरी भुइमा नछुने गरि डोरीको Side मिलाएर हिड्ने। १२. Glacier मा Rope up system द्धारा हिडा 'U' Turn नगर्ने। १३. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने। १४. कार्यको अभिलेखीकरण गर्ने। 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Rope up system द्धारा हिड्ने। <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • Rope up system प्रयोग गरि गन्तव्य स्थानमा पुगेको। 	<p>Rope up system</p> <ul style="list-style-type: none"> • परिचय • विधि • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): Helmet, Harness, Climbing boots, Ice-axe, Crampons, Gloves, Sun-Glass, Rope, Carabineer, Trekking Poles.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने।
- Rope up system द्धारा हिडा सावधानी अपनाउने

मोड्युल (Module) ४: ग्रीष्मकालीन शीप (Summer Skill)
सब-मोड्युल)Sub Module(४.८: छाँगोरोहण) General Canyoning

विवरण (Description): यस सब-मोड्युलमा पेशागत पर्वतारोहण वा पर्वतारोहणको क्षेत्रका काम गर्ने पर्वतीय पथ प्रदर्शकलाई छाँगोरोहण (Canyoning) को लागि आवश्यक पर्ने ज्ञान र सिप समावेश गरिएको छ ।

सब-मोड्युल परिणाम (Sub Module Outcomes): विभिन्न विधि र सामाग्रीहरुको प्रयोग गरि छाँगोरोहण (Canyoning) सम्बन्धी ज्ञानमा सक्षम हुनेछन्।

कार्यहरू:

१. Counseling गर्ने ।
२. Acrophobia जाँच गर्ने ।
३. Canyoning सुरक्षा अपनाउने ।
४. Client safety गर्ने ।
५. Communication (Use of signs/signs) गर्ने ।
६. Canyoning गर्ने ।
७. श्वासप्रश्वास (Breathing) नियन्त्रण गर्ने ।
८. Swimming गर्ने ।
९. Canyoning grading गर्ने ।

समय: ९ घण्टा (सै) + ४७ घण्टा (व्या) = ५६ घण्टा

मोड्युल (Module) ४: ग्रीष्मकालीन शीप (Summer Skill)
सब-मोड्युल (Sub Module) ४.८: छाँगोरोहण (General Canyoning)
निर्दिष्ट कार्य (Task) ४.८.१: Counciling गर्ने ।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक ३ घण्टा = ४ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामग्री संकलन गर्ने । ३. यात्रालाई आवश्यक सर-सामान एवं पैसाको लागत प्रस्तुत गर्ने । ४. यात्रुलाई सहज अवस्थामा बस्न लगाउने । ५. Canyoning Activities मा सहभागी हुँदा पालना गनुपर्ने नियम/मापदण्ड बताउने । ६. यात्रुलाई विनम्र, सरल भाषामा प्रश्न सोध्ने ७. रुचिको विषय पता लगाउने । ८. यात्रुको शारीरिक कमजोरी एवं पानीसँग डराउने प्रकारका कुनै रोग भए नभएको यकिन गर्ने । ९. रोग नभए पानीमा एडभान्चर क्रियाकलाप (Canyoning) मा भाग लिन सल्लाह दिने । १०. Canyoning गर्ने स्थान र क्रियाकलापको फोटो, भिडियो प्रस्तुत गर्ने । ११. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । १२. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Counciling गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • यात्रु Canyoning गर्न तयार भएको । 	<p>Counciling</p> <ul style="list-style-type: none"> • परिचय • विधि • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामग्री (Required Tools/Equipment): Pencil, Paper, Chart Paper, Not Pad.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- Counciling गर्दा सावधानी अपनाउने ।

मोड्युल (Module) ४: ग्रीष्मकालीन शीप (Summer Skill)
सब-मोड्युल (Sub Module) ४.८: छाँगोरोहण (General Canyoning)
निर्दिष्ट कार्य (Task) ४.८.२: Acrophobia जाँच गर्ने ।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक ३ घण्टा = ४ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. यात्रलाई सहज अवस्थामा बस्न लगाउने । ४. पानीमा डर लाग्ने किसिमका रोग भए नभएको यकिन गर्ने । ५. फोटो भिडियो देखाउने। ६. फोटो भिडियो हेर्दा उसको प्रतिक्रिया (डराएको वा आनन्दित भएको) रेकर्ड गर्ने । ७. एक्रोफोविया नभएको भएमा Canyoning Activities क्रियाकलाप (Canyoning) मा भाग लिन सल्लाह दिने । ८. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । ९. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Acrophobia जाँच गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • यात्रु Canyoning गर्न तयार भएको 	<p>Acrophobia जाँच</p> <ul style="list-style-type: none"> • परिचय • जाँच गर्ने विधि • ध्यान दिनुपर्ने कुराहरु

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): Pencil, Paper, Chart paper, Not pad, Projector.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- Acrophobia जाँच गर्दा सावधानी अपनाउने ।

मोड्युल (Module) ४: ग्रीष्मकालीन शीप (Summer Skill)
सब-मोड्युल (Sub Module) ४.८: छाँगोरोहण (General Canyoning)
निर्दिष्ट कार्य (Task) ४.८.३: Canyoning सुरक्षा अपनाउने ।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक ५ घण्टा = ६ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. यात्रुको अभिलेख राख्ने । ४. सुरक्षित स्थान छनोट गर्ने । ५. भौगोलिक स्थितिको मुल्याङ्कन गर्ने । ६. मौसमी अवस्था पुर्वानुमान गर्ने । ७. व्यक्तिगत उपकरणहरू छ, छैन यकिन गर्ने । ८. व्यक्तिगत सामानको सुरक्षा अपनाउने । ९. वन्यजनन्तु तथा विषालु वनस्पतिबाट सुरक्षित हुने । १०. एडकरहरूको जाँच गर्ने । ११. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । १२. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Canyoning सुरक्षा अपनाउने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • मौसमी अवस्थाको पुर्वानुमान गरेको। • Canyoning गर्नको लागि तयार भएको। 	<p>Canyoning सुरक्षा अपनाउने</p> <ul style="list-style-type: none"> • परिचय • विधि • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): Helmet, Rope, Harness, Dry suite, Shoes, Descender device, Dry bag, Carabiner, Pencil, Paper, Chart Paper, Note pad.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- Canyoning सुरक्षा अपनाउदा सावधानी अपनाउने ।

मोड्युल (Module) ४: ग्रीष्मकालीन शीप (Summer Skill)
सब-मोड्युल (Sub Module) ४.८: छाँगोरोहण (General Canyoning)
निर्दिष्ट कार्य (Task) ४.८.४: Client safety गर्ने ।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक ५ घण्टा = ६ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. यात्रुलाइ Canyoning बारे जानकारी गर्ने। ४. यात्रुको यात्रा सम्बन्धि बीमा गराउने । ५. यात्रुको Personal canyoning Equipment जाँच गर्ने । ६. यात्रुले सहि तरिकाले Canyoning Equipment प्रयोग गरेको छ कि छैन यकिन गर्ने । ७. यात्रुलाइ Counselling गर्ने। ८. यात्रुको सुरक्षाको निरिक्षण गर्ने ९. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । १०. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Client safety गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • यात्रुले सुरक्षाको भएको । 	<p>Client safety</p> <ul style="list-style-type: none"> • परिचय • विधि • ध्यान दिनुपर्ने कुराहरु

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): Helmet, Rope, Harness, Dry suite, Shoes, Descender device, Dry bag Gloves, Carabiner, Pencil, Paper, Chart paper, Note pad.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- Clint safety गर्दा सावधानी अपनाउने ।

मोड्युल (Module) ४: ग्रीष्मकालीन शीप (Summer Skill)
सब-मोड्युल (Sub Module) ४.८: छाँगोरोहण (General Canyoning)
निर्दिष्ट कार्य (Task) ४.८.५: Communication (Use of Signal/Sign) गर्ने
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक ५ घण्टा = ६ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<p>१. आवश्यक जानकारी लिने ।</p> <p>२. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने ।</p> <p>३. निम्न Signal हरूको बारेमा Briefing दिने:</p> <ul style="list-style-type: none"> • तयार हुने संकेत देखाउने • रोकिने संकेत देखाउने • डोरी तानेर संकेत देखाउने • डोरी हल्लाएर संकेत देखाउने • सुसेली संकेत गर्ने। <p>४. सिट्ठी फुकेर संकेत दिने ।</p> <p>५. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने ।</p> <p>६. कार्यको अभिलेखीकरण गर्ने ।</p>	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Communication (Use of Signal/Sign) गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • उचित संकेतको प्रयोग गर्ने जानेको। 	<p>Communication (Use of Signal/Sign)</p> <ul style="list-style-type: none"> • परिचय • विधि • ध्यानदिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): Rope, Gloves, Whistle, Pencil, Paper, Chart paper, Note pad

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- Communication (Use of Signal/Sign) गर्दा सावधानी अपनाउने।

मोड्युल (Module) ४: ग्रीष्मकालीन शीप (Summer Skill)
सब-मोड्युल (Sub Module) ४.८: छाँगोरोहण (General Canyoning)
निर्दिष्ट कार्य (Task) ४.८.६: Canyoning गर्ने ।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक ७ घण्टा = ८ घण्टा

कार्य चरणहरु (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. यात्रुलाइ Canyoning बारे जानकारी गर्ने । ४. यात्रुको Canyoning गर्ने ठाउँमा लैजाने । ५. Canyoning डोरी टाँग्ने । ६. Canyoning equipment लगाइ दिने । ७. यात्रुलाइ Councilling का साथ Canyoning गर्दै तल झार्ने । ८. यात्रुको सुरक्षाको निरिक्षण गर्ने ९. प्रयोग भएका औजार उपकरणहरु सफा गरी भण्डारण गर्ने । १०. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Canyoning गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • यात्रुले Canyoning गरेको। 	<p>Canyoning</p> <ul style="list-style-type: none"> • परिचय • विधि • ध्यान दिनुपर्ने कुराहरु

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): Helmet, Rope, Harness, Dry suite, Shoes, Descender device, Dry bag Gloves, Carabiner, Pencil, Paper, Chart paper, Note pad.

सुरक्षा तथा सावधानीहरु (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरु प्रयोग गर्ने ।
- Canyoning गर्दा सावधानी अपनाउने ।

मोड्युल (Module) ४: ग्रीष्मकालीन शिप (Summer Skill)
सब-मोड्युल (Sub Module) ४.८: छाँगोरोहण (General Canyoning)
निर्दिष्ट कार्य (Task) ४.८.६: श्वास प्रश्वास नियन्त्रण (Breathing control) गर्ने ।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक ५ घण्टा = ६ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<p>१. आवश्यक जानकारी लिने ।</p> <p>२. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने ।</p> <p>३. कार्यस्थलको छनोट गर्ने ।</p> <p>४. मुख बन्द गरी नाकबाट गहिरो श्वास लिने ।</p> <p>५. आँखा बन्द गरी श्वास प्रश्वासमा ध्यान दिने ।</p> <p>६. मनमनै १ देखि २०, ३०, ४० गर्दै गन्दै जाने ।</p> <p>७. श्वास प्रश्वास गर्नको लागि टाउको बाहिर निकाल्ने ।</p> <p>८. नाकबाट बिस्तारै श्वास छोड्ने ।</p> <p>९. शरीरलाई रिल्याक्स राख्ने, नआतिने ।</p> <p>१०. श्वास लिंदा हात फैलाएर छाती चौडापारी सकेसम्म बढी श्वास लिने ।</p> <p>११. Respiratory device प्रयोग गर्ने ।</p> <p>१२. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने ।</p> <p>१३. कार्यको अभिलेखीकरण गर्ने ।</p>	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> श्वास प्रश्वास नियन्त्रण (Breathing control) गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> श्वास प्रश्वास नियन्त्रण (Breathing control) गरेको। 	<p>श्वास प्रश्वास नियन्त्रण (Breathing control) गर्ने</p> <ul style="list-style-type: none"> परिचय विधि ध्यान दिनु पर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): Swimming suite, Swimming glass, Respiratory Device, Life jacket

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- श्वास प्रश्वास नियन्त्रण (Breathing control) गर्ने गर्दा सावधानी अपनाउने ।

मोड्युल (Module) ४: ग्रीष्मकालीन शीप (Summer Skill)
सब-मोड्युल (Sub Module) ४.८: छाँगोरोहण (General Canyoning)
निर्दिष्ट कार्य (Task) ४.८.८: Swimming गर्ने ।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक ७ घण्टा = ८ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<p>१. आवश्यक जानकारी लिने ।</p> <p>२. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने ।</p> <p>३. Swimming गर्नको लागि तयारी हुने।</p> <p>४. दुः हातलाइ टाउको भन्दा माथि लगि नमस्ते पोजिसनमा बस्ने।</p> <p>५. पोखरी- दह वा खोलामा पस्ने।</p> <p>६. शरीरलाई Horizontal position मा राख्ने ।</p> <p>७. हातलाई पालैपालो पानीमा सिध्धा अगाडि लैजाने र पानीलाई पछाडि तान्ने ।</p> <p>८. एउटा हात शरीरको ९० डिग्रीको कोणमा आए पछि अर्को हात अगाडि लग्ने ।</p> <p>९. खुट्टालाइ फैलाउने।</p> <p>१०. एउटा खुट्टा तल लैजांदा अर्को खुट्टा माथि लग्ने ।</p> <p>११. खुट्टा खुम्चाई पानीमा किक हान्ने ।</p> <p>१२. यो प्रक्रिया दोहर्याउने ।</p> <p>१३. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने ।</p> <p>१४. कार्यको अभिलेखीकरण गर्ने ।</p>	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> Swimming गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> पानीमा नडुबेको। 	<p>Swimming</p> <ul style="list-style-type: none"> परिचय Swimming को प्रकार <ul style="list-style-type: none"> हात खुट्टाको movement (floating) गर्ने विधि Back stock/Defensive swimming गर्ने Free style swimming गर्ने Brest stock swimming गर्ने Butterfly तथा Agresive swimming गर्ने ६्यान दिनु पर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): Swimming suite, Swimming glass, Life jacket, Knife, Pencil, Note pad, Gloves

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- हातको मुभमेन्ट (फ्लोटिङ) गर्दा सावधानी अपनाउने।

मोड्युल (Module) ४: ग्रीष्मकालीन शीप (Summer Skill)
सब-मोड्युल (Sub Module) ४.८: छाँगोरोहण (General Canyoning)
निर्दिष्ट कार्य (Task) ४.८.९: Canyoning grading गर्ने ।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक ७ घण्टा = ८ घण्टा

कार्य चरणहरु (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<p>१. आवश्यक जानकारी लिने ।</p> <p>२. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने ।</p> <p>३. छाँगाको उचाइ टेपले(डोरी) मापन गर्ने ।</p> <p>४. पानी वा छागाँको बहावको मापन गर्ने ।</p> <p>५. जोखिमको अनुमान गर्ने ।</p> <p>६. छाँगोरोहणको समय अनुमान गर्ने ।</p> <p>७. मापनहरूको अध्ययन गरी grading गर्ने ।</p> <p>८. प्रयोग भएका औजार उपकरणहरु सफा गरी भण्डारण गर्ने ।</p> <p>९. कार्यको अभिलेखीकरण गर्ने ।</p>	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> Canyoning grading गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> Canyoning grading गरेको। 	<p>Canyoning grading</p> <ul style="list-style-type: none"> परिचय विधि ध्यान दिनु पर्ने कुराहरु

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): टेप, डोरी, Pencil, Note pad, Stop Watch .

सुरक्षा तथा सावधानीहरु (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरु प्रयोग गर्ने ।
- Canyoning grading गर्दा सावधानी अपनाउने ।

मोड्युल (Module) ४: ग्रीष्मकालीन शीप (Summer Skill)

सब-मोड्युल (Sub Module) ४.९: खोला तर्ने (River Crossing)

विवरण (Description): यस सब-मोड्युलमा पेशागत पर्वतारोहण वा पर्वतारोहणको क्षेत्रका काम गर्ने पर्वतीय पथ प्रदर्शकलाई पर्वतारोहणका क्रममा आवश्यक पर्ने खोला तर्ने (River Crossing) संग सम्बन्धीत ज्ञान र सिपहरु समावेश गरिएको छ ।

सब-मोड्युल परिणाम (Sub Module Outcomes): विभिन्न विधि र सामाग्रीहरुको प्रयोग गरि खोला तर्ने (River Crossing) सम्बन्धी ज्ञानमा सक्षम हुनेछन्।

कार्यहरु:

१. River analyses गर्ने ।
२. River crossing safety तयारी गर्ने ।
३. Triangulation technique गर्ने ।
४. Line astern technique गर्ने ।
५. Group wedge technique गर्ने ।
६. River rescue गर्ने ।

समय: ४ घण्टा (सै) १२: (प्र) = जम्मा १६ घण्टा

मोड्युल (Module) ४: ग्रीष्मकालीन शीप (Summer Skill)
सव-मोड्युल (Module) ४.१: खोला तर्ने (River Crossing)
निर्दिष्ट कार्य (Task) ४.१.१: River analyses गर्ने ।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक २ घण्टा = ३ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामग्री संकलन गर्ने । ३. खोलाको अध्ययन गरी खोलाको अवस्था (Regular वा Seasonal) पता लगाउने । ४. खोलाको गति र गहिराई पता लगाउने। ५. खोला तर्दा पर्ने जोखिमहरूकोबारे अध्ययन गर्ने । ६. Map को प्रयोग र स्थलगत अध्ययन गरी खोला तर्नको लागि सुरक्षित स्थान पता लगाउने । ७. खोलाको तलमाथि पूलहरू छ छैन यकिन गर्ने । ८. खोला तर्न सक्छ सकिंदैन भन्नेबारे निर्णय गर्ने । ९. खोला तर्न नसक्ने अवस्थामा अर्को वैकल्पिक यात्रा तयारी गर्ने । १०. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । ११. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • River analyses गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • खोलाको अवस्था (Regular वा Seasonal) पता लगाएको। 	<p>River analyses</p> <ul style="list-style-type: none"> • परिचय • खोला प्रकार • विधि • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामग्री (Required Tools/Equipment): नक्सा, कम्पास, पेन्सिल, नोट कपी ।

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- River analyses गर्दा सावधानी अपनाउने ।

मोड्युल (Module) ४: ग्रीष्मकालीन शीप (Summer Skill)
सब-मोड्युल (Module) ४.१: खोला तर्ने (River Crossing)
निर्दिष्ट कार्य (Task) ४.१.२: River crossing safety तयारी गर्ने ।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक २ घण्टा = ३ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. खोलाको गति र गहिराई पता लगाउने । ४. खोला तर्दा पर्ने जोखिमहरूकोबारे अध्ययन गर्ने । ५. खाली खुट्टा खोला नतर्ने । ६. कम्मरमा लगाइएको झोलाको पेटीहरू खोल्ने । ७. खोला फैलिएको स्थानको छनोट गर्ने । ८. झरना र रुखहरू भएमा खोला नतर्ने । ९. सामाग्रीहरू प्लास्टिकको झोलामा राख्ने । १०. खोलाको entry र exit point को निर्धारित गर्ने । ११. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । १२. कार्यको अभिलेखीकरण गर्ने । 	<p><u>अवस्था (Condition)</u></p> <ul style="list-style-type: none"> • कार्यस्थल <p><u>निर्दिष्ट कार्य (Task)</u></p> <ul style="list-style-type: none"> • River crossing safety तयारी गर्ने । <p><u>मानक (Standard)</u></p> <ul style="list-style-type: none"> • River crossing safety तयारी पुरा गरेको । 	<p>River Crossing Safety</p> <ul style="list-style-type: none"> • परिचय • विधि • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): नक्सा, कम्पास, पेन्सिल, नोट कपी, Dry plastic bag, walking pols,

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- River crossing safety तयारी गर्दा सावधानी अपनाउने ।

मोड्युल (Module) ४: ग्रीष्मकालीन शीप (Summer Skill)
सव-मोड्युल (Module) ४.१: खोला तर्ने (River Crossing)
निर्दिष्ट कार्य (Task) ४.१.३: Triangulation technique गर्ने ।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक २ घण्टा = ३घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामग्री संकलन गर्ने । ३. खोला तर्दा अपनाउनु पर्ने विधीबाटे सम्भूमा जानकारी गर्ने । ४. ३ जना समुह बनाउने । ५. एक अर्को व्यक्तिको कुम्भा समातेर त्रिभुज आकार बनाएर खोलामा पस्ने। ६. खुट्टालाई पानीको सतहभन्दा बाहिर ननिकाली एक व्यक्तिको निर्देशनमा घुम्दै खुट्टालाई सार्ने । ७. आँखाले खोलाको किनारातिर हर्ने। ८. घुम्दै खोलाको किनारातिर निस्कने । ९. भिड्गेको कपडा फेर्ने । १०. प्रयोग भएका औजार उपकरणहरू सफा गरी अण्डारण गर्ने । ११. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Triangulation technique गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • Triangulation technique प्रयोग गरि सुरक्षित साथ खोला तरेको । 	<p>Triangulation technique</p> <ul style="list-style-type: none"> • परिचय • विधि • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामग्री (Required Tools/Equipment): Bag, Dry plastic, Shoes.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- Triangulation technique गर्दा सावधानी अपनाउने ।

मोड्युल (Module) ४: ग्रीष्मकालीन शीप (Summer Skill)
सव-मोड्युल (Module) ४.९: खोला तर्ने (River Crossing)
निर्दिष्ट कार्य (Task) ४.९.४: Line astern technique गर्ने
समय (Duration): सैद्धान्तिक ०घण्टा + व्यावहारिक २ घण्टा = २ घण्टा

कार्य चरणहरु (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने। २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने। ३. खोला तर्दा अपनाउनु पर्ने विधीबाटे समूहमा जानकारी गर्ने। ४. अनुभवी व्यक्ति अगाडि बस्ने। ५. अनुभवी व्यक्तिको पछाडि अन्य व्यक्तिको एक आपसमा कुममा समाइ लाइन लगाएर खोलामा पस्ने। ६. खुट्टालाई पानीको सतह भन्दा बाहिर ननिकाली अनुभवी व्यक्तिको निर्देशनमा खुट्टालाई सार्ने। ७. आँखाले खोलाको किनारातिर हेर्ने। ८. खुट्टा सार्दै खोलाको किनारातिर निस्कने। ९. भिङ्गेको कपडा फेर्ने। १०. प्रयोग भएका औजार उपकरणहरु सफा गरी भण्डारण गर्ने। ११. कार्यको अभिलेखीकरण गर्ने। 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Line astern technique गर्ने। <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • Line astern technique प्रयोग गरी खोला तरेको। 	<p>Line astern technique</p> <ul style="list-style-type: none"> • परिचय • विधि • ध्यान दिनुपर्ने

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): Bag, Trekking pole, Dry plastic, Shoes.

सुरक्षा तथा सावधानीहरु (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरु प्रयोग गर्ने।
- Triangulation technique गर्दा सावधानी अपनाउने।

मोड्युल (Module) ४: ग्रीष्मकालीन शीप (Summer Skill)
सव-मोड्युल (Module) ४.१: खोला तर्ने (River Crossing)
निर्दिष्ट कार्य (Task) ४.१.५: Group wedge technique गर्ने ।
समय (Duration): सैद्धान्तिक ० घण्टा + व्यावहारिक २ घण्टा = २ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. खोला तर्दा अपनाउनु पर्ने विधीबाटे समूहमा जानकारी गर्ने । ४. अनुभवी व्यक्ति अगाडि बस्ने ५. अनुभवी व्यक्ति लठ्ठिले टेक्ने । ६. अनुभवी व्यक्तिलाई दुइ व्यक्तिले फरक फरक कुम्मा सामाउने । ७. दुइ व्यक्तिको कुम्मा ३ व्यक्तिले फरक फरक कुम्मा समाएर खोलामा पस्ने। ८. अनुभवी व्यक्तिले लठ्ठि टेक्ने खुट्टालाई पानीको सतह भन्दा बाहिर ननिकाली सार्ने । ९. अनुभवी व्यक्तिको निर्देशनमा खुट्टा सार्ने । १०. आँखाले खोलाको किनारतिर हेर्ने। ११. खुट्टा सार्दै खोलाको किनारामा निस्कने । १२. भिङ्गेको कपडा फेर्ने । १३. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । १४. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Group wedge technique गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • Group wedge technique प्रयोग गरि खोला तरेको । 	<p>Group wedge technique</p> <ul style="list-style-type: none"> • परिचय • विधि • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): Bag, Trekking pole, Dry plastic, Shoes.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- Group wedge technique गर्दा सावधानी अपनाउने।

मोड्युल (Module) ४: ग्रीष्मकालीन शीप (Summer Skill)
सव-मोड्युल (Module) ४.९: खोला तर्ने (River Crossing)
निर्दिष्ट कार्य (Task) ४.९. ६: River rescue गर्ने ।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक २ घण्टा = ३ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. ऊपर्युक्त ठाँक खोजेर Anchor बनाउने । ४. खोला भित्र भएको मान्छे डोरी समाउन सक्ने अवस्थामा भए डोरी फाल्न्दने । ५. खोला भित्र भएको मान्छे डोरी समाउन नसक्ने अवस्थामा भए डोरी लिएर खोला भित्र जाने । ६. खोला भित्रको मान्छेलाइ डोरीले बाँधेर बाहिर निकाल्ने । ७. आवश्यक प्राथमिक उपचार गर्ने । ८. बिरामीको अवस्था हेरि आवश्यकता अनुसार समन्वय गरि उद्दार गर्ने । ९. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । १०. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • River rescue गर्ने • <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • River rescue गरेको । 	<p>River rescue</p> <ul style="list-style-type: none"> • परिचय • विधि • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): Rope, Carabiner, Bag, Trekking pole, Dry plastic, Shoes.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- Group wedge technique गर्दा सावधानी अपनाउने।

मोड्युल (Module) ४: ग्रीष्मकालीन शीप (Summer Skill)

सब-मोड्युल (Sub Module) ४.१०: आधारभूत पर्वतीय उद्दार (General Mountain Rescue)

विवरण (Description): यस सब-मोड्युलमा पेशागत पर्वतारोहण वा पर्वतारोहणको क्षेत्रका काम गर्ने पर्वतीय पथ प्रदर्शकलाई आवश्यक पर्वतीय उद्दार (General mountain rescue) गर्ने लागि प्रयोग हुने सामाग्री, प्रयोग विधिसँग सम्बन्धित ज्ञान र सिप समावेश गरिएको छ ।

सब-मोड्युलर परिणाम (Sub Module Outcomes): विभिन्न विधि र सामाग्रीको प्रयोग गरी समस्यामा परेका यात्रुलाई उद्दार गर्ने आधारभूत पर्वतीय उद्दार (General mountain rescue) को ज्ञान र सिपमा सक्षम हुनेछन्।

कार्यहरू:

१. सुचना संकलन गर्ने ।
२. Rescue team छनोट गर्ने ।
३. उद्दार सामाग्री व्यवस्थापन गर्ने
४. Self-rescue गर्ने ।
५. C-pulley system दृधारा उद्दार गर्ने ।
६. Z pulley system दृधारा उद्दार गर्ने ।
७. Victim lowering rescue गर्ने ।
८. Improvised harness बनाउने।
९. Improvised stretcher बनाउने ।

समय : ९ घण्टा (सै) + ३९ घण्टा (प्र) = जम्मा ४८ घण्टा

मोड्युल (Module) ४: ग्रीष्मकालीन शीप (Summer Skill)
सब-मोड्युल (Sub Module) ४.१०: आधारभूत पर्वतीय उद्दार (General Mountain Rescue)
निर्दिष्ट कार्य (Task) ४.१०.१: सुचना संकलन गर्ने ।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक २ घण्टा = ३ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. Rescue गर्न पर्ने क्षेत्र निश्चित गर्ने । ४. स्थान सम्बन्धी सुचना लिन online वा फोनको प्रयोग गर्ने । ५. Group size यकिन गर्ने । ६. आवश्यक Rescuer को संख्या यकिन गर्ने । ७. मौसमसम्बन्धी जानकारी लिने । ८. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । ९. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • सुचना संकलन गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • Rescue गर्न पर्ने क्षेत्रको जानकारी लिएको। 	<p>सुचना संकलन</p> <ul style="list-style-type: none"> • परिचय • विधि • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment)

- Cell Phone, Pen, Note book, Laptop.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- सुचना संकलन गर्दा सावधानी अपनाउने ।

मोड्युल (Module) ४: ग्रीष्मकालीन शीप (Summer Skill)
सब-मोड्युल (Sub Module) ४.१०: आधारभूत पर्वतीय उद्दार (General Mountain Rescue)
निर्दिष्ट कार्य (Task) ४.१०.२: Rescue team छनोट गर्ने ।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक २ घण्टा = ३ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. Rescue team को सूची तयार गर्ने । ४. अनुभवका आधारमा Rescue team को छनोट गर्ने । ५. कामको प्रकृति अनुसारको Rescuer हरुको जिम्मेवारी तोकने । ६. छनोट भएका Rescuer हरुलाई सेवा करारनामा गर्ने । ७. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । ८. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Rescue team छनोट गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • करारनामा गरि Rescue team छनोट गरेको । 	<p>Rescue team छनोट</p> <ul style="list-style-type: none"> • परिचय • विधि • सेवा करार ढाँचा • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): सेवा करार ढाँचा, फायल, Notebook, Pen, Pencil, Clear bag.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- Rescue team छनोट गर्दा सावधानी अपनाउने ।

मोड्युल (Module) ४: ग्रीष्मकालीन शीप (Summer Skill)
सब-मोड्युल (Sub Module) ४.१०: आधारभूत पर्वतीय उद्दार (General Mountain Rescue)
निर्दिष्ट कार्य (Task) ४.१०.३: उद्दार सामाग्री व्यवस्थापन गर्ने ।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक ५ घण्टा = ६ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक अनुसार औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. उद्दार गर्ने जानु पुर्व उद्दार सामाग्रीहरूको सुची तयार पर्ने । ४. सुची अनुसार सामाग्रीहरू छ छैन यकिन गर्ने । ५. उद्दार गर्ने जाने स्थान र समय अनुसारको सामाग्री व्यवस्थापन गर्ने । ६. सामाग्रीहरूमा चिन्ह लगाइ Packing गर्ने । ७. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । ८. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • उद्दार सामाग्री व्यवस्थापन गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • सामाग्रीहरूमा चिन्ह लगाइ Packing गरेको । 	<p>उद्दार सामाग्री व्यवस्थापन</p> <ul style="list-style-type: none"> • परिचय • विधि • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): Pen, Notebook, Probes, Avalanche transceiver, Shovel, Ice-axe, Rocco detector, Marking tap, Satellite Phone, Walkie-Talkie, Oxygen bottle, Mask-Regulator, GPS, PAC bag, Stretcher, Rope, First Aid kit, Navigation tools.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- उद्दार सामाग्री व्यवस्थापन गर्दा सावधानी अपनाउने ।

मोड्युल (Module) ४: ग्रीष्मकालीन शीप (Summer Skill)
सब-मोड्युल (Sub Module) ४.१०: आधारभूत पर्वतीय उद्दार (General Mountain Rescue)
निर्दिष्ट कार्य (Task) ४.१०.४: Self-rescue गर्ने ।
समय (Duration): सैदृधान्तिक १ घण्टा + व्यावहारिक ५ घण्टा = ६ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<p>१. आवश्यक जानकारी लिने ।</p> <p>२. आवश्यक औजार, उपकरण र सामग्री संकलन गर्ने ।</p> <p>३. कार्यस्थलको अवलोकन गर्ने ।</p> <p>४. सुरक्षाको सामग्री लगाउने</p> <p>५. Fix line डोरीमा Safety लगाउने ।</p> <p>६. Safety cord मा Join भएको Ascender fix line डोरीमा लगाउने ।</p> <p>७. Fix line डोरीमा भएको Ascender को मुनी Top belay system बाट Descender लगाउने ।</p> <p>८. Descender भन्दा तलको डोरीलाई Ascender को तल्लो भागको Carabineer मा लगाउने ।</p> <p>९. Ascender को तल्लो भागको Carabineer मा Tape selling प्रयोग गरी खुट्टा छिराएर टेक्ने स्थान बनाउने ।</p> <p>१०. टेक्ने स्थानमा खुट्टा राखी उभिने साथै Ascender लाई हातले माथि सार्ने ।</p> <p>११. माथि चढ्नको लागि हातले Ascender लाई माथि सार्दै जाने ।</p> <p>१२. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने ।</p> <p>१३. कार्यको अभिलेखीकरण गर्ने ।</p>	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> Self-rescue गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> Self-rescue गरि उद्दार गरेको । 	<p>Self-rescue</p> <ul style="list-style-type: none"> परिचय विधि ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामग्री (Required Tools/Equipment): Rope, Lock carabiner, Un-lock carabiner, Ascender, Descender, Radio Sets, Prusik/ cordless.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- Self-rescue गर्दा सावधानी अपनाउने ।

मोड्युल (Module) ४: ग्रीष्मकालीन शीप (Summer Skill)
सब-मोड्युल (Sub Module) ४.१०: आधारभूत पर्वतीय उद्दार (General Mountain Rescue)
निर्दिष्ट कार्य (Task) ४.१०.५: C- pulley system द्धारा उद्दार गर्ने ।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक ५ घण्टा = ६ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र समाग्रीहरूको संकलन गर्ने । ३. जोखिमको पूर्वानुमान गर्ने । ४. Anchor बनाइ Carabineer लगाउने । ५. डोरीको दुवै टुप्पोलाई Anchor को Carabineer मा lock गर्ने । ६. डोरीको loop मा दुई वटा Lock carabineer opposition side फर्काएर राख्ने । ७. त्यस Carabineer लाई Victim भएको स्थानमा पुराउने । ८. Carabineer लाई Victim को Harness को Belay loop मा जोड्न लगाउने । ९. यदि Victim आफैले loop मा जोड्न नसक्ने अवस्था भएमा Rescuer आफै गएर जोड्ने । १०. Anchor मा अर्को Lock carabineer लगाउने । ११. डोरीको एक टुप्पोलाई खोलि Lock carabineer मा राख्ने । १२. बनाइ सकेको System check गर्ने। १३. Victim संग निरन्तर संवाद गर्दै डोरीलाई तान्ने । १४. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । १५. कार्यको अभिलेखीकरण गर्ने। 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> C- pulley system द्धारा उद्दार गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> C- pulley system बनाइ Rescue गरेको । 	<p>C - pulley Rescue System</p> <ul style="list-style-type: none"> परिचय महत्व विधि ९्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामग्री (Required Tools/Equipment): Rope, Lock carabiner, Un-lock carabiner, Radio sets, Prusik rope, Gloves, Pully, Cordless.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- C- pulley rescue system गर्दा सावधानी अपनाउने ।

मोड्युल (Module) ४: ग्रीष्मकालीन शीप (Summer Skill)
सब-मोड्युल (Sub Module) ४.१०: आधारभूत पर्वतीय उद्दार (General Mountain Rescue)
निर्दिष्ट कार्य (Task) ३.१०.६: Z pulley system द्धारा उद्दार गर्ने ।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक ५ घण्टा = ६ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<p>१. आवश्यक जानकारी लिने ।</p> <p>२. आवश्यक औजार, उपकरण र समाग्रीहरूको संकलन गर्ने ।</p> <p>३. खतराको पूर्वानुमान गरी Anchors बनाएर Carabineer लगाउने ।</p> <p>४. डोरीको टुप्पोलाई Anchor मा Lock गर्ने ।</p> <p>५. डोरीको loop मा दुई वटा Lock carabineer opposition side फर्काएर राख्ने ।</p> <p>६. Victim भएको ठाँउमा पुराउने ।</p> <p>७. Carabineer लाई Victim को Harness को Belay loop मा जोड्न लगाउने, (यदि victim आफैले Carabineer जोड्न नसक्ने अवस्था भएमा Rescuer आफै गएर जोड्ने) ।</p> <p>८. डोरीको एउटा टुप्पोलाई खोली Anchor को Lock carabineer मा Top belay system बनाइ तान्ने ठाँउ बनाउने ।</p> <p>९. Victim connected भएको डोरीमा Victim तिर फर्काएर Ascender लगाउने ।</p> <p>१०. Ascender मा Lock carabineer राखी डोरी तान्ने ।</p> <p>११. बनाई सकेको System check गर्ने ।</p> <p>१२. Victim संग निरन्तर संवाद गर्दै बिस्तारै तान्ने ।</p> <p>१३. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने ।</p> <p>१४. कार्यको अभिलेखीकरण गर्ने ।</p>	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> Z pulley system द्धारा उद्दार गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> Z-pulley system बनाई Rescue गरेको । 	<p>Z pulley Rescue System</p> <ul style="list-style-type: none"> परिचय प्रकार विधि ध्यान दिनुपर्ने कुराहरु

औजार, उपकरण र सामग्री (Required Tools/Equipment): Rope, Lock carabiner, Un-lock carabiner, Ascender, Descender, Radio sets, Prusik rope, Gloves, Pully, Cordless.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- Z pulley rescue system गर्दा सावधानी अपनाउने ।

मोड्युल (Module) ४: ग्रीष्मकालीन शीप (Summer Skill)
सब-मोड्युल (Sub Module) ४.१०: आधारभूत पर्वतीय उद्दार (General Mountain Rescue)
निर्दिष्ट कार्य (Task) ४.१०.६: Victim lowering गर्ने ।
समय (Duration): सैदृधान्तिक १ घण्टा + व्यावहारिक ५ घण्टा = ६ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. Anchor बनाउने । ४. डोरीको टुप्पोमा Figure of 8 flow through बनाइ उद्दारकर्ताको हार्नेसमा Connection गर्ने । ५. डोरीमा Clove hitch लगाई Anchors को Lock carabineer मा जोड्ने । ६. डोरीको लम्बाई मापन गरी झार्ने ठाउँसम्म पुग्ने यकिन गर्ने । ७. Anchors मा Top belay system बनाउने । ८. डोरीलाई Top belay system मा हाली डोरीको टुप्पोलाई तल झार्ने व्यक्तिको हार्नेसको Connect गर्ने । ९. तल झार्ने व्यक्तिलाई तयार गरी सकेपछि तल झार्ने व्यक्तिको चालसँगै Top belay system लाई बिस्तारै Release गरी तल झार्ने । १०. Victim संग निरन्तर संवाद गर्दै तल झार्ने । ११. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । १२. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल • <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Victim lowering गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • Victim lowering system बनाइ Rescue गरेको । 	<p>Victim lowering</p> <ul style="list-style-type: none"> • परिचय • विधि • ध्यान दिनुपर्ने कुराहरु

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): Rope, Lock & Un lock carabiners, Runner, Ice screw, Ice tool, Jumar, Ice axe, Snow pickets, ATC Guide, Radio set.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- Victim lowering rescue गर्दा सावधानी अपनाउने ।

मोड्युल (Module) ४: ग्रीष्मकालीन शीप (Summer Skill)
सब-मोड्युल (Sub Module) ४.१०: आधारभूत पर्वतीय उद्दार (General Mountain Rescue)
निर्दिष्ट कार्य (Task) ४.१०.८: Improvised harness बनाउने ।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक ५ घण्टा = ६ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामग्री संकलन गर्ने । ३. डोरी वा सिलिङ्ग लिने। ४. डोरीलाई चार Round बनाउने । ५. बराबर बनाई आधा भागको बिचमा Figure of 8 गाठो बनाउने । ६. गाठो बनाएको डोरीको सानो पट्टीको loop लाई २ खुट्टामा लाउने र लामो पट्टीको loop लाई काँधमा Cross गरी लगाउने । ७. सिलिङ्गको तीन मुखलाई Lock carabiner ले जोड्ने । ८. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । ९. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल • औजार, उपकरण तथा सामग्रीहरू <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Improvised harness बनाउने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • डोरीको प्रयोग गरी आवश्यकता अनुसार Improvised harness बनाएको । • अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको डोरी प्रयोग गरेको । 	<p>Improvised harness</p> <ul style="list-style-type: none"> • परिचय • प्रकार • बनाउने विधि • प्रयोग गर्ने विधि • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामग्री (Required Tools/Equipment): डोरी वा सिलिङ्ग, Lock carabiner, Knife, लाईटर, Pen, Pencil, Notebook.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- Improvised harness बनाउँदा डोरीको गाँठो बनाउनु पूर्व डोरीको टुप्पोलाई आगोले डढाई कडा बनाउने (धागो ननिस्क्ने बनाउने) ।
- Improvised harness बनाउँदा सावधानी अपनाउने।

मोड्युल (Module) ४: ग्रीष्मकालीन शीप (Summer Skill)
सब-मोड्युल (Sub Module) ४.१०: आधारभूत पर्वतीय उद्दार (General Mountain Rescue)
निर्दिष्ट कार्य (Task) ४.१०.९: Improvised stretcher बनाउने ।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक ५ घण्टा = ६ घण्टा

कार्य चरणहरु (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. डोरीलाई सफा गर्ने । ४. डोरीलाई समतल ठाउँमा Z आकारको जाली बनाउने । ५. जालि माथि Mattress ओछ्याएर विरामी राख्ने । ६. डोरीको एक टुप्पोमा Overhand on a bite गाँठो बनाउने । ७. Overhand on a bite loop मा अर्को side मा रहेको डोरीको loop एक अर्कामा छिराएर व्यक्तिको शरीरमा जाली बनाउने । ८. यसरी जाली बुन्दा खुट्टावाट सुरु गरि टाउकोतिर लैजाने । ९. जाली बनाइ सकेर डोरीको टुप्पो गाँठो बनाउने । १०. प्रयोग भएका औजार उपकरणहरु सफा गरी भण्डारण गर्ने । ११. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल • औजार, उपकरण तथा सामाग्रीहरु <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Improvised stretcher बनाउने <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • विरामीलाई राख्ने सुरक्षित स्थानमा पुर्याएको । • अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको डोरी प्रयोग गरेको । 	<p>Improvised Stretcher</p> <ul style="list-style-type: none"> • परिचय • विधि • ध्यान दिनुपर्ने कुराहरु

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): डोरी, Knife, म्याट्रिस, कपडाहरु ।

सुरक्षा तथा सावधानीहरु (Safety/Precautions)

- Improvised stretcher बनाउँदा सावधानी अपनाउने।

मोड्यूल (Module) ५:

पर्वतीय प्राथमिक उपचार (Wilderness Medicine Skill)

मोड्यूल (Module) ५: पर्वतीय प्राथमिक उपचार (Wilderness Medicine Skill)

सब-मोड्यूल (Sub Module) ५.१: आपतकालिन उद्दारकर्ता (Emergency First Responder)

विवरण (Description): यस सब-मोड्यूलमा पेशागत पर्यटनको पर्वतारोहण वा पर्वतारोहणको क्षेत्रका काम गर्ने पर्वतीय पथ प्रदर्शकलाई गर्ने आरोहणको बेला आवश्यक पर्वतीय प्राथमिक उपचार (Wilderness Medicine Skill) अन्तर्गतको आपतकालिन उद्दार गर्नका लागि आवश्यक पर्वतीय प्राथमिक उपचार (Wilderness Medicine Skill) अन्तर्गतको आपतकालिन उद्दारकर्ता बन्न सक्षम हुनेछन्।

सब-मोड्यूल परिणाम (Sub Module Outcomes): प्राथमिक उपचार गर्न (Wilderness Medicine Skill) अन्तर्गतको आपतकालिन उद्दारकर्ता बन्न सक्षम हुनेछन्।

कार्यहरू:

१. First Aid Box/Bag तयार गर्ने ।
२. प्राथमिक उपचारका सिद्धान्तहरू पुरा गर्ने ।
३. प्राथमिक उपचारका मुख्य चरणहरू गर्ने ।
४. Patient assessment गर्ने ।
५. Hyper ventilation को प्राथमिक उपचार गर्ने
६. Choking को प्राथमिक उपचार गर्ने ।
७. Sun burn को प्राथमिक उपचार गर्ने
८. Food Poisoning को प्राथमिक उपचार गर्ने
९. Blister को प्राथमिक उपचार गर्ने
१०. ओसारपोसारका आधारभूत नियम पालना गर्ने ।
११. ओसारपोसारका सामाग्रीहरू बनाउने ।
१२. आकस्मिक ओसारपोसार गर्ने ।
१३. लामो दुरी ओसारपोसार गर्ने ।
१४. Evacuation को लागी समन्वय गर्ने ।
१५. PAC Bag प्रयोग गर्ने ।
१६. अक्सिजनको मास्क, सिलिण्डर र रेगुलेटर प्रयोग गर्ने ।
१७. Cardio Pulmonary Resuscitation (CPR) दिने गर्ने ।

समय: २१ घण्टा (सै) + ५९ घण्टा (प्र) = ८० घण्टा

मोड्युल (Module) ५: पर्वतीय प्राथमिक उपचार (Wilderness Medicine Skill)
सब-मोड्युल (Sub Module) ५.१: आपतकालिन उदारकर्ता (Emergency first Responder)
निर्दिष्ट कार्य (Task) ५.१.१: First Aid Box/Bag तयार गर्ने ।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक ३ घण्टा = ४ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामग्री संकलन गर्ने । ३. First Aid Box/Bag को Size मापन गर्ने । ४. First Aid सामग्रीहरूको सुची तयार गर्ने । ५. सुची अनुसार First Aid Box/Bag मा समाग्रीहरू राख्ने। ६. सुची अनुसार First Aid Box/Bag मा सामग्रीहरू भए नभएको यकिन गर्ने ७. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । ८. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • First Aid Box/Bag तयार गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • First Aid Box/Bag मा सुची अनुसारका औषधी तथा सामग्रीहरू भएको । 	<p>First Aid Box/Bag</p> <ul style="list-style-type: none"> • परिचय • प्रकार • विधि • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामग्री (Required Tools/Equipment): First Aid Box/Bag, First Aid, औषधी तथा सामग्रीहरू

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- First Aid Box/Bag तयार गर्दा समाधान अपनाउने।

मोड्युल (Module) ५: पर्वतीय प्राथमिक उपचार (Wilderness Medicine Skill)
सब-मोड्युल (Sub Module) ५.१: आपतकालिन उद्दारकर्ता (Emergency first Responder)
निर्दिष्ट कार्य (Task) ५.१.२: प्राथमिक उपचारका सिद्धान्तहरु पुरा गर्ने ।
समय (Duration): सैदृधान्तिक १ घण्टा + व्यावहारिक २ घण्टा = ३ घण्टा

कार्य चरणहरु (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामग्री संकलन गर्ने । ३. First Aid सेवा प्रदान गर्दा Patient, Scene, First-Aider र वरिपरि रहेका मान्छेहरुको सुरक्षा पहिलो प्राथमिकतामा राख्ने । ४. First Aid मानवतामा आधारित नैतिक सहयोग भएको कारणले जानेसम्म सबैले सहयोग गर्ने । ५. First Aid निष्पक्ष तरिकाले गर्ने । ६. First Aid तटस्थिताको आधारमा गर्ने । ७. First Aid गर्दा स्वयं सेवक भइ गर्ने । ८. First Aid गर्दा जानेको गर्ने तर हानी नगर्ने । ९. First Aid अस्थायी सेवा भएको कारण चाँडो अस्पताल लैजाने । १०. प्रयोग भएका औजार उपकरणहरु सफा गरी भण्डारण गर्ने । ११. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • प्राथमिक उपचारका सिद्धान्तहरु पुरा गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • First Aid गर्दा सिद्धान्तहरु पुरा गरेको । 	<p>प्राथमिक उपचारका सिद्धान्तहरु</p> <ul style="list-style-type: none"> • परिचय • विधि • ध्यान दिनुपर्ने सिद्धान्तहरु

औजार, उपकरण र सामग्री (Required Tools/Equipment): व्यक्तिगत सुरक्षा उपकरणहरु, First Aid Box/Bag, First Aid ३ौषधी तथा सामग्रीहरु

सुरक्षा तथा सावधानीहरु (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरु प्रयोग गर्ने ।
- First Aid गर्दा सिद्धान्तहरु अपनाउने।

मोड्युल (Module) ५: पर्वतीय प्राथमिक उपचार (Wilderness Medicine Skill)
सब-मोड्युल (Sub Module) ५.१: आपतकालिन उद्दारकर्ता (Emergency first Responder)
निर्दिष्ट कार्य (Task) ५.१.३: प्राथमिक उपचारका मुख्य चरणहरु गर्ने ।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक ३ घण्टा = ४ घण्टा

कार्य चरणहरु (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. प्राथमिक उपचार गर्ने क्षेत्र सुरक्षित भएको सुनिश्चित गर्ने । ४. विरामी होस अथवा बेहोस भएको यकिन गर्ने । ५. वायुमार्ग (Airway) खुल्ला छ छैन यकिन गर्ने । ६. सास फेरेको छ छैन यकिन गर्ने । ७. आवश्यकता अनुसार मानविय सहयोग माग्ने । ८. विरामीको जोखिम अनुसार पहिलो प्राथमिकता दिने । ९. प्रयोग भएका औजार उपकरणहरु सफा गरी भण्डारण गर्ने । १०. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • प्राथमिक उपचारका मुख्य चरणहरु गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • प्राथमिक उपचारका मुख्य चरणहरु पुरा गरेको । 	<p>प्राथमिक उपचारका मुख्य चरणहरु</p> <ul style="list-style-type: none"> • परिचय • विधि • ध्यान दिनुपर्ने कुराहरु

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): व्यक्तिगत सुरक्षा उपकरणहरु, First Aid Box/Bag, First Aid सामाग्रीहरु

सुरक्षा तथा सावधानीहरु (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरु प्रयोग गर्ने ।
- प्राथमिक उपचारका मुख्य चरणहरु गर्दा समाधान अपनाउने।

मोड्युल (Module) ५: पर्वतीय प्राथमिक उपचार (Wilderness Medicine Skill)
सब-मोड्युल (Sub Module) ५.१: आपतकालिन उदारकर्ता (Emergency first Responder)
निर्दिष्ट कार्य (Task) ५.१.४: Patient assessment गर्ने ।
समय (Duration): सैद्धान्तिक २ घण्टा + व्यावहारिक ६ घण्टा = ८ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<p>१. आवश्यक जानकारी लिने ।</p> <p>२. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने ।</p> <p>३. First Responder र Patient लाई तत्काल वातावरणिय जोखिम नहुने यकिन गर्ने ।</p> <p>४. First Responder ले आफ्नो परिचय दिने ।</p> <p>५. विरामीहरूको संख्या निर्धारण गर्ने ।</p> <p>६. विरामीको अवस्था हेरी छुटाउने।</p> <p>७. सिकिस्त विरामीलाई पहिलो प्राथमिकता दिई प्राथमिक उपचार गर्ने ।</p> <p>८. प्राथमिक उपचार गर्दा A, B, C, D, E को Formula प्रयोग गरि टाउको देखि खुटासम्म जाँच गर्ने ।</p> <p>९. Patient को SOAP Note (Report) तयार गर्ने ।</p> <p>१०. सम्बन्धित निकायहरू (सम्पर्क कार्यालय, उदार टोली, विरामीका आफन्त वा सम्पर्क व्यक्ति) लाई खवर गर्ने ।</p> <p>११. प्राथमिक उपचार गरि आवश्यक परेको खण्डमा Hospital पठाउने ।</p> <p>१२. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने ।</p> <p>१३. कार्यको अभिलेखीकरण गर्ने ।</p>	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> Patient assessment गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> विरामीको अवस्था मुल्याङ्कन गरेको । 	<p>Patient assessment</p> <ul style="list-style-type: none"> परिचय विधि आवश्यकता प्राथमिक उपचार गर्दा A, B, C, D, E को Formula प्रयोग SOAP Note (Report) तयार गर्ने तरिका

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): अक्सिमिटर, मोवाइल, कपडा, प्राथमिक उपचार बक्स, Mattress, Rope, Tarpaulin, Stick.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गरि Patient assessment गर्दा सावधानी अपनाउने ।

मोड्युल (Module) ५: पर्वतीय प्राथमिक उपचार (Wilderness Medicine Skill)

सब-मोड्युल (Sub Module) ५.१: आपतकालिन उद्दारकर्ता (Emergency first Responder)

निर्दिष्ट कार्य (Task) ५.१.५: Hyperventilation को प्राथमिक उपचार गर्ने ।

समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक ३ घण्टा = ४ घण्टा

कार्य चरणहरु (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. बिरामीलाई सुरक्षित स्थानमा राख्ने। ४. श्वास प्रश्वास भएको नभएको जाँच गर्ने । ५. पल्स भएको नभएको जाँच गर्ने । ६. बिरामीले छिटो छिटो सास फेरेको, टाउको दुख्ने, छाति दुख्ने, शरिर झम्झामाउने जस्ता लक्षणहरु यकिन गर्ने । ७. विरामीलाई विस्तार विस्तार सास फेर्ने लगाउने । ८. श्वास प्रश्वास प्रक्रिया सन्तुलन गर्नको लागि बेलुन वा प्लास्टिक झोलालाई मुख सानो बनाई फुक्न लगाउने। ९. यदि विरामी लडेको वा ढलेको अवस्था भए सुरक्षित स्थानमा राखी टाउकोलाई खुट्टा भन्दा १०-१२ इन्च माथि उटाएर राख्ने। १०. आवश्यक परेमा कृत्रिम श्वास प्रश्वास गराउने। ११. २४ घण्टाभन्दा बढी समयसम्म पनि बिरामीको अवस्था यथावत रहे तत्काल नजिकको स्वास्थ्य चौकी लैजाने । १२. सम्बन्धित निकायहरु (सम्पर्क कार्यालय, उद्दार टोली, विरामीका आफन्त तथा सम्पर्क व्यक्तिलाई खबर गर्ने । १३. प्रयोग भएका औजार उपकरणहरु सफा गरी भण्डारण गर्ने । १४. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Hyperventilation को प्राथमिक उपचार गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • Hyperventilation को लक्षणहरु यकिन गरेको। 	<p>Hyperventilation को प्राथमिक उपचार</p> <ul style="list-style-type: none"> • परिचय • चिन्ह र लक्षण • श्वास प्रश्वास जाँच विधि । • Hyperventilation को उपचार गर्ने विधि • द्यान दिनु पर्ने कुराहरु

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): अक्सिसमिटर, मोवाइल, स्ट्रेचर, कपडा, प्राथमिक उपचार बक्स, बेलुन, प्लाष्टिकको झोला

सुरक्षा तथा सावधानीहरु (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरु प्रयोग गर्ने ।
- विरामीलाई एकलै नछोड्ने ।

मोड्युल (Module) ५: पर्वतीय प्राथमिक उपचार (Wilderness Medicine Skill)
सब-मोड्युल (Sub Module) ५.१: आपतकालिन उद्दारकर्ता (Emergency first Responder)
निर्दिष्ट कार्य (Task) ५.१.६: Choking को प्राथमिक उपचार गर्ने ।
समय (Duration): सैदृधान्तिक १ घण्टा + व्यावहारिक २ घण्टा = ३ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. बिरामीलाई सुरक्षित स्थानमा राख्ने । ४. सम्भव भएसम्म के खाँडा अड्केको हो जानकारी लिने । ५. बिरामीलाई खोकन लगाउने। ६. बिरामीलाई उभिन लगाउई अगाडी झुक्न लगाउने। ७. First Aider ले बिरामीको पेटमा थिची माथि तर्फ लैजाने । ८. कम्तिमा ८-१० यो प्रक्रिया गर्ने। ९. अड्केको चिज ननिस्केमा तुरुन्त अस्पताल लैजाने । १०. सम्बन्धित निकायहरू (डाक्टर, अस्पताल, सम्पर्क कार्यालय, उद्दार टोली, विरामीका आफन्त तथा सम्पर्क व्यक्तिलाई खबर गर्ने । ११. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । १२. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Choking को प्राथमिक उपचार गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • Choking को लक्षण पहिचान गरि प्राथमिक उपचार गरेको । 	<p>Choking को प्राथमिक उपचार</p> <ul style="list-style-type: none"> • परिचय • चिन्ह र लक्षण • Heimlich Maneuver विधि • द्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): व्यक्तिगत सुरक्षा उपकरणहरू, अक्सिसमिटर, मोवाइल, स्ट्रेचर, प्राथमिक उपचार बक्स

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- Choking को प्राथमिक उपचार गर्दा समाधानी अपनाउने ।

मोड्युल (Module) ५: पर्वतीय प्राथमिक उपचार (Wilderness Medicine Skill)

सब-मोड्युल (Sub Module) ५.१: आपतकालिन उद्दारकर्ता (Emergency first Responder)

निर्दिष्ट कार्य (Task) ५.१.६: Sun burn को प्राथमिक उपचार गर्ने ।

समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक २ घण्टा = ३ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. बिरामीलाई सुरक्षित स्थानमा राख्ने । ४. Sun burn भएको भाग पहिचान गर्ने । ५. घामबाट जोगाउने । ६. सफा चिसो रुमाललाई पानीमा भिजाई Sun burn भएको भागमा पानीपट्टी लगाउने । ७. Sun cream लगाउने । ८. धैरै दुखेमा चिकित्सको परामर्श अनुसार दुखाइ कम गर्ने औषधी खान दिने । ९. सम्बन्धित निकायहरू (डाक्टर, अस्पताल, सम्पर्क कार्यालय, उद्दार टोली, विरामीका आफन्त तथा सम्पर्क व्यक्तिलाई खबर गर्ने । १०. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । ११. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Sun burn को प्राथमिक उपचार गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • Sun burn भएको भाग पहिचान गरी प्राथमिक उपचार गरेको। 	<p>Sun burn को प्राथमिक उपचार</p> <ul style="list-style-type: none"> • परिचय • प्रकार • चिन्ह र लक्षण • उपायहरू • ध्यान दिनुपर्ने कुराहरू ।

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): कपडा, स्ट्रेचर, प्राथमिक उपचार बक्स, आइस, Sun Cream.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- Sun burn बच्न शरिरलाई कपडाले छोप्ने ।

मोड्युल (Module) ५: पर्वतीय प्राथमिक उपचार (Wilderness Medicine Skill)

सब-मोड्युल (Sub Module) ५.१: आपतकालिन उद्दारकर्ता (Emergency first Responder)

निर्दिष्ट कार्य (Task) ५.१.८: Food Poisoning को प्राथमिक उपचार गर्ने ।

समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक ३ घण्टा = ४ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. बिरामीलाई सुरक्षित स्थानमा राख्ने । ४. कुन खानाबाट poison भएको हो यकिन गर्ने । ५. यदि Dehydration भएमा rehydration therapy अपनाउने। ६. बिरामीलाई आराममा राख्ने। ७. धेरै दुखेमा चिकित्सको परामर्श अनुसार दुखाइ कम गर्ने औषधी खान दिने । ८. सम्बन्धित निकायहरू (डाक्टर, अस्पताल, सम्पर्क कार्यालय, उद्दार टोली, विरामीका आफन्त तथा सम्पर्क व्यक्ति) लाई खबर गर्ने । ९. प्रयोग भएका औजार उपकरणहरू सफागरी भण्डारण गर्ने । १०. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Food Poisoning को प्राथमिक उपचार गर्ने । <p>मानक (Standard)</p> <p>Food Poisoning को पहिचान गरि प्राथमिक उपचार गरेको ।</p>	<p>Food Poisoning को प्राथमिक</p> <ul style="list-style-type: none"> • परिचय • विधि • चिन्ह र लक्षण • Rehydration therapy को विधि: <ul style="list-style-type: none"> ➢ जिबन जल बनाउने तरिका ➢ नुन चिनी बनाउने तरिका • ध्यान दिन पर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): अक्सिमिटर, मोवाइल, स्ट्रेचर, प्राथमिक उपचार बक्स, नुन, चिनी

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- Food Poisoning बाट बच्न सरसफाइ गर्ने ।
- खाना बनाउदा सावधानी अपनाउने।

मोड्युल (Module) ५: पर्वतीय प्राथमिक उपचार (Wilderness Medicine Skill)

सब-मोड्युल (Sub Module) ५.१: आपतकालिन उद्दारकर्ता (Emergency first Responder)

निर्दिष्ट कार्य (Task) ५.१.९: Blister को प्राथमिक उपचार गर्ने ।

समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक २ घण्टा = ३ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. विरामीलाई सुरक्षित स्थानमा राख्ने । ४. Blister आउने कारण पता लगाउने। ५. Blister भएको ठाँड पता लगाउने । ६. Blister भएको स्थानमा मनतातो नुन पानी कपासमा भिजाई सफा गर्ने। ७. Blister भएको स्थान सफा र सुख्खा राख्ने । ८. यदि Blister फुटेमा Blister Tape लगाउने। ९. दुखाइ कम गर्ने औषधी खान दिने । १०. सम्बन्धित निकायहरू (डाक्टर, अस्पताल, सम्पर्क कार्यालय, उद्दार टोली, विरामीका आफन्त तथा सम्पर्क व्यक्ति) लाई खबर गर्ने । ११. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । १२. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Blister को प्राथमिक उपचार गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • Blister भएको स्थान पहिचान गरी प्राथमिक उपचार गरेको । 	<p>Blister को प्राथमिक उपचार</p> <ul style="list-style-type: none"> • परिचय • विधि • प्रकार • चिन्ह र लक्षण • ध्यान दिन पर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): अक्सिसमिटर, मोवाइल, स्ट्रेचर, प्राथमिक उपचार बक्स

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- Blister को जाँच र सफा गर्दा सावधानी अपनाउने ।

मोड्युल (Module) ५: पर्वतीय प्राथमिक उपचार (Wilderness Medicine Skill)
सब-मोड्युल (Sub Module) ५.१: आपतकालिन उद्दारकर्ता (Emergency first Responder)
निर्दिष्ट कार्य (Task) ५.१.१०: ओसारपोसारका आधारभूत नियम पालना गर्ने ।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक ३ घण्टा = ४ घण्टा

कार्य चरणहरु (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामग्री संकलन गर्ने । ३. बिरामीलाई सुरक्षित स्थानमा राख्ने । ४. बिरामीलाई कता लैजाने स्पष्ट योजान बनाउने । ५. बिरामीलाई बोकदा वा उचाल्दा बोकनेको खुट्टामा बोझ पर्ने गरि बोक्ने। ६. जति सकदो छिटो ओसारपोसार गर्ने । ७. गहौ विरामी बोकदा धुँडा टेकेर काँध, हिप र पैताला सिदा हुने गरि शरिर ठाडो पारेर उचाल्ने । ८. ओसारपोसार गर्दा छोटो दुरीको प्रयोग गर्ने । ९. सम्बन्धित निकायहरु (डाक्टर, अस्पताल, सम्पर्क कार्यालय, उद्दार टोली, विरामीका आफन्त तथा सम्पर्क व्यक्ति) लाई खबर गर्ने । १०. प्रयोग भएका औजार उपकरणहरु सफा गरी भण्डारण गर्ने । ११. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • ओसारपोसारका आधारभूत नियम पालना गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • ओसारपोसार गर्दा आधारभूत नियम पालना गरेको । 	<p>ओसारपोसारका आधारभूत नियम</p> <ul style="list-style-type: none"> • परिचय • विधि • ध्यान दिन पर्ने कुराहरु

औजार, उपकरण र सामग्री (Required Tools/Equipment): नक्सा, कम्पास, डोरी, लौरो, कपडा, मोबाइल

सुरक्षा तथा सावधानीहरु (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरु प्रयोग गर्ने ।

मोड्युल (Module) ५: पर्वतीय प्राथमिक उपचार (Wilderness Medicine Skill)
सब-मोड्युल (Sub Module) ५.१: आपतकालिन उदारकर्ता (Emergency first Responder)
निर्दिष्ट कार्य (Task) ५.१.११: ओसारपोसारका सामाग्रीहरु बनाउने ।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक ३ घण्टा = ४ घण्टा

कार्य चरणहरु (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. ओसारपोसार गर्ने कुन सामाग्री बनाउने स्पष्ट हुने । ४. डोको काटेर बनाउने हो भने, विरामीको मोटाइ अनुसार नापेर काट्ने । ५. काटेको डोकोमा डस्ना वा कपडाहरु मिलाइ बस्न मिल्ने बनाउने । ६. तख्ता बोर्डको स्ट्रेचर बनाउने हो भने, मोटाइ अनुसार बोर्ड लिइ छेउ छेउमा डोरी छिराउने प्वाल पार्ने । ७. बोर्डमा म्याट्रिस ओछ्याएर विरामी सुताइ छेउ छेउको प्वालवाट डोरी छिराएर राम्रोसंग बाँध्ने । ८. Improvise stretcher बनाउने हो भने, डोरी, लौरो, जाकेट, त्रिपालहरुको प्रयोग गर्ने । ९. प्रयोग भएका औजार उपकरणहरु सफा गरी भण्डारण गर्ने । १०. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • ओसारपोसारका सामाग्रीहरु बनाउने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • प्रकृयागत तरिकाले ओसारपोसार सामाग्री बनाएको । 	<p>ओसारपोसारका सामाग्रीहरु बनाउने</p> <ul style="list-style-type: none"> • परिचय • प्रकार: <ul style="list-style-type: none"> ➢ डोको ➢ तख्ता बोर्ड ➢ Improvise stretcher • सामाग्रीहरु बनाउने विधि • द्यान दिन पर्ने कुराहरु

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): तख्ता, डोको, डोरी, लौरो, जाकेट, त्रिपाल, मोबाइल

सुरक्षा तथा सावधानीहरु (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरु प्रयोग गर्ने ।
- ओसारपोसार सामाग्री बनाउदा सावधानी अपनाउने ।

मोड्युल (Module) ५: पर्वतीय प्राथमिक उपचार (Wilderness Medicine Skill)
सब-मोड्युल (Sub Module) ५.१: आपतकालिन उद्दारकर्ता (Emergency first Responder)
निर्दिष्ट कार्य (Task) ५.१.१२: आकस्मिक ओसारपोसार गर्ने ।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक ३ घण्टा = ४ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. वाढीपहिरोमा परेकाहरुलाई तुरुन्त बाहिर निकाल्ने । ४. हिमपहिरोमा परेकाहरुलाई तुरुन्त बाहिर निकाल्ने । ५. Crevasse मा परेकाहरुलाई तुरुन्त बाहिर निकाल्ने । ६. आगलागी क्षेत्रमा परेकाहरुलाई तुरुन्त बाहिर निकाल्ने । ७. यस्तो प्रकारको आकस्मिक ओसारपोसार गर्दा कापडामा समातेर, पाखुरामा समतेर, प्लाष्टिक वा त्रिपालमा राखेर, बुईमा बोकेर ओसार्ने । ८. सम्बन्धित निकायहरू (डाक्टर, अस्पताल, सम्पर्क कार्यालय, उद्दार टोली, विरामीका आफन्त तथा सम्पर्क व्यक्ति) लाई खबर गर्ने । ९. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । १०. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • आकस्मिक ओसारपोसार गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • आधारभूत नियम पालना गरि ओसारपोसार गरेको । 	<p>आकस्मिक ओसारपोसार</p> <ul style="list-style-type: none"> • परिचय • प्रकार • विधि • द्यान दिन पर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): जाकेट, त्रिपाल, प्लास्टिक, लौरो, मोबाइल

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- आकस्मिक ओसारपोसार गर्दा सावधानी अपनाउने ।

मोड्युल (Module) ५: पर्वतीय प्राथमिक उपचार (Wilderness Medicine Skill)
सब-मोड्युल (Sub Module) ५.१: आपतकालिन उदारकर्ता (Emergency first Responder)
निर्दिष्ट कार्य (Task) ५.१.१३: लामो दुरीको ओसारपोसार गर्ने ।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक ३ घण्टा = ४ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामग्री संकलन गर्ने । ३. प्राथमिक उपचार पश्चात बिरामीलाई सुरक्षित स्थानमा राख्ने । ४. अस्पताल लैजान लामो दुरीको ओसारपोसारको तयारी गर्ने । ५. ओसारपोसारका लागी काटेको डोको, तख्ता, बोर्ड, Improvise stretcher को व्यवस्था गर्ने । ६. दुरी अनुसारको आवश्यक जनशक्तीको व्यवस्था गर्ने । ७. पालैपालो सवैले बोकेर गन्तव्यमा पुराउने । ८. दुखाइ कम गर्ने औषधी खान दिने । ९. सम्बन्धित निकायहरू (डाक्टर, अस्पताल, सम्पर्क कार्यालय, उदार टोली, विरामीका आफन्त तथा सम्पर्क व्यक्ति) लाई खबर गर्ने । १०. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । ११. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • लामो दुरीको ओसारपोसार गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • आधारभूत नियम पालना गरि ओसारपोसार गरेको । 	<p>लामो दुरीको ओसारपोसार</p> <ul style="list-style-type: none"> • परिचय • प्रकार • विधि • द्यान दिन पर्ने कुराहरू

औजार, उपकरण र सामग्री (Required Tools/Equipment): डोको, तख्ता, बोर्ड, Improvise stretcher, डोरी, त्रिपाल, लौरो, जाकेट

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- लामो दुरीमा ओसारपोसार गर्दा सावधानी अपनाउने ।

मोड्युल (Module) ५: पर्वतीय प्राथमिक उपचार (Wilderness Medicine Skill)
सब-मोड्युल (Sub Module) ५.१: आपतकालिन उद्दारकर्ता (Emergency first Responder)
निर्दिष्ट कार्य (Task) ५.१.१४: Evacuation को लागी समन्वय गर्ने ।
समय (Duration): सैदृधान्तिक १ घण्टा + व्यावहारिक ३ घण्टा = ४ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. प्राथमिक उपचार पश्चात बिरामीलाई सुरक्षित स्थानमा राख्ने । ४. अस्पताल लैजान लामो दुरीको ओसारपोसारको तयारी गर्ने । ५. अस्पताल लैजान कुन यातायातको प्रयोग गर्ने साधनको यकिन गर्ने । ६. यातायातको साधनलाई GPS को Location दिई Pick up गर्नु पर्ने ठाँउमा बोलाउने । ७. साधनमा भएको स्ट्रेचरमा विरामी राखि Evacuation गर्ने । ८. सम्बन्धित निकायहरू (डाक्टर, अस्पताल, सम्पर्क कार्यालय, उद्दार टोली, विरामीका आफन्त तथा सम्पर्क व्यक्ति) लाई खबर गर्ने । ९. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । १०. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Evacuation को लागी समन्वय गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • आधारभूत नियम पालना गरि Evacuation को लागी समन्वय गरेको । 	<p>Evacuation को लागी समन्वय</p> <ul style="list-style-type: none"> • परिचय • विधि • द्यान दिन पर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): नक्सा, जि पि एस, कम्पास, डोरी, फोन, हेलिकप्टर, एम्बुलेन्स

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- Evacuation गर्दा सावधानी अपनाउने ।

मोड्युल (Module) ५: पर्वतीय प्राथमिक उपचार (Wilderness Medicine Skill)
सब-मोड्युल (Sub Module) ५.१: आपतकालिन उद्दारकर्ता (Emergency first Responder)
निर्दिष्ट कार्य (Task) ५.१.१७: PAC Bag प्रयोग गर्ने ।
समय (Duration): सैद्धान्तिक २ घण्टा + व्यावहारिक ६ घण्टा = ८ घण्टा

कार्य चरणहरु (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<p>१. आवश्यक जानकारी लिने ।</p> <p>२. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने ।</p> <p>३. Air valve, Pump, Zipper check गर्ने ।</p> <p>४. PAC Bag को Zipper खोल्ने ।</p> <p>५. विरामीको साथमा धारिलो हतियार भए नभएको यकिन गर्ने ।</p> <p>६. विरामीलाई सांकेतिक चिन्हको बारेमा बताउने ।</p> <p>७. बिरामीलाई PAC Bag भित्र सुताउने ।</p> <p>८. विरामीलाई आवश्यक पर्ने पानी र साधारण खाना PAC Bag भित्र राख्ने ।</p> <p>९. PAC Bag को Zipper लगाउने ।</p> <p>१०. Pump को सहायताले PAC Bag मा हावा भर्ने ।</p> <p>११. हावा भरिसके पछी Valve बाट हावा वाहिर गएको छ छैन यकिन गर्ने ।</p> <p>१२. Full air pressure भएको PAC Bag को छेउमा एक जना अनिवार्य बस्ने ।</p> <p>१३. प्रत्येक ५ सेकेण्डमा PAC Bag एक पटक Pressure pump गर्ने ।</p> <p>१४. बिरामीसंग निरन्तर सम्पर्कमा रहने ।</p> <p>१५. विरामी निको भए पछी PAC Bag बाट निकाल्ने ।</p> <p>१६. सम्बन्धित निकायहरु (डाक्टर, अस्पताल, सम्पर्क कार्यालय, उद्दार टोली, विरामीका आफन्त तथा सम्पर्क व्यक्ति) लाई खबर गर्ने ।</p> <p>१७. बिरामी निको नभए Heli मार्फत Evacuation गर्ने ।</p> <p>१८. प्रयोग भएका औजार उपकरणहरु सफा गरी भण्डारण गर्ने ।</p> <p>१९. कार्यको अभिलेखीकरण गर्ने ।</p>	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> PAC Bag तयार गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> PAC Bag प्रयोग गरि प्राथमिक उपचार गरेको। 	<p>PAC Bag प्रयोग</p> <ul style="list-style-type: none"> परिचय विधी । ६यान दिन पर्ने कुराहरु ।

औजार, उपकरण र सामग्री (Required Tools/Equipment): PAC Bag, अक्सिसमिटर, मोवाइल, स्ट्रेचर, प्राथमिक उपचार बक्स, Watch, Altimeter.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- विरामी निको भए पछी PAG Bag बाट निकाल्ने बेला बिशेष ध्यान पुराउने ।

मोड्युल (Module) ५: पर्वतीय प्राथमिक उपचार (Wilderness Medicine Skill)
सब-मोड्युल (Sub Module) ५.१: आपतकालिन उदारकर्ता (Emergency first Responder)
निर्दिष्ट कार्य (Task) ५.१.१६: अक्सिजनको मास्क, सिलिण्डर र रेगुलेटर प्रयोग गर्ने ।
समय (Duration): सैद्धान्तिक २ घण्टा + व्यावहारिक ६ घण्टा = ८ घण्टा

कार्य चरणहरु (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. अक्सिजन सिलिन्डरको बिर्को खोल्ने । ४. अक्सिजनको Air valve ठीक छ छैन जाँच गर्ने । ५. रेगुलेटरलाई अक्सिजन सिलिण्डरमा जोड्ने । ६. रेगुलेटर जोड्दा रेगुलेटरमा अक्सिजनको प्रेसर ०.५ मि.ली. प्रति मिनेटमा राख्ने । ७. मास्क पाइपमा भएको इन्डिकेटरबाट हावा बाहिर निस्किएको, ननिस्किएको यकिन गर्ने । ८. माक्समा भएको पाइप रेगुलेटरमा जोड्ने ९. जोडेको मास्कलाई बिरामीको नाक मुख र चितडो ढाकिने गरि लगाउने । १०. फितालाई राम्रोसँग कस्ने वा टाउको पछाडि लगेर बाँध्ने । ११. प्रयोगकर्ताको आवश्यकता अनुसार अक्सिजन प्रवाह मिलाएर दिने । १२. प्रयोग भएका औजार उपकरणहरु सफा गरी भण्डारण गर्ने । १३. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • अक्सिजनको मास्क, सिलिण्डर र रेगुलेटर प्रयोग गर्ने <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • अक्सिजन सिलिन्डर, मास्क र रेगुलेटरको जाँच गरी अक्सिजन प्रयोग गरेको । 	<p>अक्सिजनको मास्क, सिलिण्डर र रेगुलेटर प्रयोग</p> <ul style="list-style-type: none"> • परिचय • प्रकार • श्वास प्रश्वास जाँच विधि • अक्सिजन प्रयोग गर्ने विधि • द्यान दिन पर्ने कुराहरु

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): अक्सिमिटर, मोवाइल, प्राथमिक उपचार बक्स, अक्सिजन सिलिण्डर, रेगुलेटर, मास्क, नोटकपी, कलम, क्याल्कुलेटर

सुरक्षा तथा सावधानीहरु (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरु प्रयोग गर्ने ।
- अक्सिजन सावधानी पूर्वक प्रयोग गर्ने ।
- अक्सिजन आगोबाट टाढा राख्ने ।

मोड्युल (Module) ५: पर्वतीय प्राथमिक उपचार (Wilderness Medicine Skill)

सब-मोड्युल (Sub Module) ५.१: आपतकालिन उदारकर्ता (Emergency first Responder)

निर्दिष्ट कार्य (Task) ५.१.१६: Cardio Pulmonary Resuscitation (CPR) दिने गर्ने ।

समय (Duration): सैद्धान्तिक २ घण्टा + व्यावहारिक ६ घण्टा = ८ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. बिरामीलाई समथल स्थानमा उतानो पारेर सुताउने । ४. बिरामीलाई नाम लिएर बोलाउने/ हल्लाउने । ५. बिरामीको ABC जाँच गर्ने । ६. यदि कपडा कसिएको छ भने फुकालिदिने । ७. बिरामीको नजिक घूडा टेकेर बस्ने । ८. बिरामीको टाउकोलाई पछाडी पट्टि तन्काई चिउडोलाई माथी पट्टि राख्ने । ९. बिरामीको मुखमा आफ्नो मुख राखि अर्को हातले बिरामीको नाक समाई नाक बन्द गर्ने।(यदि Ambubag को प्रयोग गर्ने भएमा Ambubag को Mask ले मुख र नाक ढाकि दिने।) १०. हरेक ५ देखि ६ सेकेण्डको फरकमा २ पटक कृत्रिम श्वास दिने । ११. एक हात माथि अर्को हात राखि छातिको बिच हड्डिको (Sternum) तल्लो भागमा ३० पटकसम्म करिब १.५ देखि २ इन्च तल थिच्ने । १२. २ मिनेटमा ५ चक्र पूरा गर्ने । १३. सम्बन्धित निकायहरू (सम्पर्क कार्यालय,उदार टोली, विरामीका आफन्त तथा सम्पर्क व्यक्ति) लाई खबर गर्ने । १४. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । १५. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Cardio Pulmonary Resuscitation (CPR) दिने गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • २ पटक कृत्रिम श्वास दिई एक हात माथि अर्को हात राखि छातिको बिच भागमा ३० पटकसम्म करिब १.५ देखि २ इन्च तल थिच्ने। 	<p>Cardio Pulmonary Resuscitation (CPR)</p> <ul style="list-style-type: none"> • परिचय • प्रकार (शिशु, बच्चा, बालक, वयस्क) • चरण (ABC) • Ambubag प्रयोग गर्ने विधि। • CPR गर्ने विधि • ध्यान दिन पर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): अक्सिसमिटर, मोवाइल, स्ट्रेचर, कपडा, Ambubag, प्राथमिक उपचार बक्स

सुरक्षा तथा सावधानीहरु (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरु प्रयोग गर्ने ।
- CPR गर्दा सवधानी अपनाउने ।

मोड्युल (Module) ६:
हित्दे शीप (Winter Skill)

मोड्युल (Module) ६: हिँडे शीप (Winter Skill)

सब-मोड्युल (Sub Module) ६.१: Advance Knot

विवरण (Description): यस सब-मोड्युलमा पेशागत पर्वतारोहण वा पर्वतारोहणको क्षेत्रका काम गर्ने क्रममा पर्वतीय पथ प्रदर्शकलाई Advance knot (गाँठोहरु) सम्बन्धी आवश्यक जान र सिप समावेश गरिएको छ।

सब-मोड्युल परिणाम (Sub Module Outcomes): विभिन्न विधि र सामाचीको प्रयोग गरी Advance knot (गाँठोहरु) बनाउने जानमा सक्षम हुनेछन्।

कार्यहरु:

१. Bowline on a bite knot बनाउने ।
२. Valdotain बनाउने ।
३. Alpine clutch/garda बनाउने ।
४. Prusik knot बनाउने ।
५. Machard बनाउने ।
६. Double fisherman knot बनाउने ।
७. Munter mule hitch बनाउने ।

समय: ७ घण्टा (सै) + २१ घण्टा (प्र) = जम्मा २८ घण्टा

मोड्युल (Module) ६: हिँडे शीप (Winter Skill)

सब-मोड्युल (Sub Module) ६.१: Advance Knot

निर्दिष्ट कार्य (Task) ६.१.१: Bowline on a bite knot बनाउने ।

समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक ३ घण्टा = ४ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. आवश्यकता अनुसार डोरी मापन गर्ने । ४. आवश्यकता अनुसारको नापमा डोरीको बीचबाट हातमा लिने । ५. डोरीलाई घुमाएर loop बनाउने । ६. आफ्नो हातमा भएको डोरीको loop लाई घुमाएर बनाएको loop मा छिराउने र भित्रबाट निकालेको loop लाई उल्टाएर बिस्तारै कस्ने । ७. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । ८. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Bowline on a bite knot बनाउने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको डोरी प्रयोग गरि गाँठो कसेको । 	<p>Bowline on a bite knot</p> <ul style="list-style-type: none"> • परिचय • प्रयोग • विधि • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): डोरी, Prusik cord.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- गुणस्तरीय डोरीको प्रयोग गर्ने ।
- डोरीको गाँठो बनाउदा सावधानी अपनाउने ।

मोड्युल (Module) ६: हिँडे शीप (Winter Skill)

सब-मोड्युल (Sub Module) ६.१: Advance Knot

निर्दिष्ट कार्य (Task) ६.१.२: Valdotain बनाउने ।

समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक ३ घण्टा = ४ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. Main rope र prusik cord लिने । ४. Prusik cord को एक टुप्पा लिने । ५. Active Climbing डोरीमा तलवाट ७ वा ८ फन्का बेर्दै माथी लाने । ६. बेरि सकेको Prusik cord को तल र माथि दुबै पट्टिको Prusik cord संगै ल्याइ Bowline knot बनाइ कस्ने । ७. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । ८. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Valdotain बनाउने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको डोरी प्रयोग गरि गाँठो कसेको । 	<p>Valdotain बनाउने</p> <ul style="list-style-type: none"> • परिचय • प्रयोग • विधि • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): डोरी, Prusik cord.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- गुणस्तरीय डोरीको प्रयोग गर्ने ।
- डोरीको गाँठो बनाउदा सावधानी अपनाउने ।

मोड्युल (Module) ६: हिँडे शीप (Winter Skill)
सब-मोड्युल (Sub Module) ६.१: Advance Knot
निर्दिष्ट कार्य (Task) ६.१.३: Alpine clutch/garda बनाउने ।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक ३ घण्टा = ४ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. Anchor मा Rope लगाउने । ४. समान आकार भएको २ वटा Lock carabiner लिने । ५. Carabiner opposite side फर्काएर डोरीमा लगाउने । ६. Carabiner lock गरि डोरी कस्ने । ७. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । ८. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Alpine clutch/garda बनाउने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको डोरी प्रयोग गरि गाँठो कसेको । 	<p>Alpine clutch/garda</p> <ul style="list-style-type: none"> • परिचय • प्रयोग • विधि • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): डोरी, Carabiner.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- गुणस्तरीय डोरीको प्रयोग गर्ने ।
- डोरीको गाँठो बनाउदा सावधानी अपनाउने ।

मोड्युल (Module) ६: हिँडे शीप (Winter Skill)

सब-मोड्युल (Sub Module) ६.१: Advance Knot

निर्दिष्ट कार्य (Task) ६.१.४: Prusik knot बनाउने ।

समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक ३ घण्टा = ४ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. Prusik rope र Climbing डोरी लिने । ४. Prusik rope को दुइ टुप्पो जोडी loop बनाउने । ५. Prusik rope को गाँठोलाइ बाँया तिर र loop लाइ दाँया तिर हुने गरि Main rope को पछाडि पट्टि राख्ने । ६. बाँया पट्टि भएको Prusik rope गाँठोलाइ समातेर Main rope को अगाडिबाट दायाँतिर लाने । ७. दायाँतिर आएको Prusik rope गाँठोलाइ दायाँ तिर भएको Prusik rope loop मा छिराएर Main rope को पछाडिबाट बायाँतिर ल्याउने । ८. पुनः २ वा ३ चोटी बायाँमा भएको Prusik rope गाँठोलाइ दाँया तिर रहेको Prusik rope loop मा छिराउने । ९. Prusik rope गाँठो भएको loop लाइ समातेर मिलाउँदै कस्ने । १०. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । ११. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Prusik knot बनाउने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको डोरी प्रयोग गरि गाँठो कसेको । 	<p>Prusik knot</p> <ul style="list-style-type: none"> • परिचय • प्रयोग • विधि • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): डोरी, Prusik cord.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- गुणस्तरीय डोरीको प्रयोग गर्ने ।
- डोरीको गाँठो बनाउदा सावधानी अपनाउने ।

मोड्युल (Module) ६: हिँडे शीप (Winter Skill)

सब-मोड्युल (Sub Module) ६.१: Advance Knot

निर्दिष्ट कार्य (Task) ६.१.५: Machard बनाउने ।

समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक ३ घण्टा = ४ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. Prusik cord, Carabineer & Climbing rope लिने । ४. Prusik cord को दुइ टुप्पा जोडी loop बनाउने । ५. जोडिएको Prusik cord लाइ Climbing डोरीमा ३ वा ४ पटक बेर्ने । ६. Prusik cord को दुबै loop संगै ल्याउने । ७. Loop मा carabiner लगाइ हार्नेसको बिले लुपमा जोड्ने । ८. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । ९. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Machard बनाउने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको डोरी प्रयोग गरि गाँठो कसेको । 	<p>Machard</p> <ul style="list-style-type: none"> • परिचय • प्रयोग • विधि • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): डोरी, Prusik cord, Harness, Carabiner.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- गुणस्तरीय डोरीको प्रयोग गर्ने ।
- डोरीको गाँठो बनाउदा सावधानी अपनाउने ।

मोड्युल (Module) ६: हिँडे शीप (Winter Skill)

सब-मोड्युल (Sub Module) ६.१: Advance Knot

निर्दिष्ट कार्य (Task) ६.१.६: Double fisherman knot बनाउने ।

समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक ३ घण्टा = ४ घण्टा

कार्य चरणहरु (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. डोरीको दुइ टुप्पा लिने । ४. डोरीको टुप्पालाई विपरित दिशा फर्काइ समानन्तर गरि राख्ने । ५. पहिलो डोरीले दोस्रो डोरीमा २ पटक घुमाइ loop बनाउने । ६. Loop मा डोरीको टुप्पालाई छिराएर कर्स्ने । ७. यहि प्रक्रिया अर्को डोरीमा दोहोर्याउने । ८. अन्तिममा दुई तिरकै डोरीलाई दुबै तिरै समातेर तानी दुईटै गाँठोलाई जोड्ने । ९. प्रयोग भएका औजार उपकरणहरु सफा गरी भण्डारण गर्ने । १०. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Double fisherman knot बनाउने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको डोरी प्रयोग गरि गाँठो कसेको । 	<p>Double fisherman knot</p> <ul style="list-style-type: none"> • परिचय • प्रयोग • विधि • ध्यान दिनुपर्ने कुराहरु

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): डोरी, Prusik cord.

सुरक्षा तथा सावधानीहरु (Safety/Precautions)

- गुणस्तरीय डोरीको प्रयोग गर्ने ।
- डोरीको गाँठो बनाउदा सावधानी अपनाउने ।

मोड्युल (Module) ६: हिँडे शीप (Winter Skill)
सब-मोड्युल (Sub Module) ६.१: Advance Knot
निर्दिष्ट कार्य (Task) ६.१.६: Munter Mule Hitch (MMH) बनाउने ।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक ३ घण्टा = ४ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<p>१. आवश्यक जानकारी लिने ।</p> <p>२. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने ।</p> <p>३. Italian hitch/ Mule Hitch बनाउने ।</p> <p>४. Italian hitch/ Mule hitch डोरीमा loop बनाउने ।</p> <p>५. Loop लाइ यथावत राखि लोड भएको डोरीको पछाडिबाट एक फन्का घुमाउने ।</p> <p>६. घुमाएको डोरीमा दोस्रो loop बनाउने ।</p> <p>७. दोस्रो loop लाइ पहिलो loop मा पछाडिबाट छिराइ कर्ने ।</p> <p>८. Loop लामो बनाउने ।</p> <p>९. दुइवटा डोरीलाइ संगै राखि निकालिएको loop बाट पहिलो लुप बनाइ एक फन्का घुमाउने ।</p> <p>१०. घुमाएको डोरीलाइ loop मा बाहिर पट्टिबाट भित्र छिराइ कर्ने ।</p> <p>११. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने ।</p> <p>१२. कार्यको अभिलेखीकरण गर्ने ।</p>	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> Munter Mule Hitch (MMH) बनाउने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको डोरी प्रयोग गरि गाँठो कसेको । 	<p>Munter Mule Hitch (MMH)</p> <ul style="list-style-type: none"> परिचय प्रयोग विधि ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): डोरी, Prusik cord, Carabiner.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- गुणस्तरीय डोरीको प्रयोग गर्ने ।
- डोरीको गाँठो बनाउदा सावधानी अपनाउने ।

मोड्युल (Module) ६: हिँडे शीप (Winter Skill)

सब-मोड्युल (Sub Module)६.२: Expedition Skill

विवरण (Description): यस सब-मोड्युलमा पेशागत पर्वतारोहण वा पर्वतारोहणको क्षेत्रका काम गर्ने क्रममा पर्वतीय पथ प्रदर्शकलाई हिमाल आरोहण (Expedition Skill) सम्बन्धी आवश्यक ज्ञान र सिप समावेश गरिएको छ।

सब-मोड्युल परिणाम (Sub Module Outcomes): विभिन्न विधि र सामाग्रीको प्रयोग गरी हिमाल आरोहण (Expedition Skill) सम्बन्धित आवश्यक ज्ञान र सिपमा सक्षम हुनेछन्।

कार्यहरू:

१. Snow & ice condition जाँच्ने।
२. Route study गर्ने।
३. Route briefing गर्ने।
४. Rope fixing/ route setting गर्ने।
५. Ladder fixing गर्ने।
६. Mixed climbing गर्ने।
७. Short rope system गर्ने।
८. Client selection गर्ने।
९. Summit plan गर्ने।
१०. Expedition grading गर्ने।

समय: १३ घण्टा (सै) + ५५ घण्टा (प्र) = जम्मा ६८ घण्टा

मोड्युल (Module) ६: हिँडे शीप (Winter Skill)

सब-मोड्युल (Sub Module) ६.२: Expedition Skill

निर्दिष्ट कार्य (Task) ६.२.१: Snow & ice condition जाँचने।

समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक ३ घण्टा = ४ घण्टा

कार्य चरणहरु (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने। २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने। ३. कार्यस्थलमा भएको Snow & ice को Thickness जाँच गर्ने। ४. Snow को Layering जाँच गर्ने। ५. Ice र Snow को रंग जाँच गर्ने। ६. Ice र Snow पग्लिदै छ/छैन, फुटेको छ/छैन जाँच गर्ने। ७. Ice र Snow स्थायी वा अस्थायी हेरेर पता लगाउने। ८. Ice र Snow बाट हुनसक्ने सम्भावित जोखिमहरूको अध्ययन गर्ने। ९. प्रयोग भएका औजार उपकरणहरु सफा गरी भण्डारण गर्ने। १०. कार्यको अभिलेख राख्ने। 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Snow & ice condition जाँचने। <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • Snow & ice condition जाँचेको। 	<p>Snow & ice condition</p> <ul style="list-style-type: none"> • परिचय • प्रकार • जाँचने विधि • ध्यान दिनुपर्ने कुराहरु

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): Notepad, Pen, Ice-axe, Shovel, Measuring tape, stick, knife.

सुरक्षा तथा सावधानीहरु (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरु प्रयोग गर्ने।
- Snow & ice condition जाँचदा सावधानी अपनाउने।

मोड्युल (Module) ६: हिँडे शीप (Winter Skill)

सब-मोड्युल (Sub Module) ६.२: Expedition Skill

निर्दिष्ट कार्य (Task) ६.२.२: Route study गर्ने ।

समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक ३ घण्टा = ४ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. यात्रा गन्तव्यको यकिन गर्ने। ४. भौगोलिक स्थिति बुझ्ने । ५. बाटोको अवस्था बुझ्न नक्साको प्रयोग गर्ने। ६. बाटोको वरीपरी क्याम्प बस्ने ठाँउ बुझ्ने । ७. पानीको स्रोत छ/ छैन यकिन गर्ने। ८. बाटोमा हुनसक्ने जोखीमहरू निरिक्षण गर्ने। ९. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । १०. कार्यको अभिलेख राख्ने। 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Route study गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • Route study गरेको । 	<p>Route study</p> <ul style="list-style-type: none"> • परिचय • प्रकार • विधि • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): Notepad, Pen, MAP, Compass, Cell Phone, Satellite Phone.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- Route study गर्दा सावधानी अपनाउने ।

मोड्युल (Module) ६: हिँडे शीप (Winter Skill)
सब-मोड्युल (Sub Module) ६.२: Expedition Skill
निर्दिष्ट कार्य (Task) ६.२.३: Route briefing गर्ने ।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक ३ घण्टा = ४ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामग्री संकलन गर्ने । ३. Client र Staff भेला गर्ने। ४. बाटोको अवस्थाबारे जानकारी दिने। ५. बाटोमा चाहिने खाजा/नास्ता, पानी र कपडाकोबारे जानकारी दिने। ६. बाटोमा आई पर्ने सम्भावित जोखिमबारे जानकारी दिने। ७. बाटोमा आवश्यक औजार र त्यसको प्रयोग बारे जानकारी दिने। ८. प्रयोग भएका औजार उपकरणहरू सफागरी भण्डारण गर्ने । ९. कार्यको अभिलेख राख्ने। 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Route briefing गर्ने। <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • बाटोको जानकारी गराएको । 	<p>Route Briefing</p> <ul style="list-style-type: none"> • परिचय • प्रकार • विधि • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामग्री (Required Tools/Equipment): Notepad, Pen, Pencil, MAP, Compass, Cell Phone, Satellite Phone.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- Route briefing गर्दा सावधानी अपनाउने ।

मोड्युल (Module) ६: हिँडे शीप (Winter Skill)

सब-मोड्युल (Sub Module) ६.२: Expedition Skill

निर्दिष्ट कार्य (Task) ६.२.४: Rope fixing/ route setting गर्ने।

समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक ७ घण्टा = ८ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<p>१. आवश्यक जानकारी लिने ।</p> <p>२. आरोहणको प्रकृति अनुसार आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने।</p> <p>३. Rope fixing समुह (Team) छनौट गर्ने।</p> <p>४. सामाग्रीहरूको सुची तयार पर्ने।</p> <p>५. सुची अनुसारको सामाग्रीहरू छुट्याउने।</p> <p>६. छुट्याएको सामाग्रीहरू कार्यस्थलसम्म पुर्याउन छुट्टै समुह (Team) तयार गर्ने।</p> <p>७. व्यक्तिगत सुरक्षाको सामाग्री लगाउने ।</p> <p>८. भौगोलिक Route study गरि योजना बनाउने ।</p> <p>९. Rope fixing सामाग्री Snow bar झोलाको साइडमा बाध्ने ।</p> <p>१०. Rope fixing सामाग्री Piton, camelot, stopper, Ice screw हरू Harness मा राख्ने ।</p> <p>११. Fix गर्ने Rope coil बाट एक टुप्पा Harness मा जोड्ने र अर्को टुप्पा Snow bar गाडि जोड्ने ।</p> <p>१२. Partner लाइ Belay गर्न लगाउने ।</p> <p>१३. भौगोलिक अवस्था हेरि Piton, Camelot, Stopper, Ice screw प्रयोग गरि Anchor बनाइ डोरीलाइ Connect गर्दै जाने ।</p> <p>१४. गन्तव्यमा पुगे पछि अन्तिम Anchor मा डोरीलाइ Fix गर्ने।</p> <p>१५. Active rappel गरि Anchor मा Connect गरेको Fixing डोरीलाइ Fix गर्दै तल झर्ने ।</p> <p>१६. (यदि डोरी नपुगेमा Partner लाइ अर्को डोरी लिइ Anchor मा Connect गरेको Fixing डोरीलाइ Fix गर्दै माथि आउन लगाउने) ।</p> <p>१७. प्रयोग भएका औजार उपकरणहरू सफा</p>	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> Rope fixing/ route setting गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> Rope fixing गरेर गन्तव्यमा सुरक्षित साथ पुगेको । 	<p>Rope fixing/ Route setting</p> <ul style="list-style-type: none"> परिचय विधि ध्यान दिनुपर्ने कुराहरू

गरी भण्डारण गर्ने ।		
१८. कार्यको अभिलेख राख्ने।		

औजार, उपकरण र सामग्री (Required Tools/Equipment): Notepad, Pen, Pencil, MAP, Compass, Cell Phone, Satellite Phone, Rope, Snow-bar, Ice-screw, Rock piton, Ice-axe, Carabineer, Ice-Hammer, Camelot, Stopper.

सुरक्षा तथा सावधानीहरु (Safety/Precautions)

- Rope fixing/ Route setting गर्दा सावधानी अपनाउने ।

मोड्युल (Module) ६: हिँडे शीप (Winter Skill) सब-मोड्युल (Sub Module) ६.२: Expedition Skill निर्दिष्ट कार्य (Task) ६.२.५: Ladder fixing गर्ने। समय (Duration): सैद्धान्तिक २ घण्टा + व्यावहारिक १० घण्टा = १२ घण्टा		
कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आरोहणको प्रकृति अनुसार आवश्यक औजार, उपकरण र सामग्री संकलन गर्ने । ३. Ladder fixing समुह (Team) छनौट गर्ने। ४. सामग्रीहरूको सुची तयार पर्ने। ५. सुची अनुसारको सामग्रीहरू छुट्याउने। ६. व्यक्तिगत सुरक्षाको सामग्री लगाउने । ७. Glacier को Condition जाँच गर्ने । ८. Crevasse को Size अनुसार Ladder मिलाउने। ९. मिलाइ सकेको Ladder को एक पट्टिको भागलाइ Snow-bar/ Ice-screw र डोरीको प्रयोग गरि Crevasse को छेउमा बाँध्ने। १०. Ladder को अर्को पट्टिको भागमा लामो डोरीले Bowline knot लगाइ बाँध्ने। ११. Ladder लाइ लामो डोरीले बाँधेको पट्टी माथि पारेर उठाउने। १२. माथि उठाएको Ladder लाइ Ladder को टुप्पोमा जोडेको लामो डोरीले विस्तारै बिले गर्ने Crevasse को अर्को तर्फ लाने। १३. Crevasse को वारिपारि Snow-bar / Ice-screw र डोरीको प्रयोग गरि Ladder fix गर्ने। १४. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । १५. कार्यको अभिलेख राख्ने। 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Ladder fixing गर्ने। <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • सुरक्षित तरिकाले Ladder fix गरेको । 	<p>Ladder fixing</p> <ul style="list-style-type: none"> • परिचय • विधि • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामग्री (Required Tools/Equipment): Notepad, Pen, Pencil, MAP, Compass, Cell Phone, Satellite Phone, Rope, Snow-bar, Ice-screw, Rock piton, Ice-axe, Carabineer, Ladder, Ice-Hammer.

सुरक्षा तथा सावधानीहरु (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरु प्रयोग गर्ने ।
- Ladder fixing गर्दा सावधानी अपनाउने ।

मोड्युल (Module) ६: हिँडे शीप (Winter Skill)
सब-मोड्युल (Sub Module) ६.२: Expedition Skill
निर्दिष्ट कार्य (Task) ६.२.६: Mixed climbing गर्ने ।
समय (Duration): सैद्धान्तिक २ घण्टा + व्यावहारिक १० घण्टा = १२ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आरोहणको प्रकृति अनुसार आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. कार्यस्थलको अवलोकन गर्ने। ४. सुरक्षाको सामाग्री लगाउने । ५. Ice को पार्टमा Ice climbing techniques र Ice tool को प्रयोग गरि चढ्ने। ६. Rock को part मा rock climbing techniques र rock को grip हरूको प्रयोग गरि चढ्ने। ७. Mixed climbing गर्दा Scrambling techniques अपनाउने । ८. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । ९. कार्यको अभिलेख राख्ने। 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Mixed climbing गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • Mixed climbing गर्दा Scrambling techniques अपनाइ सुरक्षित गन्तव्यमा पुगेको । 	<p>Mixed climbing</p> <ul style="list-style-type: none"> • परिचय • विधि • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): Helmet, Harness, Boot, Crampons, Ice-axe, Rope, Carabineer, Ascender, Descender.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- Mixed climbing गर्दा सावधानी अपनाउने ।

मोड्युल (Module) ६: हिँडे शीप (Winter Skill)

सब-मोड्युल (Sub Module) ६.२: Expedition Skill

निर्दिष्ट कार्य (Task) ६.२.६: Short rope system गर्ने।

समय (Duration): सैद्धान्तिक २ घण्टा + व्यावहारिक १० घण्टा = १२ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने। २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने। ३. कार्यस्थलको अवलोकन गर्ने। ४. Client को स्वास्थ्य अवस्था र Climbing level को जानकारी लिने। ५. गाइडले बढिमा २ जान Client लिने। ६. Client बिच १.५ देखि २ मिटरको फरकमा Butterfly knot लगाइ Client को Harness मा जोड्ने। ७. बाँकी रहेको डोरीलाई Client र गाइडको बिचमा ५ मिटर राखेर Mountain coil बनाइ गाइडको कुम्मा छड्के गरि भिन्ने। ८. छड्के भिरेको mountain coil लाइ हार्नसको बिले लुपमा जोड्ने। ९. हिड्ने क्राममा गाइड र Client बिचको ५ मिटर रहेको डोरीलाई ३ मिटर हातमा लिई Coil गर्ने। १०. डोरी बोकदा Overhand slip knot बनाएर बोक्ने। ११. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने। १२. कार्यको अभिलेख राख्ने। 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Short rope system गर्ने। <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • सुरक्षित तरिकाले Short rope system गरि गन्तव्यमा पुगेको। 	<p>Short rope system</p> <ul style="list-style-type: none"> • परिचय • विधि • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): Helmet, Harness, Boot, Crampons, Ice-axe, Rope, Carabineer, Ascender, Descender

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने।
- Short rope system गर्दा सावधानी अपनाउने।

मोड्युल (Module) ६: हिँडे शीप (Winter Skill)
सब-मोड्युल (Sub Module) ६.२: Expedition Skill
निर्दिष्ट कार्य (Task) ६.२.८: Client selection गर्ने।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक १ घण्टा = २घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. कार्यस्थलको अवलोकन गर्ने। ४. आफ्नो Client को स्वास्थ्य अवस्था जाँच गर्ने। ५. Client को Walking speed जाँच गर्ने । ६. Client को मनोदशा जाँच गर्ने । ७. Walking speed अनुसार को समुह बनाउने । ८. प्रयोग भएका औजर उपकरणहरू सफा गरी भण्डारण गर्ने । ९. कार्यको अभिलेख राख्ने। 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Client selection गर्ने। <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • Client को Walking speed जाँच गरी समुह विभाजन गरेको । 	<p>Client selection</p> <ul style="list-style-type: none"> • परिचय • विधि • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): Pen, Note book.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- Client selection गर्दा सावधानी अपनाउने ।

मोड्युल (Module) ६: हिउँदे शीप (Winter Skill)

सब-मोड्युल (Sub Module) ६.२: Expedition Skill

निर्दिष्ट कार्य (Task) ६.२.१: Summit plan गर्ने। (६,५०० मिटर माथिको हिमालमा)

समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक १ घण्टा = २ घण्टा

कार्य चरणहरु (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. Base camp भन्दा माथिको Camp हरु Set गर्ने। ४. Acclimatize गर्ने। ५. आरोहण मार्गको पुर्व जानकारी लिने। ६. आरोहण सामाग्रीहरुको सुची बनाउने । ७. आरोहण सामाग्रीहरु छ छैन जाँच गर्ने। ८. मौसमको पुर्वानुमान लिने। ९. Summit जाने मितिको निर्धारण गर्ने । १०. प्रयोग भएका औजार उपकरणहरु सफा गरी अण्डारण गर्ने । ११. कार्यको अभिलेख राख्ने। 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Summit plan गर्ने। <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • Summit plan को मिति निर्धारण गरको । 	<p>Summit plan</p> <ul style="list-style-type: none"> • परिचय • विधि • ध्यान दिनु पर्ने कुराहरु

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): Note, Pen, Tent, Rope, Harness, Boot, Crampons, Helmet, Carabineer, Ascender, Descender, Oxygen set.

सुरक्षा तथा सावधानीहरु (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरु प्रयोग गर्ने ।
- Summit plan गर्दा सावधानी अपनाउने ।

मोड्युल (Module) ६: हिउँदे शीप (Winter Skill)
सब-मोड्युल (Sub Module) ६.२: Expedition Skill
निर्दिष्ट कार्य (Task) ६.२.१०: Expedition grading गर्ने।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक ७ घण्टा = ८ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामग्री संकलन गर्ने । ३. हिमालको उचाइ अध्ययन गर्ने । ४. आरोहण मार्गको अध्ययन गर्ने । ५. Glacier को अवस्था अध्ययन गर्ने । ६. हिँम पहिरो, Rock fall, Serac fall अध्ययन गर्ने । ७. हावाको गति मापन गर्ने । ८. आरोहण गर्दा लाग्ने समयको अनुमान गर्ने । ९. मापनहरूको अध्यायन गरी grading गर्ने । १०. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । ११. कार्यको अभिलेख राख्ने। 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Expedition grading गर्ने। <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • आरोहण मार्गको कठिनाइ मापन अनुसार grading गरेको । 	<p>Expedition grading</p> <ul style="list-style-type: none"> • परिचय • विधि • द्यान दिनुपर्ने कुराहरु

औजार, उपकरण र सामग्री (Required Tools/Equipment): Note, Pen, Altimeter, Calculator, Barometer, GPS, Topo Map, Compass, Clinometer.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- Expedition grading गर्दा सावधानी अपनाउने ।

मोड्युल (Module) ६: हिँडे शीप (Winter Skill)

सब-मोड्युल (Sub Module)६.३: Ice Climbing

विवरण (Description): सब-यस मोड्युलमा पेशागत पर्वतारोहण वा पर्वतारोहणको क्षेत्रका काम गर्ने पर्वतीय पथ प्रदर्शकलाई पर्वतारोहण Ice climbing लगायतको लागि नभई नहुने आवश्यक पर्ने ज्ञान र सिप समावेश गरिएको छ।

सब-मोड्युल परिणाम (Sub Module Outcomes): विभिन्न विधि र सामाग्रीको प्रयोग गरी Ice climbing सम्बन्धित आवश्यक ज्ञान र सिपमा सक्षम हुनेछन्।

कार्यहरू:

१. Ice tool प्रयोग गर्ने।
२. Ice screw प्रयोग गर्ने।
३. Front point technique गर्ने।
४. Travers climbing गर्ने।
५. Ice route setting गर्ने।

समय: ८ घण्टा (सै) + ४८ घण्टा (प्र) = जम्मा ५६ घण्टा

मोड्युल (Module) ६: हिँडे शीप (Winter Skill)
सब-मोड्युल (Sub Module) ६.३: Ice Climbing
निर्दिष्ट कार्य (Task) ६.३.१: Ice tool प्रयोग गर्ने ।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक ७ घण्टा = ८ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. स्थान छनोट गर्ने । ४. Ice tool को Condition जाँच गर्ने । ५. Pick अगाडि पर्ने गरी Ice tool को Handle मा समान्त्रे । ६. कुहिनालाइ कुम सिधा माथी लाने । ७. Ice tool लाइ टाउको बराबर माथी लाने । ८. Balance मिलाएर Ice tool को Pick ले Ice मा सिधा हान्ने । ९. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । १०. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Ice tool प्रयोग गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • Ice tool प्रयोग गरि ice climbing गरेको। 	<p>Ice tool प्रयोग</p> <ul style="list-style-type: none"> • परिचय • विधि । • द्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): Rope, Harness, Helmet, Ice tool, Knife, Sun Glass, Crampon, Gloves.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- Ice tool प्रयोग गर्दा सावधानी अपनाउने ।

मोड्युल (Module) ६: हिँडे शीप (Winter Skill)

सब-मोड्युल (Sub Module) ६.३: Ice Climbing

निर्दिष्ट कार्य (Task) ६.३.२: Ice screw प्रयोग गर्ने ।

समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक ७ घण्टा = ८ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. उपयुक्त स्थान छनोट गर्ने । ४. Ice screw को Condition जाँच गर्ने । ५. Ice screw को handle समात्ने । ६. हातलाइ 'L' Shape मा राख्ने । ७. Ice screw को दाँतलाइ Ice मा ९० डिग्री कोण बनाइ राख्ने । ८. Ice screw समाई अगाडि Press गर्दै o'clock wise मा घुमाउने । ९. Ice मा Ice screw पुरै नछिरेसम्म Handle लाई घुमाई राख्ने । १०. Ice screw लाई निकाल्दा anti- o'clock wise घुमाउने। ११. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । १२. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Ice screw प्रयोग गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • सुरक्षित साथ Ice Screw प्रयोग गरेको। 	<p>Ice screw प्रयोग</p> <ul style="list-style-type: none"> • परिचय • विधि • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): Harness, Helmet, Ice Screw, Knife, Sun glass, Gloves.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- Ice screw प्रयोग गर्दा सावधानी अपनाउने ।

मोड्युल (Module) ६: हिँडे शीप (Winter Skill)

सब-मोड्युल (Sub Module) ६.३: Ice Climbing

निर्दिष्ट कार्य (Task) ६.३.३: Front point technique गर्ने ।

समय (Duration): सैद्धान्तिक २ घण्टा + व्यावहारिक १० घण्टा = १२ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. व्यक्तिगत सुरक्षा सामाग्री लगाउने । ४. स्थान छोट गर्ने । ५. Ice tool/ axe को प्रयोग गरि शरिरको Position मिलाउने । ६. एउटा खुट्टा पछाडि लगी Crampon को टुप्पाले Ice मा हान्ने। ७. यसै गरि अर्को खुट्टाको प्रयोग गर्ने। ८. क्रमशः माथिको प्रक्रिया अपनाई Ice tool/ axe र बाँया- दाँया खुट्टा सार्द माथि जाने। ९. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । १०. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Front point technique गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • Front point technique प्रयोग गरि आरोहण गरेको । 	<p>Front point technique</p> <ul style="list-style-type: none"> • परिचय • प्रयोग • विधि • ध्यान दिनुपर्ने कुराहरु

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): Harness, Helmet, Climbing boot, Crampon, Knife, Ice tool/ axe, Gloves.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- Front point technique गर्दा सावधानी अपनाउने।

मोड्युल (Module) ६: हिँडे शीप (Winter Skill)

सब-मोड्युल (Sub Module) ६.३: Ice Climbing

निर्दिष्ट कार्य (Task) ६.३.४: Travers climbing गर्ने ।

समय (Duration): सैद्धान्तिक २ घण्टा + व्यावहारिक १० घण्टा = १२ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. स्थान छनोट गर्ने । ४. व्यक्तिगत सुरक्षा सामग्री लगाउने । ५. आरोहण सामग्री Racking गर्ने । ६. Partner लाइ Belay को लागि तयार गर्ने । ७. Ice screw दधारा Anchor बनाउने । ८. Ice tool र Crampon प्रयोग गरि Travers climbing गर्ने । ९. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । १०. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Travers climbing गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • Equipment हरू प्रयोग गरि Travers climbing गरेको । 	<p>Travers climbing</p> <ul style="list-style-type: none"> • परिचय • प्रयोग • विधि • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामग्री (Required Tools/Equipment): Harness, Helmet, Climbing boot, Crampon, Belay device, Ice screw, Ice tool, Sun glass, Quickdraw, Prusik cord, Tape silling, Knife, Gloves.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- Travers climbing गर्नी सावधानी अपनाउने ।

मोड्युल (Module) ६: हिँडे शीप (Winter Skill)
सब-मोड्युल (Sub Module) ६.३: Ice Climbing
निर्दिष्ट कार्य (Task) ६.३.५: Ice route setting गर्ने ।
समय (Duration): सैद्धान्तिक २ घण्टा + व्यावहारिक १४ घण्टा = १६ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. Ice route study गर्ने । ४. Ice sport छनोट गर्ने ५. व्यक्तिगत सुरक्षा सामाग्री लगाउने । ६. आरोहण सामाग्री Racking गर्ने । ७. Partner लाइ Belay को लागि तयार गर्ने । ८. Ice tool र Crampon प्रयोग गरि ice route setting गर्ने। ९. Ice screw दधारा Anchor बनाइ Climbing गर्ने । १०. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । ११. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Ice route setting गर्ने • <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • Equipment हरू प्रयोग गरि Route setting गरेको । 	<p>Ice Route Setting</p> <ul style="list-style-type: none"> • परिचय • विधि • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): Harness, Helmet, climbing boot, Crampon, Belay device, Ice screw, Ice tool, Sun Glass, Quickdraw, Prusik cord, Tape siling, Knife, Gloves.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- Ice route setting गर्दा सावधानी अपनाउने ।

मोड्युल (Module) ६: हिँडे शीप (Winter Skill)

सब-मोड्युल (Sub Module) ६.४: Ski

विवरण (Description): यस सब-मोड्युलमा पेशागत पर्वतारोहण वा पर्वतारोहणको क्षेत्रका काम गर्ने पर्वतीय पथ प्रदर्शकलाई पर्वतारोहणका क्रममा ski संग सम्बन्धित ज्ञान र सिपहरु समावेश गरिएको छ ।

सब-मोड्युल परिणाम (Sub Module Outcomes): विभिन्न विधि र सामाचीको प्रयोग गरी Ski सम्बन्धित आवश्यक ज्ञान र सिपमा सक्षम हुनेछन्।

कार्यहरु:

१. भौगोलिक जानकारी लिने ।
२. Ski सामाची छनोट गर्ने ।
३. Ski boot प्रयोग गर्ने ।
४. Ski board & ski boot lock/unlock प्रयोग गर्ने ।
५. Body position गर्ने ।
६. Ski slide and turning गर्ने ।
७. Ski break गर्ने ।
८. Ski pole प्रयोग गर्ने ।

समय : ८ घण्टा (सै) + ४८ घण्टा (व्या) = ५६ घण्टा

मोड्युल (Module) ६: हिँडे शीप (Winter Skill)

सब-मोड्युल (Sub Module) ६.४: Ski

निर्दिष्ट कार्य (Task) ६.४.१: भौगोलिक जानकारी लिने ।

समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक ३ घण्टा = ४ घण्टा

कार्य चरणहरु (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. स्थान छनोट गर्ने । ४. मौसम पुर्वानुमान गर्ने । ५. Ski गर्नु पुर्व Ski गर्ने स्थानको भौगोलिक अवस्था हेर्ने । ६. हिँडको अवस्था जाँच गर्ने । ७. Ski गर्ने स्थानको Vertical angle (Slope) जाँच गर्ने । ८. जोखिमहरूको पुर्वानुमान गर्ने । ९. प्रयोग भएका औजार उपकरणहरु सफा गरी भण्डारण गर्ने । १०. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • भौगोलिक जानकारी लिने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • Ski गर्ने स्थानको जानकारी लिएको। 	<p>भौगोलिक जानकारी</p> <ul style="list-style-type: none"> • परिचय • विधि । • ध्यान दिनुपर्ने कुराहरु ।

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): सम्बन्धित क्षेत्रको नक्सा, कम्पास, Clinometer, Barometer, Phone, Pole.

सुरक्षा तथा सावधानीहरु (Safety/Precautions)

- सम्बन्धित क्षेत्रको भौगोलिक जानकारी लिँदा सावधानी अपनाउने ।

मोड्युल (Module) ६: हिँडे शीप (Winter Skill)

सब-मोड्युल (Sub Module) ६.४: Ski

निर्दिष्ट कार्य (Task) ६.४.२: Ski सामाग्री छनोट गर्ने ।

समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक ३ घण्टा = ४ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. निम्न अनुसार Ski सामाग्री सुचि तयार गर्ने <ul style="list-style-type: none"> क. Helmet ख. Ski goggles ग. Ski jacket, trouser घ. Ski gloves ड. Ski pole च. Ski boot छ. Ski board ४. सुचि अनुसारको सामाग्री भए नभएको यकिन गर्ने । ५. आफ्नो Size र Ski type अनुसारको सामाग्री भए नभएको यकिन गर्ने । ६. आफु अनुकूल यकिन गरिएको सामाग्री Pack गर्ने । ७. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । ८. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Ski सामाग्री छनोट गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • आफु अनुकूलका Ski सामाग्री pack गरेको । 	<p>Ski सामाग्री छनोट</p> <ul style="list-style-type: none"> • परिचय • प्रकार • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): Harness, Helmet, climbing boot, Crampon, Prusik cord, Knife, Gloves, Ski goggles, Ski jacket, trouser, Ski gloves, Ski pole, Ski boot, Ski board.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- Ice route setting गर्दा सावधानी अपनाउने ।

मोड्युल (Module) ६: हिँडे शीप (Winter Skill)
सब-मोड्युल (Sub Module) ६.४: Ski
निर्दिष्ट कार्य (Task) ६.४.३: Ski boot प्रयोग गर्ने ।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक ३ घण्टा = ४ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<p>१. आवश्यक जानकारी लिने ।</p> <p>२. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने ।</p> <p>३. Ski boot छनोट गर्ने ।</p> <p>४. Ski boot ठिक छ छैन यकिन गर्ने ।</p> <p>५. Ski boot लगाउनु पुर्व Shocks (मोजा) लगाउने।</p> <p>६. Ski inner boot सुख्खा भए न भएको यकिन गर्ने।</p> <p>७. Ski boot को Power strap खोल्ने।</p> <p>८. Ski boot को Buckles हरु खोल्ने।</p> <p>९. Ski boot को Toungl लाइ Toe box तिर तान्ने।</p> <p>१०. Ski boot मा खुट्टा छिराउने।</p> <p>११. Ski boot को Toungl लाइ मिलाइ Buckles लगाउने।</p> <p>१२. power strap कस्ने।</p> <p>१३. Ski boot लगाइ ठिकछ छैन यकिन गर्ने।</p> <p>१४. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने ।</p> <p>१५. कार्यको अभिलेखीकरण गर्ने ।</p>	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल • Ski boot, shocks <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Ski boot प्रयोग गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • उपयुक्त तरिकाले Ski boot प्रयोग गरेको। 	<p>Ski boot प्रयोग</p> <ul style="list-style-type: none"> • परिचय • प्रकार • विधि । • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): Ski boot, Shocks.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- Ski boot प्रयोग गर्दा सावधानी अपनाउने।

मोड्युल (Module) ६: हिँडे शीप (Winter Skill)
सब-मोड्युल (Sub Module) ६.४: Ski
निर्दिष्ट कार्य (Task) ६.४.४ : Ski boot & Snow board Lock/Unlock प्रयोग गर्ने ।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक ३ घण्टा = ४ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<p>१. आवश्यक जानकारी लिने ।</p> <p>२. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने ।</p> <p>३. Ski board छनोट गर्ने।</p> <p>४. Ski board ठिक छ छैन यकिन गर्ने</p> <p>५. Ski boot र तौल अनुसार Ski board को Toe and heel binding मिलाउने।</p> <p>६. Toe binding मा Ski boot को Toe छिराउने।</p> <p>७. Heal binding मा Ski boot press गर्ने।</p> <p>Unlock गर्दा:</p> <p>८. Ski board को Heal binding मा Press गर्ने।</p> <p>९. खुट्टाको Toe ले टेकि Heal लाइ माथि उठाउने।</p> <p>१०. बिस्तारै खुट्टालाई पछाडि तानि खुट्टा निकाल्ने ।</p> <p>११. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने ।</p> <p>१२. कार्यको अभिलेखीकरण गर्ने ।</p>	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> कार्यस्थल Ski Boot, Ski Board <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> Ski boot & snow board lock/ unlock प्रयोग गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> Ski boot & snow board lock/ unlock गरेको। 	<p>Ski boot & snow board lock/ unlock</p> <ul style="list-style-type: none"> परिचय प्रकार विधि। ध्यान दिनुपर्ने कुराहरू ।

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): Ski boot, Ski board

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- Ski boot & snow board & lock/unlock प्रयोग गर्दा सावधानी अपनाउने।

मोड्युल (Module) ६: हिँडे शीप (Winter Skill)
सब-मोड्युल (Sub Module) ६.४: Ski
निर्दिष्ट कार्य (Task) ६.४.५: Body position मिलाउने ।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक ११ घण्टा = १२ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. Ski gear लगाउने। ४. Ski गर्ने स्थान तिर हेर्ने। ५. दुवै हातलाइ अगाडी 'L' shape मा राख्ने। ६. body लाइ Leen गर्ने। ७. Knee bent गर्ने। ८. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । ९. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Body position गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • Body position मिलाएको। 	<p>Body position</p> <ul style="list-style-type: none"> • परिचय • प्रकार • विधि । • ध्यान दिनुपर्ने कुराहरू ।

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): Helmet, Ski goggles, Ski jacket- trouser, Ski gloves, Ski pole, Ski boot, Ski board.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- Body position गर्दा सावधानी अपनाउने।

मोड्युल (Module) ६: हिँडे शीप (Winter Skill)
सब-मोड्युल (Sub Module) ६.४: Ski
निर्दिष्ट कार्य (Task) ६.४.६ : Ski slide and turning गर्ने।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक ११ घण्टा = १२ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<p>१. आवश्यक जानकारी लिने ।</p> <p>२. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने ।</p> <p>३. Ski Position मा बस्ने।</p> <p>४. खुट्टाको अधिलो भागमा बल दिने।</p> <p>५. Body लाइ आगाडि तिर Push गर्ने।</p> <p>६. Body position को Balance मिलाइ Slide गर्ने।</p> <p>Turning:</p> <p>७. दायाँ Turning गर्दा हल्का उभि बायाँ खुट्टालाइ Press गर्ने ।</p> <p>८. Body लाइ दायाँ तिर मोड्ने ।</p> <p>९. बायाँ Turning गर्दा हल्का उभि दायाँ खुट्टालाइ Press गर्ने ।</p> <p>१०. Body लाइ बायाँ तिर मोड्ने ।</p> <p>११. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने ।</p> <p>१२. कार्यको अभिलेखीकरण गर्ने ।</p>	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> Ski slide and turning गर्ने <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> Ski slide and turning गरि सुरक्षित स्थानमा पुगेको। 	<p>Ski slide and turning</p> <ul style="list-style-type: none"> परिचय प्रकार विधि। ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): Helmet, Ski goggles, Ski jacket, trouser, Ski gloves, Ski pole, Ski boot, Ski board.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- Ski slide and turning प्रयोग गर्दा सावधानी अपनाउने।

मोड्युल (Module) ६: हिँडे शीप (Winter Skill)
सब-मोड्युल (Sub Module) ६.४: Ski
निर्दिष्ट कार्य (Task) ६.४.६ : Ski break गर्ने ।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक ७ घण्टा = ८ घण्टा

कार्य चरणहरु (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. Knee bent गरि रहने। ४. खुट्टाको आगाडिको भाग लाइ press गरि Ski board लाइ कोल्टे बनाउने । ५. Ski को भित्रि धार लाइ Press गर्ने। ६. दुवै Ski लाइ नजिक ल्याइ पुर्णरूपमा रोक्ने। ७. प्रयोग भएका औजार उपकरणहरु सफा गरी भण्डारण गर्ने । ८. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल • औजार, उपकरण तथा सामाग्रीहरु <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Ski break गर्ने। <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • Ski लाई सुरक्षित तरिकाले Break गरेको। 	<p>Ski Break</p> <ul style="list-style-type: none"> • परिचय • प्रकार • विधि • ध्यान दिनुपर्ने कुराहरु

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): Helmet, Ski goggles, Ski jacket, trouser, Ski gloves, Ski pole, Ski boot, Ski board.

सुरक्षा तथा सावधानीहरु (Safety/Precautions)

- Ski break प्रयोग गर्दा सावधानी अपनाउने।

मोड्युल (Module) ६: हिँडे शीप (Winter Skill)
सब-मोड्युल (Sub Module) ६.४: Ski
निर्दिष्ट कार्य (Task) ६.४.८: Ski pole प्रयोग गर्ने ।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक ७ घण्टा = ८ घण्टा

कार्य चरणहरु (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<p>१. आवश्यक जानकारी लिने ।</p> <p>२. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने ।</p> <p>३. Ski pole लिने।</p> <p>४. Ski pole ठिक छ छैन यकिन गर्ने।</p> <p>५. Ski pole लाइ व्यक्तिको उचाइ अनुसार छान्ने।</p> <p>६. Ski pole को Strap मा हात छिराइ Ski pole को Grip मा समाउने ।</p> <p>७. Ski pole लाइ समाउदा दुवै हात लाइ 'L' shape मा राख्ने।</p> <p>८. सुरुमा अगाडि बढ्नलाइ दुबै Pole टेकि अगाडि बढ्ने । ।</p> <p>९. दायाँ Turning गर्दा दायाँ Pole टेकि हल्का उभि बायाँ खुट्टालाइ Press गर्ने ।</p> <p>१०. बायाँ Turning गर्दा बायाँ Pole टेकि हल्का उभि दायाँ खुट्टालाइ Press गर्ने ।</p> <p>११. प्रयोग भएका औजार उपकरणहरु सफा गरी भण्डारण गर्ने ।</p> <p>१२. कार्यको अभिलेखीकरण गर्ने ।</p>	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> Ski pole प्रयोग गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> Ski pole प्रयोग गरी Ski गरेको । 	<p>Ski pole प्रयोग</p> <ul style="list-style-type: none"> परिचय प्रकार विधि ध्यान दिनुपर्ने कुराहरु

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): Helmet, Ski goggles, Ski jacket- trouser, Ski gloves, Ski pole, Ski boot, Ski board.

तथा सावधानीहरु (Safety/Precautions)

- Ski pole प्रयोग गर्दा सावधानी अपनाउने।

मोड्युल (Module) ६: हिँडे शीप (Winter Skill)
सब-मोड्युल (Sub Module)६.५: उच्च पर्वतीय उद्दार (High Mountain Rescue)

विवरण (Description): यस सब-मोड्युलमा पेशागत पर्वतारोहण वा पर्वतारोहणको क्षेत्रका काम गर्ने पर्वतीय पथ प्रदर्शकलाई आवश्यक पर्ने यात्रु उद्दारको लागि उच्च पर्वतीय उद्दार (Mountain rescue) प्रयोग हुने सामाग्री, प्रयोग विधिसँग सम्बन्धित आवश्यक ज्ञान र सिप समावेश गरिएको छ ।

सब-मोड्युल परिणाम (Sub Module Outcomes): विभिन्न विधि र सामाग्रीको प्रयोग गरी समस्यामा परेका यात्रुलाई उच्च पर्वतीय उद्दार (Mountain rescue) गर्ने ज्ञान र सिपमा सक्षम हुनेछन् ।

कार्यहरू:

१. Z pulley II system द्धारा उद्दार गर्ने ।
२. Victim lowering with knot pass system द्धारा उद्दार गर्ने ।
३. Tandem rappel system द्धारा उद्दार गर्ने ।
४. Snow & avalanche rescue गर्ने ।
५. Recco system द्धारा rescue गर्ने ।

समय : ६ घण्टा (सै) + ४२ घण्टा (प्र) = जम्मा ४८ घण्टा

मोड्युल (Module) ६: हिँडे शीप (Winter Skill)
सब-मोड्युल (Sub Module) ६.५: उच्च पर्वतीय उद्दार (High Mountain Rescue)
निर्दिष्ट कार्य (Task) ६.५.१: Z pulley ii system द्धारा उद्दार गर्ने ।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक ७ घण्टा = ८ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<p>१. आवश्यक जानकारी लिने ।</p> <p>२. आवश्यक औजार, उपकरण र समाग्रीहरूको संकलन गर्ने ।</p> <p>३. जोखिमको पुर्वानुमान गर्ने ।</p> <p>४. Anchors बनाउने र Carabineer लगाउने ।</p> <p>५. डोरीको टुप्पोलाई Anchor मा lock गर्ने ।</p> <p>६. डोरीको loop मा दुई वटा Lock carabineer opposition side फर्काएर राख्ने ।</p> <p>७. डोरीको एउटा टुप्पोलाई खोली Anchor को lock carabineer मा Top belay system बनाइ तान्ने ठाँउ बनाउने ।</p> <p>८. Victim connected भएको डोरीमा Victim तिर फर्काएर Ascender लगाउने ।</p> <p>९. Top belay system बाट निस्केको डोरी victim तिर फर्काएर लगाएको Ascender को प्वालमा हालेको Carabiner मा डोरी छिराउने ।</p> <p>१०. Carabineer बाट निस्केको डोरी फेरी anchors carabineer मा हाली तान्ने ठाँउ बनाउने ।</p> <p>११. System check गर्ने ।</p> <p>१२. Victim संग निरन्तर संवाद गर्ने माथि तान्ने ।</p> <p>१३. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने ।</p> <p>१४. कार्यको अभिलेखीकरण गर्ने ।</p>	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> Z pulley ii system द्धारा उद्दार गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> Victim लाइ Z pulley ii system द्धारा उद्दार गरेको। 	<p>Z pulley ii system</p> <ul style="list-style-type: none"> परिचय प्रकार विधि ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): Rope, Lock carabiner, Un-lock carabiner, Ascender, Descender, Radio sets, Prusik rope, Gloves, Pully, Cordless, Sun glass, Harness, Helmet, Crampon.

सुरक्षा तथा सावधानीहरु (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरु प्रयोग गर्ने ।
- Z pulley ii system द्वारा उदार गर्दा सावधानी अपनाउने ।

मोड्युल (Module) ६: हिँडे शीप (Winter Skill)
सब-मोड्युल (Sub Module) ६.५: उच्च पर्वतीय उद्दार (High Mountain Rescue)
निर्दिष्ट कार्य (Task) ६.५.२: Victim lowering with knot pass system दधारा उद्दार गर्ने ।
समय (Duration): सैदृधान्तिक १ घण्टा + व्यावहारिक ७ घण्टा = ८ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<p>१. आवश्यक जानकारी लिने ।</p> <p>२. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने ।</p> <p>३. Anchor बनाउने।</p> <p>४. डोरीको टुप्पोमा Figure of 8 flow through बनाई उद्दारकर्ताको हार्नेसमा Connection गर्ने ।</p> <p>५. डोरीमा Clove hitch लगाई Anchors को lock carabineer मा जोड्ने ।</p> <p>६. डोरीको लम्बाई मापन गरी झार्ने ठाउँसम्म पुग्ने यकिन गर्ने ।</p> <p>७. Anchors मा Top belay system बनाउने ।</p> <p>८. डोरीलाई Top belay system मा हाली डोरीको टुप्पोलाई तल झार्ने व्यक्तिको हार्नेसमा Connect गर्ने ।</p> <p>९. तल झार्ने व्यक्तिलाई तयार गरी सकेपछि तल झार्ने व्यक्तिको चालसँगै Top belay system लाई बिस्तारै Release गरी तल झार्ने ।</p> <p>१०. तल झार्ने क्रममा डोरीको गाँठो Anchor नजिक पुग्दा Auxiliary rope जिकेर डोरीमा भएको गाँठोभन्दा मुनी Valdotain बनाई Anchor मा बाँध्ने ।</p> <p>११. Top belay system खोलि गाँठोभन्दा मुनीको डोरीमा Top belay system बनाउने ।</p> <p>१२. गाँठो खोलि Top belay system मा load divert गर्ने ।</p> <p>१३. Victim संग निरन्तर संवाद गर्दै झार्ने।</p> <p>१४. तल पुगेपछि सम्पुर्ण उपकरणहरू डोरीबाट निकाल्ने ।</p> <p>१५. प्रयोग भएको औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने ।</p> <p>१६. कार्यको अभिलेखीकरण गर्ने ।</p>	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> Victim lowering with knot pass system दधारा उद्दार गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> विरामी सुरक्षित स्थान मा पुर्याएको। 	<p>Victim lowering with knot pass system</p> <ul style="list-style-type: none"> परिचय प्रकार विधि गर्दा ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामग्री (Required Tools/Equipment): Rope, Lock carabiner, Un-lock carabiner, Ascender, Descender, Radio sets, Prusik rope, Gloves, Pully, Cordless, Sun glass, Harness, Helmet, Crampon.

सुरक्षा तथा सावधानीहरु (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरु प्रयोग गर्ने ।
- Victim lowering with knot pass system द्धारा उद्दार गर्दा सावधानी अपनाउने

मोड्युल (Module) ६: हिँडे शीप (Winter Skill)
सब-मोड्युल (Sub Module) ६.५: उच्च पर्वतीय उद्दार (High Mountain Rescue)
निर्दिष्ट कार्य (Task) ६.५.३: Tandem rappel system दधारा उद्दार गर्ने ।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक ७ घण्टा = ८ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामग्री संकलन गर्ने । ३. अवस्थाकोबारेमा Victim लाई जानकारी गराउने। ४. Anchor बनाउने । ५. झर्ने ठाउँसम्म पुग्ने दोहोरो डोरीको लम्बाई यकिन गर्ने । ६. दोहोरो डोरीमा Belay device लगाउने ७. Belay device मा Victim र Rescuer को Safety connection गर्ने । ८. Rescuer ले तल झर्ने डोरीमा Prusik knot लगाउने । ९. Victim लाई अगाडि पट्टी राखेर आफु पछाडी बस्ने । १०. दुबैजना बराबर पोजिसनमा भएर माथितिर फर्कने । ११. खुट्टाको ताल मिलाइ victim र उद्दारकर्ताले एउटै डोरी प्रयोग गरी झर्ने । १२. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । १३. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Tandem rappel system दधारा उद्दार गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • बिरामीलाई सुरक्षित स्थानमा पुर्याएको। 	<p>Tandem rappel</p> <ul style="list-style-type: none"> • परिचय • विधि • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामग्री (Required Tools/Equipment): Rope, Lock carabiner, Un-lock carabiner, Ascender, Descender, Radio sets, Prusik rope, Gloves, Pully, Cordless, Sun glass, Harness, Helmet, Crampon.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- Tandem rappel प्रयोग गर्दा सावधानी अपनाउने ।

मोड्युल (Module) ६: हिउँदे शीप (Winter Skill)
सब-मोड्युल (Sub Module) ६.५: उच्च पर्वतीय उदार (High Mountain Rescue)
निर्दिष्ट कार्य (Task) ६.५.४: Snow & avalanche rescue गर्ने ।
समय (Duration): सैद्धान्तिक २ घण्टा + व्यावहारिक १४ घण्टा = १६ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र समाग्रीहरूको संकलन गर्ने । ३. दुर्घटना भएको क्षेत्र पता लगाउने र Marking गर्ने । ४. Beacon लाई Searching mode मा राखी दुर्घटना क्षेत्रमा Victim को खोजी गर्ने । ५. Beacon को आवाजलाई राम्रोसँग सुन्ने । ६. Beacon मा देखाउने Victim र rescuer बिचको न्युनतम दुरी भएको यकिन गर्ने । ७. दुरी न्युनतम भएको क्षेत्रमा Prob को मद्दतले Victim खोज्न हिउँमा घोचि पता लगाउने । ८. Victim लाई बेल्चाले हिउँ खनेर निकाल्ने । ९. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । १०. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Snow & avalanche rescue गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • Victim लाई सुरक्षित साथ हिम पहिरोबाट निकालेको । 	<p>Snow & avalanche</p> <ul style="list-style-type: none"> • परिचय • प्रकार • विधि • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामग्री (Required Tools/Equipment): Beacon, Battery, Probe, Shovel, Radio sets, Stretcher, Rope, Lock carabiner, Un-lock carabiner, Runner, Marking ribbon, flag.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- Snow & avalanche rescue गर्दा सावधानी अपनाउने ।

मोड्युल (Module) ६: हिँडे शीप (Winter Skill)
सब-मोड्युल (Sub Module) ६.५: उच्च पर्वतीय उदार (High Mountain Rescue)
निर्दिष्ट कार्य (Task) ६.५.५: Recco system बाट rescue गर्ने ।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक ७ घण्टा = ८ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र समाग्रीहरूको संकलन गर्ने । ३. Recco detector मा Battery charge भएको यकिन गर्ने । ४. Rescue गर्नु पर्ने Victim हरु संग Recco reflector भएको यकिन गर्ने । ५. दुर्घटना भएको क्षेत्र पता लगाउने र Marking गर्ने । ६. Detector लाई Searching mode मा राखी दुर्घटना क्षेत्रमा Victim को खोजी गर्ने । ७. Detector को आवाजलाई सुनी Victim र Rescuer को दुरी नजिकिएको यकिन गर्ने । ८. आवाजको मद्दतले दुर्घटना भएको Victim खोज्न हिँड्मा Prob ले घोचि पता लगाउने । ९. Victim लाई बेल्चाले हिँड खनेर निकाल्ने । १०. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । ११. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Recco system बाट rescue गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • Victim लाइ सुरक्षित साथ हिम पहिरोबाट निकालेको । 	<p>Recco system</p> <ul style="list-style-type: none"> • परिचय • Detector प्रयोग गर्ने विधि • Recco rescue गर्ने विधि • ध्यान दिनुपर्ने कुराहरू

औजार, उपकरण र सामग्री (Required Tools/Equipment): Detector, Battery, Reflector, Probe, Shovel, Radio sets, Stretcher, Rope, Lock carabiner, Un-Lock carabiner, Runner, Marking ribbon, ice skeet.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- Recco system बाट rescue गर्दा सावधानी अपनाउने ।

मोड्युल (Module) ६:

हेली उद्दार शीप (Heli Rescue Skill)

मोड्युल (Module) ७: हवाई उद्दार शीप (Heli Rescue Skill)

सब-मोड्युल (Sub Module) ७.१: Heli Marshal

विवरण (Description): यस सब-मोड्युलमा पेशागत पर्वतारोहण वा पर्वतारोहणको क्षेत्रका काम गर्ने पर्वतीय पथ प्रदर्शकलाई पर्वतारोहण लगायत उद्दारको लागि नभई नहुने आवश्यक पर्ने ज्ञान र सिप समावेश गरिएको छ ।

सब-मोड्युल परिणाम (Sub Module Outcomes): विभिन्न विधि र सामाग्रीको प्रयोग गरी समस्यामा परेका यात्रुलाई उद्दार गर्ने Heli Marshal को ज्ञान र सिपमा सक्षम हुनेछन्।

कार्यहरू:

१. Area secure गर्ने ।
२. Safety check गर्ने ।
३. Communication गर्ने।
४. Start-up and take -off signal दिने ।
५. Approach, hover & landing guidance दिने ।
६. Shutdown signal दिने ।

समय : ६ घण्टा (सै) + १० घण्टा (व्या) = १६ घण्टा

मोड्युल (Module) ६: हवाई उद्दार शीप (Heli Rescue Skill)
सब-मोड्युल (Module) ६.१: Heli Marshal
निर्दिष्ट कार्य (Task) ६.१.१: Area secure गर्ने ।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक २ घण्टा = ३ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. हेलिकप्टरको सुरक्षाको जानकारी गराउने । ४. हेलिकप्टरको पार्टहरूको जानकारी गराउने । ५. Helicopter land गर्ने स्थानबाट बाधक बस्तु/मानिसहरूलाई हटाउने । ६. Helipad वरिपरि जीवजनावर पस्ज बाट रोक लगाउने। ७. Helipad मा अन्य व्यक्तिहरूलाई प्रवेश निषेध गर्ने। ८. Helipad लाई देखिने गरि सांकेतिक चिन्ह वा रडको प्रयोग गर्ने। ९. आपतकालिन सामाग्री Landing site को नजिक राख्ने। १०. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । ११. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Area secure गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • Helipad सुरक्षित रहेको। 	<p>Area secure</p> <ul style="list-style-type: none"> • परिचय • विधि • ध्यान दिनुपर्ने कुरहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment)

- Radio, Walkie-Talkie, Signal flag, Jacket.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- Area secure गर्दा सावधानी अपनाउने ।

मोड्युल (Module) ६: हवाई उद्दार शीप (Heli Rescue Skill)
सब-मोड्युल (Module) ६.१: Heli Marshal
निर्दिष्ट कार्य (Task) ६.१.२: Safety check गर्ने ।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक २ घण्टा = ३ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. सुरक्षा सामग्री लगाउने । ४. Helicopter अवतरण तथा उडान गर्ने स्थानको अवलोकन गर्ने । ५. अवलोकन गरिएको स्थानमा रहेको Helicopter लाइ बाधा पार्ने बस्तुहरू हटाउने । ६. हावाको गति पता लगाउने । ७. मौसमको पुर्वानुमान गर्ने । ८. अवतरण गर्ने स्थानमा Signal, झण्डा (देखिने कलर) राख्ने । ९. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । १०. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Safety check गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • Helicopter अवतरण गर्ने स्थान सुरक्षित भएको । 	<p>Safety check गर्ने</p> <ul style="list-style-type: none"> • परिचय • विधि • ध्यानदिनुपर्ने कुराहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment)

- पञ्जा, झण्डा, चस्मा, मार्सलिङ भेस्ट, Anemometer, Notebook, Pen, संकेत चिन्ह ।

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- Safety check गर्दा सावधानी अपनाउने ।

मोड्युल (Module) ६: हवाई उद्दार शीप (Heli Rescue Skill)
सब-मोड्युल (Module) ६.१: Heli Marshal
निर्दिष्ट कार्य (Task) ६.१.३: Communication गर्ने।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक २ घण्टा = ३ घण्टा

कार्य चरणहरु (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने। २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने। ३. हेलिकप्टर पाइलट र Marshaller एक आपसमा देखिने स्थानमा बस्ने। ४. Marshaller ले Pilot लाइ हातको इसाराले हेलिकप्टरलाई उडन र बस्न निर्देशन दिने। ५. Marshaller ले Pilot लाइ हातको इसाराले हेलिकप्टरको इन्जिन बन्द गर्न सङ्केत गर्ने। ६. Radio (Walkie Talkie) को उपयोग गर्ने। ७. प्रयोग भएका औजार उपकरणहरु सफा गरी भण्डारण गर्ने। ८. कार्यको अभिलेखीकरण गर्ने। 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Communication गर्ने। <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • हेलिकप्टर पाइलट र Marshaller बीच एक आपसमा सञ्चारको आदान प्रदान भएको। 	<p>Communication गर्ने</p> <ul style="list-style-type: none"> • परिभाषा • विधि • ध्यान दिनुपर्ने कुराहरु

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment)

- Radio (Walkie Talkie), Signal, Flag, Jacket.

सुरक्षा तथा सावधानीहरु (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरु प्रयोग गर्ने।
- Communication गर्दा सावधानी अपनाउने।

मोड्युल (Module) ६: हवाई उद्दार शीप (Heli Rescue Skill)
सब-मोड्युल (Module) ६.१: Heli Marshal
निर्दिष्ट कार्य (Task) ६.१.४: Start-up and take -off signal दिने ।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक २ घण्टा = ३ घण्टा

कार्य चरणहरु (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. हेलिकप्टर उड्ने क्षेत्रमा सुरक्षित भए नभएको यकिन गर्ने। ४. पाईलटलाई हेलिकप्टर Start गर्ने संकेत गर्ने। ५. पाईलटले हेलिकप्टरको Engine start गरिसकेपछि उडानको लागि संकेत गर्ने। ६. प्रयोग भएका औजार उपकरणहरु सफा गरी भण्डारण गर्ने । ७. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Start-up and Take - off signal दिने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • हेलिकप्टर सुरक्षित साथ उडेको। 	<p>Start-up & take-off signal</p> <ul style="list-style-type: none"> • परिचय • विधि • ध्यान दिनुपर्ने कुराहरु

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment)

- पञ्जा, चस्मा, टोपी, न्यानो कपडा ।

सुरक्षा तथा सावधानीहरु (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरु प्रयोग गर्ने ।
- Start-up & Take-Off signal गर्दा सावधानी अपनाउने ।

मोड्युल (Module) ६: हवाई उद्दार शीप (Heli Rescue Skill)

सब-मोड्युल (Module) ६.१: Heli Marshal

निर्दिष्ट कार्य (Task) ६.१.५: Approach, hover & landing guidance दिने ।

समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक १ घण्टा = २ घण्टा

कार्य चरणहरु (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. हेलिकप्टर अवतरण गर्ने स्थान छनोट गर्ने । ४. हातको संकेत वा रेडियो सञ्चार मार्फत पाइलटसँग सुचनाको आदान प्रदान गर्ने। ५. हेलिकप्टर ल्याण्ड गर्ने स्थानबाट बाधक बस्तु, मानिसहरूलाई हटाउने । ६. मार्सलिङ ज्याकेट लगाउने । ७. मार्सलरले हावाको गति र दिशा हेर्ने । ८. हेलिकप्टरलाई स्थिर राख्न संकेत गर्ने। ९. पाइलटलाई विशेष संकेतहरू प्रयोग गरि वा रेडियो द्वारा ल्याण्ड गर्ने निर्देशन दिने । १०. हेलिकप्टर पुरै बन्द नहुन्जेल निर्देशन दिइराख्ने । ११. प्रयोग भएका औजार उपकरणहरु सफा गरी भण्डारण गर्ने । १२. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Approach, hover & landing guidance दिने <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • हेलिकप्टर सुरक्षित साथ अवतरण गरेको। 	<p>Approach, hover & landing guidance</p> <ul style="list-style-type: none"> • परिचय • विधि • ध्यानदिनुपर्ने कुराहरु

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment)

- पञ्जा, झण्डा, कपी, कलम, चस्मा, मार्सलिङ ज्याकेट ।

सुरक्षा तथा सावधानीहरु (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरु प्रयोग गर्ने ।
- Approach & landing guidance गर्दा सावधानी अपनाउने ।

मोड्युल (Module) ६: हवाई उद्दार शीप (Heli Rescue Skill)
सब-मोड्युल (Module) ६.१: Heli Marshal
निर्दिष्ट कार्य (Task) ६.१.६: Shutdown signal दिने।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक १ घण्टा = २ घण्टा

कार्य चरणहरु (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने। २. आवश्यक औजार, उपकरण र सामग्री संकलन गर्ने। ३. हेलिकप्टर Landing भैइसकेपछि तुरुन्तै अर्को उडान भए नभएको यकिन गर्ने। ४. यदि पर्खिनु पर्न भएमा पाईलटलाई संकेतिक चिन्ह दधारा हेलिकप्टरको Engine shutdown गर्न Signal दिने। ५. Rotter पुरै बन्द नभए सम्म त्यसको वरिपरि नजाने। ६. प्रयोग भएका औजार उपकरणहरु सफा गरी भण्डारण गर्ने। ७. कार्यको अभिलेखीकरण गर्ने। 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Shutdown signal दिने। <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • हेलिकप्टर सुरक्षित रहेको। 	<p>Shutdown signal दिने</p> <ul style="list-style-type: none"> • परिचय • विधि • ध्यान दिनुपर्ने कुराहरु

औजार, उपकरण र सामग्री (Required Tools/Equipment)

- पञ्जा, चस्मा, टोपी, न्यानो कपडा।

सुरक्षा तथा सावधानीहरु (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरु प्रयोग गर्ने।
- Shutdown signal गर्दा सावधानी अपनाउने।

मोड्युल (Module) ७: हवाई उद्दार शीप (Heli Rescue Skill)

मोड्युल (Sub Module) २७: Heli Longline

विवरण (Description): यस सब-मोड्युलमा पेशागत पर्वतारोहण वा पर्वतारोहणको क्षेत्रका काम गर्ने पर्वतीय पथ प्रदर्शकलाई पर्वतारोहण लगायत उद्दारको लागि आवश्यक पर्ने Heli Longline जान र सिप समावेश गरिएको छ।

सब-मोड्युल परिणाम (Sub Module Outcomes): विभिन्न विधि र सामाग्रीको प्रयोग गरी समस्यामा परेका यात्रुलाई Heli Longline गर्ने जान र सिपमा सक्षम हुनेछन्।

कार्यहरू:

१. Assessment गर्ने।
२. Preparation गर्ने।
३. Briefing गर्ने।
४. Area secure गर्ने।
५. Deploying the long line गर्ने।
६. Safety transfer गर्ने।

समय : ६ घण्टा (सै) + २६ घण्टा (प्र) = ३२ घण्टा

मोड्युल (Module) ६: हवाई उद्दार शीप (Heli Rescue Skill)
सब-मोड्युल (Module) ६.२: Heli Longline
निर्दिष्ट कार्य (Task) ६.२.१: Assessment गर्ने।
समय (Duration): सैदृधान्तिक १ घण्टा + व्यावहारिक ३ घण्टा = ४ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. घटनाको स्वभाव मुल्यांकन गर्ने। ४. घटना स्थलतर्फ जाने भौगोलिक अवस्था बारे जानकारी लिने। ५. हेलि उद्दारको लागि जान मौसम दृश्यताको मुल्यांकन गर्ने। ६. Ground को उद्दार टोली र हेलि स्टाफ बिच स्पष्ट संवाद गर्ने सक्ने छ छैनको यकिन गर्ने। ७. हेलिकप्टर मार्फत उद्दार गर्ने क्रममा हुनसक्ने जोखिमहरूको मुल्यांकन गर्ने। ८. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । ९. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Assessment गर्ने। <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • हेलिकप्टर घटना स्थल जानको लागि सुरक्षित देखिएको। 	<p>Assessment गर्ने</p> <ul style="list-style-type: none"> • परिचय • विधि • ध्यान दिनुपर्ने कुरहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): Pen, Note Book, Cell Phone, GPS, Satellite Phone, MAP, Compass, Radio set.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- Assessment गर्दा सावधानी अपनाउने ।

मोड्युल (Module) ६: हवाई उद्दार शीप (Heli Rescue Skill)
सब-मोड्युल (Module) ६.२: Heli Longline
निर्दिष्ट कार्य (Task) ६.२.२: Preparation गर्ने ।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक ३ घण्टा = ४ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. घटना स्थलबाटे जानकारी लिने । ४. घाइते-बिरामीको संख्या तथा अवस्था यकिन गर्ने । ५. घाइते-बिरामीको संख्या अनुसार उद्धार समुह तयार गर्ने । ६. उद्धार सामाग्री सुची तयार गर्ने । ७. सुची अनुसार सामाग्री छ छैन यकिन गर्ने । ८. सामाग्रीहरूमा चिन्ह दिइ प्याक गर्ने । ९. Team लाई स्थलको जानकारी गर्ने । १०. प्रयोग भएका औजार उपकरणहरू सफागरी भण्डारण गर्ने । ११. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Preparation गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • हेलिकप्टर घटना स्थल जानको लागि तयारी भएको। 	<p>Preparation</p> <ul style="list-style-type: none"> • परिचय • विधि • ध्यान दिनुपर्ने कुरहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): Helmet, Harness, Lock Carabiner, Rope, Prussic cord, Radio set, Satellite Phone, Pen, Pencil, Not pad, First Aid kit, Stretcher.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- Preparation गर्दा सावधानी अपनाउने ।

मोड्युल (Module) ६: हवाई उद्दार शीप (Heli Rescue Skill)
सब-मोड्युल (Module) ६.२: Heli Longline
निर्दिष्ट कार्य (Task) ६.२.३: Briefing गर्ने ।
समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक ३ घण्टा = ४ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामग्री संकलन गर्ने । ३. उद्दारमा जानु पुर्व हेलिकप्टरको team र उद्दार Team दुबैलाई घट्नाको अवस्थाबारे जानकारी लिने /दिने। ४. घाइते-विरामीको संख्या तथा अवस्थाको जानकारी लिने / दिने। ५. घट्ना घटेको ठाँ र अवास्थबारे जानकारी लिने /दिने। ६. घाइते-विरामीको संख्या अनुसार उद्दार समुह तयार गर्नको लागि जानकारी लिने /दिने । ७. सुची अनुसार सामग्रीको जानकारी लिने /दिने । ८. मौसमबारे जानकारी लिने /दिने। ९. उद्दार गर्दा लाग्ने अनुमानित समयको जानकारी लिने /दिने। १०. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । ११. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Briefing गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • सुचनाको आदान प्रदान गरेको। 	<p>Briefing गर्ने</p> <ul style="list-style-type: none"> • परिचय • विधि • ध्यान दिनुपर्ने कुरहरु

औजार, उपकरण र सामग्री (Required Tools/Equipment): Pen, Note Book, Cell Phone, Satellite Phone, MAP, Compass, GPS, radio.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- Briefing गर्दा सावधानी अपनाउने ।

मोड्युल (Module) ६: हवाई उद्दार शीप (Heli Rescue Skill)

सब-मोड्युल (Module) ६.२: Heli Longline

निर्दिष्ट कार्य (Task) ६.२.४: Area secure गर्ने।

समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक ३ घण्टा = ४ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने। २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने। ३. Long line rescue गर्नु पुर्व Rescue गर्ने ठाउँको निरिक्षण गर्ने। ४. Long line rescue गर्नेलाई कार्यस्थलको बाधा अडचनहरूलाई हटाउने। ५. Long line rescue स्थलमा Signal flag देखाउने। ६. कार्यस्थल नजिकैको रुख वा हांगाहरू काटेर Visualize clear गर्ने। ७. Pilot र Rescuer बिच सुचना आदान प्रदान गर्ने। ८. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने। ९. कार्यको अभिलेखीकरण गर्ने। 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Area secure गर्ने। <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • Long line rescue area secure भएको। 	<p>Area Secure गर्ने।</p> <ul style="list-style-type: none"> • परिचय • विधि • ध्यान दिनुपर्ने कुरहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): Radio, Walkie-Talkie, Signal flag, Jacket rope, Harness, Helmet, Carabiner.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने।
- Area secure गर्दा सावधानी अपनाउने।

मोड्युल (Module) ६: हवाई उद्दार शीप (Heli Rescue Skill)

सब-मोड्युल (Module) ६.२: Heli Longline

निर्दिष्ट कार्य (Task) ६.२.५: Deploying the long line गर्ने ।

समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक ७ घण्टा = ८ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामाग्री संकलन गर्ने । ३. Deploying the long line सामाग्रीहरूको जाँच गर्ने । ४. डोरी लिने। ५. डोरीको एकतिरको टुप्पो हेलीकप्टरको Hooking पार्टमा बाँध्ने। ६. यदि उद्दारकर्ता Ground मै भए "Throw Bag" मार्फत डोरी र सम्पुर्ण सामाग्री Ground तर्फ झार्ने। ७. यदि उद्दारकर्ता हेलिकप्टरमै भए डोरीबाट Abseiling गर्दै Ground तर्फ जाने। ८. Ground मा पुगेपछि विरामीको अवस्था हेरि प्राथमिक उपचार गर्ने। ९. विरामीलाई स्टेचरमा राख्ने। १०. स्टेचरमा डोरी जोडने। ११. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । १२. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Deploying the long line गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • विरामी सुरक्षित साथ स्टेचरमा राखेको। 	<p>Deploying the long line</p> <ul style="list-style-type: none"> • परिचय • विधि • ध्यान दिनुपर्ने कुरहरू

औजार, उपकरण र सामाग्री (Required Tools/Equipment): Helicopter, Walkie Talkie, Rope, Carabineer, Harness, Helmet, Pen, Note book, Cell phone, Satellite Phone, MAP, Compass, GPS, Stretcher.

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरू प्रयोग गर्ने ।
- Deploying the long line गर्दा सावधानी अपनाउने ।

मोड्युल (Module) ६: हवाई उद्दार शीप (Heli Rescue Skill)

सब-मोड्युल (Module) ६.२: Heli Longline

निर्दिष्ट कार्य (Task) ६.२.६: Safety transfer गर्ने ।

समय (Duration): सैद्धान्तिक १ घण्टा + व्यावहारिक ७ घण्टा = ८ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने । २. आवश्यक औजार, उपकरण र सामग्री संकलन गर्ने । ३. Deploying the long line गर्ने। ४. हेलिकप्टर पाइलट र ग्राउन्ड उद्धार कर्ता बीच सञ्चारको आदान प्रदान गर्ने। ५. घाइते-विरामी भएको स्टेचरलाइ उद्धार कर्ताले सन्तुलन मिलाइ हेलिकप्टरको डोरीमा जोड्ने । ६. बिरामी रहेको स्टेचरलाइ उद्धार कर्ताले काखमा राख्ने । ७. यदि उद्धार कर्ता संगै नगएको अवस्थामा, <ul style="list-style-type: none"> • पाइलट र Ground handling staff बीच निरन्तर संवाद गरि रहने । • हेलिकप्टरबाट आएको डोरी घाइते-बिरामीको स्टेचरमा जोड्ने । • डोरी जोडिएको छ छैन यकिन गर्ने । ८. विरामी सुरक्षित स्थानतरण गर्न पाइलटलाइ सुचना/संकेत दिने । ९. सुरक्षित स्थानमा पुगे पछि Ground handling staff विरामी Receive गर्न लगाउने। १०. विरामी रहेको स्टेचरलाइ समाति डोरी खोलिदिने । ११. पाइलटलाइ जानको लागि संकेत गर्ने। १२. प्रयोग भएका औजार उपकरणहरू सफा गरी भण्डारण गर्ने । १३. कार्यको अभिलेखीकरण गर्ने । 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • कार्यस्थल <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • Safety transfer गर्ने । <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • विरामीलाइ सुरक्षित साथ उद्दार गरेको 	<p>Safety Transfer</p> <ul style="list-style-type: none"> • परिचय • विधि • ध्यान दिनुपर्ने कुरहरु

औजार, उपकरण र सामग्री (Required Tools/Equipment): Helicopter, Barometer, Stretcher, Rope, Lock carabiner, Sun glass, Harness, Helmet, Gloves, Radio set, Satellite Phone, Pen, Pencil, Notebook, Not pad.

सुरक्षा तथा सावधानीहरु (Safety/Precautions)

- व्यक्तिगत सुरक्षा उपकरणहरु प्रयोग गर्ने ।
- Safety transfer गर्दा सावधानी अपनाउने

ਖਣਡ ਖ

(Part II)

ਸਾਧਾਰਣ ਮੋਡਿਊਲ
(Generic Module)

मोड्यूल (Module) १: प्रयोगात्मक गणित (Applied Mathematics)

विवरण (Description): यस मोड्यूलमा प्रयोगात्मक गणितका आधारभूत विषयवस्तुहरू समावेश गरिएका छन्।

मोड्यूल परिणाम (Module Outcomes): यस मोड्यूल पूरा भएपछि प्रशिक्षार्थीहरू सामान्यजोड, घटाउ, गुणा, भाग गर्ने, गोलाकार, बर्गाकार, आयताकार त्रिभुजाकार जस्तो बस्तुहरूको सतहको क्षेत्रफल निकाल्न, इकाई परिवर्तन, ऐकिक नियम, यात्राको खर्च विवरण निकाल्न, खाद्यन्न र आवश्यक सामाग्री अनुमानित विवरण तयार गर्ने र नाफा/नोक्सान हिसाब गर्न सक्षम हुनेछन्।

कार्यहरू:

१. सामान्य हिसाब गर्ने: (जोड, घटाउ, गुणा, भाग गर्ने)
२. इकाई मापन
३. ऐकिक नियम (Unitary Method) हिसाब गर्ने।
४. क्षेत्रफल निकाल्ने:
 - वृत (Circle)
 - वर्ग (Square)
 - आयात (Rectangle)
५. Weight निकाल्ने :
६. अनुमानित विवरण तथा लागत निर्धारण गर्ने:
७. खाद्यन्न अनुमानित विवरण तयार गर्ने।
८. यात्रा सामाग्रीहरूको अनुमानित विवरण तयार गर्ने।
९. कामदार विवरण तथा लागत तयार गर्ने।
१०. अनुमानित समय तय गर्ने।
११. यात्रा खर्चको अनुमानित विवरण तयार गर्ने।
१२. नाफा नोक्सान हिसाब गर्ने।

समय: ३२ घण्टा (से) + (व्या) = जम्मा ३२ घण्टा

मोड्यूल (Module) २: सञ्चार तथा जीवनोपयोगी सिप (Communication and Employability Skills)

विवरण (Description): यस मोड्यूलमा अंग्रेजी तथा नेपाली भाषामा आफ्नो पेशासँग सम्बन्धित विषयवस्तु प्रभावकारीरूपमा सञ्चार गर्न आवश्यक पर्ने समय: ७ घण्टा (सै) + १७ (व्या) = जम्मा ३२ घण्टा आधारभूत विषयवस्तु र जीवनोपयोगी सिपहरू (रोजगारमुखी सिपहरू) समावेश गरिएका छन्।

मोड्यूल परिणाम (Module Outcomes): यस मोड्यूल पूरा भएपछि प्रशिक्षार्थीहरूले अंग्रेजी, नेपालीमा सञ्चार गर्न तथा अन्य जीवनोपयोगी सिपहरूबाटे व्याख्या गर्ने र प्रयोग गर्ने सक्षम हुनेछन्।

कार्यहरू:

१. English Communication
२. नेपाली सञ्चार
३. जीवनोपयोगी सिपहरू (Employability Skills)

समय: ३० घण्टा (सै) + ६६ (व्या) = जम्मा ९६ घण्टा

विषयवस्तु	समय		
	सैद्धान्तिक	व्यावहारिक	जम्मा
Part I: English Communication	11 hrs	45 hrs	56 hrs
A. Communicative functions/ Conversation skills	4 hrs	20 hrs	26 hrs
1) Everyday Functions <ul style="list-style-type: none"> • Greetings • Welcoming • Introductions • Thanking • Excuses/apologizing/forgiving 	1 hr	5 hrs	6 hrs
2) Everyday Activities <ul style="list-style-type: none"> • Asking about activity • Asking about trouble/problems • Asking about health status • Telling not to interrupt/disturb • Showing enthusiasm 	1 hr	5 hrs	6 hrs
3) Requests and offers <ul style="list-style-type: none"> • Making requests • Offers <ul style="list-style-type: none"> ◦ Offering ◦ Accepting ◦ Declining • Excuses <ul style="list-style-type: none"> ◦ Asking to be excused ◦ Excusing • Permission <ul style="list-style-type: none"> ◦ Asking for permission 	1 hr	5 hrs	6 hrs

<ul style="list-style-type: none"> ○ Giving permission ● Congratulations ● Encouraging/discouraging ● Sympathy ● Condolence 			
4) Expressing <ul style="list-style-type: none"> ● Likes/dislikes ● Interest/Enjoyment ● Satisfactions/dissatisfactions ● Hopes/wishes ● Advice/suggestions/recommendations ● Prohibitions 	1 hr	5 hrs	6 hrs
B. Writing skills	6 hrs	20 hrs	26 hrs
1) Technical terms (Common technical terms)	1 hr	3 hr	4 hrs
2) Paragraphs	1 hr	3 hr	4 hrs
3) Writing letters <ul style="list-style-type: none"> ● Personal/social letters ● Resume/bio-data ● Applications letters ● Business letters 	1 hr	5 hrs	6 hrs
4) Writing work reports	1 hr	5 hrs	6 hrs
5) Writing Instructions	1 hr	2 hr	3 hrs
6) Writing dialogues	1 hr	2 hr	3 hrs
C. Email and internet skills	1 hr	5 hrs	6 hrs
<ul style="list-style-type: none"> ● Search website ● Make email ID ● Compose mail ● Send /receive mail ● Attach files ● Download files 			
Part II: नेपाली सञ्चार	६ घण्टा	१० घण्टा	१६ घण्टा
१) प्राविधिक शब्दहरू	१ घण्टा	१ घण्टा	२ घण्टा
२) बोध अभिव्यक्ति	१ घण्टा	१ घण्टा	२ घण्टा
३) अनुच्छेद लेखन	१ घण्टा	१ घण्टा	२ घण्टा
४) पत्रलेखन: <ul style="list-style-type: none"> १) व्यापारिकपत्र २) निवेदनपत्र ३) व्यक्तिगत विवरण (वायोडाटा) लेखन 	१ घण्टा	३ घण्टा	४ घण्टा
५) कार्य प्रतिवेदन लेखन	१घण्टा	२ घण्टा	३ घण्टा
६) भौचार लेखन		१ घण्टा	१ घण्टा
Part III: Life/Soft Skills (Employability Skills)	6 hr	18 hrs	24 hrs

1) Motivation • Self motivation • Features (honesty, enthusiasm, dedication and productiveness) of self motivation	1 hr	3 hrs	4 hrs
2) Stress Management • Define stress; • Identify causes and consequences of stress; • Describe stress management technique	1 hr	3 hrs	4 hrs
3) Decision Making to solve problem • Decision making and problem solving; • State steps of problem solving; • Steps of decision making process	1 hr	3 hrs	4 hrs
4) Creativity • Meaning of creativity; • Purpose of creativity; • Technique to improve creative thinking skills.	1 hr	3 hrs	4 hrs
5) Time Management • Definition of time management; • Time wasters; • Effective time management strategic	1 hr	3 hrs	4 hrs
6) Team Work • Definition of team work • Purpose of team work • Characteristic of champion team • Interpersonal relationship	1 hr	3 hrs	4 hrs

मोड्यूल (Module) ३: लैंगिक समानता तथा सामाजिक समावेसिकरण (Gender Equity and Social Inclusion)

<p>विषयवस्तु</p> <p>लैससासका अवधारणाहरू</p> <p>१) लैससासका अवधारणाहरू बुझ्ने</p> <ul style="list-style-type: none"> • लिंग र लैंगिक • लैंगिक कार्य र विद्यमान सामाजिक प्रणालीमा कार्यविभाजन • लैंगिक समानता/समता • विद्यमान सामाजिक प्रणालीमा सामाजिक बहिष्करण/समावेशिकरणको अवस्था <p>लैससास मैत्री तालिम र कार्य गर्ने वातावरण</p> <p>२) टीभीइटी क्षेत्रमा लैससास मैत्री काम गर्ने वातावरणबाटे बुझ्ने</p> <ul style="list-style-type: none"> • टीभीइटी क्षेत्रमा लैससास सम्बन्धी स्थापित मान्यता वा रुढीग्रस्त धारणा <p>कार्यस्थलमा हुने लैंगिक दुर्व्यवहारलाई सम्बोधन गर्ने तरिका</p> <p>३) कार्यस्थलमा हुने लैससासमा आधारित दुर्व्यवहारबाटे बुझ्नु</p> <ul style="list-style-type: none"> • विभिन्न किसिमका लैससासमा आधारित दुर्व्यवहार (मौखिक, हाउभाउ, शारिरीक, अशिल र साहित्य वा लिखित र चित्रका प्रकार, मानसिक/भावनात्मक) <p>४) कार्यस्थलमा हुने लैससासमा आधारित दुर्व्यवहारलाई रोक्ने तरिका (ज्यालादारी रोजगारी र स्वरोजगारी)</p> <ul style="list-style-type: none"> • ज्यालादारी काम वा स्वरोजगारमा हुने लैससासमा आधारित दुर्व्यवहारप्रति सजग हुने • यौन दुर्व्यवहार बढि हुने क्षेत्रहरू प्रति सजग हुने • आफ्नो पदको काम र जिम्मेबारीकोबाटे छर्लेगं हुने

विषयवस्तु	समय (घण्टामा)		
	सैदृढान्तिक	व्यावहारिक	जम्मा
लैससासका अवधारणाहरू	१.०	२.५ घण्टा	३.५ घण्टा
लैससास मैत्री तालिम र कार्य गर्ने वातावरण	०.५ घण्टा	१.० घण्टा	१.५ घण्टा
कार्यस्थलमा हुने लैंगिक दुर्व्यवहारलाई सम्बोधन गर्ने तरिका	१.० घण्टा	०.५ घण्टा	१.५ घण्टा
४) कार्यस्थलमा हुने लैससासमा आधारित दुर्व्यवहारलाई रोक्ने तरिका (ज्यालादारी रोजगारी र स्वरोजगारी)	१.० घण्टा	१.० घण्टा	२.० घण्टा

<ul style="list-style-type: none"> व्यवस्थापन वा वरिष्ठ सहकर्मीहरूसंग विश्वास कायम गर्ने संस्था/कम्पनीको कर्मचारी नीतिबाटे सजग हुने गोप्यनियताको उजुरी गर्ने र परामर्श सहयोग लिने विधिहरूबाटे सजग हुने 			
५) वैदेशिक रोजगारी र महिलाहरूका सवालहरू <ul style="list-style-type: none"> अवस्था/आवश्यताहरूकोबाटे सचेत हुने विदेशमा नेपाली महिला कामदारहरू विरुद्ध हुने दुव्यवहारबाटे सचेत हुने महिलाहरू/पुरुषहरू विदेशमा काम गर्दा हुने सवालहरूबाटे सचेत हुने सरकारले विदेशमा जाने महिलाहरूकालागि गरेका प्रयासहरूबाटे सचेत हुने 	१.५ घण्टा	४.० घण्टा	५.५ घण्टा
६) लैससास आधारित हिंसा विरुद्ध देशको कानून <ul style="list-style-type: none"> लैससास आधारित हिंसा विरुद्ध देशको कानूनबाटे बुझ्ने 	१.० घण्टा	१.० घण्टा	२.० घण्टा

मोड्यूल (Module) ४: उद्यमशीलता विकास (Entrepreneurship Development)

विवरण (Description): यस मोड्यूलमा उद्यमशीलता विकास सम्बन्धी ज्ञान र सिपहरु समावेश गरिएका छन्।

मोड्यूल परिणाम (Module Outcomes): मोड्यूल पूरा भएपछि प्रशिक्षार्थीहरूले व्यवसाय सञ्चालन गर्ने निर्णय लिन र व्यावसायिक योजान तयार गरी व्यवसाय सुरु गर्न सक्षम हुने छन्।

कार्यहरू:

१. उद्योग व्यवसाय सञ्चालन गर्न निर्णय लिने (Make Decision for establishment of Business Industry)
२. व्यवसाय योजना तयार गर्ने (Prepare Business Plan)

समय: ४ घण्टा (से) + १२ (व्या) = जम्मा १६ घण्टा

मोड्युल (Module) ४ : उद्यमशीलता विकास (Entrepreneurship Development)

निर्दिष्ट कार्य (Task) १: उद्योग व्यवसाय सञ्चालन गर्ने निर्णय लिने (Make Decision for establishment of Business Industry)

समय (Duration): सैद्धान्तिक २ घण्टा + व्यावहारिक ४ घण्टा = ६ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<ol style="list-style-type: none"> १. आवश्यक जानकारी लिने। २. सम्भावित उद्योग व्यवसायको सूची तयार गर्ने। ३. उपयुक्त विकल्प छनोट गर्ने तुलनात्मक अध्ययन गर्ने। <ul style="list-style-type: none"> • स्व-मूल्याङ्कन गर्ने। • व्यावसायिक अवस्थाको मूल्याङ्कन गर्ने (SWOT Analysis)। ४. आफ्नो विज्ञता क्षेत्रभित्र पर्ने उपयुक्त उद्योग व्यवसाय छनोट गर्ने। ५. प्रतिवेदन तयार गर्ने। ६. कार्यसम्पादन अभिलेख राख्ने। 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • औद्योगिक व्यवसाय ऐन गर्ने निर्णय लिने। <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • उद्योग व्यवसाय सञ्चालन गर्ने निर्णय लिने। <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • स्व-मूल्याङ्कन र व्यावसायिक विचारको मूल्याङ्कनको आधारमा आफ्नो विज्ञता क्षेत्रभित्र पर्ने उद्योग व्यवसाय छनोट गरेको। 	<p>उद्योग व्यवसाय सञ्चालन गर्ने निर्णय</p> <ul style="list-style-type: none"> • परिचय • स्व-मूल्याङ्कन विधि • छनोट • ध्यान दिनुपर्ने कुराहरु

औजार, उपकरण र सामग्री (Required Tools/Equipment): कलम, नोटकपी, औद्योगिक व्यवसाय ऐन, कम्प्युटर, प्रिन्टर

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- उद्योग व्यवसाय सञ्चालन गर्ने निर्णय लिदौं सावधानी अपनाउने।

मोड्युल (Module) ४: उद्यमशीलता विकास (Entrepreneurship Development)

निर्दिष्ट कार्य (Task) २: व्यवसाय योजना तयार गर्ने (Prepare Business Plan)

समय (Duration): सैद्धान्तिक २ घण्टा + व्यावहारिक ४ घण्टा = ६ घण्टा

कार्य चरणहरू (Steps)	अन्तिम कार्यसम्पादन उद्देश्य (Terminal Performance Objective)	सम्बन्धित प्राविधिक ज्ञान (Related Technical Knowledge)
<p>१. आवश्यक जानकारी लिने।</p> <p>२. उद्यमीकोबारेमा संक्षिप्त उल्लेख गर्ने।</p> <p>३. व्यवसायको ध्येय, उद्देश्य उल्लेख गर्ने।</p> <p>४. बजारीकरण योजना बनाउने।</p> <ul style="list-style-type: none"> अ. बस्तु वा सेवा पहिचान गर्ने। आ. व्यवसाय सञ्चालन हुने स्थानर वितरणको माध्यम निर्धारण गर्ने। इ. लक्षित ग्राहक पहिचान गर्ने। ई. प्रतिस्पर्धी विश्लेषण गर्ने। उ. बजार हिस्सा आंकलन गर्ने। ऊ. उत्पादन तथा विक्रिको लक्ष्य निर्धारण गर्ने। ऋ. विक्रि तरिका र प्रवर्धनका उपायहरू निर्धारण गर्ने। <p>५. उत्पादन योजना तयार गर्ने।</p> <ul style="list-style-type: none"> क. उत्पादन प्रकृया र विधि निर्धारण गर्ने। ख. आवश्यक स्थिर सम्पति निर्धारण गर्ने। ग. स्थिर सम्पत्तिमा हास कट्टी निर्धारण गर्ने। <p>६. व्यवसायको सँगठनात्मक र व्यवस्थापन योजना तयार गर्ने।</p> <ul style="list-style-type: none"> क. व्यवसायको स्वमित्वको संरचना निर्धारण गर्ने। ख. व्यवसायको आन्तरिक व्यवस्थापन संरचना निर्धारण गर्ने। ग. व्यवसायको बाह्य व्यवस्थापन श्रोत पहिचान गर्ने। घ. जनशक्तिको आवश्यकता पहिचान तथा निर्धारण गर्ने। ड. व्यवसायको शिर्षभार खर्चहरू 	<p>अवस्था (Condition)</p> <ul style="list-style-type: none"> • औद्योगिक व्यवसाय ऐन <p>निर्दिष्ट कार्य (Task)</p> <ul style="list-style-type: none"> • व्यवसाय योजना तयार गर्ने। <p>मानक (Standard)</p> <ul style="list-style-type: none"> • आफ्नो विज्ञता क्षेत्र भित्र पर्ने उद्योग व्यवसाय छनोट गरि उत्पादन तथा वजारिकरण योजना समावेश गरेको। • व्यवसायको वित्तीय, सँगठनात्मक र व्यवस्थापन योजना समावेश गरेको। 	<p>व्यवसाय योजना तयार</p> <p>व्यवसाय योजना:</p> <ul style="list-style-type: none"> • परिचय • व्यावसायिक योजनामा समावेश गरिनुपर्ने विवरणहरू • ध्येय, उद्देश्यको परिभाषा, र लेखन प्रक्रिया <p>बजार र बजारीकरण:</p> <ul style="list-style-type: none"> • अवधारणा र महत्व • लक्षित वर्गको परिभाषा र पहिचान प्रकृया • प्रतिस्पर्धि पहिचान प्रकृया ▪ बजार हिस्सा आंकलन प्रकृया ▪ उत्पादन तथा विक्रि लक्ष्य निर्धारण प्रकृया ▪ बजार रणनीति <p>उत्पादन योजना:</p> <ul style="list-style-type: none"> • अवधारणा र आवश्यकता • उत्पादन योजना निर्माण प्रकृया, • स्थिर सम्पत्तिको हास कट्टी प्रकृया <p>सँगठना र व्यवस्थापन:</p> <ul style="list-style-type: none"> • अवधारणा र आवश्यकता • शिर्षभार खर्च निर्धारण प्रकृया • सँगठनात्मक र व्यवस्थापन योजना निर्माण प्रकृया <p>वित्तीय योजना:</p> <ul style="list-style-type: none"> • अवधारणा र आवश्यकता • वित्तीय योजना निर्माण प्रकृया

<p>निर्धारण गर्ने।</p> <p>च. सञ्चालन योजना (Operation Plan) तयार गर्ने।</p> <p>७. वित्तीय योजना तयार गर्ने।</p> <p>क. कुल आवश्यक पुँजी निर्धारण गर्ने।</p> <p>ख. पुँजीको श्रोत व्यवस्थापन रणनीति उल्लेख गर्ने।</p> <p>ग. वित्त जुटाउने रणनीति र ऋण प्राप्ति प्रकृया निर्धारण गर्ने।</p> <p>घ. पारविन्दु विश्लेषण गर्ने।</p> <p>ड. उत्पादित वस्तु वा सेवाको मुल्य निर्धारण रणनीति उल्लेख गर्ने।</p> <p>८. प्रतिवेदन तयार गर्ने।</p> <p>९. कार्य सम्पादनको अभिलेख राख्ने।</p>	<ul style="list-style-type: none"> वित्त जुटाउने रणनीति र ऋण प्राप्ति प्रकृया पारविन्दु विश्लेषण प्रकृया
---	--

औजार, उपकरण र सामग्री (Required Tools/Equipment): कलम, नोटकपी, औद्योगिक व्यवसाय ऐन, कम्प्युटर, प्रिन्टर

सुरक्षा तथा सावधानीहरू (Safety/Precautions)

- व्यवसाय योजना तयार गर्दा सावधानी अपनाउने।

कार्यगत तालिम

On the Job Training

कार्यस्थल तालिम On the Job Training (OJT)

Full Marks: 300

Practical: 12 Weeks/576 Hrs.

Description:

On the Job Training (OJT) is a 3 months (12 weeks/72 working days) program that aims to provide trainees an opportunity for meaningful career related experiences by working fulltime in real organizational settings where they can practice and expand their classroom based knowledge and skills before graduating. It will also help trainees gain a clearer sense of what they still need to learn and provides an opportunity to build professional networks. The trainee will be eligible for OJT only after attending the final exam. The institute will make arrangement for OJT. The institute will inform the CTEVT at least one month prior to the OJT placement date along with plan, schedule, the name of the students and their corresponding OJT site.

Objectives:

The overall objective of the On the Job Training (OJT) is to make trainees familiar with firsthand experience of the real work of world as well as to provide them an opportunity to enhance skills.

The specific objectives of On the Job Training (OJT) are to;

- apply knowledge and skills learnt in the classroom to actual work settings or conditions and develop practical experience before graduation,
- familiarize with working environment in which the work is done,
- work effectively with professional colleagues and share experiences of their activities and functions,
- strengthen portfolio or resume with practical experience and projects,
- develop professional/work culture,
- broaden professional contacts and network,
- Develop entrepreneurship skills on related occupation.

Activity:

In this program the trainees will be placed in the real work of world under the direct owner or manager of related organization's. The trainees will perform occupation related daily routine work as per the rules and regulations of the organization.

Potential OJT Placement Sites:

The nature of work in OJT is practical and potential OJT placement site should be as follows;

- Peak Climbing
- Mountain Expedition

Requirements for Successful Completion of On the Job Training:

For the successful completion of the OJT, the trainees should;

- submit daily attendance record approved by the concerned owner or manager and minimum 72 working days attendance is required.
- maintain daily diary with detail activities performed in OJT and submit it with owner or manager signature & company stamp.
- prepare and submit comprehensive final OJT completion report with attendance record and diary.
- secured minimum 60% marks in each evaluation

Complete OJT Plan:

SN	Activities	Duration	Remarks
1	Orientation	2 days	Before OJT placement
2	Communicate to the OJT site	1 day	Before OJT placement
3	Actual work at the OJT site	12 weeks/48 hrs	During OJT period
4	First-term evaluation	14 day (for potential sites)	After Fundamental Skill
5	Second-term evaluation	22 day (for potential sites)	After Summer Skill
6	Third-term evaluation	22 day (for potential sites)	After Winter Skill
7	Fourth-term evaluation	14 day (for potential sites)	After Generic Module
8	Report to the parental organization	1 day	After OJT placement
9	Final report preparation	5 days	After OJT completion

- All-term evaluation should be conducted by the Company.
- Every term OJT period, trainees will be provided with one week period to review all the works and prepare a comprehensive term report.
- Evaluation will be made according to the marks at the following evaluation scheme but first and mid-term evaluation record will also be considered.

खण्ड ग	कार्यगत तालिम (OJT)			
	मोड्युल १ देखि ३ सम्म	व्या	११२	<ul style="list-style-type: none"> • Peak Climbing • Mountain Expedition
	मोड्युल ४ देखि ५ सम्म	व्या	१६६	
	मोड्युल ६ देखि ७ सम्म	व्या	१६६	
	साधारण मोड्युल १ देखि ४ सम्म	व्या	११२	

Evaluation Scheme:

Evaluation and mark distribution are as follows:

S.N	Activities	Who/Responsibility	Marks
1	OJT Evaluation (should be three evaluation in three months - All trip evaluation)	owner or manager of OJT provider	100
2	All term evaluation	The Training Institute	200
Total			300

Note:

- Trainees must secure 60 percent marks in each evaluation to pass the course.
- Representative of CTEVT, Regional offices and CTEVT constituted technical schools will conduct the monitoring & evaluation of OJT at any time during the OJT period.

औजार, उपकरण तथा सामग्रीहरू (Tools & Equipment)

१. व्यक्तिगत सुरक्षा उपकरण (Personal Protective Equipment)

(प्रशिक्षक र प्रशिक्षार्थी आफैले तयार गर्ने)

क्र.सं.	विवरण	स्पेशिफिकेशन	एकाइ	परिमाण
१.	Helmet	Climbing	Pcs	१
२.	Harness	Climbing	Pcs	१
३.	Lock Carabineer		Pcs	५
४.	Unlock Carabineer		Pcs	३
५.	Jumar		Pcs	१
६.	Rock Piton		Pcs	४
७.	Decender		Pcs	१
८.	Crampon		Pair	१
९.	Ice-Axe/Tool		Pair	१
१०.	Ice Screw		Pcs	२
११.	Quickdraw		Pcs	६
१२.	Tape silling or Safety cord		Pcs	१
१३.	चस्मा (Sun Goggles)	Climbing	Pcs	२
१४.	पञ्जा (Gloves)	Inner & Gore Tex	Pcs	२
१५.	जुता (Climbing boot)		Pair	१
१६.	First aid box		Pcs	१
१७.	MAP		Pcs	१
१८.	Compass		Pcs	१
१९.	Whistle		Pcs	१
२०.	V-Thread Hook		Pcs	१
२१.	Rakshak Bag	60 Liter minimum	Pcs	१

२. सामुहिक औजार तथा उपकरण (Group Equipment)
 (२० जना प्रशिक्षार्थीकोलागि तालिम दिने सस्था/स्कुलले तयार गर्ने)

क्र.सं.	विवरण	स्पेशिफिकेशन	एकाइ	परिमाण
१.	Rope	Climbing	Role	५
२.	Lock Carabineer		Pcs	१०
३.	Unlock Carabineer		Pcs	५
४.	Tape siling		Pcs	१०
५.	Rock piton		Pcs	२०
६.	Ic Screw		Pcs	२०
७.	Snow bar		Pcs	२०
८.	Snow Shavel		Pcs	८
९.	Prob		Pcs	१५
१०.	Radio set		Set	५
११.	Satelight Phone		Psc	१
१२.	Avalanch Beacone		Pcs	५
१३.	RECCO Detector		Pcs	१
१४.	RECCO Reflector		Pcs	२०
१५.	Group First-Aid Kit		Set	४
१६.	Oxygen Cylinder		Pcs	२
१७.	Oxygen Mask		Pcs	२
१८.	Oxygen Regulator		Pcs	२
१९.	PAC Bag		Pcs	१

३. स्टेसनरीहरू (Stationery)

पेशा: पेशागत पर्वतीय पथप्रदर्शक (Professional Mountain Guide)
अवधि: १६९६ घण्टा
समूहको आकार: २० जना

क्र.सं.	विवरण	परिमाण	कैफियत
१.	एजेलबोर्ड र फ्लिपचार्ट पेपर	आवश्यकता अनुसार	
२.	इन्डेक्स फाईल	२ थान	३ इन्च
३.	इरेजर	२ दर्जन	
४.	करेक्शन पेन	१ दर्जन	
५.	कैंची	२ थान	पेपर काट्ने
६.	क्याल्कुलेटर	१ थान	साइन्टिफिक
७.	ग्लु स्टिक	३ थान	
८.	डटपेन/जेलपेन	२ दर्जन	
९.	नेपाली फाईल	१ दर्जन	फाईल तुना समेत
१०.	पन्चिङ मेसिन	१ थान	
११.	पर्मानेन्ट मार्कर	१ दर्जन	चेजेल टिप्स
१२.	पिन बोर्ड, फ्ल्यास कार्ड र पिन	आवश्यकता अनुसार	पिनबोर्ड पिन
१३.	पेन्सिल	२ दर्जन	
१४.	पेपर कटर	२ थान	१८ एम.एम.
१५.	पेपर कटर बोर्ड	१ थान	
१६.	प्लास्टिक फाईल	आवश्यकता अनुसार	
१७.	फोटोकपी पेपर	आवश्यकता अनुसार	
१८.	बाइन्डिङ टेप	१ थान	१ इन्च
१९.	बोर्ड मार्कर	२ दर्जन	
२०.	रिड्ग फाईल	४ थान	
२१.	सार्पनर ठूलो	२ थान	
२२.	साइन पेन	३ दर्जन	
२३.	सेलो टेप	२ दर्जन	
२४.	स्केच प्याड/कापी	२ दर्जन	
२५.	रूलर (१२ इन्च)	२ दर्जन	
२६.	स्टेप्लर मेसिन र पिन	२ थान	
२७.	हाईलाईट पेन	३ थान	
२८.	हाजिर कपी	१ थान	
२९.	हवाइट बोर्ड (4X8')	१ थान	
३०.	डस्टर	२ थान	

पूर्वाधार तथा सुविधाहरू (Infrastructure and Facilities)

पेशा: पेशागत पर्वतीय पथप्रदर्शक (Professional Mountain Guide)

अवधि: १६९६ घण्टा

समूहको आकार: २० जना

क्र.सं.	मानक/विधि	सूचकाङ्क (अनिवार्य)	कैफियत
१.	कक्षाकोठा र बस्ने तथा लेख्ने सुबिधा (फर्निचर)	<ul style="list-style-type: none"> पर्याप्त प्रकाश, उपयुक्त तापक्रम र भेन्टिलेशन साथै ध्वनि नियन्त्रणको व्यवस्था भएको कक्षाकोठा (२२ वर्ग मी.) कामको प्रकृति अनुसार वयस्क तथा आवश्यकता अनुसार विशेष क्षमता भएका प्रशिक्षार्थीलाई सजिलोसँग बस्न र लेख्न मिल्ने फर्निचरहरू (कम्तिमा २० सेट) स्वास्थ्य तथा सुरक्षाको सुनिश्चितता 	
२.	अभ्यास स्थल (प्रयोगशाला, कार्यशाला अथवा कार्यस्थल) र बस्ने तथा लेख्ने सुबिधा (फर्निचर)	<ul style="list-style-type: none"> कामको प्रकृति अनुसार पर्याप्त प्रकाश, उपयुक्त तापक्रम र भेन्टिलेशन साथै ध्वनि नियन्त्रणको व्यवस्था भएको अभ्यास स्थल, स्वास्थ्य तथा सुरक्षाको सुनिश्चितता, Wall Climbing Center, Rock Climbing Center, Ice Climbing Center. 	
३.	पिउने पानीको व्यवस्था	पिउने पानीको पर्याप्त व्यवस्था भएको	
४.	शौचालयको व्यवस्था	महिला, पुरुष लगायत सर्वैको लागि सफा र व्यवस्थित शौचालयको व्यवस्था भएको	
५.	फायर एस्टिङ्गगुइसर (Fire Extinguisher) र प्राथमिक उपचार बाक्स	फायर इस्टिङ्गगुइसर र प्राथमिक उपचार बाक्सको व्यवस्था र सुलभ पहुँच भएको	
६.	पेशागत सुरक्षा र स्वास्थ्य	<ul style="list-style-type: none"> प्राथमिक उपचार किट बाक्स सुरक्षासँग सम्बन्धित दृष्य सामग्रीहरू 	
७.	प्रशिक्षक	पाठ्यक्रममा निर्धारण गरिए बमोजिम	
८.	प्रशिक्षार्थी वा सहभागी	पाठ्यक्रममा निर्धारण गरिए बमोजिम	
९.	औजार, उपकरण तथा सामग्रीहरू	पाठ्यक्रममा निर्धारण गरिए बमोजिम	
१०.	कार्यस्थलमा व्यावहारिक सिपको प्रयोग	वास्तविक कार्यक्षेत्रमा क्षमता/सिपको प्रदर्शन गर्ने गरी भ्रमण को व्यवस्था गरिएको	
११.	मूल्यांकन	<ul style="list-style-type: none"> सबै योजनाका लागि मूल्यांकन मानक योजना अनुसारको मूल्यांकन प्रणाली 	

आभार (Acknowledgements)

यो पाठ्यक्रम निर्माण/परिमार्जन गर्न आफ्नो बहुमूल्य समय र विशेषज्ञता प्रदान गर्नु ह्ये उद्योग व्यवसाय, नेपाल पर्वतारोहण संघ, तालिम प्रदायक संस्था तथा अन्य निकायहरूका तपसिलमा उल्लेखित दक्ष कर्मी/विशेषज्ञ प्रतिनिधिहरू प्रति यस प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् हार्दिक आभार व्यक्त गर्दछ।

क्र.सं.	नाम	संस्था/निकाय/ठेगाना
१.	श्री राजेन्द्र बहादुर लामा	नेपाल पर्वतारोहण संघ, का. म. पा. १, नक्साल, काठमाण्डौ।
२.	श्री वच्चु नारायण श्रेष्ठ	
३.	श्री संजिब गुरुङ	नेपाल पर्वतारोहण संघ, का. म. पा. १, नक्साल, काठमाण्डौ।
४.	श्री पासाङ लामा	नेपाल पर्वतारोहण संघ, का. म. पा. १, नक्साल, काठमाण्डौ।
५.	श्री राम काजी तिवारी	नेपाल पर्वतारोहण संघ, का. म. पा. १, नक्साल, काठमाण्डौ।
६.	श्री दावा टशी शेर्पा	नेपाल पर्वतारोहण संघ, का. म. पा. १, नक्साल, काठमाण्डौ।
७.	श्री रक्षा राज तामाङ	नेपाल पर्वतारोहण संघ, का. म. पा. १, नक्साल, काठमाण्डौ।
८.	श्री कान्छी डोल्मा हयोल्मो	नेपाल पर्वतारोहण संघ, का. म. पा. १, नक्साल, काठमाण्डौ।
९.	श्री पासाङ भोटे	नेपाल पर्वतारोहण संघ, का. म. पा. १, नक्साल, काठमाण्डौ।
१०.	श्री सार्की शेर्पा	नेपाल पर्वतारोहण संघ, का. म. पा. १, नक्साल, काठमाण्डौ।
११.	श्री लाल बहादुर जिरेल	नेपाल पर्वतारोहण संघ, का. म. पा. १, नक्साल, काठमाण्डौ।
१२.	श्री कृष्ण कुमार मगर	नेपाल पर्वतारोहण संघ, का. म. पा. १, नक्साल, काठमाण्डौ।
१३.	श्री सुदास लामा	नेपाल पर्वतारोहण संघ, का. म. पा. १, नक्साल, काठमाण्डौ।

त्यसैगरी यो पाठ्यक्रम निर्माणमा नेपाल पर्वतारोहण संघबाट प्राप्त प्राविधिक तथा आर्थिक सहयोगका लागि समेत प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् हार्दिक आभार व्यक्त गर्दछ।